

सिद्धार्थ बैंक
अठारौं वार्षिक प्रतिवेदन
आ.व. २०७५/७६

सम्बन्ध सधैंभरिलाई



SiddharthaBank
Bank for Your Prosperity

सञ्चालक समिति



मनोज कुमार केडिया

अध्यक्ष
(प्रतिनिधि, प्रुडेन्सियल इन्भेष्टमेन्ट कं. प्रा. लि.)
संस्थापक समूह



नरेन्द्र कुमार अग्रवाल

सञ्चालक
संस्थापक समूह



विरेन्द्र कुमार शाह

सञ्चालक
संस्थापक समूह



दिनेश शंकर पालिखे

सञ्चालक
(प्रतिनिधि, रिन्युवल इन्भेष्टमेन्ट प्रा. लि.)
सर्वसाधारण समूह



राजेश कुमार केडिया

सञ्चालक
(प्रतिनिधि, नेपाल मल्टी नेशनल प्रा. लि.)
सर्वसाधारण समूह



हसना शर्मा

स्वतन्त्र सञ्चालक

कम्पनी सचिव
लक्ष्मण घिमिरे

लेखापरीक्षक
सुनिर कुमार ढुङ्गेल
साभेदार
एस.ए.आर एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

विषय सूची

क्र. सं	विषय	पृष्ठ
१.	अठारौं वार्षिक साधारणसभाको सूचना	१
२.	साधारण सभा सम्बन्धी संक्षिप्त जानकारी	२
३.	बैंक संचालक समितिका अध्यक्षज्यूको सन्देश	६
४.	संचालक समितिको वार्षिक प्रतिवेदन	८
५.	एकिकृत लेखापरीक्षकको प्रतिवेदन	२०
६.	एकिकृत वित्तीय अवस्थाको विवरण	२२
७.	एकिकृत नाफा नोक्सान विवरण	२४
८.	एकिकृत अन्य विस्तृत आम्दानीको विवरण	२५
९.	एकिकृत इक्विटीमा भएको परिवर्तनको विवरण	२६
१०.	एकिकृत नगद प्रवाह विवरण	३०
११.	लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखानीतिहरू	३२
१२.	अनुसूचीहरू	५२
१३.	प्रकटीकरण तथा थप जानकारी	९०
१४.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिमको विवरण	१२४
१५.	नेपाल राष्ट्र बैंकको निर्देशन	१३२
१६.	प्रबन्धपत्र र नियमावली संशोधनको तीन महले विवरण	१३३



सिद्धार्थ बैंक लिमिटेडका शेयरधनी महानुभावहरूलाई अठारौं वार्षिक साधारणसभाको सूचना

श्री शेयरधनी महानुभावहरू,

यस बैंकको मिति २०७६ साल आश्विन १५ गते (तदनुसार ०२ अक्टोबर २०१९) का दिन बसेको सञ्चालक समितिको ३२५औं बैठकको निर्णयानुसार बैंकको अठारौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी एवम् उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

१. सभा हुने मिति, समय र स्थान

मिति : २०७६ साल कार्तिक ०७ गते बिहबार (तदनुसार २४ अक्टोबर २०१९)
स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।
सभा शुरू हुने समय : बिहान ११ बजे
उपस्थिति पुस्तिका बिहान ९ बजे देखि नै खुल्ला राखिने छ ।

छलफलका विषयहरू :

(क) सामान्य प्रस्ताव

- आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण र मिति २०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब, सोही अवधीको नगदप्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र तत् सम्बन्धी अनुसूचीहरू पारित गर्ने ।
- यस बैंकको सहायक कम्पनी "सिद्धार्थ क्यापिटल लि." को आ.व. २०७५/७६ को वित्तीय विवरण सहितको एकिकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री एसएआर एसोसिएटस्, चार्टर्ड एकाउण्टेण्ट्सको ३ वर्षको अवधि समाप्त भएकाले पुनः नियुक्त हुन योग्य हुनु हुन्न ।)
- बैंकको चुक्ता पूँजी रु. ८,८८७,६०४,५४० (अक्षरेपी आठ अर्ब अठ्ठासी करोड छयहत्तर लाख चार हजार पाँच सय चालिस रूपैया मात्र) को १५.२६ प्रतिशतका दरले रु. १,३५६,५२९,११४ (अक्षरेपी एक अर्ब पैतिस करोड पैसड्ठी लाख उनन्तीस हजार एक सय चौध रूपैया मात्र) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) प्रदान गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्ताव

- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी रु. ८,८८७,६०४,५४० (अक्षरेपी आठ अर्ब अठ्ठासी करोड छयहत्तर लाख चार हजार पाँच सय चालिस रूपैया मात्र) को १० प्रतिशतका दरले हुने रु. ८८८,७६०,४५४ (अक्षरेपी अठ्ठासी करोड सतासी लाख साठी हजार चार सय चौबन्नु रूपैया मात्र) बराबरको बोनस शेयर प्रदान गर्ने । साथै, सो अनुसार बोनस शेयर प्रदान गर्दा संस्थापक एवं सर्वसाधारण शेयरधनीको शेयर अनुपात क्रमशः ५१ र ४९ प्रतिशत कायम हुने गरी उपरोक्त अनुसारको बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीले प्राप्त गर्ने नगद लाभांशबाट कट्टा/समायोजन गरी सो भिन्न अंकलाई पूर्ण अंक कायम गरी बोनस शेयर जारी गर्ने तर शेयर अनुपातमा फरक पर्ने भएमा भिन्न अंक (Fraction) यथावत राख्ने र सोका कारण जारी तथा चुक्ता पूँजीमा हेरफेर हुने भएमा सो हद सम्म मिलाई आवश्यक जारी तथा चुक्ता पूँजी कायम गर्न सञ्चालक समितिलाई स्वीकृती प्रदान गर्ने र सो गर्दा समेत भिन्न अंक (Fraction) बाँकी भएमा यथावत राख्ने ।
- माथि विशेष प्रस्ताव नं. १ बमोजिम बोनस शेयर जारी गरेका कारण हुने पूँजी वृद्धि लगायतका विषयहरू समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन/थप गर्ने ।
- प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
- सञ्चालक समितिको मिति २०७६ साल भदौ १२ गते बसेको ३२१औं बैठकले प्रचलित कानून एवम् बैंकको नियमावलीको अधीनमा रहि रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी अवधिका लागि श्री हसना शर्मालाई नियुक्त गरेकोमा सो नियुक्तिलाई अनुमोदन गर्ने ।
- संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थाहरूलाई सहयोग स्वरूप प्रदान गरिएको रु. एक लाख भन्दा माथिको अनुदान तथा सहयोग रकम उपलब्ध गराउने सञ्चालक समितिको निर्णयलाई कम्पनी ऐन, २०६३ बमोजिम अनुमोदन गर्ने ।
- सिद्धार्थ बैंक लि. र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा बैंकले अर्को कुनै उपयुक्त संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा बैंकको चल-अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन (Due Diligence Audit- DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने र गाभिने तथा प्राप्त गर्ने (Merger & Acquisition) सम्बन्धी समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्ने र अन्य आवश्यक प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, लगायत मर्जर तथा एक्विजिसन सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

(ग) विविध

सञ्चालक समितिको आज्ञाले


कम्पनी सचिव



साधारण सभा सम्बन्धी संक्षिप्त जानकारी

- १) साधारण सभाको प्रयोजनको लागि मिति २०७६ साल आश्विन २९ गते एक दिनको लागि बैंकको शेयर दाखिल खारेज दर्ता बन्द गरिने छ । सो दिनभन्दा अघि शेयर बाँडफाँड भई वा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सो दिनभन्दा अघि कारोबार भई बैंकको शेयरधनीदर्ता किताबमा कायम शेयरधनीहरूले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नु हुनेछ ।
- २) शेयरधनीहरूले आफै वा प्रतिनिधि मार्फत सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्ने छन् । नाबालक शेयरधनीहरूको तर्फबाट नाबालकको संरक्षक वा निजले नियुक्त गरेको प्रतिनिधिले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्ने छन् । शेयरधनीहरूको दर्ता किताबमा संरक्षकको रूपमा नाम लेखिएको व्यक्तिलाई मात्र संरक्षक मानिनेछ ।
- ३) संयुक्त रूपमा एकजना भन्दा बढी व्यक्तिको नाममा शेयर लिएकोमा त्यस्तो साभेदारहरूद्वारा मनोनित गरिएको साभेदारले वा निजहरूले मनोनित गरेको प्रतिनिधिले र सो बमोजिम कुनै साभेदार मनोनित हुन नसकेकोमा शेयरधनीहरूको दर्ता किताबमा जसको नाम पहिले उल्लेख भएको छ सोहि व्यक्तिले दिएको मत वा प्रतिनिधिपत्र मात्र सदर हुनेछ ।
- ४) सभामा भाग लिन, छलफल गर्न र मतदान गर्नको लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले बैंकको अर्को कुनै शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नु हुनेछ ।
- ५) प्रतिनिधि नियुक्त हुने शेयरधनीले सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै प्रतिनिधिपत्र यस बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाण्डौंमा बुझाई सक्नु पर्नेछ ।
- ६) प्रतिनिधि नियुक्त गरी सो को लागि प्रतिनिधिपत्र यस बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाण्डौंमा बुझाई सकेपछि प्रतिनिधि बदर गरी अर्को प्रतिनिधि दिन चाहेमा सोको सूचना सभा सुरु हुनुभन्दा ४८ घण्टा अगावै यस बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाण्डौंमा नै दिनुपर्नेछ ।
- ७) एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि नियुक्त गरेको अवस्थामा दफा ६ बमोजिम बदर गरिएकोमा बाहेक त्यस्तो सबै प्रतिनिधि बदर हुनेछ । प्रतिनिधि नियुक्त गर्ने शेयरधनीले कुनै कारणवश त्यस्तो प्रतिनिधि बदर गरी आफै सभामा उपस्थित भई सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न चाहेमा सोको लिखित सूचना सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै यस बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाण्डौंमा बुझाई सक्नुपर्नेछ ।
- ८) विविध शीर्षक अन्तर्गत प्रश्न गर्न चाहने शेयरधनीले आफूले प्रश्न गर्न चाहेको विषयबारे सभा हुनुभन्दा ७ दिन अगावै बैंकको हात्तीसार, काठमाडौं स्थित प्रधान कार्यालयमा जानकारी दिनुपर्नेछ । त्यसरी जानकारी नदिएको विषय उपर छलफल गर्न सकिने छैन ।
- ९) शेयर प्रमाण-पत्र वा शेयर स्टेटमेण्ट प्राप्त गरी नसक्नु भएका शेयरधनीले यस बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाण्डौंबाट शेयर प्रमाण-पत्र वा आफ्नो हितग्राही खाता रहेको संस्थामा गई स्टेटमेण्ट लिनु पर्नेछ । सभाको दिन सभा कक्षमा शेयर प्रमाण-पत्र वितरण गरिने छैन ।
- १०) आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको प्रवेश-पत्र वा शेयर प्रमाण पत्र वा बैंकको शेयर अभौतिकीकरण गरेको देखिने अभौतिकीकरण खाता (DMAT Account) को विवरण (BOID Statement) प्रस्तुत गरे पछि मात्र सभाकक्ष भित्र प्रवेश गर्न पाईनेछ ।
- ११) सभाको दिन सभा सुरु हुनुभन्दा पहिले नै उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौं । साथै शेयरधनी महानुभावहरूको सुविधाको लागि सभा हुने दिन बिहान ९:०० बजेदेखि हाजिर पुस्तिका खुल्ला रहनेछ ।

नोट:

१. साधारणसभासँग सम्बन्धित वार्षिक प्रतिवेदन र छलफलका विषयहरू यस बैंकको वेबसाइट www.siddharthabank.com मा पनि राखिएको हुँदा त्यहाँबाट समेत हेर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।
२. अन्य जानकारीको लागि बैंकको रजिष्टर्ड कार्यालय, हात्तीसार काठमाण्डौं स्थित कम्पनी सचिवको कार्यालय (टेलिफोन नं. ०१-४४४२९९९/४४४२९२०) मा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

साधारणसभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदन

श्री सञ्चालक समिति,
सिद्धार्थ बैंक लिमिटेड,
हात्तीसार, काठमाडौं ।

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

.....जिल्ला.....म.न.पा./न.पा./गा.पा. वडा नं.
.....बस्ने म/हामी.....ले त्यस बैंकको शेयरधनीको हैसियतले
मिति २०७६ साल कार्तिक ०७ गते विहीवारका दिन हुने अठारौं वार्षिक साधारण सभामा स्वयं उपस्थित भई
छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा भाग लिन तथा मतदान गर्नका लागि
.....जिल्ला.....म.न.पा./न.पा./गा.पा. वडा नं.....बस्ने त्यस कम्पनीका
शेयरधनी श्री..... (शेयर प्रमाणपत्र/शेयरधनी/हितग्राही
नं.) लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु/छौं ।

निवेदक

दस्तखत:

नाम:

ठेगाना:

शेयर प्रमाणपत्र/शेयरधनी/हितग्राही नं.

कित्ता नं.....देखि.....सम्म

जम्मा शेयर संख्या:

मिति:

द्रष्टव्य : यो निवेदन साधारणसभा हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाण्डौंमा पेश गरी सक्नुपर्नेछ ।

प्रवेशपत्र

शेयरधनीको नाम:श्री

शेयर प्रमाणपत्र नं./शेयरधनी/हितग्राही नं. शेयर संख्या:

सिद्धार्थ बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश पत्र


.....
शेयरधनीको हस्ताक्षर

.....
कम्पनी सचिव

(सभामा भाग लिन आउँदा यो प्रवेश-पत्रमा नाम, दस्तखत, शेयरको प्र.प.नं./शेयरधनी नं. तथा कुल शेयर संख्या उल्लेख गरी साथै लिई आउनु अनिवार्य छ ।)


प्रमुख सुचकहरू

निक्षेप मिश्रण




आषाढ मसान्त, २०७६

कोषका श्रोतहरू




आषाढ मसान्त, २०७६

कर्जा मिश्रण



आषाढ मसान्त, २०७६

कोषको उपयोग



आषाढ मसान्त, २०७६

१६७

शाखाहरू
(४ एक्सटेन्सन
काउन्टर सहित)

१८२

ए.टि.एम.

१०१

शाखारहित
बैंकिङ्ग

२,०३०

POS मेशिनहरू

भाद्र मसान्त, २०७६



सिद्धार्थ बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको संबोधन

आदरणीय शेयरधनी महानुभावहरू

यस सिद्धार्थ बैंकको अठारौं वार्षिक साधारण सभामा उपस्थित आदरणीय शेयरधनी महानुभावहरू, यस सभामा हाम्रो निमन्त्रणा स्विकार गरि पाल्नु भएका नियमनकारी निकायका प्रतिनिधिहरू, बैंकका बाह्य लेखापरिक्षक, बैंकमा कार्यरत कर्मचारीहरू एवं उपस्थित समस्त महानुभावहरूलाई सञ्चालक समिति र मेरो व्यक्तिगत तर्फबाट यस गरिमामय सभामा हार्दिक स्वागत गर्न चाहन्छु । बैंकले गत आर्थिक वर्षमा र चालु आ.व.को हालसम्म गरेको कार्यहरू समेतको विस्तृत वित्तीय विवरणहरू संचालक समितिको प्रतिवेदनमा समावेश गरिएको हुँदा संक्षेपमा आफ्नो मन्तव्य राख्न चाहन्छु ।

बैंकले आफ्नो स्थापनाकालको १८ वर्ष पार गरेको छ । सम्पूर्ण शेयरधनी महानुभावहरूको निरन्तरको साथ, सहयोग एवं योगदानका कारण आज सिद्धार्थ बैंक बैकिङ्ग उद्योगको एउटा प्रतिष्ठित एवं भरपर्दो संस्थाको रूपमा चिनिन सफल भएको छ । यसका लागि संचालक समितिको तर्फबाट यहाँहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु । सम्पूर्ण शेयरधनी महानुभावहरूको विश्वास, ग्राहकहरूको साथ र सहयोग, बैंकको व्यवस्थापन लगायत सम्पूर्ण कर्मचारीहरूको अथक मेहनत एवं परिश्रम तथा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरूबाट प्राप्त मार्ग निर्देशन समेतले गर्दा नै आज सिद्धार्थ बैंक एउटा सबल र समृद्ध संस्थाको रूपमा स्थापित हुन सफल भएको छ ।

समीक्षा वर्षको लगभग शुरुवातबाट नै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव देखिएकोमा सो अभाव समीक्षा अवधीको लगभग अन्तसम्म पनि कायम रही यस चालु आ.व. मा पनि कर्जा लगानी योग्य रकमको अभाव रहेको छ । सरकारी पूँजीगत खर्च कम हुनु, निक्षेप संकलन न्यून रहनु, निक्षेप संकलनको तुलनामा कर्जा विस्तार अत्याधिक हुनु, वैदेशिक व्यापारको असन्तुलन जस्ता कारणले लगानी योग्य रकमको अभाव देखिएको हो । यी लगायतका प्रतिकूलताका बावजुद पनि बैंकले आफ्नो निक्षेप, कर्जा, लगानी, शाखा सञ्जाल विस्तार, निष्कृत कर्जा अनुपातमा सुधार लगायतका क्षेत्रहरूमा उल्लेख्य प्रगति गरेको छ ।

बैंकले बचत, चल्ती खाताहरूका साथै मुद्दती खातामा सावधानी पूर्वक निक्षेप वृद्धि एवं सन्तुलन कायम राख्दै तरलता व्यवस्थापन गर्दै आएको छ भने अर्कोतर्फ बैंकले नेपाल राष्ट्र बैंकले तोकेको मार्गनिर्देशन अनुरूप विपन्न वर्ग तथा उत्पादनमुलक क्षेत्रहरू, जलश्रोत, उद्योग कलकारखाना, पर्यटन तथा होटल, साना तथा मझौला उद्यम व्यवसाय, व्यापार लगायत सबै क्षेत्रमा सन्तुलित रूपमा लगानी विस्तार गर्दै सन्तुलित बैकिङ्ग व्यवसाय गर्दै आइरहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी रु. ८.४६ अर्बबाट वृद्धि भई रु. ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० पुगेको छ । सोही चुक्ता पूँजीलाई आधार मानी गत आ.व. २०७५/७६ को मुनाफा, पूँजी समायोजन कोष, शेयर प्रिमियम तथा संचित मुनाफाको रकम समेतबाट बैंकले रु. ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ बराबरको अर्थात् १० प्रतिशत बोनस शेयर तथा रु. १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ बराबरको अर्थात् १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) जारी गर्ने प्रस्ताव साधारणसभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ । सो बोनस शेयरको प्रस्ताव पारित भए पश्चात बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ७७ करोड ६३ लाख ६४ हजार ९ सय ९४ पुग्नेछ ।

अब म यहाँहरू समक्ष बैंकले आ.व. २०७५/७६ मा हासिल गरेको प्रगती र चालु आ.व.को प्रक्षेपित नाफाको सम्बन्धमा छोटकरीमा जानकारी गराउन चाहन्छु ।

समीक्षा अवधिमा बैंकको निक्षेप रु. १०१.७४ अर्बबाट वृद्धि भई रु. १२२.५३ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २०.४२ प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा बैंकको कर्जा रु. ८७.५८ अर्बबाट वृद्धि भई रु. १०९.८४ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २५.४३ प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा बैंकको लगानी रु. १२.५९ अर्बबाट वृद्धि भई रु. १८.६५ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब ४८.२९ प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रु. १२९.८२ अर्बबाट वृद्धि भई रु. १५४.०३ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब १८.६५ प्रतिशतको वृद्धि हो ।



समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी रु. १०.०५ अर्बबाट वृद्धि भई रु. १२.९७ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब २९ प्रतिशतको वृद्धि हो । त्यस्तै समीक्षा अवधिमा बैंकको ब्याज खर्च रु. ६.६२ अर्बबाट वृद्धि भई करिब रु. ८.३० अर्ब पुगेको छ । यसरी समीक्षा अवधिमा ब्याज आम्दानी २९ प्रतिशतले बढ्दा ब्याज खर्च २५.४४ प्रतिशतले बढ्न गएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी रु. ३.४४ अर्बबाट वृद्धि भई रु. ४.६७ अर्ब पुगेको छ, जुन ३५.८३ प्रतिशतको वृद्धि हो ।

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा रु. २.७३ अर्बबाट वृद्धि भई रु. ३.२८ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २०.३० प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा बैंकको खुद नाफा रु. १.९० अर्बबाट वृद्धि भई रु. २.२६ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १८.५७ प्रतिशतको वृद्धि हो । यसै गरि आर्थिक वर्षको लागि बैंकले रु. ३ अर्ब ८६ करोड संचालन मुनाफा गर्ने लक्ष्य लिएको छ ।

समीक्षा अवधिमा बैंकको नेटवर्थ प्रति शेयर रु १६९.१२ रहेको छ, जुन गत आ.व. मा रु. १६१.८९ थियो । समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी रु. २६ रहेको छ । समीक्षा अवधिमा बैंकको निष्कृत्य कर्जा/कुल कर्जा अनुपात ०.७५ प्रतिशत रहेको छ, जुन गत आ.व. मा १.०९ प्रतिशत थियो ।

अर्कोतर्फ बैंकले बढ्दो प्रविधिको विकाससँगै नगदमा आधारित भुक्तानी तथा कारोबारलाई क्रमशः प्रविधिका विभिन्न माध्यमबाट कारोबार गर्ने प्रणाली विकास, सुधार र परिमार्जन गर्दै आइरहेको र सोलाई भविष्यमा समेत निरन्तरता दिने व्यहोरा म आदरणीय शेयरधनी महानुभावहरूलाई जानकारी गराउन चाहान्छु । त्यस्तै बैंकले सदाभै संस्थागत सुशासन तथा संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत यसलाई अभि सुदृढ पार्दै निरन्तरता दिने व्यहोरा समेत म आदरणीय शेयरधनी महानुभावहरूलाई जानकारी गराउँछु ।

अब म यहाँहरूको ध्यान बैंकको शाखा सञ्जाल वृद्धि तर्फ केन्द्रीत गर्न चाहन्छु । मुलुकको सुगम क्षेत्रमा मात्र नभई दुर्गम क्षेत्रमा समेत बैंकिङ सुविधाको पहुँच पुऱ्याउने उद्देश्य स्वरूप समीक्षा अवधिमा बैंकले ३८ स्थानमा शाखा विस्तार गरेको थियो । त्यसैगरी बैंकले चालु आ.व.को भाद्र मसान्तसम्ममा थप ८ वटा नयाँ शाखा विस्तार गरी चालु आ.व.को भाद्र मसान्तसम्ममा बैंकले १६७ वटा शाखा (४ वटा एक्सटेन्सन काउन्टर सहित) संचालनमा ल्याउन सफल भएको छ । शाखा विस्तारको सन्दर्भमा समय, परिस्थिति एवं सम्भाव्य क्षेत्रको उचित विश्लेषण गरी चालु आ.व. को अन्त्यसम्ममा बैंकले आफ्नो कुल शाखा सञ्जाल २०० पुऱ्याउने लक्ष्य राखेको छ जसबाट देशको सुगम क्षेत्रमा मात्र नभई दुर्गम क्षेत्रमा समेत बैंकिङ पहुँच पुऱ्याउने नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीतिमा समेत विशेष योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

यसरी बैंकले प्राप्त गरेका विभिन्न उपलब्धीहरू बैंक संचालक समिति र व्यवस्थापनको प्रयास मात्रैले सम्भव भएको पक्कै पनि होइन । शेयरधनी तथा ग्राहक वर्गको पूर्ण साथ, सहयोग र विश्वास, कर्मचारीहरूको अथक मेहनत, नियामक निकायहरूको मार्गदर्शन र विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगले गर्दा नै बैंक यस अवस्थामा आउन सफल भएको हो । यसका लागि म यहाँहरू सबै प्रति हार्दिक कृतज्ञता जाहेर गर्दछु र भविष्यमा समेत यहाँहरू सबैबाट सदा भै सहयोग, सद्भाव, विश्वास र मार्गदर्शन प्राप्त हुने आशा एवं विश्वास लिएको छु । बैंकको संचालक समितिको विस्तृत प्रतिवेदन यहाँहरूको हातहातमा रहेको हुँदा सो को अध्ययन गरी आवश्यक सुझाव प्रदान गरिदिनु हुन म यहाँहरू समक्ष अनुरोध गर्दछु ।

धन्यवाद

मनोज कुमार केडिया

अध्यक्ष

संचालक समिति

मिति २०७६ साल आश्विन १५ गते



सिद्धार्थ बैंक लिमिटेड

संचालक समितिको वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू

बैंकले आफ्नो स्थापना कालको अठार वर्ष पार गरेको छ । सम्पूर्ण शेयरधनी महानुभावहरूको निरन्तरको साथ, सहयोग एवं योगदानका कारण आज सिद्धार्थ बैंक, बैंकिङ्ग क्षेत्रको एउटा प्रतिष्ठित एवं भरपर्दो संस्थाको रूपमा स्थापित हुन सफल भएको छ । यसका लागि संचालक समिति यहाँहरू समक्ष हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण शेयरधनी महानुभावहरूलाई यस अठारौं वार्षिक साधारण सभामा हार्दिक स्वागत गर्दछ । आर्थिक वर्ष २०७५/७६ मा बैंकले गरेका प्रगतीहरू, उपलब्धिहरू, संचालनमा देखिएका चुनौतीहरू एवं भविष्यका अल्पकालीन तथा दीर्घकालीन योजनाहरू र समग्र बैंकिङ्ग कार्यको समीक्षा तथा पुनरावलोकन गर्न कम्पनी ऐन, २०६३, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३, तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को अधीनमा रही तयार गरिएको यो प्रतिवेदन संचालक समितिको तर्फबाट बैंकको अठारौं वार्षिक साधारण सभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य

बैंकले आ.व. २०७५/७६ मा गरेका मुख्य कार्यहरू एवं प्राप्त गरेका उपलब्धिहरू, चालु आ.व. को हालसम्म भएका मुलभूत कार्यहरू, आगामी दिनका चुनौतीहरू एवं बैंकको समग्र आर्थिक अवस्थाका बारेमा उल्लेख गर्नुभन्दा अघि प्रारम्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिको पछिल्लो अवस्थाका बारेमा संक्षेपमा चर्चा गर्ने अनुमति चाहन्छु ।

(क) विश्व अर्थतन्त्र

सन् २०१८ मा ३.६ प्रतिशत रहेको विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०१९ मा ३.२ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । सन् २०१८ मा विकसित मुलुक र उदीयमान तथा विकासशील मुलुकका अर्थतन्त्रहरू क्रमशः २.२ प्रतिशत र ४.५ प्रतिशतले वृद्धि भएकोमा सन् २०१९ मा क्रमशः १.९ प्रतिशत र ४.१ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । चीन र भारतको आर्थिक वृद्धिदर सन् २०१८ मा क्रमशः ६.६ प्रतिशत र ६.८ प्रतिशत रहेकोमा सन् २०१९ मा क्रमशः ६.२ प्रतिशत र ७.० प्रतिशत रहने कोषको प्रक्षेपण छ । विकसित र उदीयमान तथा विकासशील मुलुकको मुद्रास्फीति सन् २०१८ मा क्रमशः २.० प्रतिशत र ४.८ प्रतिशत रहेकोमा सन् २०१९ मा क्रमशः १.६ प्रतिशत र ४.८ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।

(स्रोत: नेपाल राष्ट्र बैंकको आ.व. २०७६/७७ को मौद्रिक नीतिमा आधारित)

(ख) देशको अर्थतन्त्र

आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ७.१ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ । कृषि उत्पादनमा वृद्धि, उर्जा आपूर्तिमा सहजता, निर्माण कार्यमा तीव्रता, औद्योगिक उत्पादन विस्तार तथा पर्यटक

आगमन बढेका कारण आर्थिक वृद्धि उच्च रहेको हो । आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०.५ प्रतिशत पुगेको अनुमान छ । कुल राष्ट्रिय बचतको यस्तो अनुपात ५२.४ प्रतिशत पुगेको अनुमान छ । अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः १७.८ प्रतिशत र ४७.१ प्रतिशत रहेका थिए ।

समीक्षा वर्षमा बचतको तुलनामा लगानी उच्च रहेकोले साधनको स्रोत-माग अन्तरको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ९.९ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भई रु. ७९९ अर्ब २ करोड पुगेको छ । शोधनान्तर भने रु. ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको आयातलाई आधार मान्दा ८.८ महिनाको वस्तु तथा ७.७ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । (स्रोत: नेपाल राष्ट्र बैंकको आ.व. २०७६/७७ को मौद्रिक नीतिमा आधारित)

(ग) वित्तीय क्षेत्रको अवस्था

आर्थिक वर्ष २०७५/७६ मा कुल आन्तरिक कर्जा २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा २६.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी २२.३ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १९.२ प्रतिशतले बढेको थियो । २०७६ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.७ प्रतिशत, ३२.८ प्रतिशत र ४६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको थियो । २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.३ प्रतिशत रहेको छ । २०७५ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १७.५ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ३५.७ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १७.९ प्रतिशतले बढेको छ ।

२०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा



र १३.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.७ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा ४२.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २२.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३२.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २४.३ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ३२.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.९ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १०.५ प्रतिशतले र हायर पर्चेज कर्जा ५.८ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष २०७५/७६ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरू मार्फत् पटक-पटक गरी कुल रु. १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोल मार्फत् रु.७९ अर्ब ६५ करोड र रिभर्स रिपो मार्फत् रु. २० अर्ब ७० करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१९५ अर्ब तरलता प्रशोचन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा कुल रु. ३२२ अर्ब ४९ करोड तरलता प्रवाह भएको छ । यस अन्तर्गत रिपो मार्फत् रु. १६८ अर्ब १६ करोड र स्थायी तरलता सुविधा मार्फत् रु. १५४ अर्ब ३३ करोड प्रवाह भएको छ ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब १९ करोड खरिद गरी रु. ३६० अर्ब ९१ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ५ करोड खरिद गरी रु. ४२२ अर्ब ३४ करोड खुद तरलता प्रवाह गरिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब २४ करोड लगायत अन्य परिवर्त्य विदेशी मुद्रा बिक्री गरी रु. ५१६ अर्ब ९७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष यो प्रक्रियाबाट रु. ५२२ अर्ब ३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । (स्रोत: नेपाल राष्ट्र बैंकको आ.व. २०७६/७७ को मौद्रिक नीति तथा नेपाल राष्ट्र बैंकबाट प्रकाशित 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७५/७६ को वार्षिक तथ्याङ्क तथा आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनाको तथ्याङ्क) मा आधारित)

२. बैंकको आर्थिक वर्ष २०७५/७६ को कारोबारको संक्षिप्त सिंहावलोकन

बैंकले व्यवसायको क्रममा आईपर्न सक्ने कर्जा जोखिम, संचालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम र अन्य जोखिमहरूलाई

प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्दै बैंकको कारोबार विस्तारमा होशियारीपूर्वक सन्तुलित, निरन्तर र दीगो वृद्धिको अवधारणा आत्मसात गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्नो निक्षेप, कर्जा, लगानी, शाखा सञ्जाल विस्तार लगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । गत दुई आर्थिक वर्षहरूमा बैंकले हासिल गरेको प्रगतिको केही सूचकांकहरू देहाय अनुसार प्रस्तुत गरिएको छ :

रु. करोडमा

विवरण	आ.व. २०७४/७५	आ.व. २०७५/७६	वृद्धि प्रतिशत
चुक्ता पूँजी (रु.)	८४६.४३	८८८.७६	५.००
कुल निक्षेप (रु.)	१०,१७४.८२	१२,२५२.७७	२०.४२
कुल कर्जा (रु.)	८,७५८.४५	१०,९८४.४९	२५.४३
कुल लगानी (रु.)	१,२५८.७५	१,८६५.५८	४८.२१
खुद नाफा (रु.)	१९०.४०	२२५.७७	१८.५७
NPA (%)	१.०९	०.७५	(०.३४)
कुल शाखा सञ्जाल (एक्सटेन्सन काउन्टर सहित) संख्या	१२१	१५९	३१.४०
शाखा रहित बैकिङ्ग सेवा केन्द्र संख्या	९९	१०१	२.००
एटिएम (ATM) संख्या	११७	१७२	४७.०१
Point of Sale (POS) Machine संख्या	१,०७३	१,९०७	७७.७३
डेबिट कार्ड संख्या	१,९६,६८४	२,७१,११३	३७.८४
क्रेडिट कार्ड संख्या	९,८२४	१७,२०७	७५.१५
मोबाईल बैकिङ्ग सेवा (Siddhartha Bank Smart and Alert) संख्या	१,५२,१२४	२,३७,८३३	५६.३४
i-connect Service संख्या	३४,३१२	४५,८८८	३३.७४

बैंकले गत वर्ष गरेका मुलभुत कारोबार एवं अन्य क्रियाकलापहरूको विवरण देहाय अनुसार विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

(क) पूँजी


समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी रु. ८.४६ अर्बबाट वृद्धि भई रु. ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० पुगेको छ । सोही चुक्ता पूँजीलाई आधार मानी गत आ.व. २०७५/७६ को मुनाफा, पूँजी समायोजन कोष, शेयर प्रिमियम तथा संचित मुनाफाको रकम समेतबाट बैंकले रु ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ बराबरको अर्थात् १० प्रतिशत बोनस शेयर तथा रु. १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ बराबरको अर्थात् १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) जारी गर्ने प्रस्ताव साधारणसभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ । सो बोनस शेयरको प्रस्ताव पारित भए पश्चात बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ७७ करोड ६३ लाख ६४ हजार ९ सय ९४ पुग्नेछ ।



(ख) निक्षेप


समीक्षा अवधिमा बैंकको निक्षेप रु. १०१.७५ अर्बबाट वृद्धि भई रु. १२२.५३ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २०.४२ प्रतिशतको वृद्धि हो। विगत केही वर्ष देखि देखिएको निरन्तरको तरलता समस्याका बीचमा पनि बैंकले संचालनमा ल्याएका विभिन्न आकर्षक निक्षेप योजनाहरू एवं ग्राहकहरूले बैंकप्रति देखाउनु भएको दृढ विश्वासको प्रतिफल स्वरूप बैंकले समीक्षा अवधिमा निक्षेपमा २०.४२ प्रतिशतको वृद्धि गर्न सफल भएको हो।

समीक्षा अवधिमा बैंकले 'सिद्धार्थ जीवन सुरक्षा खाता' नामक बचत खाता, 'सिद्धार्थ समृद्धि निक्षेप योजना'को शुरुवात गरेको छ। नेपाल सरकारको 'खोलौँ बैंक खाता' अभियान अन्तर्गत बैंकले 'सिद्धार्थ सजिलो बचत खाता' ल्याएको छ। बैंकले 'सिद्धार्थ प्लेटिनम खाता' तथा 'सिद्धार्थ सुपर स्यालरी खाता'मा उपलब्ध गराइएका विशेषताहरूलाई अझ बढी सुविधायुक्त तथा समयसापेक्ष रूपमा परिमार्जित गरेको छ। बैंकले उनी (UNO) सँगको सहकार्यमा को-ब्राण्डेड उनी क्रेडिट कार्ड जारी गरिरहेको छ। ग्राहक मैत्री यस प्रकारका बचत तथा मुद्दती खाताहरू मार्फत बैंकको निक्षेपमा उल्लेख्य वृद्धि हुनेछ भन्ने बैंकले विश्वास लिएको छ। यस बाहेक साविक देखि संचालनमा रहेका विभिन्न निक्षेप योजनाहरू सदाभै प्रभावकारी रूपमा अघि बढि रहेका छन्।



(ग) कर्जा

समीक्षा अवधिमा बैंकको कर्जा रु. ८७.५८ अर्बबाट वृद्धि भई रु. १०९.८४ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २५.४३ प्रतिशतको वृद्धि हो। बैंकले लघु बैकिङ्ग कर्जा सेवा अन्तर्गत 'सिद्धार्थ सरल लघु कर्जा', 'सिद्धार्थ सरल कृषि कर्जा', 'सिद्धार्थ रिक्सा कर्जा', 'सिद्धार्थ न्यून लागत ग्रामिण आवास कर्जा', 'सिद्धार्थ स्थानीय हाईड्रो शेयर कर्जा' जस्ता सरल एवं प्रभावकारी सेवाहरू कार्यान्वयनमा ल्याएको छ। साथै, समीक्षा अवधिबाट कर्जा सेवा तर्फ 'सिद्धार्थ कृषि उपकरण कर्जा', 'सिद्धार्थ सरल आवास कर्जा', 'सिद्धार्थ सरल सवारी कर्जा' र 'सिद्धार्थ सरल व्यक्तिगत कर्जा' नामक कर्जा सेवाहरू शुरुवात गरेको छ।



(घ) लगानी

बैंकको व्यवसायलाई विविधिकरण गर्ने क्रममा बैंकले शुरुदेखि नै विभिन्न लगानीका अवसरहरूलाई समेत सदुपयोग गर्दै आय आर्जन गर्दै आईरहेको छ। समीक्षा अवधिमा बैंकको लगानी रु. १२.५९ अर्बबाट वृद्धि भई रु. १८.६५ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब ४८.२१ प्रतिशतको वृद्धि हो। यस वर्ष बैंकले आफ्नो निक्षेप तथा लगानीको उचित व्यवस्थापनका लागि विगतमा लगानी गरेका क्षेत्र बाहेक थप नाफामूलक क्षेत्रको पहिचान गरी आफ्नो लगानी बढाउने रणनीति अवलम्बन गरेको छ। उक्त रणनीति अनुसार बैंकको लगानीको दायरा फराकिलो भई जोखिम कम हुने तथा मुनाफामा समेत अपेक्षित वृद्धि हुने विश्वास बैंकले लिएको छ।

रणनीतिक रूपमा दीर्घकालिन फाइदाका दृष्टिले लगानी विविधिकरण अन्तर्गत बैंकले विभिन्न क्षेत्रमा संस्थापक शेयरहरूमा समेत लगानी गर्दै आएको छ। बैंकले संस्थापक शेयरको रूपमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रु. ७ करोड ९४ लाख २६ हजार ६ सय तथा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रु. २६ करोड ४० लाख लगानी गरेको छ। सो लगानी उक्त संस्थाहरूको चुक्ता पूँजीको क्रमशः १५ प्रतिशत एवं १७.९६ प्रतिशत हो। त्यस्तै सहायक कम्पनीको रूपमा रहेको सिद्धार्थ क्यापिटल लिमिटेडमा बैंकको ५१ प्रतिशत लगानी रहेको छ, उक्त कम्पनीको हालको चुक्ता पूँजी रु. २० करोड रहेको छ।

(ङ) कुल सम्पत्ति


समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रु. १२९.८२ अर्बबाट वृद्धि भई रु. १५४.०३ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब १८.६५ प्रतिशतको वृद्धि हो।

(च) ब्याज आम्दानी

समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी रु. १०.०५ अर्बबाट वृद्धि भई रु. १२.९७ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब २९ प्रतिशतको वृद्धि हो। त्यस्तै समीक्षा अवधिमा बैंकको ब्याज खर्च रु. ६.६२ अर्बबाट वृद्धि भई करिब रु. ८.३० अर्ब पुगेको छ। यसरी समीक्षा अवधिमा ब्याज आम्दानी २९ प्रतिशतले बढ्दा ब्याज खर्च २५.४४ प्रतिशतले बढ्न गएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी रु. ३.४४ अर्बबाट वृद्धि भई रु. ४.६७ अर्ब पुगेको छ, जुन ३५.८३ प्रतिशतको वृद्धि हो।


(छ) संचालन मुनाफा

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा रु. २.७३ अर्बबाट वृद्धि भई रु. ३.२८ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २०.३० प्रतिशतको वृद्धि हो।






(ज) खुद नाफा



समीक्षा अवधिमा बैंकको खुद नाफा रु. १.९० अर्बबाट वृद्धि भई रु. २.२६ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १८.५७ प्रतिशतको वृद्धि हो ।

(झ) नेट वर्थ प्रति शेयर

समीक्षा अवधिमा बैंकको नेटवर्थ प्रति शेयर रु १६९.१२ रहेको छ, जुन गत आ.व.मा रु. १६९.८९ थियो ।




(ञ) प्रति शेयर आम्दानी


समीक्षा अवधिमा प्रति शेयर आम्दानी रु २६.०० रहेको छ, जुन गत आ.व. मा रु. २६.४५ थियो ।

(ट) सम्पत्तिको गुणस्तर

समीक्षा अवधिमा बैंकको निष्कृत्य कर्जा/कुल कर्जा अनुपात ०.७५ प्रतिशत रहेको छ, जुन गत आ. व. मा १.०९ प्रतिशत थियो ।



बैंकले निष्कृत्य कर्जा वापत पर्याप्त मात्रामा जोखिम व्यवस्था गर्नुका साथै निष्कृत्य कर्जाको असुलीको लागि बैंकले सक्रियरूपमा कार्य गरिरहेको छ । आगामी दिनमा निष्कृत्य कर्जालाई अझै कमी ल्याउने गरी बैंकले कार्य गरिरहेको छ ।



(ठ) कर्जा अपलेखन

बैंकले गत आ.व.मा कुनै पनि कर्जा अपलेखन गरेको थिएन । यो वर्ष क्रेडिट कार्ड सुविधा अन्तर्गतको केहि कर्जाको कुल रु. १०,२१,६१६.७३ बराबरको कर्जा अपलेखन गरेको छ । अपलेखित कर्जाको असुली प्रक्रियालाई निरन्तर चालु राखिएको छ ।

(ड) शेयर संरचना

यस बैंकको कुल चुक्ता पूँजीमा ५१ प्रतिशत संस्थापक शेयरधनीहरूको हिस्सा रहेको छ भने ४९ प्रतिशत सर्वसाधारण शेयरधनीहरूको हिस्सा रहेको छ । चालु आ.व.को भाद्र मसान्त सम्ममा बैंकका संस्थापकहरूको संख्या २६० जना रहेको छ भने सर्वसाधारण शेयरधनीहरूको संख्या ६१,२८० रहेको छ ।

३. चालू वर्षको हालसम्मको उपलब्धि र भविष्यमा गर्नु पर्ने कार्यहरूको सम्बन्धमा सञ्चालक समितिको धारणा

(क) शाखा सञ्जालमा वृद्धि


देशका सबै भेगका सबै तह र तप्काका जनताको लागि अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्ने बैंकको मुख्य ध्येय रहेको छ । सो अनुरूप सुगम क्षेत्रमा मात्र नभई दुर्गम क्षेत्रमा समेत बैंकले शाखा विस्तार गर्दै लगेको छ । बैंकले चितवनको पर्सा, रूपन्देहीको मणिग्राम, योगीकुटी, अमरपथ, सौराहा फर्साटिकर (गाँउपालिका), सप्तरीको राजबिराज, भापाको काँकडभिट्टा, उदयपुरको गाईघाट, बर्दियाको बाँसगढी, धनुषाको विद्यापती चोक, कैलालीको क्याम्पस चोक, सुनसरीको दुहबी, पर्साको मुरलीचोक, धनुषा जनकपुरको जनकपुर मालपोत कार्यालयमा (एक्स्टेन्सन काउन्टर), मोरङको कञ्चनबारी, भापाको राजमार्ग चोक तथा उच्च हिमाली स्थानमा रहेको सोलुखुम्बुको लुक्ला (गाँउपालिका) गरी १७ स्थानहरूमा शाखा/एक्स्टेन्सन काउन्टर विस्तार गरेको थियो ।

त्यसबाहेक समीक्षा अवधिमा बैंकले काठमाण्डौ उपत्यका भित्र काठमाण्डौको चाबहिल, लाजिम्पाट, नयाँ बजार, कालिमाटी, फर्पिङ्ग, किर्तिपुर, धनेश्वर, हात्तिगौडा, इचंगुनारायण, बालुवाखानी, काँडाघारी, गणेशस्थान टोखा, रामकोट, नेपालटार, कपन, ललितपुरको इमाडोल, चापागाँउ, भक्तपुरको मध्यपुर ठिमी, सूर्यविनायक, बालकोट र बोडे गरी जम्मा २१ स्थानहरूमा नयाँ शाखाहरू स्थापना गरेको छ । यसरी आ.व.



२०७५/७६ मा बैंकले ३८ वटा नयाँ शाखाहरू स्थापना गर्न सफल भएको थियो ।

त्यसैगरी बैंकले चालु आ.व.मा काठमाण्डौंको कालोपुल, नरदेवी, धापासी, धादिङ्गको धादिङ्गवेसी, नेपालगंजको बि.पि.चोक, धनुषाको रामानन्द चोक, सिन्धुलीको दुधौली, सुनसरीको इनरूवा गरी थप ८ वटा नयाँ शाखाहरू समेत थप गरी चालु आ.व.को भाद्र मसान्तसम्ममा बैंकले १६७ वटा शाखाहरू (४ वटा एक्सटेन्सन काउन्टर सहित) संचालनमा ल्याउन सफल भएको छ ।



शाखा विस्तारको सन्दर्भमा समय, परिस्थिति एवं सम्भाव्य क्षेत्रको उचित विश्लेषण गरी चालु आ.व.को अन्त्य सम्ममा बैंकले आफ्नो कुल शाखा सञ्जाल २०० पुऱ्याउने लक्ष्य राखेको छ जसबाट देशको सुगम क्षेत्रमा मात्र नभई दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग पहुँच पुऱ्याउने नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीतिमा समेत विशेष योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

(ख) भवन निर्माण कार्य

सबल, दीगो र निरन्तर बैंकिङ्ग सेवाका लागि बैंकले क्रमशः आफ्नै भवनहरूबाट कारोबार संचालन गर्नुपर्छ भन्ने धारणा सहित काठमाडौंमा प्रधान कार्यालय र अन्य विभिन्न स्थानहरूमा शाखा कार्यालयहरूको भवन निर्माण कार्यलाई प्राथमिकतामा राखी क्रमिक रूपमा कार्य गर्दै आईरहेको छ । बैंकले बीरगंजमा आफ्नै भवनबाट कारोबार संचालन गरिरहेको छ । यसै क्रममा काठमाडौंको नक्सालमा प्रधान कार्यालय भवन एवं मोरङ्गको बिराटनगरमा आफ्नै शाखा कार्यालय भवन निर्माणको संरचनात्मक कार्य (Structural Work) सकेको छ । त्यस्तै, निकट भविष्यमा पोखरामा रहेको बैंकको आफ्नै भवनलाई मर्मत सम्भार तथा साजसज्जा गरी उक्त भवनबाट कारोबार संचालन गर्ने योजना रहेको छ । नक्साल, बिराटनगर र पोखरामा थप निर्माण तथा साजसज्जाको कामको लागि बैंकले Interior Design Consultant नियुक्त गरी सकेको छ र आन्तरिक साजसज्जाको Design/Layout को काम अघि बढी सकेको छ ।

(ग) कार्ड तथा प्रविधिमा आधारित सेवाहरू

बैंकले कार्ड सेवा लगायतका सेवा सुविधाहरू सुरक्षित रूपमा प्रदान गरिरहेको छ । बैंक वित्तीय जालसाजीको नियन्त्रण, सुचना प्रविधि र डाटाको सुरक्षा व्यवस्थापन, हार्डवेयर, नेटवर्क र सिस्टम सफ्टवेयरको उचित व्यवस्थापन गर्न सफल भएको छ । नगदमा आधारित भुक्तानी तथा कारोबारलाई प्रतिस्थापन गरी क्रमशः प्रविधिका विभिन्न माध्यमबाट कारोबार गर्ने

प्रणाली विकासमा बैंकले निरन्तर कार्य गरिरहेको छ । कार्ड तथा प्रविधिको क्षेत्रमा समीक्षा अवधिमा बैंकले अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त मास्टर कार्ड (MasterCard) लाई ATM तथा Point of Sale (POS) Machine मा Acquire गर्ने सेवा सुरु गरेको छ, जसले गर्दा विदेशी तथा स्वदेशी बैंकहरूले जारी गर्ने मास्टरकार्ड (MasterCard) यस बैंकको ATM तथा POS Machine मा प्रयोग गरी भुक्तानी गर्न सकिने भएको छ । Union Pay नेटवर्कद्वारा जारी गरेका कार्डहरूलाई Chip द्वारा Read गरेर नगद भुक्तानी गर्ने र POS Machine हरूबाट पनि भुक्तानी गर्न मिल्ने सेवा सुरु गरेको छ ।


बैंकले अझ परिष्कृत सेवा प्रदान गर्नको लागि हाल संचालनमा रहेको मोबाईल बैंकिङ्ग सर्भिस सेवा "Siddhartha Bank Smart" लाई स्तरोन्नती (Upgrade) गरेको छ, जसबाट विभिन्न Utility Bill Payments को भुक्तानी गर्न, अन्य भुक्तानी गर्न, रकम स्थानान्तरण (Transfer) गर्न ग्राहकहरूलाई छिटो छरितो सेवा सुविधा पुग्नेछ । बैंकले इन्टरनेट बैंकिङ्गको कारोबारलाई अझ बढी सुरक्षित बनाउनको लागि समीक्षा अवधिमा Two Factor Authentication (2FA) सेवा शुरु गरेको छ ।

यसैगरी डेबिट कार्ड जारी गर्नका लागि काम अझ छिटो छरितो सम्पादन गर्न सकियोस भनी हाल विद्यमान म्यानुल प्रकृयालाई स्वचालित गर्न Card Management System संचालन गरिएको छ । कार्डहोल्डरहरूलाई कार्ड सम्बन्धित शाखामा पुग्नासाथ SMS गई कार्ड संकलन गर्न सूचित गर्ने व्यवस्था गरिएको छ ।

बैंकले अझ बढी भन्दा बढी संस्थासँग आवद्ध हुने सिलसिलामा Rotary International 3292 सँग Co-branded Card जारी गर्न करार गरेको छ ।

त्यस्तै, VISA सँगको सहकार्यमा बैंकले डेबिटकार्ड, क्रेडिटकार्ड र प्रिपेडकार्ड होल्डरहरूले वस्तु तथा सेवा खरिद गरी भुक्तानी गर्दा Cash Back Offer तथा SBL UNO क्रेडिट कार्डको प्रोमोसन सिमित अवधिका लागी संचालन गरेको थियो । यो सेवाले बैंकका ग्राहकहरूलाई कार्डको माध्यमबाट सिधै भुक्तानी गर्न र UNO कार्डमा आवद्ध हुन अभिप्रेरित गरेको छ ।

त्यस्तै, बैंकले समीक्षा अवधिमा थप ५५ स्थानमा ATM जडान गरी कुल ATM को संख्या १७२ पुऱ्याउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले विभिन्न व्यापारिक केन्द्रहरूमा १,९०७ वटा Point of Sale (POS) मेशीन राख्न सकेकोमा चालु आ.व. को भाद्र मसान्तसम्म कुल POS मेशिन २,०३० पुऱ्याउन सफल भएको छ । यसले गर्दा जुनसुकै बैंक वित्तीय संस्थाले जारी गरेका क्रेडिट तथा डेबिट कार्ड बैंकको आफ्नै POS मेशीनमा प्रयोग गरी भुक्तानी गर्न सक्नेछ ।





समीक्षा अवधिमा बैंकले कुल ७४,४२९ डेबिट कार्ड र ७,३८३ क्रेडिट कार्ड जारी गर्न सफल भएको थियो । यसरी समीक्षा अवधिमा डेबिट कार्ड र क्रेडिट कार्डको संख्या क्रमशः २,७१,११३ र १७,२०७ रहेकोमा चालु आ.व.को भाद्र मसान्तसम्म डेबिट कार्ड र क्रेडिट कार्डको संख्या क्रमशः २,८९,८८४ र १९,२२० पुगेको छ । त्यस्तै चालु आ.व. को भाद्र मसान्तसम्म बैंकको ४७,५७६ जना i-Connect प्रयोगकर्ता, २,५९,६२३ जना Siddhartha Bank Smart and Alert प्रयोगकर्ता रहेका छन् ।

यसरी बैंकले मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कार्ड जस्ता विभिन्न वैकल्पिक भुक्तानी उपकरणहरू विकास गर्दै लागु गरिरहेको छ र भविष्यमा समेत उच्च प्राथमिकताका साथ कार्ड तथा प्रविधिमा आधारित सेवाहरूको विस्तार गर्दै जाने रणनीति लिएको छ ।

(घ) सूचना प्रविधिका क्षेत्रमा गरिएका कार्यहरू

अध्यावधिक एवं सुरक्षित सूचना प्रविधि बिना आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवाको कल्पना गर्न सकिदैन । अहिलेको अवस्थामा सूचना प्रविधि सुरक्षाको विषय अत्यन्तै चुनौतीपूर्ण बन्दै गईरहेको र बैंक सो तथ्य प्रति चनाखो भई कार्य गर्दै आईरहेको छ ।

समीक्षा अवधिमा नेपाल राष्ट्र बैंकको दिशानिर्देश अनुरूप बैंकले दीर्घकालीन तथा अल्पकालीन सुरक्षा प्रविधि नीतिहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । साथै सूचना प्रविधिको प्रयोगबाट कार्यदक्षता वृद्धिका साथै सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाइएको छ । बैंकको सूचना प्रविधि प्रणालीमा रहेको कमी कमजोरीहरू पहिल्याई थप सुधार गर्न तथा सुरक्षित बनाउन Enhanced Information Security Audit (Governance, Network, Database, Third Party Softwares) सम्पन्न गरिएको छ । सूचना तथा प्रविधि सुरक्षाका लागि विद्युतिय माध्यमबाट प्रयोग हुने आन्तरिक र बाह्य कारोबार तथा नयाँ प्रविधिमा आधारित सफ्टवेयर र हार्डवेयर साथै तिनको कार्यक्षमताको प्रभावकारी निरीक्षण (Cyber Security) का लागि उच्च प्रविधिमा आधारित New Generation Fire Wall (NGFW), Intrusion Detection System (IDS) र New Generation Intrusion Prevention System (NGIPS) हरूलाई प्रयोगमा ल्याइएको छ । सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने सन्दर्भमा बैंकले सहज रूपमा खाता संचालन तथा सुरक्षित कारोबारको लागि Online Account Opening, QR Code Payment तथा Siddhartha Bank Smart सेवा परिमार्जित गरी संचालनमा ल्याएको छ । बैंकमा हाल भौतिक रूपमा रहेका रेकर्डहरूलाई व्यवस्थित रूपमा संग्रह गर्न Digital Archiving को कार्य अगाडी बढाइएको छ ।

सूचना प्रविधिमा भविष्यमा गर्नुपर्ने कार्यहरूको सम्बन्धमा बैंकले आर्थिक वर्ष २०७६/७७ मा सूचना प्रविधि तथा डिजिटल बैंकिङ्ग कार्य योजना अनुरूप सुरक्षित सूचना तथा प्रविधिमा आधारित बैंकिङ्ग सेवा प्रदान गर्न लक्ष्य लिएको छ । ग्राहकहरूलाई दिगो तथा भरपर्दो सेवा दिनका लागि बैंकमा विद्यमान Core Banking System (CBS) लाई थप परिमार्जित गरिने छ । बैंक र ग्राहकबीचको सम्बन्धलाई अभै प्रभावकारी बनाउन तथा बैंकले प्रदान गर्दै आएका सेवाहरूलाई व्यवस्थित गर्दै त्यसको

विवरणलाई एकिकृत रूपमा व्यवस्थापन गर्ने गरी Contact Center र ग्राहक सम्बन्ध व्यवस्थापन परियोजना (Customer Relationship Management-CRM Project) अगाडि बढाइएको छ । बैंकको सूचना प्रणालीमा थप पहुँच, सुरक्षा तथा पारदर्शिताको लागि उच्च प्रविधिमा आधारित Security Information Event Management (SIEM), Security Operation Center (SOC), Wave Application Firewall (WAF) तथा अन्य उच्च प्रविधिमा आधारित हार्डवेयर तथा सफ्टवेयर प्रयोगमा ल्याइने छ । बैंकका ग्राहकलाई आवश्यकता अनुरूप छितो तथा छरितो रूपमा ऋण सेवा प्रदान गर्नका लागि Loan Management System (LMS) लागु गरिने छ । सूचना प्रविधिको सुरक्षा संवेदनशीलतालाई मनन गरी आगामी दिनमा सूचना प्रविधि सुरक्षाका लागि आवश्यक नीति लागु गर्ने तथा सो सम्बन्धी आवश्यक उपकरण उपयोगमा ल्याइने, ब्याक अप साइजलाई स्तरोन्नति गरी थप प्रभावकारी बनाउने योजना रहेको छ । बैंक वित्तीय जालसाजीको नियन्त्रण, सूचना प्रविधि र डाटाको सुरक्षा व्यवस्थापन, हार्डवेयर, नेटवर्क र सिस्टम सफ्टवेयरको उचित व्यवस्थापन गर्न सफल भएको छ । बैंकको सूचना प्रविधिलाई चुस्त र अद्यावधिक राख्न बैंकले प्रयोग गरिरहेको बैंकिङ्ग प्रणालीमा आवश्यकता अनुसार सुधार गर्ने कार्य जारी रहेको छ । बैंकले सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम् प्रयोगहरूलाई आवश्यकता अनुसार लागु गर्दै सूचना प्रविधि जोखिम न्यूनिकरणलाई विशेष ध्यान दिने नीति लिएको छ । बैंकले प्रयोग गर्दै आएको सम्पूर्ण प्रणालीलाई चरणबद्ध रूपमा थप चुस्त, दुरुस्त तथा पारदर्शी बनाउने अभिप्रायका साथ स्वचालित तथा डिजिटाइजेशन प्रकृत्यामा रूपान्तरित गरिने छ ।

(ङ) निक्षेप परिचालन सम्बन्धी सेवाहरू

आफ्ना सेवाग्राहीको समय सापेक्ष माग बमोजिम नयाँ तथा परिमार्जित सेवाहरू संचालनमा ल्याई सरल एवं सहज ढङ्गबाट आफ्ना ग्राहकको आवश्यकता परिपुर्ति गर्नु बैंकको मुख्य ध्येय रहेको छ ।

ग्राहकवर्गको चाहना तथा आवश्यकता बमोजिम बैंकले सिद्धार्थ 'जीवन सुरक्षा खाता' नामक बचत खाता ल्याएको छ, जसमा ग्राहक महानुभावहरूले रु. छबिस लाख सम्मको बीमा सुविधा, रु. एक लाखसम्मको स्वास्थ्य बीमा, रु. पाँच लाखसम्मको अठार घातक रोगहरू विरुद्धको बीमा सुविधा, रु. बीस लाखसम्मको दुर्घटना बीमा सहितको सुविधा प्राप्त गर्न सक्नु हुन्छ । उच्चतम ब्याजदर सहित यस खातामा निशुःल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, नेपालभर रहेका कुनै पनि ए.टि.एम मेशिनबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुःल्क तिर्नु नपर्ने विशेषताहरू उपलब्ध छन् ।

बैंकमा नआइकन नै बैंक खाता खोल्नको लागि बैंकले अनलाइन खाता सुविधा (Online Account Opening Service) को शुरुवात गरेको छ । जस अनुसार, ग्राहक महानुभावले आफ्नो रोजाइको बचत खाता खोली बैंकिङ्ग कारोबार गर्न सक्नुहुनेछ । यसैगरी नेपाल सरकारको 'खोलौँ बैंक खाता' अभियान अन्तर्गत बैंकले पनि सरल तरिकाबाट खाता खोल्न सकिने 'सिद्धार्थ सजिलो बचत खाता' उपलब्ध गराएको छ ।

बैंकले समीक्षा अवधिमा आफ्ना ग्राहक महानुभावहरूलाई थप



सेवा सुविधा दिने हेतुले 'सिद्धार्थ प्लाटिनम खाता' तथा 'सिद्धार्थ सुपर स्यालरी खाता' मा उपलब्ध गराइएका विपेशताहरूलाई अझ बढी सुविधायुक्त तथा समयसापेक्ष रूपमा परिमार्जित गरेको छ । जसअनुसार उक्त खाता योजना अन्तर्गत खाता खोल्नु हुने ग्राहक महानुभावहरूले नेपालभर रहेका कुनै पनि ए.टि.एम. मेशिनबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बैंकले उनी (UNO) सँगको सहकार्यमा को-ब्रान्डेड उनी क्रेडिट कार्ड जारी गरिरहेको छ । सिद्धार्थ प्लाटिनम खाता तथा सिद्धार्थ सुपर स्यालरी खातावाल महानुभावलाई उक्त कार्ड निशुल्क रूपमा जारी गरिएको छ । साथै, सिद्धार्थ सुपर स्यालरी खातामा रु. पाँच लाख सम्मको दुर्घटना बीमा सहित छ महिनाको तलब बराबरको ऋण सुविधा पनि उपलब्ध छ ।

समग्रमा बैंकले ग्राहकको चाहना अनुरूप नवीनतम, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक महानुभावको व्यक्तिगत/व्यवसायिक आवश्यकतालाई मध्यनजर गर्दै बैंकमा उच्चतम प्रतिफल सहितको दिर्घकालीन मुद्दति निक्षेप योजना संचालनमा रहेको छ । साथै, बैंकले भविष्यमा समेत ग्राहकमैत्री निक्षेप सेवाहरूको विस्तार गर्दै जाने रणनीति लिएको छ ।

(च) नेप्सेको राफसाफ बैंक सदस्य

नेपाल स्टक एक्सचेन्ज लि. बाट हुने दोश्रो बजार शेयर कारोबारको लागि राफसाफ बैंकको रूपमा यस बैंक छनोट भए पश्चात् बैंकले राफसाफ बैंकको रूपमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट सेवा (Clearing and Settlement Service) सफलतापूर्वक प्रदान गरिरहेको छ ।

(छ) कर्जा सेवा विस्तार

नेपाल सरकारको नीति तथा प्राथमिकता अनुसार बैंकले उत्पादनमूलक क्षेत्रहरू (Productive Sectors) कृषि, जलविद्युत, पर्यटन तथा विपन्न वर्गमा आफ्नो कर्जा सेवा विस्तार गर्दै आइरहेको छ । वाणिज्य बैंक तथा अन्य बैंकिङ सेवाबाट समेत वञ्चित भएका वर्गहरूलाई समाहित गरी एकै थलोबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने रणनीति अनुरूप देशभरका शाखाहरूमा छुट्टै लघु बैंकिङ युनिट मार्फत ग्राहक केन्द्रित विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा खुलेका शाखाहरूमा समेत 'ग्रामीण बैंकिङ मोडल' अनुसार सबै शाखाहरू निर्धारित समयभित्रै संचालनमा ल्याइएको तथा सोही क्षेत्रलाई आवश्यक पर्ने बैंकिङ सेवाको विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले लघु बैंकिङ सेवा अन्तर्गत 'सिद्धार्थ सरल लघु कर्जा', 'सिद्धार्थ सरल कृषि कर्जा', 'सिद्धार्थ रिक्सा कर्जा', 'सिद्धार्थ न्यून लागत ग्रामिण आवास कर्जा', 'सिद्धार्थ स्थानीय हाईड्रो शेयर कर्जा' जस्ता सरल एवं प्रभावकारी सेवाहरू कार्यान्वयनमा ल्याएको छ । साथै, बैंकले समीक्षा अवधिबाट 'सिद्धार्थ कृषि उपकरण कर्जा' समेत शुरुवात गरेको छ ।

नेपाल सरकारले विशेषगरी युवाहरूलाई उद्यमशिलता तथा स्वरोजगारको लागि उच्च प्राथमिकताका साथ लागू गरेको सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार बैंकले 'सिद्धार्थ महिला उद्यमशिलता

कर्जा', 'सिद्धार्थ व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा', 'सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा', 'सिद्धार्थ दलित समुदाय व्यवसाय विकास कर्जा', 'सिद्धार्थ शिक्षित युवा स्वरोजगार कर्जा', 'सिद्धार्थ वैदेशिक रोजगार कर्जा' (विदेशबाट फर्केकाको लागि) र 'सिद्धार्थ भुकम्पपिडित आवास निर्माण कर्जा' सेवाहरू प्रदान गर्दै आइरहेको छ । यसरी बैंकले चालु आ.व.को भाद्रमसान्तसम्म उल्लेखित विभिन्न कर्जा शीर्षकमा विपन्न वर्ग कर्जा अन्तर्गत प्रत्यक्ष रूपमा नै ५४ जिल्लाका ८५ शाखाहरूबाट कूल ७,७०९ घरपरिवारलाई सेवा प्रदान गरिसकेको छ ।

विगत केही वर्षदेखि बैंकले आफ्नो सेवालार्थ विकट, दुर्गम, ग्रामीण एवं शहरोन्मुख भेगका बैंकिङ पहुँच नपुगेका क्षेत्रमा आफ्नो शाखा विस्तारलाई प्राथमिकता दिँदै आएकोमा त्यस्तो क्षेत्रमा फरक खालको बैंकिङ सेवाको आवश्यकता पर्ने भएकाले हालसालै बैंकले आफ्नो विद्यमान कर्जा प्रवाह सम्बन्धी प्रक्रियालाई पुनरावलोकन तथा संशोधन गरी त्यस्तो वर्गलाई ध्यानमा राखी 'सिद्धार्थ सरल आवास कर्जा', 'सिद्धार्थ सरल सवारी कर्जा' र 'सिद्धार्थ सरल व्यक्तिगत कर्जा' नामक कर्जा सेवाहरू शुरुवात गरेको छ । साथै, 'सिद्धार्थ सरल व्यवसाय कर्जा' कार्यान्वयन पनि अन्तिम चरणमा रहेको छ ।

यसरी बैंकले पहिले देखि नै संचालनमा रहेका कर्परेट, परियोजना, उपभोग्य कर्जा लगायत विभिन्न कर्जा सेवाहरू यथावत संचालन गर्दै माथी उल्लेखित थप सेवाहरू संचालनमा ल्याएको छ । यसबाट साना, ठुला, संस्थागत एवं व्यक्तिगत र देशका सबै क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूको कर्जा आवश्यकता सहज रूपमा परिपूर्ति हुने बैंकको अपेक्षा रहेको छ । तसर्थ अर्थतन्त्रको मेरुदण्डको रूपमा आत्मसात गरिएको उत्पादनमूलक क्षेत्र एवं साना तथा मझौला उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने बैंकको मुख्य ध्येय रहेको छ ।

(ज) शाखारहित बैंकिङ्ग सेवा

शाखारहित बैंकिङ्ग सेवाको स्थापना र विस्तारमा सिद्धार्थ बैंक अग्रणी बैंक मानिन्छ । वि. स. २०६७ सालमा दैलेखबाट शुरु गरी हालसम्म बैंकको कुल शाखारहित बैंकिङ्ग सञ्जाल १०१ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहक महानुभावहरूले रकम जम्मा गर्ने, भुक्तानी, विदेशबाट पठाइएको रेमिटान्स प्राप्त गर्ने आदि सेवा आफ्नै गाउँठाउँमा प्राप्त गर्न सक्नुहुनेछ । बायोमेट्रिक प्रविधिबाट संचालन हुने यो सेवा सुरक्षित र भरपर्दो रहेको छ । साथै हाल चालू वर्ष देखि एजेन्ट मार्फत शाखारहित बैंकिङका ग्राहकहरूले मुद्दती, बचत, लघुकर्जा सेवा र रेमिटान्स समेत प्राप्त गर्न गरी नयाँ सेवाको शुरुवात गरिएको छ । शाखारहित बैंकिङ्ग सेवा विस्तार कार्यमा बैंकले UNCDF Funded Unnati- Access to Finance, UKAID Funded Sakchyam- Access to Finance जस्ता कार्यक्रमहरूसँग सहकार्य समेत गर्दै आएको छ । भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संगठन तथा तिनका स्थानीय कार्यक्रमहरूसँगको सहकार्यमा लघु कर्जा विस्तारमा अघि बढ्ने समेत बैंकको योजना रहेको छ ।

(झ) विप्रेषण सेवा (एसबीएल रेमिट सेवा)

बैंकले आफ्नो सेवा विस्तार एवं विविधीकरण गर्दै जाने रणनीति अनुरूप आन्तरिक एवं बाह्य रूपमा रकम प्राप्त गर्न वा



पठाउनका लागि बैंकले आफ्नै एसबिएल रेमिट मार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिईराखेको छ । साथै, विप्रेषणलाई थप प्रभावकारी बनाउनको लागि विदेशी मुलुकमा आफ्नो रेमिटको उपस्थिती बढाउँदै लगे स्थानीय तवरमा पेइङ्ग एजेन्टको संख्यामा समेत वृद्धि गर्दै जाने रणनीति बैंकले लिएको छ । यसै लक्ष्य अनुसार हालसम्म ५,५०० भन्दा बढी प्रतिनिधि तथा उप प्रतिनिधि (Agent and Sub-Agent) मार्फत सेवा प्रदान गर्दै आएको छ ।

४. चालु आर्थिक वर्षको वित्तीय स्थिति तथा लक्ष्य

समीक्षा वर्षको लगभग शुरुवातबाट नै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव देखिएकोमा सो अभाव समीक्षा अवधीको लगभग अन्तसम्म पनि कायम रही यस चालु आ.व. मा पनि लगानी योग्य रकमको अभाव रहेको छ । सरकारी पूँजीगत खर्च कम हुनु, निक्षेप संकलन न्यून रहनु, निक्षेप संकलनको तुलनामा कर्जा विस्तार अत्याधिक हुनु, वैदेशिक व्यापारको असन्तुलन जस्ता कारणले लगानी योग्य रकमको अभाव देखिएको हो । यी लगायतका प्रतिकुलताका बावजुद पनि बैंकले आफ्नो निक्षेप, कर्जा, लगानी, शाखा विस्तार, निष्कृत्य कर्जा अनुपातमा सुधार लगायतका क्षेत्रहरूमा उल्लेख्य प्रगति गरेको छ ।

विविध प्रतिकुलताका बावजुद पनि बैंकले यस आर्थिक वर्षको लागि रु. ३ अर्ब ८६ करोड संचालन मुनाफा गर्ने लक्ष्य लिएको छ । प्रतिकुल परिस्थितिमा पनि सम्पत्तिको गुणस्तर कायम राख्दै लक्षित मुनाफा हासिल गर्ने गरी बैंकले कार्य गरिरहेको व्यहोरा यहाँहरू समक्ष जानकारी गराउँदछौं ।

५. संस्थागत सुशासन

संस्थागत सुशासनलाई बैंकले सदैव उच्च महत्वका साथ पालना गर्दै आएको छ । प्रचलित ऐन नियम, नेपाल राष्ट्र बैंक एवं अन्य नियमनकारी निकायहरूद्वारा जारी निर्देशन तथा बैंककै आन्तरिक नीति नियम बमोजिम नै बैंकले आफ्ना कार्य संचालन गर्दै आएको छ । बैंकका आन्तरिक नीति नियममा समयानुकुल सुधार एवं संशोधन गर्दै अध्यावधिक गर्ने कार्य नियमितरूपमा निरन्तर भईरहेका छन् ।

त्यस्तै बैंकको संचालक समितिमा रहनुभएका महानुभावहरू, बैंकका कार्यकारी तहमा रहनु भएका उच्च अधिकृतहरू, बैंकका अधिकृतहरू तथा अन्य सम्पूर्ण कर्मचारीहरू समेतलाई संस्थागत सुशासन सम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय निकायहरूले आयोजना गरेका विभिन्न सेमिनार, गोष्ठी तथा तालिमहरूमा सहभागी गराउँदै आइरहेको छ र भविष्यमा समेत यस्ता गतिविधिहरूलाई निरन्तरता दिइनेछ ।

त्यसैगरी बैंकका हरेक कर्मचारीहरूको व्यक्तिगत जिम्मेवारी र दायित्व स्पष्ट हुने गरी कार्य विभाजन गरिएको छ र यसका आधारमा कार्य सम्पादनमा आपसी नियन्त्रण र सन्तुलन कायम भई संस्थागत सुशासनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

६. संस्थागत सामाजिक उत्तरदायित्व

सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई उच्च प्राथमिकता दिदै आएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार बैंकहरूले आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वका कार्यहरूमा खर्च गर्नुपर्ने व्यवस्था गरेको परिप्रेक्ष्यमा बैंकले विभिन्न सामाजिक गतिविधिहरूमा सहभागिता जनाउने एवं सामाजिक कार्यहरूलाई बढावा दिने कार्यहरू गरिरहेको छ ।

आउने दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवाजन्य कार्यहरूलाई अझ बढी व्यापकता दिदै जाने लक्ष्य रहेको छ । अधिल्लो वर्षहरूमा जस्तै आ.व. २०७५/७६ मा पनि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका लागि विभिन्न संस्थाहरूलाई रु. ७६ लाख ३८ हजार २८ प्रदान गरिएको छ । यस्तो रकम वृक्षारोपण, रक्तदान, बाल विकास, शिक्षा, प्राकृतिक प्रकोप, राहत तथा उद्धार, खेलकुद, स्वास्थ्योपचार, स्थानीय स्तरमा विभिन्न मठ मन्दिर, प्राचीन देवालय जस्ता साँस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धन आदि कार्यका लागि खर्च गरिएको छ ।

७. जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली

बैंकले व्यवसायको क्रममा आईपर्न सक्ने कर्जा जोखिम, संचालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम र अन्य जोखिमहरूलाई प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्न स्वतन्त्र रूपमा एकीकृत जोखिम व्यवस्थापन विभाग गठन गरेको छ । बैंकको समग्र जोखिमको पहिचान, विश्लेषण, मूल्यांकन, अनुगमन र व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संचालक स्तरीय जोखिम व्यवस्थापन समिति, लेखा परिक्षण समिति, कर्मचारी सेवा सुविधा तथा व्यवस्थापन समिति र सम्पत्ति शुद्धिकरण निवारण समितिहरू क्रियाशील रहेका छन् ।

बैंकिङ्ग क्षेत्रमा देखापरेका विभिन्न जोखिम न्यूनिकरण गर्न आन्तरिक नियन्त्रणको माध्यमबाट कार्य गर्न एकीकृत जोखिम व्यवस्थापन विभागको मातहत छुट्टा-छुट्टै जोखिम इकाईहरूको गठन गरी आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन तर्फ विभिन्न कार्यहरू भईरहेका छन् । उक्त जोखिम इकाईहरूले प्रचलित कानून, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशनहरू, बैंकको नीति तथा कार्यविधिहरू पालना भए नभएको कुराहरूको अनुगमन गरी बैंकमा संस्थागत सुशासन कायम राख्ने कार्यमा महत्वपूर्ण योगदान गर्दै आएको छ । बैंकमा अन्तर्निहित महत्वपूर्ण मूलभूत जोखिमहरूको सामना गर्न र जोखिम अवस्था नियन्त्रणमा राख्न विभिन्न जोखिम मापन प्रणालीहरू विकास गरेको छ ।

अर्कोतर्फ आन्तरिक लेखा परीक्षण विभागलाई सिधै संचालक समिति अन्तर्गतको लेखा परीक्षण समिति मातहत रहने गरी छुट्टै स्वतन्त्र विभागको रूपमा राखिएको छ । बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन, लेखापरीक्षण प्रकृत्याको मूल्याङ्कन, आर्थिक प्रतिवेदन र आर्थिक विवरण सम्प्रेषणको सुपरिवेक्षण गरी बैंकको आर्थिक विवरणहरू सही र पर्याप्त रहेको, बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रकृत्या, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्ने रहेको छ । त्यसैगरी कर्मचारीसँग सम्बन्धित विषयमा नीतिगत निर्णय लिन संचालक समितिलाई आवश्यक सहयोग पुऱ्याउन छुट्टै कर्मचारी सेवा सुविधा तथा व्यवस्थापन समिति रहेको



छ । यसैगरी विदेशी विनिमय, तरलता तथा ब्याज निर्धारण जस्ता बजार जोखिमका विषयहरूका बारेमा नियमित छलफल गरी सो सम्बन्धमा आवश्यक सावधानी अपनाउने व्यवस्था मिलाईएको छ । यसको लागि बैंकमा छुट्टै सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति बनाईएको छ । जसले नियमितरूपमा यस सम्बन्धमा छलफल गरी आवश्यक आन्तरिक नियन्त्रण सम्बन्धी निर्णय गर्ने गरेको छ ।

समीक्षा अवधिमा जोखिम व्यवस्थापन समितिको जम्मा ८ वटा बैठक सम्पन्न भएका थिए । त्यसैगरी लेखा परिक्षण समितिका जम्मा १२ वटा, कर्मचारी सेवा सुविधा समितिको जम्मा ३ वटा र सम्पत्ति शुद्धिकरण निवारण समितिका जम्मा ३ वटा बैठक सम्पन्न भएका थिए ।

८. ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी कानूनको परिपालना

ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रचलित नेपाल कानून एवं नेपाल राष्ट्र बैंकले जारी गरेका अध्यावधिक निर्देशनहरूलाई बैंकले सदैव प्राथमिकताका साथ पालना गर्दै आएको छ ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनको परिपालना भए नभएको सन्दर्भमा कार्य गर्न तथा अन्य अनुपालनाका विषयहरू हेर्ने स्थापित अनुपालना विभागले नियमित रूपमा आफ्ना कार्यहरू गरिरहेको छ । उक्त विभागले सो सम्बन्धी व्यवस्थाहरूको अनुगमन गरी सम्पत्ति शुद्धिकरण निवारण ऐन एवं सो अन्तर्गतका नियम, निर्देशिका बमोजिम नियमित रूपमा सुक्ष्म अनुगमन गर्न छुट्टै AML/CFT इकाई खडा गरी सम्पत्ति शुद्धिकरण निवारण समितिमा प्रतिवेदन पेश गरी छलफल गर्ने व्यवस्था गरिएको छ ।

प्रचलित ऐन नियम तथा निर्देशनको अधिनमा रही बैंकले ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित आफ्ना विद्यमान विनियमावली, मार्गनिर्देशिका तथा विभिन्न SOP/Policy हरू तयार गरी लागु गर्ने तथा भएकाहरूलाई अद्यावधिक गर्ने गरेको छ । समीक्षा अवधिमा बैंकले KYC and AML/CFT Policy लागु गरेको छ । त्यस्तै, SOP for KYC and AML 2018 परिमार्जन गरेको छ । बैंकले AML Monitoring System लागु गरेको छ जस मार्फत ग्राहकको बैंकिङ कारोबारको एर्लट दिने, KYC व्यवस्थापन गर्ने, ग्राहक सम्बन्धी जोखिमहरू हेर्ने, Politically Exposed Person (PEPs) को अनुगमन गर्ने, सीमा कारोबार (Threshold Transaction) र शंकास्पद कारोबार (Suspicious Transaction) को विवरण उपलब्ध गराउने कार्यहरू गरिएको छ । यसैगरी बैंकले SWIFT Sanction Screening System खरिद गरी Sanction Related जोखिमहरू न्यूनिकरण गरेको छ । साथै बैंकले उच्च पदस्थ व्यक्ति, Politically Exposed Person (PEPs), Adverse Media List/Sanction List को व्यवसायिक रूपमा उपलब्ध तथ्याङ्क (Data Base) खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

बैंकमा आउने नयाँ कर्मचारीहरू समेत ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण जस्तो संवेदनशील विषयमा जानकार होउनु भन्ने उद्देश्यले बैंकमा नयाँ भर्ना हुने कर्मचारीहरूलाई ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण विषयमा नियमित तालिम

प्रदान गर्ने गरिएको छ । यसले संस्थागत सुशानमा समेत प्रभाव पार्ने हुँदा चालु आ.व. तथा भविष्यमा समेत यसलाई निरन्तरता दिइने छ ।

९. बैंकको औद्योगिक वा व्यवसायिक सम्बन्ध

बैंकले आफ्नो औद्योगिक एवं व्यवसायिक दायरालाई विस्तारित पाउँदा जानको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ-संस्था तथा औद्योगिक व्यावसायिक प्रतिष्ठानहरूसँग सुमधुर सम्बन्ध स्थापित गरी सो सम्बन्धलाई अभिवृद्धि गर्दै लैजाने योजना राखेको छ ।

साथै, बैंकको व्यवस्थापन तथा कर्मचारी बीच सुमधुर एवं समन्वयकारी सम्बन्ध निर्माण गरी कार्य सम्पादन हुँदै आएको छ । कर्मचारीको वृत्ति विकास एवं क्षमता अभिवृद्धिका विषयहरूमा व्यवस्थापन र कर्मचारी प्रतिनिधि बीच आपसी छलफलका आधारमा आवश्यक निर्णय गर्ने गरिएको छ । कर्मचारीहरूको वृत्ति विकास एवं क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यहरू गर्ने गरिएको छ ।

१०. मानव संसाधन विकासका कार्यहरू

बैंकलाई आजको गौरवपूर्ण स्थानसम्म ल्याई पुऱ्याउनमा बैंकमा कार्यरत जनशक्तिको महत्वपूर्ण भूमिका रहेको छ । शाखा संख्यामा वृद्धि, व्यवसाय विस्तार एवं परिवर्तित सन्दर्भमा बैंकिङ क्षेत्रमा देखा परिरहेका विभिन्न जोखिमहरूलाई समेत दृष्टिगत गरी बैंकले बैंकका उचित स्थानमा उचित योग्यता र क्षमता भएको कर्मचारीहरू परिचालन गरेको छ । गत आ.व. असार मसान्तमा बैंकमा कुल कर्मचारीहरूको संख्या १,६४५ रहेकोमा यस आ.व. को भाद्र मसान्तसम्म कुल कर्मचारी संख्या १,७६० पुगेको छ । जसमध्ये ६६५ जना महिला र १,०९५ जना पुरुष कर्मचारीहरू रहेका छन् ।

बैंकले कर्मचारीहरूको क्षमता एवं सीप अभिवृद्धिका लागि बैंक भित्रै तथा बैंक बाहिर राष्ट्रिय-अन्तर्राष्ट्रिय तहमा विभिन्न तालिमहरूमा विभिन्न कर्मचारीहरूलाई सहभागी गराउँदै आएको छ । समीक्षा वर्षमा बैंकले Behavioural, Operational, Technical, Credit Aspect मा अनुपालना, AML/CFT, निक्षेप परिचालन, अपरेशन ईन्चार्जको कार्य, टेलरको भूमिका, Digital Banking, कर्जाका कानुनी पक्षहरू, ग्राहक सेवा, संगठनको संरचना, जोखिम व्यवस्थापन, नेतृत्व, कर लगायतका विषयमा २४५ वटा विभिन्न Training, Seminar, Workshop, Conference, Interaction Program गरी २,६१७ जना कर्मचारीहरूलाई सहभागी गराई कर्मचारीहरूको क्षमता एवं सीप अभिवृद्धि गराएको छ ।

त्यस्तै बैंकले कर्मचारीहरूको क्षमता अभिवृद्धिकै लागि नेशनल बैंकिङ इन्स्टिच्युटले संचालन गरिरहेको JANBI कोर्समा सहभागी हुन आफ्नो कर्मचारीहरूलाई निरन्तर प्रोत्साहन गर्दै उक्त कोर्स गर्न चाहनेलाई बैंकले सहयोग समेत गर्दै आएको छ । हालसम्म बैंकका २०२ जना कर्मचारीहरूले JANBI कोर्समा सहभागिता जनाएका छन् भने ५७ जनाले कोर्स उत्तीर्ण समेत गरिसकेका छन् । यसले कर्मचारीको ज्ञान तथा क्षमता वृद्धि भई बैंकको काममा अभै प्रभावकारिता आउने विश्वास गरिएको छ ।

बैंकका कर्मचारीहरूलाई फरक-फरक विषयमा तालीमहरू



उपलब्ध गराउनका लागि बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग छुट्टै समझदारीपत्र अनुसार उक्त संस्थाले बैंकका कर्मचारीहरूलाई उपयुक्त हुने विभिन्न तालिम तथा पुनर्ताजगीकरण (Refreshment) कोर्सहरू उपलब्ध गराई रहेको छ ।

बैंकका कर्मचारीलाई सूचना प्रविधिका क्षेत्रमा देखा परेको विभिन्न जोखिम, मुद्रा निर्मलीकरण एवं आतंककारी कृत्याकलापहरूमा हुने वित्तीय लगानी जस्ता जोखिमबाट बैंकलाई जोगाउनका लागि पनि सम्बन्धित कर्मचारीहरूलाई निरन्तर अभिमुखिकरण एवं तालिम प्रदान गरिदै आएको छ । त्यसैगरी कार्य प्रणालीका माध्यमबाट पनि नियन्त्रण र सन्तुलन कायम गर्नका लागि मेकर र चेकरको व्यवस्था, निरन्तर सुपरीवेक्षण तथा अनुगमन र कार्य सम्पादनमा आधारित मुल्यांकन गर्ने व्यवस्था गरी आवश्यकता अनुसार दण्ड र पुरस्कारको व्यवस्था मिलाईएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीको सन्तुष्टी बढाउन हेतु सम्पूर्ण मानव संशाधन कार्यलाई अभिवृद्धि (Transform) गर्ने उद्देश्यका साथ बैंकले व्यवसायिक सेवा प्रदायक अन्तर्राष्ट्रिय संस्था M/S Deloitte Touche Tohmatsu Limited (Deloitte) लाई Human Resource Consultant को रूपमा नियुक्त गरेको छ ।

बैंकलाई थप चुस्त, दुरुस्त र समय सापेक्ष बनाउनका लागि बैंकले नयाँ विभागको रूपमा मार्केटिङ्ग विभाग, सूचना तथा संचार प्रविधि विभाग, सूचना सुरक्षा विभाग, सम्पर्क केन्द्र (Contact Center) विभाग, केन्द्रिय KYC Processing विभाग थप, परिमार्जन गरेको छ । मार्केटिङ्ग विभाग अन्तर्गत ब्रान्डिङ्ग तथा कर्पोरेट कम्प्युनिकेशन इकाई, डिजिटल मार्केटिङ्ग इकाई, संस्थागत सामाजिक उत्तरदायित्व इकाई र वस्तु अनुसन्धान तथा विकास इकाई रहने छन् । त्यसैगरी सूचना तथा संचार प्रविधि विभाग अन्तर्गत सूचना तथा संचार प्रविधि इकाई, डिजिटल बैंकिङ्ग इकाई, संजाल तथा संचार सुरक्षा इकाई, डाटाबेस एडमिनिस्ट्रेशन इकाई र थर्ड पार्टी सर्पोट तथा स्विफ्ट इकाई रहने छन् । यसैगरी डिजिटल बैंकिङ्ग इकाई अन्तर्गत बिजनेस प्रोसेस रिइन्जिनियरीङ्ग र प्लेटफर्म गरी २ वटा उप-इकाई रहने छन् ।

११. सञ्चालक समिति एवं संचालक सम्मिलित समितिहरू

बैंकको समग्र संचालन एवं व्यवस्थापनका लागि नीतिगत निर्णय गर्ने, प्रचलित कानून एवं बैंकको आन्तरिक नीति नियम बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत गर्ने, बैंकको अल्पकालीन एवं दीर्घकालीन योजना एवं रणनीति तर्जुमा गर्ने, व्यवसायसँग सम्बन्धित विभिन्न प्रकारका जोखिमहरू जस्तै: कर्जा जोखिम, बजार जोखिम, संचालन जोखिम, तरलता जोखिम लगायतका विषयहरूमा निरन्तर छलफल गरी विभिन्न निर्णय गर्ने र सो को अनुगमन गर्नेमा संचालक समिति निरन्तर सक्रिय रहेको छ । यसका लागि संचालक समितिले प्रचलित कानून एवं नियमनकारी निकायहरूले तोकेको मापदण्डहरूलाई समेत ख्याल गर्दै नियमित तवरले बैठकहरू बसी उपयुक्त निर्णय लिँदै आएको छ । सोही क्रममा गत आ.व. मा संचालक समितिका कुल २३ वटा बैठकहरू सम्पन्न भएका थिए ।

समीक्षा अवधिमा संचालक समितिमा भएको हेरफेर सम्बन्धमा

मिति २०७४ फागुन ५ गते बैंकको स्वतन्त्र संचालक भगत विष्टको निधन पश्चात् रिक्त रहेको स्वतन्त्र संचालकमा मिति २०७६/०१/०८ गते बसेको संचालक समितिको ३१३औं बैठकले सोही मिति देखी लागु हुने गरी श्री जेसमीन हाडा बजाचार्यज्यूलाई नियुक्त गरेकोमा निजले व्यक्तिगत कारण देखाई दिएको राजिनामा मिति २०७६/०३/१८ गते बसेको संचालक समितिको ३१७ औं बैठकले सोही मिति देखिनै लागु हुने गरी स्वीकृत गरेको थियो । ततपश्चात् रिक्त रहेको स्वतन्त्र संचालक पदमा मिति २०७६ भाद्र १२ गते बसेको संचालक समितिको ३२१औं बैठकले सोही मिति देखि लागु हुने गरी बाँकी अवधीको लागि श्री हसना शर्माज्यूलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

त्यसैगरी, बैंकमा संचालक संयोजक हुनेगरी लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा सम्बन्धी समिति र सम्पत्ति शुद्धिकरण निवारण समिति जस्ता नियमित समितिहरू रहेका छन् ।

१२. सहायक कम्पनी सिद्धार्थ क्यापिटल लि. ले गरेका मुलभुत कार्यहरू

बैंकको सहायक कम्पनीको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । जसको जारी तथा चुक्ता पूँजी रु. २० करोड रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व यस बैंकको रहेको छ भने बाँकी ४९ प्रतिशत स्वामित्व अन्य संस्थापकहरूको रहेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले म्युचुअल फण्डको व्यवस्थापनका अतिरिक्त सम्पूर्ण मर्चेन्ट बैंकिङ्ग व्यवसाय जस्तै शेयर रजिष्ट्रार, पोर्टफोलियो व्यवस्थापन, अण्डरराइटिङ्ग, धितोपत्र निष्काशन तथा बित्री प्रबन्धक र कर्पोरेट ऐडभाइजरीको कार्य गर्दै आईरहेको छ । कम्पनीले गएको आर्थिक वर्षमा गरेका कार्यहरू सन्तोषजनक नै देखिएका छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा सिद्धार्थ क्यापिटल लिमिटेडको खुद नाफा रु. ९ करोड ४९ लाख २९ हजार ४६ रहेको मा आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको नाफा रु. ६ करोड ११ लाख ६६ हजार ६ सय ५८ रहेको छ । पूँजी बजारमा देखिएको गिरावट सँगै कम्पनीको नाफामा समेत त्यसको असर देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कर सहित २०.०५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले १३ वटा कम्पनीहरूको साधारण शेयर निष्काशन (IPO), ३ वटा कम्पनीको हकप्रद निष्काशन तथा ३ वटा कम्पनीको बोलकबोल व्यवस्थापन गरेको थियो । कम्पनीले हाल विभिन्न वित्तीय संस्था तथा फण्ड गरी २१ वटा संस्थाको शेयर रजिष्ट्रारको कार्य गरिरहेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निक्षेप सदस्यको रूपमा कार्य गर्नका लागि इजाजत प्राप्त गरेकोमा सिद्धार्थ बैंक लि. का सम्पूर्ण शाखा कार्यालयहरू तथा आफ्नै कार्यालयहरूबाट निक्षेप सदस्य सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ । साथै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम र सिद्धार्थ इक्विटी फण्ड स्किमको योजना व्यवस्थापक रही कार्य गरिरहेको छ ।



सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका रु. १ अर्बको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम विगत ५ वर्षदेखि संचालनमा रहेको छ भने रु. १ अर्ब ५० करोड आधार आकारको सिद्धार्थ इक्विटी फण्ड विगत २ वर्षदेखि संचालनमा रहेको छ । समीक्षा अवधिको आषाढ मसान्तमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम तथा सिद्धार्थ इक्विटी फण्डको प्रति ईकाइ मुल्य क्रमशः रु. ११.३१ र रु. ११.२४ कायम रहेको छ ।

१३. शेयरधनीहरूले दिएका सुभावहरूको कार्यान्वयन

गत वार्षिक साधारण सभामा शेयरधनी महानुभावहरूले बैंकको व्यवस्थापकीय, व्यवसायिक लगायतका विभिन्न क्षेत्रमा बैंकले अभै राम्रो गर्न सकोस भन्ने हेतुले विभिन्न लिखित एवं मौखिक सुभावहरू दिनु भएको थियो । यस्ता सुभावहरूलाई बैंकले सदैव अत्यन्तै सकारात्मक रूपमा लिदै आएको छ । शेयरधनी महानुभावहरूले दिनु भएका विभिन्न सुभावहरूमध्ये मुलतः संचालकको प्रतिवेदनमा दुईजना संचालकहरूको नाम हुनुपर्ने, महिला संचालक र स्वतन्त्र संचालकको नियुक्ति गर्नुपर्ने, कर्मचारीहरूलाई समय सुहाउँदो तालिम दिनुपर्ने, शाखा खोल्दा सुरक्षा प्रबन्धमा पनि ध्यान दिनु पर्ने, Non Performing Loan (NPL) लाई घटाउँदै लैजानु पर्ने, बैंकको Internal Control System/Security System एकदम सबल बनाउँदै जानुपर्ने, ग्राहकहरूलाई दिने सेवामा सुधार गर्नुपर्ने, लगानीको नयाँ क्षेत्रहरू पहिचान गरी लगानी बढाउनु पर्ने, Micro Banking तथा Deprived Sector लाई बढी प्राथमिकता दिनुपर्ने, कर्जा, लगानी विविधिकरण गर्नुपर्ने, प्रतिवेदनमा देखिएका शुद्धाशुद्धी जस्ता सामान्य त्रुटीहरू सच्याउनु पर्ने जस्ता सुभावहरू प्राप्त भएका थिए । शेयरधनीहरूबाट प्राप्त सुभावलाई बैंकले सदैव गम्भीरताका साथ मनन गर्दै कार्यान्वयन गर्दै आएको छ ।

शेयरधनी महानुभावहरूले प्रतिवेदनमा देखिएको प्राविधिक त्रुटी सच्याउन दिनु भएको सुभावलाई पनि हामीले यथासम्भव यथास्थानमा सच्याउने प्रयास गरेका छौं । आगामी दिनमा पनि शेयरधनी महानुभावहरूबाट निरन्तर सुभाव एवं सहयोगको अपेक्षा गर्दै प्राप्त सुभावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

१४. कारोबारलाई असर पार्ने मुख्य कुराहरू

समीक्षा वर्षको लगभग शुरूवातबाट नै बैंक तथा वित्तीय संस्थामा तरलता, लगानी योग्य रकमको अभाव देखिएकोमा सो अभाव समीक्षा अवधिको लगभग अन्तसम्म पनि कायम रही यस चालु आव. मा पनि लगानी योग्य रकमको अभाव रहेको छ । सरकारी पूँजीगत खर्च कम हुनु, निक्षेप संकलन न्यून रहनु, निक्षेप संकलनको तुलनामा कर्जा विस्तार अत्याधिक हुनु, वैदेशिक व्यापारको असन्तुलन जस्ता कारणले लगानी योग्य रकमको अभाव देखिएको हो । यसरी छोटो समयका बीचमा नै नसोचिएको उतारचढाव देखापरिरहने गरी भईरहने तरलताको समस्याले बैंकको व्यवसायमा प्रभाव पार्ने देखिन्छ ।

यसरी समग्र मुलुकको आर्थिक अवस्था, बैंकिङ्ग क्षेत्रको तरलता आदि विभिन्न कारणले बैंकको कार्यलाई नियमित प्रभावित तुल्याईरहेको हुन्छ । मुलभुतरूपमा बैंकको कार्यलाई असर पार्ने तत्वहरूको बारेमा देहाय अनुसार बुँदागतरूपमा उल्लेख गरिएको छ ।

१. छोटो छोटो समयमा देखिने लगानी योग्य रकम, तरलताको समस्या नै बैंकको कार्यमा मुख्यरूपमा असर पार्ने तत्वको रूपमा रहेको छ ।

२. सूचना प्रविधिको विकास सँगसँगै यससँग जोडिएका संचालन जोखिम बैंकहरूको लागि अर्को चुनौतिको विषय हो ।

३. देशको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट सिर्जना हुनसक्ने सम्भावित परिस्थितिले पनि बैंकको व्यवसायलाई असर पुऱ्याउन सक्ने देखिन्छ ।

४. यसका अतिरिक्त विदेशी विनिमय कारोबारका क्रममा विनिमयदरमा हुने परिवर्तनबाट हुनसक्ने जोखिम, कर्जा तथा लगानीको दायरा नबढ्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भई आइपर्न सक्ने जोखिमहरू, छिमेकी मुलुक लगायत अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय जगतमा देखा पर्नसक्ने उतारचढावबाट नेपाली बजारमा पर्नसक्ने प्रभावले पनि बैंकको व्यवसायमा असर पुग्न सक्ने देखिन्छ । शेयरबजारमा देखिएको गिरावटले पनि बैंकको व्यवसायमा असर पुग्न सक्ने आंकलन गरिएको छ ।

यस्ता थुप्रै आर्थिक तथा गैर आर्थिक चुनौतीका बावजुद पनि बैंकले सोही अनुरूप योजना तथा रणनीतिहरूको अवलम्बन गरी आफ्नो लक्ष्य हासिल गर्ने प्रयास कायमै राख्नेछ ।

१५. धन्यवाद ज्ञापन

अन्त्यमा, बैंकको उन्नती र प्रगतीको सहयात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू तथा नेपाल सरकार, नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयका साथै नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट प्राप्त सहयोग तथा मार्गदर्शनको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यसै गरी यहाँहरूको साथ पाईरहने विश्वास लिएका छौं । बैंकको हितको लागि निरन्तर क्रियाशील भई ग्राहकवर्गको सेवामा संलग्न बैंक व्यवस्थापन एवं सम्पूर्ण कर्मचारीहरू, आन्तरिक तथा बाह्य लेखापरीक्षक एवं सम्पूर्ण शुभेच्छुकहरूलाई यस अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।

धन्यवाद ।

संचालक समितिको तर्फबाट,

मनोज कुमार केडिया
अध्यक्ष

मिति : २०७६/०६/१५

नरेन्द्र कुमार अग्रवाल
संचालक

मिति : २०७६/०६/१५



अनुसूची (क)

१. लेखापरीक्षकको प्रतिवेदन सम्बन्धमा संचालक समितिको टिप्पणी

लेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएका विवरण तथा सुझावहरू माथि सञ्चालक समितिमा छलफल भई लेखापरीक्षकले राख्नुभएका सुझावहरूलाई कार्यान्वयन गर्न व्यवस्थापनलाई निर्देशन दिने गरिएको छ । साथै, लेखापरीक्षण समितिले तयार गरेको प्रतिवेदनहरू नियमित रूपमा सञ्चालक समितिमा पेश गरी सो उपर नियमित छलफल एवं आवश्यक निर्णयहरू गर्ने गरिएको छ ।

२. लेखापरीक्षण समिति

(क) बैंकको लेखापरीक्षण समितिमा निम्न लिखित सदस्यहरू रहनु भएको छ ।

१. श्री नरेन्द्र कुमार अग्रवाल संयोजक
२. श्री दिनेश शंकर पालिखे सदस्य
३. श्री निराकार बहादुर सिँह सदस्य सचिव

(ख) समीक्षा अवधिमा लेखापरीक्षण समिति जम्मा १२ वटा बैठकहरू सम्पन्न भएका थिए जसमा मुलतः निम्न विषयहरू उपर छलफल गरी विभिन्न निर्णयहरू गरिएको थियो :

- आ.व. २०७५/२०७६ को लागी लेखापरीक्षण योजना र कार्यक्रमहरू ।
- आन्तरिक लेखापरीक्षण नीति २०१८, Version २.० उपर छलफल र स्वीकृतिको लागी संचालक समितिमा पेश ।
- आ.व. २०७५/२०७६ को लागी बाह्य लेखापरीक्षणको लागी SAR and Associates Chartered Accountants (Erstwhile LDSA & Associates, Chartered Accountants) लाई पुननियुक्त गर्नको लागी संचालक समितिमा सिफारिस ।
- प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन, त्यस उपर व्यवस्थापनको जवाफ तथा आ.व. २०७५/७६ को वित्तीय विवरणहरू उपर छलफल ।
- नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागबाट भएको स्थलगत निरिक्षण प्रतिवेदन, आ.व. २०७४/७५ को Follow- up status को समीक्षा ।
- केन्द्रिय तथा शाखा कार्यालयहरूका कर्जा तथा संचालन सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू ।
- शाखा कार्यालयहरूका प्रतीतपत्र कारोबार सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू ।
- लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू ।

(ग) समीक्षा अवधिमा लेखापरीक्षण समितिमा रहनु भएका संचालकहरूलाई मिति २०७५/११/१२ सम्म प्रति बैठक रु. १०,०००/- का दरले बैठक भत्ता प्रदान गरिएको छ भने मिति २०७५/११/१३ देखि प्रति बैठक रु. १२,०००/- का दरले बैठक भत्ता प्रदान गरिएको छ ।

(घ) समीक्षा अवधिमा सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतलाई भुक्तानी गरिएको रकम विवरण :

- सञ्चालकहरूलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता तथा खर्च वापत भुक्तानी भएको रु. ५,०६१,०१२/-
- प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत भुक्तानी गरिएको रु. १५,१३८,४१७/-

(ङ) लाभांशको विवरण

बैंकले गत आ.व २०७४/७५ मा ५ प्रतिशतको दरले बोनश शेयर र ८.१६ प्रतिशतको दरले नगद लाभांश वितरण गरेकोमा यस आ.व. २०७५/७६ मा १० प्रतिशत बोनश शेयर तथा १५.२६ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागी समेत) वितरण गर्ने प्रस्ताव बैंकको संचालक समितिले गरेको छ ।

(४) आर्थिक वर्ष २०७५/७६ मा बैंकले कुनै शेयर जफत गरेको छैन ।

(५) कुनै पनि सञ्चालक, कार्यकारी प्रमुख, बैंकका संस्थापक शेयरधनी वा निजका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै पनि रकम बुझाउन बाँकी छैन ।



Independent Auditor's Report

To the Shareholders of Siddhartha Bank Limited

Report on the Audit of the Consolidated Financial Statements

Opinion

We have audited the consolidated financial statements of the Siddhartha Bank Limited (the "Bank") and its subsidiary (the "Group"), which comprise the consolidated statement of financial position as at Ashadh 31, 2076 (July 16, 2019), and the consolidated statement of profit or loss, consolidated statement of comprehensive income, consolidated statement of changes in equity and consolidated statement of cash flows for the year then ended, and notes to the consolidated financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying consolidated financial statements presents fairly, in all material respects, the consolidated financial position of the Group as at 31 Ashad, 2076 (16 July 2019), and of its consolidated financial performance and its consolidated cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards.

Basis for opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the *Auditors Responsibilities for the Audit of the Consolidated Financial Statements* section of our Report. We are independent of the Group in accordance with the *ICAN's Handbook of Code of Ethics for Professional Accountants* together with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Responsibility of Management and Those Charged with Governance for the Consolidated Financial Statements

Management is responsible for the preparation and fair presentation of the consolidated financial statements in accordance with Nepal Financial Reporting Standards and for such internal control as management determines is necessary to enable the preparation of consolidated financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the consolidated financial statements, management is responsible for assessing the Group's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group or to cease operations, or has no realistic alternative but to do so.

Those charged with Governance are responsible for overseeing the Group's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the consolidated financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatement can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these consolidated financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risk of material misstatement of the consolidated financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtained audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as

Kuung

fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.

- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purposes of expressing an opinion on the effectiveness of the Group's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by the management,
- Conclude on the appropriateness of the management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the consolidated financial statements or if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the consolidated financial statements, including the disclosures, and whether the consolidated financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the consolidated financial statements. We are responsible for the direction, supervision and performance of the group audit. We remain solely responsible for our audit opinion.


We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

Report on the requirements of Banks and Financial Institutions Act, 2073 and Company Act, 2063

We have obtained satisfactory information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit; the returns received from the branch offices of the bank, though the statements are independently not audited, were adequate for the purpose of the audit; the consolidated financial statements including the consolidated statement of financial position, consolidated statement of profit or loss, consolidated statement of comprehensive income, consolidated statement of changes in equity, consolidated statement of cash flows including a summary of significant accounting policies and other explanatory notes have been prepared in all material respect in accordance with the provisions of the Company Act, 2063, and they are in agreement with the books of accounts of the Bank; and the accounts and records of the Bank are properly maintained in accordance with the prevailing laws.

To the best of our information and according to the explanations given to us, in the course of our audit, we observed that the loans have been written off as specified; the business of the Bank was conducted satisfactorily, and the Bank's transactions were found to be within the scope of its authority. We did not come across cases of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the Bank has acted contrary to the provisions of law or caused loss or damage to the Bank or committed any misappropriation of the funds of bank



Sunir Kumar Dhungel
Managing Partner



Place: Kathmandu, Nepal
Date: September 16, 2019

एकिकृत वित्तीय अवस्थाको विवरण
आषाढ मसान्त २०७६ (१६ जुलाई २०१८)

	नोट	समूह		बैंक		रकम रु. मा
		आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	
सम्पत्ति						
नगद तथा नगद समान	४.१	८,९९६,४९६,७०६	५,९१८,६२६,०४०	८,९५५,८११,६१७	५,८५६,४०३,१२१	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	४.२	६,१०५,९७१,३७०	१२,९३२,६०१,४०८	६,१०५,९७१,३७०	१२,९३२,६०१,४०८	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४.३	१,०३३,१२०,२१६	१,४९३,५६५,६१७	१,०३३,१२०,२१६	१,४९३,५६५,६१७	
डेबिटिभ वित्तीय उपकरण	४.४	९,७४९,८७२,३१२	९,९५४,९६७,६५४	९,७४९,८७२,३१२	९,९५४,९६७,६५४	
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	११०,७११,३६२	१०३,४९३,५३२	८०,७३१,१३०	८१,३१७,७३९	
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	४.६	३,२७३,१४५,२३२	२,८४१,९६६,३०६	३,२७३,१४५,२३२	२,८४१,९६६,३०६	
ग्राहकलाई दिएको कर्जा तथा सापट	४.७	१०४,८७७,१००,२८७	८३,२३७,५८२,९६०	१०४,८७७,१००,२८७	८३,२३६,०८७,५३५	
धितोपत्रमा (securities) लगानी	४.८	१७,७७५,९९७,०५४	११,३२६,६१९,६४९	१७,७७५,९९७,०५४	११,०४१,६१९,६४९	
चातु कर सम्पत्ति	४.९	१५५,६१४,८८६	६९,३१४,३४७	१५४,३३७,३१०	६८,२२८,७५७	
सहायक कम्पनीमा लगानी	४.१०	-	-	५१,०००,०००	५१,०००,०००	
सम्बद्ध कम्पनीमा लगानी	४.११	-	-	-	-	
लगानी सम्पत्तिहरू	४.१२	१२३,३५०,७०४	१५४,६३७,५३५	१२३,३५०,७०४	१५४,६३७,५३५	
सम्पत्ति तथा उपकरण	४.१३	१,३०३,८४४,८४६	१,१००,१८६,११०	१,२७९,३१५,०६९	१,०७२,३२२,८०८	
ख्याती र अमूर्त सम्पत्ति	४.१४	३४,५३७,४३५	१३,३०१,२२०	३३,९३९,३९०	१२,०८९,०८३	
स्थान कर सम्पत्ति	४.१५	-	-	-	-	
अन्य सम्पत्ति	४.१६	१,६६१,३१५,९३८	१,१४२,६२६,९९७	१,६२३,२३३,८६७	१,१०४,४७३,२५१	
कुल सम्पत्ति		१५४,४००,९९८,३४८	१३०,२०७,८०८,५७५	१५४,०३१,१२५,२६०	१२९,८१९,६८०,४६३	
दायित्व	नोट	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्ने बाँकी	४.१७	८,४०४,३२७,७३१	७,४४८,५१४,७११	८,४०४,३२७,७३१	७,४४८,५१४,७११	
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	४.१८	९८४,०६१,०६५	६९२,४२६,९२०	९८४,०६१,०६५	६९२,४२६,९२०	

डेबिभेडिम वित्तीय उपकरण			९,६२४,९९८,०७९	१०,०२४,२१६,६९९	९,६२४,९९८,०७९	१०,०२४,२१६,६९९
ग्राहकको निक्षेप		४.२०	११४,५५५,८९५,५८३	९४,२४५,३८९,९८४	११४,९२३,३६७,५३४	९४,५७९,५९१,१२३
तिर्न बाँकी कर्जा सापटी		४.२१	-	-	-	-
चालु कर दायित्व		४.९	-	-	-	-
व्यवस्था		४.२२	-	-	-	-
स्थान कर दायित्व		४.१५	७०,५३३,१००	२६०,९७३,२६२	७०,३७४,४९०	२६१,९१३,१५६
अन्य दायित्व		४.२३	२,४१८,५५६,१४९	२,२८८,११५,२३९	२,०२६,८८२,१२७	१,९०६,६६९,५६१
जारी गरिएको ऋणपत्र		४.२४	२,९६६,०७९,०००	१,२०३,५२०,०००	२,९६६,०७९,०००	१,२०३,५२०,०००
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व		४.२५	-	-	-	-
कुल दायित्व			१३९,०२४,४५०,७०८	११६,१६३,१५६,८१५	१३९,०००,०९०,०२६	११६,११६,८५२,१७०
इक्विटी						
शेयर पूँजी		४.२६	८,८८७,६०४,५४०	८,४६४,३३५,२७६	८,८८७,६०४,५४०	८,४६४,३३५,२७६
शेयर प्रिमियम			१२२,०९१,५०५	१२२,०९१,५०५	१२२,०९१,५०५	१२२,०९१,५०५
संचित मुनाफा			१,८८२,०७२,३१९	१,२६६,३३५,७५१	१,८०१,४००,७४२	१,१८४,४२६,०३३
जग्गा तथा कोषहरू		४.२७	४,२९०,४८८,१९७	३,९९९,३५५,७३०	४,२१९,९३८,४४७	३,९३१,९२५,४८०
शेयर धनीहरूलाई वॉलफॉर्ड योग्य कुल इक्विटी			१५,१८२,२५६,५६१	१३,८५२,१६८,२६२	१५,०३१,०३५,२३४	१३,७०८,८२८,२९४
गैर नियन्त्रित स्वार्थ			१९४,२९१,०७९	१९२,४८३,४९९	-	-
कुल इक्विटी			१५,३७६,५४७,६४०	१४,०४४,६५१,७६२	१५,०३१,०३५,२३४	१३,७०८,८२८,२९४
कुल दायित्व र इक्विटी			१५४,४००,९९८,३४८	१३०,२०७,८०८,५७५	१५४,०३१,१२५,२६०	१२९,८१९,६८०,४६३
संभावित दायित्व तथा प्रतिवद्धता		४.२८	२५,५०८,०४३,८१२	२२,८६८,६४२,६२३	२४,२६०,२७०,३१२	२२,८६८,६४२,६२३
प्रति शेयर खुद सम्पत्ति			१७०.८३	१६३.६५	१६९.१२	१६१.८९

द. प्रमेश श्रेष्ठ
प्रमुख - वित्त तथा लेखा

द. सुन्दर प्र. कडेल
नायब प्रमुख कार्यकारी अधिकृत

द. शम्भु नाथ गौतम
प्रमुख कार्यकारी अधिकृत

द. मनोज कुमार कोडिया
अध्यक्ष

द. नरेन्द्र कुमार अग्रवाल
द. विरेन्द्र कुमार शाह
द. दिनेश शंकर पालिसे
द. राजेश कुमार कोडिया
द. हसना शर्मा
(संचालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
सुनिर कुमार ढुङ्गेल
सामकेदार

मिति - भाद्र ३०, २०७६ (16 September 2019)
काठमाडौं

एस. ए. आर. एसिसिस्टन्स
चाटर्ड एकाउण्टेण्ट्स





एकिकृत नाफा नोक्सान वितरण						
१ आठवण २०७५ देखि ३१ आषाढ २०७६ सम्म (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१८ सम्म)						
रकम रु. मा						
	नोट	समूह		बैंक		
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	
व्याज आम्दानी	४.२९	१३,००९,२७८,२७९	१०,०९६,१७३,१७२	१२,९७२,५४०,६८०	१०,०५७,००२,५९४	
व्याज खर्च	४.३०	८,२७७,२७४,८१२	६,५८७,८१९,१२९	८,३०५,२१२,९०२	६,६२०,७४४,०५७	
खुद व्याज आम्दानी		४,७३२,००३,४६७	३,५०८,३५४,०४४	४,६६७,३२७,७७७	३,४३६,२५८,५३८	
शुल्क तथा कमिशन आम्दानी	४.३१	१,१०६,१०९,१५१	८६६,६९२,४४४	१,०१६,५४८,२२९	७७९,७०४,०४१	
शुल्क तथा कमिशन खर्च	४.३२	१८२,१६५,५५३	१३८,७५६,५८५	१७१,२६१,९२२	१२७,९०३,२७७	
खुद शुल्क र कमिशन आम्दानी		९२३,९४३,५९८	७२७,९३५,८५९	८४५,२८६,३०८	६५१,८००,७६४	
खुद व्याज, शुल्क र कमिशन आम्दानी		५,६५५,९४७,०६५	४,२३६,२८९,९०३	५,५१९,६१४,०८५	४,०८८,०५९,३०२	
खुद व्यापारिक आम्दानी	४.३३	४५६,१३६,७६१	२५४,५३१,७८३	४५३,३५५,३८०	२५८,६८०,७०९	
अन्य संचालन आम्दानी	४.३४	१२२,४९९,४६६	३५५,६०३,३०२	१२०,१८०,९८५	३०८,४९७,२४८	
जम्मा संचालन आम्दानी		६,२३४,५८३,२९२	४,८४६,४२४,९८८	६,०८६,१५०,४५०	४,६५५,२३७,२५९	
कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिती)	४.३५	१८८,११६,७९८	२३०,३९३,५४०	१८८,११६,७९८	२३०,३९३,५४०	
खुद संचालन आम्दानी		६,०४६,४६६,४९४	४,६१६,०३१,४४८	५,८९८,०३३,६५२	४,४२४,८४३,७१९	
संचालन खर्च						
कर्मचारी खर्च	४.३६	१,७२५,७८७,७१५	१,१२४,६९९,६८५	१,६८९,२०२,३१९	१,०८५,८४४,१८८	
अन्य संचालन खर्च	४.३७	८००,२९१,९८४	५०९,४९०,०४९	७८३,७३१,९०४	४९०,९२०,६०८	
हासकट्टी/परिषोधन	४.३८	१४९,४१४,१७५	१२५,७१४,६७६	१४१,३९५,२२६	११८,४५४,०७०	
संचालन मुनाफा		३,३७०,९७२,६२०	२,८५६,१२७,०३९	३,२८३,७०४,२०४	२,७२९,६२४,८५२	
गैर संचालन आम्दानी	४.३९	१८,१६०,०१८	६९८,४३९	१६,७८६,१००	४००,०००	
गैर संचालन नोक्सानी	४.४०	१,०२१,६१७	-	१,०२१,६१७	-	
आय कर अधिको मुनाफा		३,३८८,१११,०२१	२,८५६,८२५,४७८	३,२९९,४६८,६८७	२,७३०,०२४,८५२	
आयकर खर्च	४.४१					
चालु कर		१,०८५,१७४,६२७	८५३,४५९,४९८	१,०५८,७९७,४५८	८१९,७००,८७०	
स्थगन कर		(१५,९१८,५९०)	४,३७५,४३०	(१७,०१७,०९३)	६,२६२,४७८	
यस अवधिको मुनाफा		२,३१८,८५४,९८४	१,९९८,९९०,५५०	२,२५७,६८८,३२३	१,९०४,०६१,५०४	
नाफा बाँडफाँड						
बैंकको शेयरधनी		२,२८८,८८३,३२१	१,९५२,४७५,३१७	२,२५७,६८८,३२३	१,९०४,०६१,५०४	
गैर नियन्त्रित स्वार्थ		२९,९७१,६६३	४६,५१५,२३२	-	-	
यस अवधिको मुनाफा		२,३१८,८५४,९८४	१,९९८,९९०,५५०	२,२५७,६८८,३२३	१,९०४,०६१,५०४	
प्रति शेयर आम्दानी						
आधारभूत प्रति शेयर आम्दानी		२६.३६	२७.१२	२६.००	२६.४५	
डाइलुटेड प्रति शेयर आम्दानी		२६.३६	२७.१२	२६.००	२६.४५	

द. प्रमेश श्रेष्ठ
प्रमुख - वित्त तथा लेखा

द. सुन्दर प्र. कडेल
नायब प्रमुख कार्यकारी अधिकृत

द. शम्भु नाथ गौतम
प्रमुख कार्यकारी अधिकृत

द. मनोज कुमार कोडिया
अध्यक्ष

द. नरेन्द्र कुमार अग्रवाल
द. विरेन्द्र कुमार शाह
द. दिनेश शंकर पालिसे
द. राजेश कुमार कोडिया
द. हसना शर्मा
(संचालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
सुनिर कुमार दुङ्गेल
साम्बन्धित
एस. ए. आर. एसोसिएट्स
चार्टर्ड एकाउण्टेण्ट्स

मिति - भाद्र ३०, २०७६ (16 September 2019)
काठमाडौं



एकिकृत अन्य विस्तृत आम्दानीको वितरण					
१ श्रावण २०७५ देखि ३१ आषाढ २०७६ सम्म (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१८ सम्म)					
रकम रू. मा					
	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
यस वर्षको मुनाफा		२,३१८,८५४,९८४	१,९९८,९९०,५५०	२,२५७,६८८,३२३	१,९०४,०६१,५०४
आयकर पछिको अन्य विस्तृत आम्दानी					
क) नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिने बुँदाहरू					
फेयर मूल्यमा मापन गरिएका इक्विटी उपकरणका लगानीबाट भएका नाफा/ (नोक्सान)		(२५२,०३१,५८२)	(४९२,७३९,०६१)	(२५२,०३१,५८२)	(४५७,७२०,०८५)
पुनः मूल्याङ्कनबाट भएका नाफा/(नोक्सान)		-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/ (नोक्सान)		(८४,१४६,४१०)	(२,६७७,९७९)	(८४,१४६,४१०)	(२,७९३,४३२)
माथि उल्लेख गरिएका बुँदाहरूको आयकर		१००,८५३,३९८	१४६,८७४,१६५	१००,८५३,३९८	१३८,१५४,०५५
नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिएका खुद अन्य विस्तृत आम्दानी		(२३५,३२४,५९४)	(३४८,५४२,८७५)	(२३५,३२४,५९४)	(३२२,३५९,४६२)
ख) नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने बुँदाहरू					
नगद प्रवाहको हेजिङबाट भएको नाफा/ (नोक्सान)		-	-	-	-
वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटही नाफा/ (नोक्सान)		-	-	-	-
माथि उल्लेख गरिएका बुँदाहरूको आयकर		-	-	-	-
नाफा/नोक्सानमा वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने खुद अन्य विस्तृत आम्दानी		-	-	-	-
ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आम्दानीमा हिस्सा					
आयकर पछिको यस वर्षको अन्य विस्तृत आम्दानी		(२३५,३२४,५९४)	(३४८,५४२,८७५)	(२३५,३२४,५९४)	(३२२,३५९,४६२)
कुल यस वर्षको विस्तृत आम्दानी		२,०८३,५३०,३९०	१,६५०,४४७,६७५	२,०२२,३६३,७२९	१,५८१,७०२,०४२
कुल विस्तृत आम्दानीको वाँडफाँड					
बैंकको इक्विटी शेयर धनी		२,०५३,५५८,७२७	१,६१६,७६२,३१५	२,०२२,३६३,७२९	१,५८१,७०२,०४२
गैर नियन्त्रित स्वार्थ		२९,९७१,६६२	३३,६८५,३६०	-	-
कुल विस्तृत आम्दानी		२,०८३,५३०,३९०	१,६५०,४४७,६७५	२,०२२,३६३,७२९	१,५८१,७०२,०४२

द. प्रमेश श्रेष्ठ
प्रमुख - वित्त तथा लेखा

द. सुन्दर प्र. कडेल
नायव प्रमुख कार्यकारी अधिकृत

मिति - भाद्र ३०, २०७६ (16 September 2019)
काठमाडौं

द. शम्भु नाथ गौतम
प्रमुख कार्यकारी अधिकृत

द. मनोज कुमार केडिया
अध्यक्ष

द. नरेन्द्र कुमार अग्रवाल
द. विरेन्द्र कुमार शाह
द. दिनेश शंकर पालिसे
द. राजेश कुमार केडिया
द. हसना शर्मा
(संचालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
सुनिर कुमार दुङ्गेल
साम्बन्धित
एस. ए. आर. एसोसिएट्स
चार्टर्ड एकाउण्टेण्ट्स

एकिकृत इतिहासमा भएको परिवर्तनको विवरण
आषाढ मसान्त २०७६ (१६ जुलाई २०१८)

समूह

वर्षको विवरण	बैंकका साधारण शेयरधनीका निमित्त											रकम रु. मा	
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटली घटवढ कोष	नियमनकारी कोष	फेयर मूल्य कोष	पुनः मूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	गैर नियमित स्वार्थ	जम्मा इकिटी	
१. श्रावण २०७४ को मौज्जात	६,६२८,८७८,९४२	१२०,२३०,१६७	१,३७२,५३४,८१५	३१,१२५,६५८	-	९३४,१०४,२२१	-	१,४३२,१७३,३४९	७७७,३४३,४४४	११,२४६,३९४,५९६	१७१,२२१,१६४,०००	११,४१७,६१४,७६०	(३४३,११२)
समायोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	(१८०,०८७)	-	(१८०,०८७)	(१७३,०२४)	(३४३,११२)	
१. श्रावण २०७४ को समायोजन/पुनःस्थापित मौज्जात	६,६२८,८७८,९४२	१२०,२३०,१६७	१,३७२,५३४,८१५	३१,१२५,६५८	-	९३४,१०४,२२१	-	१,४३१,९९३,२६२	७७७,३४३,४४४	१,२४६,२१४,५०९	१७१,०४८,११९	११,४१७,६१४,७६०	
यस वर्षको विस्तृत आम्दानी													
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	१,९५२,४७५,३१७	-	१,९५२,४७५,३१७	४६,५१४,२३२	१,९९८,९९०,५५०	
कर पछिको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
फेयर मूल्यमा मापन गरिएका इकिटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	(३२०,४०४,०५९)	-	(१३,३९७,७४२)	-	(३३३,८०१,७७१)	(१२,८७२,३१२)	(३४६,६७४,०८३)	
परिभाषित लग्न योजनाको विमाङ्किक (actuarial) नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	४४,१७१	(१,९५४,४०२)	(१,९११,२३१)	४२,३३८	(१,८६८,७६३)	
नगद प्रवाहको हेजिङबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
वैदेशिक संयोजनको कारण वित्तीय सम्पत्तिको विभिन्न परिवर्तन गर्दा हुने सटली नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	(३२०,४०४,०५९)	-	१,४३९,१९१,७७६	(१,९५४,४०२)	१,६१६,७८९,३१५	३३,६८४,३४९	१,६५०,४४७,६७४	
जगेडा कोषमा सारिएको रकम	-	-	३८४,३१८,३२८	-	६३७,८२२,७२४	-	-	(१,२१४,३९०,५०७)	१९२,२४९,४४५	-	-	-	
जगेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	-	-	-	८,७८३,४५४	(८,७८३,४५४)	-	-	-	
इकिटीमा सिधै देखाइएको शेयरधनीसँगको कारोबार													
शेयर निकालन	८७९,८४९,९३२	१२२,०९१,४०५	-	-	-	-	-	-	-	१,००१,९४१,४३७	-	१,००१,९४१,४३७	
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-	
वोनस शेयर निकालन	९५५,६५६,४०२	(१२०,२३०,१६७)	-	-	-	-	-	(८८६,४२६,२३५)	५१,०००,०००	-	-	-	
नगद लामांश भुक्तानी	१,८३४,४०६,३३४	-	-	-	-	-	-	(१२,७४०,०००)	-	(१२,७४०,०००)	(१२,२४०,०००)	(२४,०००,०००)	
जम्मा योगदान	८,४६४,३६८,२७६	१,८६९,३३९	-	-	-	-	-	१,२६६,३३५,७४९	९५९,०००,०००	९,८९१,९९१,४३७	(१२,२४०,०००)	९,९७९,७५१,४३७	
आषाढ मसान्त २०७५ को मौज्जात	८,४६४,३६८,२७६	१,८६९,३३९	१,७५६,८५३,१४३	३१,१२५,६५८	६३७,८२२,७२४	६१३,७००,१६२	-	१,२६६,३३५,७४९	९५९,०००,०००	१३,८५२,१६८,२६२	१९२,४८३,४९९	१४,०४४,६५१,७६१	

बैंक

बैंकका साधारण शेयरधनीका निमित्त												रकम रु. मा	
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटही घटबढ कोष	नियमनकारी कोष	फेयर मूल्य कोष	पुनःमूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	नेर नियन्त्रित स्वार्थ	जम्मा इकिटी	
१. शावण २०७४ सालको मौज्जदात	६,६२८,८७८,९४२	१२०,२३०,१६७	१,३५९,६१०,५९२	३१,१२५,६५८	-	९३४,१०४,२२१	-	१,३१७,८९१,७८९	७७७,३४३,४४४	११,११९,१८४,८१३	-	११,११९,१८४,८१३	
समायोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	-	-	-	-	-	
१. शावण २०७४ को समायोजन/पुनःस्थापित मौज्जदात	६,६२८,८७८,९४२	१२०,२३०,१६७	१,३५९,६१०,५९२	३१,१२५,६५८	-	९३४,१०४,२२१	-	१,३१७,८९१,७८९	७७७,३४३,४४४	११,११९,१८४,८१३	-	११,११९,१८४,८१३	
यस वर्षको विस्तृत आम्दानी													
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	१,९०४,०६१,५०४	-	१,९०४,०६१,५०४	-	१,९०४,०६१,५०४	
कर पछिको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
फेयर मूल्यमा मापन गरिएका इतिवृत्त उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	(३२०,४०४,०५९)	-	-	-	(३२०,४०४,०५९)	-	(३२०,४०४,०५९)	
परिभाषित लाभ योजनाको विमाङ्किक (actuarial) नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	(१,९५५,४०२)	(१,९५५,४०२)	-	(१,९५५,४०२)	
नगद प्रवाहको हेजिङबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
वैदेशिक संघालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटही नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	१,९०४,०६१,५०४	(१,९५५,४०२)	१,५८९,७०२,०४३	-	१,५८९,७०२,०४३	
जगेडा कोषमा सारिएको रकम	-	-	३८०,८१३,३०१	-	६३७,८२३,७२४	-	-	(१,२१०,८८४,४८०)	१९२,२४९,४५५	-	-	-	
जगेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	-	-	-	८,७८३,४५४	(८,७८३,४५४)	-	-	-	
इकिटीमा सिधै देखाइएको शेयरधनीसँगको कारोबार													
शेयर निष्काशन	८७९,८४९,९३२	१२२,०९१,५०५	-	-	-	-	-	-	-	१,००१,९४१,४३७	-	१,००१,९४१,४३७	
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरधनीलाई लाभशु विवरण	-	-	-	-	-	-	-	-	-	-	-	-	
वोनस शेयर निष्काशन	९,५५,६५६,४०२	(१२०,२३०,१६७)	-	-	-	-	-	(८३५,४२६,२३५)	-	-	-	-	
नगद लाभशु भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
जम्मा योगदान	१,८६४,४०६,३३४	१,८६४,३३९	-	-	-	-	-	(८३५,४२६,२३५)	-	१,००१,९४१,४३७	-	१,००१,९४१,४३७	
आगाड मसलात २०७५ को मौज्जदात	८,४६४,३८५,२७६	१२२,०९१,५०५	१,७४०,४२३,८९३	३१,१२५,६५८	६३७,८२३,७२४	६१३,७००,१६२	-	१,१८४,४२६,०३२	९०८,८५४,०४४	१३,७०२,८२८,२९३	-	१३,७०२,८२८,२९३	

१ श्रावण २०७५ सालको मौज्जात	८,४६४,३६५,२७६	१२२,०९१,४०४	१,७४०,४२२,६९३	३१,१२४,६४८	६३७,६२२,७४४	६१३,७००,१६२	-	१,१८४,४२६,०३२	९०८,८४४,०४४	१३,७०२,८२८,२९३	-	१३,७०२,८२८,२९३
समायोजन/पुनःस्थापना	-	-	-	-	२८,०४१,९२०	-	-	(२३,८६६,८४२)	-	४,१७४,०७८	-	४,१७४,०७८
१ श्रावण २०७५ को समायोजित/पुनःस्थापित मौज्जात	८,४६४,३६५,२७६	१२२,०९१,४०४	१,७४०,४२२,६९३	३१,१२४,६४८	६६५,६६४,६६४	६१३,७००,१६२	-	१,१६०,४४९,१९०	९०८,८४४,०४४	१३,७०७,००३,३७१	-	१३,७०७,००३,३७१
यस वर्षको विस्तृत आम्दानी												
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	२,२४७,६८८,३९३	-	२,२४७,६८८,३९३	-	२,२४७,६८८,३९३
कर पछिको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
फेरार मूल्यमा मापन गरिएका इन्विस्टी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	(१७६,४२२,१०७)	-	-	-	(१७६,४२२,१०७)	-	(१७६,४२२,१०७)
परिभाषित लाभ योजनाको विमाङ्किक (actuarial) नाफा/(नोक्सान)	-	-	-	-	८४,१४६,४१०	-	-	(८,४१४६,४१०)	(४८,९०२,४८७)	(४८,९०२,४८७)	-	(४८,९०२,४८७)
नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
वैदेशिक संचालनको कारण वित्तीय सन्धतिको विनिमय परिवर्तन गर्दा हुने सट्टही नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	८४,१४६,४१०	(१७६,४२२,१०७)	-	२,१७३,४९१,९९३	(४८,९०२,४८७)	२,०२२,३६३,७२९	-	२,०२२,३६३,७२९
जगेडा कोषमा सारिएको रकम	-	-	४४१,४३७,६६४	-	-	-	-	(६३३,०४१,८४७)	१८१,४१४,१८२	-	-	-
जगेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	(१६०,१९३,६६७)	-	-	२१४,२६४,४८७	(६१,७०८,९४८)	(७६३८,०२८)	-	(७६३८,०२८)
इन्विस्टीमा सिधै देखाइएको शेयरधनीसँगको कारोबार												
शेयर निकाशन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
वोनस शेयर निकाशन	४२३,२१९,२६४	-	-	-	-	-	-	(४२३,२१९,२६४)	-	-	-	-
नगद लामांश मुक्तानी	-	-	-	-	-	-	-	(६९०,६९३,८३८)	-	(६९०,६९३,८३८)	-	(६९०,६९३,८३८)
जम्मा योगदान	४२३,२१९,२६४	-	-	-	-	-	-	(१,११३,९१३,१०२)	-	(६९०,६९३,८३८)	-	(६९०,६९३,८३८)
आभाव मसात २०७६ को मौज्जात	८,८८७,६०४,४३९	१२२,०९१,४०४	२,१९१,९६०,४४७	३१,१२४,६४८	४८९,८१७,३६७	४३७,२७८,०४४	-	१,८०१,४००,७९१	९६९,७४६,७९१	१४,०३१,०३४,२३४	-	१४,०३१,०३४,२३४



एकिकृत नगद प्रवाह वितरण				
१ श्रावण २०७५ देखि ३१ आषाढ २०७६ सम्म (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१८ सम्म)				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कारोवार संचालनबाट नगद प्रवाह				
व्याज आम्दानी	१२,२६९,३९६,९३१	९,५१०,४८४,६३२	१२,२६७,१५७,९४१	९,४९९,७९४,७६६
शुल्क तथा अन्य आम्दानी	१,१०६,१०९,१५०	८६६,६९२,४४४	१,०१६,५४८,२२९	७७९,७०४,०४१
लाभांश आम्दानी	१८२,८६७	२६५,६९३	१८२,८६७	२६५,६९३
अन्य संचालन कारोवारहरूबाट आम्दानी	५१६,७०७,१७०	३९५,४३९,०७७	५१४,८४२,७१२	३९५,७३७,१९७
व्याज खर्च	(८,०६६,४७१,२७८)	(६,४८२,०३७,५२९)	(८,०९४,४०९,३६८)	(६,५१४,९६२,४५६)
कमिशन तथा शुल्क खर्च	(१८२,१६५,५५३)	(१३८,७५६,५८५)	(१७९,२६१,९२२)	(१२७,९०३,२७७)
कर्मचारी खर्च	(१,२८४,२६०,२२८)	(१,१२४,६९९,६८५)	(१,२४७,६७४,८३२)	(१,०८५,८४४,१८८)
अन्य खर्च	(८०१,३१३,६०३)	(५९८,५८३,७३८)	(७८४,७५३,५२१)	(५८०,०१४,२९७)
संचालन सम्पत्ति तथा दायित्वको परिवर्तन अधिको संचालन नगद प्रवाह	३,५५८,१८५,४५७	२,४२८,८०४,३०९	३,५००,६३२,१०५	२,३६६,७७७,४७८
संचालन सम्बन्धि चालु सम्पत्तिमा कमि/(बृद्धि)				
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	६,८२२,२६०,८७३	(५,४०९,८९०,५०१)	६,८२२,२६०,८७३	(५,४०९,८९०,५०१)
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात	३७५,६४०,११९	(९८२,९६५,९४२)	३७५,६४०,११९	(९८२,९६५,९४२)
अन्य व्यापारिक सम्पत्ति	(४,६१०,६८९)	(५२,९१९,८७३)	५८६,६०९	(४०,३२६,५५१)
बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापट	(४३१,९७८,९२६)	(४२२,१२२,६४४)	(४३१,९७८,९२६)	(४२२,१२२,६४४)
ग्राहकलाई दिएको कर्जा तथा सापट	(२१,८२७,६३४,९२५)	(१८,५८६,३२३,५८१)	(२१,८२८,३२९,२५२)	(१८,५८४,९२८,०९६)
अन्य सम्पत्ति	(११,००३,७९३,६०४)	२५४,२०५,३५०	(११,००४,२७८,८६४)	२३४,८०८,३३०
	(२६,०७०,११७,१५१)	(२५,२००,०१७,१९२)	(२६,०६६,०९९,४४१)	(२५,२०५,४२५,४०४)
संचालन सम्बन्धि चालु दायित्वमा (कमि)/बृद्धि				
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	९५५,८१३,०२०	१,५४६,७७१,५८१	९५५,८१३,०२०	१,५४६,७७१,५८१
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	२९१,६३४,१४५	१८६,७१२,८८१	२९१,६३४,१४५	१८६,७१२,८८१
ग्राहकको निक्षेप	२०,३१०,५०५,५९९	२३,८०७,६४३,८१५	२०,३४३,७७६,४११	२३,१६३,७७४,९५४
ऋण तथा सापटी	-	-	-	-
अन्य दायित्व	९,२३२,६६२,१९०	४९६,२१८,३७७	९,२२०,७०१,८०४	८०२,२१२,७७७
आयकर भुक्तानी अधिको कारोवार संचालनबाट खुद नगद प्रवाह	८,२७८,६८३,२५९	३,२६६,१३३,७७१	८,२४६,४५८,०४४	२,८६०,८२४,२६७
आयकर भुक्तानी	(१,२४०,५९१,६०८)	(८५२,७९२,३४८)	(१,२१४,३९९,१०७)	(८२९,२५७,६३३)
कारोवार संचालनबाट खुद नगद प्रवाह	७,०३८,०९१,६५२	२,४१३,३४१,४२३	७,०३२,०५८,९३७	२,०३१,५६६,६३३



लगानी कारोवारबाट नगद प्रवाह				
धितोपत्र लगानी खरिद	(५,८९३,८०४,४०४)	(१,३५१,२२०,४९०)	(५,८९३,८०४,४०४)	(१,३०६,६१०,३०४)
धितोपत्र लगानी विक्रीबाट प्राप्ती	-	-	-	-
सम्पत्ति तथा उपकरणहरूको खरिद	(३४८,४५७,५२६)	(४७२,११२,७२८)	(३४५,६२४,१९३)	(४६६,७३६,२८३)
सम्पत्ति तथा उपकरणहरूको विक्रीबाट प्राप्ती	-	-	-	-
अमूर्त सम्पत्तिको खरिद	(२६,२८९,१७०)	(२,८०३,६७५)	(२६,२८९,१७०)	(२,८०३,६७५)
अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	-
लगानी सम्पत्तिको खरिद	-	(१९,३२५,९९६)	-	(१९,३२५,९९६)
लगानी समपत्तिको विक्रीबाट प्राप्ती	३१,२८६,८३१	३१,१११,१११	३१,२८६,८३१	३१,१११,१११
व्याज आम्दानी	६०५,७३६,९१४	४९५,९७९,७८४	५७१,३८४,४४१	४६७,६६१,३४२
लाभांश आम्दानी	७७,८०२,७६९	१५३,२५१,४०५	७६,९७२,४५४	१३९,२००,०१३
लगानी कारोवारमा खुद नगद प्रवाह	(५,५५३,७२४,५८५)	(१,१६५,१२०,५८८)	(५,५८६,०७४,०४०)	(१,१५७,५०३,७९३)
वित्तीय कारोवारबाट नगद प्रवाह				
ऋणपत्र निष्काशनबाट प्राप्ती	२,१६२,५५९,०००	-	२,१६२,५५९,०००	-
ऋणपत्रको भुक्तानी	(४००,०००,०००)	-	(४००,०००,०००)	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व निष्काशनबाट प्राप्ती	-	-	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्वको भुक्तानी	-	-	-	-
शेयर निष्काशनबाट प्राप्ती	-	८७९,८४९,९३२	-	८७९,८४९,९३२
लाभांश खर्च	(७५०,६९३,८३८)	(२५,०००,०००)	(६९०,६९३,८३८)	-
व्याज खर्च	(२१०,८०३,५३४)	(१०५,७८१,६००)	(२१०,८०३,५३४)	(१०५,७८१,६००)
अन्य प्राप्ती / भुक्तानी	(७,६३८,०२८)	१२२,०९१,५०५	(७,६३८,०२८)	१२२,०९१,५०५
वित्तीय कारोवारबाट खुद नगद प्रवाह	७९३,४२३,६००	८७१,१५९,८३७	८५३,४२३,६००	८९६,१५९,८३७
नगद प्रवाहमा भएको खुद (कमी)/बृद्धि				
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात	५,९१८,६२६,०४०	३,७९९,२४५,३६८	५,८५६,४०३,१२१	४,०८६,१८०,४४३
नगद तथा नगद समानमा विनिमय दर परिवर्तनको असर	-	-	-	-
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात	८,१९६,४९६,७०६	५,९१८,६२६,०४०	८,१५५,८११,६१७	५,८५६,४०३,१२१



प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू

१. बैंक

१.१ सामान्य जानकारी

सिद्धार्थ बैंक लिमिटेड (जसलाई यसपछि “बैंक” भनिन्छ) प्रचलित कानून बमोजिम नेपालमा स्थापित सीमित दायित्व भएको कम्पनी हो र यस बैंकको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार भइरहेको छ । यस बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ हात्तीसार, काठमाडौंमा अवस्थित छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपालमा वाणिज्य बैंकिङ्ग कारोबारहरू गर्नको लागि नेपाल राष्ट्र बैंक (नेपालको केन्द्रीय बैंक) बाट “क” वर्गको वित्तीय संस्थाको अनुमति बैंकले प्राप्त गरेको छ ।

१.२ वित्तीय विवरण

बैंकको २०७६ आषाढ मसान्तको वित्तीय विवरण अन्तर्गत बैंकको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण, नगद प्रवाह विवरण, प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू समावेश छन् ।

१.३ प्रमुख कार्यहरू

बैंक

बैंकको प्रमुख कार्य आफ्ना ग्राहकहरूलाई शाखाहरू, रणनीतिक व्यवसायिक इकाईहरू, एक्सटेन्सन काउन्टरहरू, एटिएमहरू तथा एजेन्टहरूको संजाल मार्फत सम्पूर्ण वाणिज्य बैंकिङ्ग कारोवारहरू प्रदान गर्नुका साथै एजेन्सि सेवाहरू, ट्रेड फाइनान्स सेवाहरू, कार्ड सेवाहरू र इ-कमर्स सेवा तथा सुविधाहरू पनि प्रदान गर्नु रहेको छ ।

सहायक कम्पनीको स्वामित्व

सहायक कम्पनी	प्रमुख कार्यहरू	२०७६ आषाढ मसान्त	२०७५ आषाढ मसान्त
सिद्धार्थ क्यापिटल लिमिटेड	मर्चेन्ट बैंकिङ्ग सुविधाहरू जस्तै सार्वजनिक निष्काशनको व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, धितोपत्रहरूको प्रत्याभूति, सामुहिक लगानी कोष योजनाको व्यवस्थापन	५१% स्वामित्व	५१% स्वामित्व

सहायक कम्पनी

सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडले मर्चेन्ट तथा लगानी बैंकिङ्ग सेवाहरू उपलब्ध गराउनुको साथै सार्वजनिक निष्काशनको व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, धितोपत्रहरूको प्रत्याभूति, सामुहिक लगानी कोष योजनाहरूको व्यवस्थापन, केन्द्रीय डिपोजिटरी सेवा (CDS) अन्तर्गतको डिपोजिटरी सहभागी सेवाहरू तथा ग्राहकहरूको धितोपत्रहरूको अभिलेखिकरण र प्रशासनिक कार्यहरू प्रदान गर्दछ ।

२. वित्तीय विवरण तयारीका आधारहरू

२.१ अनुपालन सम्बन्धी उद्घोषण

The Institute of Chartered Accountants of Nepal (ICAN) द्वारा जारी Nepal Financial Reporting Standards (जसलाई यसपछि “NFRS” भनिन्छ) बमोजिम बैंकको वित्तीय विवरण तयार गरिएको छ जस अन्तर्गत वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण, नगद प्रवाह विवरण, लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखानीतिहरू समावेश छन् । यसको साथै वित्तीय विवरण तयार गर्दा कम्पनी ऐन, २०६३ बमोजिमका प्रावधानहरू पनि पालना गरिएको छ ।

२.२ रिपोर्टिङ्ग अवधि तथा वित्तीय विवरणको स्वीकृति

क) रिपोर्टिङ्ग अवधि

बैंकले वित्तीय विवरण नेपाली आर्थिक वर्षको आधारमा तयार गर्दछ । त्यस अनुरूपको अंग्रेजी मितिहरू देहाय बमोजिम छन् :

वित्तीय विवरण	नेपाली मिति	अंग्रेजी मिति
वित्तीय अवस्थाको विवरण	आषाढ ३१, २०७६	जुलाई १६, २०१९
नाफा नोक्सान विवरण	श्रावण १, २०७५ देखि आषाढ ३१, २०७६	जुलाई १७, २०१८ देखि जुलाई १६, २०१९
अन्य विस्तृत आम्दानीको विवरण	श्रावण १, २०७५ देखि आषाढ ३१, २०७६	जुलाई १७, २०१८ देखि जुलाई १६, २०१९
नगद प्रवाह विवरण	आषाढ ३१, २०७६	जुलाई १६, २०१९
इक्विटीमा भएको परिवर्तन	श्रावण १, २०७५ देखि आषाढ ३१, २०७६	जुलाई १७, २०१८ देखि जुलाई १६, २०१९

अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण समेत पुनःवर्गीकरण गरिएको छ ।



ख) वित्तीय विवरणको जिम्मेवारी

कम्पनी ऐन, २०६३ को प्रावधान अनुसार बैंकको वित्तीय विवरणको तयारी तथा प्रस्तुतिको जिम्मेवारी संचालक समितिको रहेको छ ।

ग) संचालक समितिबाट वित्तीय विवरणको स्वीकृति

संलग्न वित्तीय विवरण मिति २०७६ भाद्र ३० गते (तदनुसार १६ सेप्टेम्बर २०१९) मा सम्पन्न बैंकको संचालक समितिको बैठकले साधारण सभा समक्ष अनुमोदनको लागि पेश गर्ने गरी स्वीकृत गरेको छ ।

२.३ वित्तीय विवरण प्रस्तुतिको मुद्रा

बैंकको वित्तीय विवरण नेपाली रुपैयाँ (रु) मा प्रस्तुत गरिएको छ । यस आर्थिक वर्षमा बैंकको कार्यगत तथा प्रस्तुति मुद्रामा परिवर्तन भएको छैन ।

२.४ अनुमान, धारणा र स्वविवेकको प्रयोग

NFRS अनुरूप वित्तीय विवरण तयार गर्दा बैंकको व्यवस्थापनले केही निश्चित निर्णय, अनुमान र धारणाहरू बनाउन आवश्यक हुन्छ जसको असर लेखा नीति तथा रिपोर्ट गरिएको सम्पत्ति, दायित्व, आम्दानी र खर्चमा पर्न जान्छ । यी अनुमानका आधारमा आंकलन गरिएको रकम वास्तविक परिणामभन्दा भिन्न हुनसक्दछ ।

अनुमान तथा धारणाहरूलाई निरन्तर रूपमा समीक्षा गर्ने गरिन्छ । लेखाङ्कन अनुमानमा भएको संशोधनलाई सोही अवधिमा र यदि भविष्यमा असर पर्छ भने सो अवधिमा समेत लेखाङ्कन गरिन्छ ।

अनुमान, अनिश्चितता र स्वविवेकको प्रयोग हुने महत्वपूर्ण क्षेत्रहरू जसको कारण वित्तीय विवरणमा गम्भिर असर पर्दछ, त्यस्ता क्षेत्रहरू निम्न बमोजिम छन् :

२.४.१ निरन्तरता (Going Concern)

बैंकको संचालक समितिले संस्थाको निरन्तर संचालन हुन सक्ने क्षमताको मूल्याङ्कन गर्दा संस्था निरन्तर रूपमा संचालन हुन सक्ने पाएको छ । साथै संचालक समितिले बैंकको निरन्तर रूपमा संचालन हुन सक्ने क्षमतामा ह्रास पुऱ्याउने खालको कुनै घटना वा अवस्था पाएको छैन । तसर्थ बैंकको वित्तीय विवरण निरन्तरतामा आधारित रहेर तयार पारिएको छ ।

२.४.२ वित्तीय उपकरणको फेयर मूल्य (Fair Value)

वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गरिने वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको फेयर मूल्य यदि सक्रिय बजारबाट प्राप्त हुन्छ भने उक्त मूल्य त्यस्तो बजार मार्फत प्राप्त गरिन्छ । यदि उक्त मूल्य उपलब्ध नभएको खण्डमा अनुमान तथा स्वविवेकको प्रयोग गरी फेयर मूल्यको आंकलन गरिन्छ । वित्तीय उपकरणहरूको मूल्याङ्कन सम्बन्धि विस्तृत रूपमा बुँदा ३.४ मा उल्लेख गरिएको छ ।

२.४.३ वित्तीय सम्पत्तिको हानि नोक्सानी - कर्जा तथा सापट

नाफा नोक्सान विवरणमा हानि नोक्सानी लेखाङ्कनको आंकलन गर्नको लागि बैंकले प्रत्येक वित्तीय अवस्थाको विवरणको मितिमा व्यक्तिगत रूपमा महत्वपूर्ण ऋण तथा सापटको समीक्षा गर्ने गर्दछ । विशेषतः हानि नोक्सानी निर्धारण गर्दा भविष्यमा प्रवाह हुने नगदको रकम र समयको अनुमान गर्न व्यवस्थापनको स्वविवेक आवश्यक पर्दछ ।

यी अनुमानहरू थुप्रै कारक तत्वहरूमा आधारित हुन्छन् र वास्तविक परिणाम भन्दा फरक हुन सक्दछ जसको कारण भविष्यमा हुने हानि नोक्सानीमा परिवर्तन हुन सक्दछ ।

व्यक्तिगत रूपमा आंकलन गरिएका तर हानि नभएका महत्वपूर्ण ऋण तथा सापटहरू र व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका कर्जा तथा सापटहरूलाई समान प्रकृतिका जोखिम भएका सम्पत्तिको समूहका आधारमा सामूहिक रूपमा संभावित हानि आंकलन गरिन्छ । कुनै वस्तुगत प्रमाण भएको तर असर प्रष्ट नभएका नोक्सानी घटनाहरूको कारण जोखिम व्यवस्था निर्धारण गर्न सामूहिक रूपमा आंकलन गरिन्छ । सामूहिक रूपमा आंकलन गर्दा भाखा नाघेको अवधि, कर्जा गुणस्तर, पोर्टफोलियोको आकार तथा वर्तमान आर्थिक परिस्थिति जस्ता कर्जा सम्बन्धि तथ्यांकहरूलाई ध्यानमा राखिन्छ ।

२.४.४ अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी

बैंकले अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएका ऋणपत्रहरूको हानि सम्बन्धी आंकलन गर्न प्रत्येक रिपोर्टिङ्ग मितिमा समीक्षा गर्ने गर्दछ । अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएका ऋणपत्रहरूमा हानि भएको भनी वस्तुगत प्रमाणहरू अन्तर्गत निष्काशनकर्ताको आर्थिक कठिनाई, सम्झौताको शर्तहरू पुरा नभएको जस्तै सांवा र व्याज भुक्तानीमा ढिलाई वा नतिरेको, आदि पर्दछ । यदि खरिद मूल्यभन्दा फेयर मूल्य धेरै वा दिर्घकालिन समयसम्म कम भएमा बैंकले अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएका इक्विटी उपकरणहरूमा पनि नोक्सानी व्यवस्था गर्दछ । धेरै वा दिर्घकालिन समय निर्धारण गर्न स्वविवेकको आवश्यकता पर्दछ ।



२.४.५ आयकर

बैंक आयकरको दायरामा पर्दछ र चालु, स्थगन र अन्य करहरूको कूल व्यवस्था निर्धारण गर्नको निम्ति बैंकलाई लागु हुने करका नियमहरूको व्याख्याको कारण सृजित अनिश्चितताले वित्तीय विवरण तयार गर्दाको समयमा स्वविवेकको आवश्यकता पर्दछ ।

भविष्यमा करयोग्य आय सृजित हुने सम्भावना मानी उक्त करयोग्य आयमा समायोजन गर्न सकिनेसम्म कर नोक्सानीको आधारमा स्थगन कर सम्पत्ति लेखाङ्कन गरिएको छ । स्थगन कर सम्पत्तिको लेखाङ्कन गर्न स्वविवेकको आवश्यकता पर्दछ जुन भविष्यमा हुने करयोग्य नाफा, संभावित समय र भविष्यको कर योजनामा आधारित हुन्छ ।

२.४.६ परिभाषित लाभ योजना

परिभाषित लाभ योजना दायित्वको परल मूल्य तथा दायित्वको वर्तमान मूल्यहरू विमाकिक मूल्याङ्कनद्वारा निर्धारित गरिन्छ ।

विमाकिक मूल्याङ्कनको अनुमान गर्दा डिस्काउन्ट रेट, भविष्यमा तलवमा हुने वृद्धि, मृत्युदर र भविष्यमा हुने सम्भावित पेन्सन वृद्धिलाई आधार मानेर गरिन्छ । यो योजना दीर्घकालिन प्रकृतिको भएकोले यस्ता अनुमानहरूमा अनिश्चितता रहन्छ । सबै अनुमानहरूको रिपोर्टिङ्ग मितिमा समीक्षा गर्ने गरिन्छ ।

समान अवधि भएको सरकारी ऋणपत्रको औसत व्याजदरलाई आधार मानेर व्यवस्थापनले उपयुक्त डिस्काउन्ट रेटको निर्धारण गर्दछ । मृत्युदर सार्वजनिक रूपमा उपलब्ध हुने मृत्युदरको तालिकाको आधारमा निश्चित गरिन्छ । भविष्यमा हुने तलव वृद्धि र पेन्सन वृद्धि दरहरू भविष्यमा वृद्धि हुने अपेक्षित तलव दरको आधारमा निर्धारण गरिन्छ ।

२.४.७ सम्पत्ति, प्लान्ट तथा उपकरणको फेयर मूल्य

बैंकको जग्गा तथा भवन परल मूल्यमा देखाइएको छ । सम्पत्ति, प्लान्ट तथा उपकरणलाई फेयर मूल्यमा नदेखाइएको कारण रिपोर्टिङ्ग मितिमा पुनःमूल्याङ्कन गरिएको छैन ।

२.४.८ सम्पत्ति, प्लान्ट तथा उपकरण (PPE) को उपयोगी समयावधि

बैंकले सम्पत्ति, प्लान्ट तथा उपकरणहरूलाई परल मूल्यको आधारमा लेखाङ्कन गर्दछ । बैंकले सम्पत्ति, प्लान्ट तथा उपकरणहरूको शेष मूल्य (residual value), उपयोगी समयावधि र ह्यासकट्टीको तरिका प्रत्येक रिपोर्टिङ्ग मितिमा समीक्षा गर्दछ । यस्ता मूल्य, दर र ह्यासकट्टीको तरिका व्यवस्थापनको अनुमानमा आधारित हुन्छन् जसकारण यसमा अनिश्चितता रहन्छ ।

२.४.९ प्रतिवद्धता तथा संभावित दायित्व

बैंकले सबै किसिमका जोखिमहरू ध्यानमा राखी ज्ञात भएका दायित्वहरूको रकम निर्धारण गर्दछ । बैंकले आफ्नो विगतको घटना क्रमको फलस्वरूप वर्तमानमा कुनै दायित्व सिर्जना हुने भएमा, आर्थिक लाभ हुने स्रोत बाहिरिने सम्भावना रहेको तथा दायित्व मापन गर्न सकिने पर्याप्त विश्वसनीय आधार भएको अवस्थामा बैंकले सम्भावित दायित्व व्यवस्था सिर्जना गर्ने गरेको छ । तसर्थ संभावित दायित्वहरूलाई वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गरिदैन । तर यी संभावित दायित्वहरू न्युन नभएसम्म लेखा सम्बन्धि टिप्पणीमा प्रस्तुत गरिन्छ ।

२.४.१० लगानी सम्पत्तिको वर्गिकरण

कुनै सम्पत्ति लगानी सम्पत्तिको रूपमा वर्गिकरण गर्न योग्य भए वा नभएको निर्धारण गर्नको लागि व्यवस्थापनको स्वविवेक आवश्यक पर्दछ । बैंकले यी स्वविवेकको एकनास रूपले प्रयोग गर्न मापदण्डहरूको विकास गरेको छ । कुनै सम्पत्ति जुन भाडा वापत कमाउन वा पूँजीको मूल्यवृद्धिको लागि राखिएको छ वा दुवै उद्देश्यको लागि धारण गरिएको छ र त्यो सम्पत्तिले बैंकको अन्य सम्पत्तिहरू भन्दा स्वतन्त्र रूपमा नगद प्रवाह उत्पन्न गर्न सक्दछ भने त्यो सम्पत्तिलाई लगानी सम्पत्तिको रूपमा वर्गिकरण गरिन्छ । त्यसैगरी कुनै सम्पत्ति जुन संचालनका लागि वा सेवा प्रदान गर्नका लागि वा प्रशासनिक उद्देश्यका लागि प्रयोग गरिन्छ र त्यो सम्पत्तिले एकल रूपमा प्रत्यक्ष नगद प्रवाहहरू उत्पन्न गर्न सक्दैन भने त्यस्ता सम्पत्तिलाई सम्पत्ति, प्लान्ट तथा उपकरणको रूपमा वर्गिकरण गरिन्छ । बैंकले वार्षिक रूपमा आफ्ना सम्पत्तिहरूको वर्तमान उपयोगलाई ध्यानमा राखि सम्पत्तिको वर्गिकरण गर्दछ ।

२.५ लेखाङ्कन नीतिमा परिवर्तन

अन्यथा उल्लेख नभएसम्म अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण तयार गर्दा प्रयोग भएका लेखाङ्कन नीतिहरूमा कुनै बदलाव गरिएको छैन ।

२.६ जारी भई लागू नभएका मापदण्डहरू

IASB द्वारा जारी मापदण्डहरूमा संशोधन गरिएको छ र नयाँ मापदण्डहरू IFRS को निम्ति सूचित गरिएका छन् । तर संशोधित तथा नयाँ मापदण्डहरू नेपाल लेखामान बोर्ड (ASB Nepal) ले सम्बोधन गरे पश्चात् मात्र लागू हुनेछन् । मापदण्डहरू जारी गरिएको तर वित्तीय विवरणहरू जारी गर्ने मितिसम्म अझ प्रभावकारी नभएको मापदण्डहरू देहाय बमोजिम छन् । बैंकले यी मापदण्डहरू ASB Nepal ले सम्बोधन गरे पश्चात् पालना गर्नेछ ।



क) IFRS 9 - वित्तीय उपकरण

IFRS 9 ले समयमै expected credit loss को आधारमा हानिको आंकलन गर्न सुझाव गर्दछ र वित्तीय उपकरणहरूको सुरुवात देखि नै expected credit loss को लेखाङ्कन गर्नु पर्दछ । यसले लेखाङ्कन विधि र जोखिम व्यवस्थापन गतिविधिलाई समेटि अनुमानित नोकसानी लेखाङ्कन गर्ने threshold कम गर्दछ ।

IFRS 9, १ जनवरी २०१८ बाट प्रभावकारी भएको छ र यस मापदण्डले बैंकको वित्तीय सम्पत्तिको अनुमानित नोकसानी मापनमा असर पार्दछ ।

ख) IFRS 15 - ग्राहकहरूसँग गरिएको करारबाट हुने आम्दानी

IFRS 15 ले IAS 18 – Revenue र IAS 11 – Construction Contracts लाई प्रतिस्थापन गरेको छ । वित्तीय उपकरणहरू, लिज र वीमा सम्झौताहरू यसको दायरा भन्दा बाहिर छन् र यसले बैंकमा ठूलो असर नपार्ने अपेक्षा गरिएको छ । १ जनवरी २०१८ देखि वा सो पछि शुरू हुने आर्थिक वर्षहरूको लागि IFRS 15 प्रभावकारी भएको छ ।

ग) IFRS 16 -पट्टा (लिज)

IASB ले IFRS 16 (पट्टा-लिज) जारी गरी IAS 17 (पट्टा-लिज) हटाएको छ । IFRS 16 बमोजिम lessee ले सम्पत्ति प्रयोग गर्ने अधिकारको पहिचान र पट्टा सम्झौता अनुसार सृजित भविष्यका भुक्तानीहरूको दायित्वको पहिचान गर्नुपर्दछ । Lessor को लागि आवश्यक लेखाङ्कन IAS 17 को वर्तमान विधि बमोजिम नै कायम छ । १ जनवरी २०१९ देखि वा सो पछि शुरू हुने आर्थिक वर्षहरूको लागि IFRS 16 प्रभावकारी भएको छ ।

२.७ नअपनाएका नयाँ मापदण्ड र व्याख्याहरू

नेपाल लेखामान बोर्डले सेप्टेम्बर २०१३ पश्चात् नेपाल प्रतिवेदनमानको नयाँ संस्करण जारी गरेको छैन । सन् २०१२ पश्चात् अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमानहरूमा विभिन्न संशोधनहरू ल्याईएकोमा उक्त संशोधनहरू NFRS को रूपमा जारी भई बाध्यकारी नभएको हुँदा बैंकले ती संशोधनहरू अङ्गीकार गरेको छैन ।

२.८ Discounting

दायित्वको चुक्ता र सम्पत्तिको प्राप्ति एक वर्ष भन्दा बढी समय पछि मात्र हुने भएमा र ती दायित्व तथा सम्पत्तिहरूको असर material भएमा बैंकले त्यस्ता सम्पत्ति र दायित्वलाई discounting गर्ने गर्दछ । Discount दर निर्धारण गर्नको लागि बैंकले विभिन्न आन्तरिक तथा बाह्य तत्वहरूको विश्लेषण गर्दछ ।

शेयर/ऋणपत्र जारी रकमको १ प्रतिशतसम्म immaterial मानी शेयर/ऋणपत्र जारी खर्च लेखाङ्कन गर्ने बैंकको नीती रहेको छ । त्यसैले शेयर/ऋणपत्रको फेयर मूल्य गणना गदा शेयर/ऋणपत्र जारी खर्चलाई समावेश गरिएको छैन ।

समान अवधि भएको सरकारी ऋणपत्रको औसत आम्दानीलाई डिस्काउन्ट रेट मानी कर्मचारी लाभ निर्धारण गरिन्छ ।



३. प्रमुख लेखा नीतिहरू

वित्तीय विवरण तयार गर्दा आधार मानिएका सर्वमान्य लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा उल्लेख गरिएकोमा वाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएका छन् ।

३.१ मापनका आधार

तल उल्लेख गरिएका material items मा वाहेक बैंकको वित्तीय विवरण ऐतिहासिक परल मूल्यको आधारमा तयार गरिएको छ ।

- अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति ।
- परिभाषित लाभ दायित्वको वर्तमान मूल्यबाट योजना सम्पत्ति (Plan Asset) को फेयर मूल्य घटाएर परिभाषित लाभ दायित्वलाई मापन गरिएको ।
- परिषोधित लागत (amortized cost) मा मापन गरेको वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वलाई करिबी प्रभावकारी व्याज दरको आधारमा मापन गरिएको ।

३.२ वित्तीय विवरण एकीकृत गर्ने आधार

क) व्यवसाय combination र ख्याति (Goodwill)

व्यवसाय combination र ख्यातिलाई नियन्त्रण प्राप्त हुँदाको समयमा NFRS 3 बमोजिम “Acquisition Method” अनुसार लेखाङ्कन गरिएको छ । उक्त Acquisition Method को लागि :

- नियन्त्रण प्राप्त गर्नेको पहिचान हुनु पर्छ ।
- नियन्त्रण प्राप्तिको मिति तय भएको हुनु पर्छ ।
- सम्पत्ति, दायित्व तथा Non-Controlling Interest को मापन हुनु पर्छ ।
- नियन्त्रण प्राप्त गर्दा को ख्याति वा Bargain Purchase बाट हुने लाभको मापन हुनु पर्छ ।

उक्त व्यवसाय combination र ख्यातिको Acquisition Method अनुसारको लेखाङ्कनमा Goodwill को रकम Negative आएमा सो रकमलाई NFRS 3 बमोजिम व्यापार प्राप्त गर्दाको लाभको रूपमा नाफा नोक्सान विवरणमा आम्दानी जनाउने गरिन्छ । NFRS 3 को उक्त प्रावधानहरू बैंकले पहिलो पटक NFRS बमोजिमको वित्तीय विवरण बनाएको मिति पश्चात्का व्यवसाय प्राप्त गर्दा मात्र लागु हुने हुँदा बैंकले प्रस्तुत वित्तीय विवरणहरू बनाउनु भन्दा पहिले गरिएका कुनै पनि व्यवसाय प्राप्तिका कारोबारहरूमा भएका कुनै पनि ख्याति वा प्राप्त गर्दाको लाभलाई मापन तथा लेखाङ्कन गरेको छैन ।

ख) गैर नियन्त्रित स्वार्थ (Non controlling interest)

एकिकृत वित्तीय अवस्थाको विवरणमा गैर नियन्त्रित स्वार्थलाई इक्विटी भित्र तर बैंकको शेयरधनीहरूको इक्विटीबाट छुट्टै प्रस्तुत गरिन्छ । नाफा नोक्सान र अन्य विस्तृत आम्दानीका प्रत्येक रकमहरूलाई बैंकको शेयरधनीहरू र गैर नियन्त्रित स्वार्थमा विभाजन गरिन्छ । सिद्धार्थ बैंक र गैर नियन्त्रित स्वार्थको अनुपात वर्तमान स्वामित्वको आधारमा निर्धारित गरिन्छ ।

गैर नियन्त्रित स्वार्थमा नकारात्मक मौज्दात भए तापनि एकिकृत वित्तीय विवरण तयार गर्दा कूल विस्तृत आम्दानीलाई बैंकको शेयरधनीहरू र गैर नियन्त्रित स्वार्थमा विभाजन गरिन्छ ।

ग) सहायक कम्पनीमा भएको लगानी

बैंकले नियन्त्रण गर्ने संस्थाहरू सहायक कम्पनी अन्तर्गत पर्दछ । यदि बैंकले कुनै संस्थाको मुनाफालाई प्रभाव पार्न सक्ने निर्णयहरूमा नियन्त्रण राख्दछ भने त्यस संस्थालाई बैंकले सहायक कम्पनी मान्दछ । बैंकले हरेक आर्थिक वर्षको अन्त्यमा आफ्नो सहायक कम्पनीमा आफ्नो नियन्त्रण अधिकारका वस्तुगत तथ्यहरूलाई समीक्षा गर्ने गर्दछ ।

सहायक कम्पनीहरूको वित्तीय विवरणलाई एकिकृत त्यस मितिबाट गरिन्छ जव सो संस्थाको नियन्त्रण बैंकको हकमा स्थानान्तरण गरिन्छ । त्यस पश्चात् नियन्त्रण रहुन्जेलसम्मको आर्थिक वर्षहरूको वित्तीय विवरणमा सहायक कम्पनीहरूको एकिकरण गरिन्छ । बैंकका सहायक कम्पनीहरूको वित्तीय विवरणहरू बैंकको नीतिहरूलाई समान रूपमा प्रयोग गरि बैंकको रिपोर्टिङ अवधिका अनुसार नै तयार गरिन्छ । शुरुवाती मापन पछि बैंकले गरेको सहायक कम्पनीमा लगानीलाई परल मूल्यमा लेखाङ्कन गर्दछ ।

बैंकको सहायक कम्पनी (सिद्धार्थ क्यापिटल लिमिटेड) नेपालमा स्थापना भएको छ ।

घ) सहायक कम्पनीमा भएको नियन्त्रण गुमाउनु

सहायक कम्पनीमा भएको नियन्त्रण गुमाए पछि बैंकले सहायक कम्पनीसँग सम्बन्धित सम्पत्ति तथा दायित्वहरूलाई एकिकृत वित्तीय विवरणमा समावेश गर्दैन । तथापि बैंकले त्यस्ता सहायक कम्पनीमा गरेको लगानी यथावत राखेमा त्यसलाई नियन्त्रण गुमाएको मितिमा फेयर मूल्यमा मापन



गरिन्छ । फेयर मूल्यमा मापन गर्दा उपयुक्त NFRS बमोजिम वित्तीय सम्पत्तिको शुरुवाती लेखाङ्कन गर्दाको फेयर मूल्यलाई लिइन्छ । नियन्त्रित स्वार्थ गुमाएको खण्डमा भएको नाफा वा घाटालाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ड.) विशेष उद्देश्य संस्था (SPE)

केही विशेष उद्देश्यको निम्ति स्थापित भएको संस्था जुन ट्रस्ट, साभेदारी वा दर्ता नभएको संस्थाको रूपमा स्थापना गरिएको हुन्छ, त्यस्ता संस्थाहरूलाई विशेष उद्देश्य संस्था भनिन्छ । यसको उदाहरणमा पट्टा, वित्तीय सम्पत्तिको सुरक्षण, अनुसन्धान तथा विकास कृयाकलापहरूको लागि स्थापित संस्थाहरू पर्दछन् । NFRS 10 (एकिकृत वित्तीय विवरण) विशेष उद्देश्य संस्थाको लेखाङ्कन निम्ति लागु हुन्छ । SPE लाई कानुनी रूपमा गठन गर्दा यस्ता प्रकारका कानुनी प्रावधानहरू सिर्जना गरिएका हुन्छन् जसको कारणले गर्दा त्यस्ता SPE हरूको व्यवस्थापन समूहको संचालन सम्बन्धि निर्णय गर्ने अधिकार कडा वा स्थायी रूपमा सीमित गरिएको हुन्छ ।

आ. व. २०७५/७६ मा बैकसँग त्यस्ता कुनै पनि विशेष उद्देश्य संस्था छैन ।

च) एकिकरण गर्ने वेला कारोवारहरूको रद्दीकरण

एकिकृत वित्तीय विवरण तयार गर्दा अन्तर समूह सम्पत्ति तथा दायित्व, आम्दानी तथा खर्च, इक्विटी र inventory तथा स्थिर सम्पत्तिहरूलाई अन्तर समूहमा बेचविखन गर्दा भएको नाफा तथा नोक्सानलाई रद्द गरिएको छ ।

३.३ नगद तथा नगद समान

नगद तथा नगद समान अन्तर्गत नगद मौज्जात, बैकमा रहेको मौज्जात तथा माग तथा अल्प सुचनामा प्राप्त हुने रकम पर्दछ । यस्ता नगद तथा नगद समानहरूको फेयर मूल्यमा हुने परिवर्तनको जोखिम एकदमै कम हुन्छन् र बैकले यी सम्पत्तिहरूको प्रयोग अल्पकालिन प्रतिवद्धता पुरा गर्न गर्दछ ।

नगद तथा नगद समानको विवरण वित्तीय विवरणको नोट ४.१ मा उल्लेख गरिएको छ ।

३.४ वित्तीय सम्पत्ति तथा वित्तीय दायित्व

प्रारम्भिक पहिचान

क) पहिचानको मिति

कुनै करार वा सम्झौता अन्तर्गत सृजित वित्तीय सम्पत्ति वा दायित्वको पहिचान सो करार वा सम्झौता भएकै मितिमा गरिन्छ । नियमित रूपमा खरिद बिक्री भई रहने वित्तीय सम्पत्तिको पहिचान उक्त खरिद बिक्री भएको मितिमा गरिएको छ ।

ख) वित्तीय उपकरणको पहिचान तथा शुरुवाती मापन

वित्तीय उपकरणहरूको शुरुवाति पहिचानमा वर्गीकरण गर्दा त्यसको उद्देश्य, प्रकृति र acquire गर्दाको व्यवस्थापनको सोचमा भर पर्दछ । सबै वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वहरू सृजना हुँदाकै समयमा उक्त सम्पत्ति तथा दायित्वको बजार मूल्यलाई सो उपकरण जारी गर्दा वा प्राप्त गर्दा लागेको खर्चलाई समायोजन गरी आएको मूल्यमा मापन गरिएको छ । नाफा नोक्सान विवरण मार्फत फेयर मूल्यमा मापन गरिएका वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको सम्बन्धमा हुने कारोवार खर्चलाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।

वित्तीय उपकरणहरूको वर्गीकरण तथा पछिको (Subsequent) मापन

३.४.१ वित्तीय सम्पत्तिको वर्गीकरण तथा पछिको (Subsequent) मापन

वित्तीय सम्पत्तिलाई शुरुमा निम्न बमोजिम कुनै एक वर्गमा वर्गिकृत गरिन्छ :

१) नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति

- व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्ति
- नाफा नोक्सान विवरण मार्फत फेयर मूल्य (FVTPL) मा निर्दिष्ट वित्तीय सम्पत्ति

२) परिषोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति

३) अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति

वित्तीय सम्पत्तिको Subsequent मापन वर्गीकरणमा आधारित हुन्छ ।

१) नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति

यदि वित्तीय सम्पत्ति व्यापारिक प्रयोजनको लागि धारण गरेको वा FVTPL मा निर्दिष्ट गरिएको भए त्यस्ता सम्पत्ति नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यको आधारमा वर्गीकरण गरिएको हुन्छ ।

क) व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्ति

यदि वित्तीय सम्पत्तिलाई निकट भविष्यमा विक्री अथवा पुनः खरिदको निम्ति प्राप्त गरिएको हुन्छ भने त्यस्ता सम्पत्तिलाई व्यापारिक प्रयोजनको लागि



धारण गरेको भनेर वर्गीकरण गरिन्छ । यसलाई पोर्टफोलियोको भागको रूपमा राखि अल्पकालिन नाफाको लागि एकसाथ व्यवस्थापन गरिन्छ । यो वर्गमा डेरिभेटिभ वित्तीय उपकरणहरू पनि सामेल गरिएको छ जुन हेजिङ्ग उपकरणको लागि निर्दिष्ट गरिएको छैन ।

व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्तिलाई वित्तीय विवरणमा फेयर मूल्यको आधारमा लेखाङ्कन गरिन्छ । फेयर मूल्यको परिवर्तनलाई खुद व्यापारिक आम्दानीमा लेखाङ्कन गरिन्छ । लाभांश आम्दानीलाई यदि भुक्तानी पाउने अधिकार स्थापित हुन्छ भने खुद व्यापारिक आम्दानीमा देखाइन्छ ।

डेरिभेटिभ उपकरण वाहेकका व्यापारिक प्रयोजनको लागि धारण गरेको सम्पत्ति पोर्टफोलियोको बैंकले निकट भविष्यमा विक्रि गर्ने मनसाय अर्भै सहि छ वा छैन भनी समीक्षा गर्दछ । बजार सक्रिय नरहेका कारण यदि बैंकले वित्तीय सम्पत्तिको व्यापार गर्न नसके तथा बैंकले भविष्यमा बेच्ने अपेक्षा परिवर्तन गरेमा बैंकले वित्तीय सम्पत्तिलाई पुनः वर्गीकरण गर्न सक्दछ । सरकारी धितोपत्र र इक्विटी उपकरणहरू जसको प्रमुख उद्देश्य निकट समयभित्र बेच्नु अथवा पुनः खरिद गर्नु रहेको छ, ती सम्पत्तिहरू यस वर्गमा पर्दछन् ।

ख) FVTPL मा निर्दिष्ट वित्तीय सम्पत्ति

बैंकले वित्तीय सम्पत्तिलाई FVTPL मा निम्न अवस्थामा निर्दिष्ट गर्दछ :

- निर्दिष्ट गर्दा मापन वा पहिचानमा पूर्ण वा उल्लेखनिय रूपमा अस्थिरता घटाउँछ जुन अन्य तरिकाबाट सम्पत्ति मापन गर्दा उत्पन्न हुन्छ ।
- त्यस्ता सम्पत्तिहरू जुन वित्तीय सम्पत्ति, वित्तीय दायित्व अथवा दुवैको अंग हुन् र सोको व्यवस्थापन तथा मूल्याङ्कन फेयर मूल्यको आधारमा जोखिम व्यवस्थापन दस्तावेज वा लगानी रणनीति अनुरूप गरिन्छ ।
- त्यस्ता सम्पत्ति जसमा एक वा एक भन्दा वढी भदभममभम मभचष्वबतष्वभक समावेश गरिएको हुन्छ र त्यसले महत्वपूर्ण तरिकाले सम्भौतामा हुन सक्ने नगद प्रवाहलाई परिवर्तन गर्दछ ।

वित्तीय सम्पत्ति जसलाई FVTPL मा निर्दिष्ट गरिन्छ त्यसलाई वित्तीय अवस्थाको विवरणमा फेयर मूल्यमा लेखाङ्कन गरिन्छ । कुनै पनि प्रकारको फेयर मूल्यमा परिवर्तन भएमा सोलाई नाफा नोक्सानको विवरण मा FVTPL मा निर्दिष्ट वित्तीय उपकरणहरूको खुद नाफा वा नोक्सान अन्तर्गत लेखाङ्कन गरिन्छ । पाकेको व्याजलाई प्रभावकारी व्याज दर अनुसार व्याज आम्दानीमा लेखाङ्कन गरिन्छ । त्यसै गरि लाभांश पाउनु पर्ने अधिकार स्थापित भएपछि अन्य संचालन आम्दानीमा लेखाङ्कन गरिन्छ ।

बैंकले कुनै पनि वित्तीय सम्पत्तिहरूलाई शुरुवाती लेखाङ्कन गर्दा FVTPL मा निर्दिष्ट गरेको छैन ।

२) परिषोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति

परिषोधित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्ति गैर डेरिभेटिभ वित्तीय सम्पत्ति हो जसको निश्चित वा निर्धारित भुक्तानी रकम र निश्चित भुक्तानी समय हुन्छ र बैंकले परिपक्वतासम्म धारण गर्ने क्षमता र मनसाय राखेको हुन्छ । शुरुवाती मापन पश्चात् परिषोधित लागतमा लेखाङ्कन गरिएका वित्तीय सम्पत्तिलाई प्रभावकारी व्याजदरको प्रयोगबाट परिषोधित मूल्यमा हानि नोक्सानी घटाई मापन गरिन्छ । परिषोधनलाई व्याज आम्दानी शिर्षकमा नाफा नोक्सान विवरणमा देखाइन्छ र लगानीमा हुन सक्ने कुनै प्रकारको हानि नोक्सानीलाई पनि नाफा नोक्सान विवरणमा देखाइन्छ । बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएका सामुहिक लगानी कोषहरूमा बैंकले गरेको बीज लगानी (seed capital) लाई यस वर्गमा वर्गीकरण गरिएको छ । सो लगानी Mutual Fund Regulations, 2067 बमोजिम अनिवार्य भएको र सामुहिक लगानी कोषको परिपक्वतासम्म अनिवार्य धारण गर्न पर्ने भएकोले सो लगानीहरूलाई परिषोधित लागतमा लेखाङ्कन गरिएको छ ।

कर्जा तथा सापट

कर्जा तथा सापट अन्तर्गत निम्न उल्लेखित वाहेकका सकृय बजारमा सूचिकृत नभएका गैर डेरिभेटिभ वित्तीय सम्पत्ति समेत पर्दछन् जसको भुक्तानी निश्चित वा निर्धारित हुन्छन् :

- बैंकले निकट समयवाधिमा वा तुरुन्त बेच्ने मनसाय राखेको र बैंकले शुरुवाती पहिचान गर्दा खरीपि मा निर्दिष्ट गरेको
- बैंकले शुरुवाती पहिचान गर्दा अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरेको
- कर्जा बिग्रेको अवस्थामा वाहेक बैंकले contractual नगदी प्रवाह मार्फत शुरुवाति लगानी उल्लेखनीय मात्रामा उठाउन नसक्ने

कर्जा तथा सापटमा ग्राहकलाई दिएको कर्जा र बैंक तथा वित्तीय सस्थाहरूलाई दिएको कर्जा पर्दछन् । शुरुवाति मापन पछि कर्जा तथा सापटलाई तत्पश्चात् प्रभावकारी व्याज दर (EIR) को करिबी दर प्रयोग गरि परिषोधित मूल्यमा हानि घटाएर मापन गरिन्छ । परिषोधनलाई नाफा नोक्सान विवरणमा व्याज आम्दानीमा देखाइन्छ । हानि नोक्सानीबाट भएको घाटालाई नाफा नोक्सानको विवरणमा कर्जाको जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी अन्तर्गत लेखाङ्कन गरिन्छ ।

३) अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति

अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूमा इक्विटी र debt उपकरणहरू पर्दछन् । जुन इक्विटी लगानी “व्यापारिक प्रयोजनको निम्ति धारण” र “FVTPL मा निर्दिष्ट” अन्तर्गत समावेश भएका हुँदैनन्, त्यस्ता इक्विटी लगानीहरूलाई अन्य विस्तृत आम्दानीमार्फत fair खर्गिभ मा वर्गीकरण गरिन्छ । Debt उपकरणहरू जुन परिपक्वता मितिसम्म धारण गर्ने वा भविष्यमा बेचेर लाभ कमाउने



उद्देश्यले खरिद गरिएका हुन्छन्, त्यस्ता Debt उपकरणहरूलाई अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिन्छ ।

प्रारम्भिक मापनपछि अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूलाई फेयर मूल्यमा मापन गरिन्छ । प्राप्त नभएको नाफा र नोक्सानलाई प्रत्यक्ष रूपमा अन्य विस्तृत आय/खर्च मार्फत 'फेयर मूल्य कोष' शिर्षकमा इक्विटीमा लेखाङ्कन गरिन्छ । यदि बैंकले सोही सेक्युरिटीमा एक भन्दा बढी लगानी धारण गर्छ भने सो को विक्रि गर्दा त्यसलाई First in First out आधारमा विक्रि गरिएको मानिन्छ । अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूबाट आर्जित व्याजलाई EIR प्रयोग गरी व्याज आय भनेर लेखाङ्कन गरिन्छ । लाभांश आम्दानीलाई जब भुक्तानी लिनुपर्ने अधिकारको सिर्जना हुन्छ तब नाफा नोक्सान विवरणमा अन्य संचालन आम्दानी अन्तर्गत देखाइन्छ । त्यस्ता लगानीको हानिबाट सिर्जना भएको घाटालाई फेयर मूल्य कोषबाट हटाई नाफा नोक्सान विवरणमा कर्जाको जोखिम व्यवस्था/ (फिर्ता) तथा अन्य नोक्सानी भनेर देखाइन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूमा यदि विदेशी मुद्रामा देखाइएको मौद्रिक सेक्युरिटीज भए ती सम्पत्तिहरूको परिषोधित मूल्यमा भएको परिवर्तन वा किताबी मूल्यमा हुने अन्य परिवर्तनले गर्दा विनिमय भिन्नता आएको खण्डमा अन्य विस्तृत आम्दानीमा देखाइन्छ ।

सामान्यतय वित्तीय उपकरणको शुरुवातको फेयर मूल्य भनेको कारोबार मूल्य (consideration दिँदा वा लिँदाको फेयर मूल्य) हुन्छ । केहि विशेष परिस्थितिमा भने समान उपकरणको वर्तमान बजारको कारोवार मूल्यको आधारमा फेयर मूल्यको मापन गरिन्छ वा अन्य मूल्याङ्कन प्रविधि जस्तै व्याजदर yield, Option को अस्थिरता र विनिमय दर अनुसार मापन गरिन्छ । कारोवार मूल्य र फेयर मूल्यको भिन्नतालाई बैंकले व्यापारिक आम्दानी वा नोक्सान भनेर वित्तीय उपकरणको शुरुवातमा लेखाङ्कन गर्दछ ।

Unobservable बजारको तथ्याङ्कले वित्तीय उपकरणको मूल्याङ्कनमा महत्वपूर्ण प्रभाव पार्छ भने मूल्याङ्कन मोडलले देखाएको फेयर मूल्य र कारोवार मूल्य बीचको सम्पूर्ण शुरुवाती भिन्नतालाई नाफा नोक्सान विवरणमा तुरुन्त लेखाङ्कन गरिदैन । यस भिन्नतालाई कारोबारको आयुसम्म वा उपयुक्त आधारहरू जस्तै inputs हरू observable भएपछि, कारोवार समाप्त वा बन्द भएपछि वा बैंक अफसेटिङ्ग कारोवारमा प्रवेश गरेपछि लेखाङ्कन गरिन्छ ।

३.४.२ वित्तीय दायित्वको वर्गीकरण तथा पछिको मापन

शुरुवातमा नै बैंकले वित्तीय दायित्वको वर्गीकरण गर्दछ । सोही रूपमा वित्तीय दायित्वहरूलाई निम्न वमोजिम विभाजन गरिएको छ :

१) नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्व

क) व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व

ख) FVTPL मा निर्दिष्ट वित्तीय दायित्व

२) परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय दायित्व

१) नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्व

नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व अन्तर्गत व्यापारिक प्रयोजनको लागि धारण गरिएका वित्तीय दायित्व र FVTPL मा निर्दिष्ट वित्तीय दायित्व पर्दछन् । शुरुवाति पहिचान पश्चात् नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्वमा कुनै प्रकारको परिवर्तन भएमा नाफा नोक्सान विवरणमा देखाइन्छ ।

क) व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व

यदि वित्तीय दायित्वलाई निकट भविष्यमा विक्रि अथवा पुनः खरिदको निम्ति प्राप्त गरिएको छ भने त्यसलाई व्यापारिक प्रयोजनको लागि धारण गरेको भनेर वर्गीकरण गरिन्छ । यसलाई पोर्टफोलियोको भागको रूपमा राखि अल्पकालिन नाफाको लागि एकसाथ व्यवस्थापन गरिन्छ । यो वर्गमा डेरिभेटिभ वित्तीय उपकरणहरू पनि सामेल गरिएको छ जुन हेजिङ्ग उपकरणको लागि निर्दिष्ट गरिएको छैन ।

ख) FVTPL मा निर्दिष्ट वित्तीय दायित्व

बैंकले वित्तीय दायित्वलाई FVTPL मा निम्न परिस्थितिहरूमा प्रस्तुत गर्दछ :

- निर्दिष्ट गर्नाले मापन वा पहिचानमा पूर्ण वा उल्लेखनिय रूपमा अस्थिरता घटाउँछ जुन अन्य तरिकाबाट दायित्व मापन गर्दा उत्पन्न हुन्छ ।
- त्यस्ता दायित्वहरू जुन वित्तीय सम्पत्ति, वित्तीय दायित्व अथवा दुवैको अंग हुन् र सोको व्यवस्थापन तथा मूल्याङ्कन फेयर मूल्यको आधारमा जोखिम व्यवस्थापन दस्तावेज वा लगानी रणनीति अनुरूप गरिन्छ ।
- त्यस्ता दायित्वहरू जसमा एक वा एक भन्दा बढी embedded derivatives समावेश गरिएको हुन्छ र त्यसले महत्वपूर्ण तरिकाले सम्भ्रौतामा हुन सक्ने नगद प्रवाहलाई परिवर्तन गर्दछ ।



२) परिषोधित लागतमा लेखाङ्कन गरिएको वित्तीय दायित्व

नाफा नोक्सान विवरणमा बजार मूल्य समायोजन हुने प्रकृतिका वित्तीय दायित्व बाहेक अन्य सबै वित्तीय दायित्वलाई परिषोधित लागतमा वर्गीकृत गरिएको छ । शुरुवाती मापन पश्चात् परिषोधित लागतमा लेखाङ्कन गरिएका वित्तीय दायित्वलाई प्रभावकारी व्याजदरको प्रयोगबाट मापन गरिन्छ । निश्चित भुक्तानी अवधि भएका निक्षेप तथा debt उपकरणहरूलाई परिषोधित लागतमा करिबी प्रभावकारी व्याजदरको प्रयोगबाट मापन गरिएको छ । परिषोधनलाई व्याज खर्च शिर्षकमा नाफा नोक्सान विवरणमा देखाइन्छ र दायित्व निसर्ग हुँदाको समयको नाफा वा घाटालाई पनि नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

३.४.३ वित्तीय उपकरणहरूको पुनःवर्गीकरण

क) नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा लेखाङ्कन गरिएका वित्तीय उपकरणको पुनःवर्गीकरण

बैकले नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा लेखाङ्कन गरिएका डेरिभेटिभ वित्तीय उपकरणहरूलाई पुनःवर्गीकरण गर्दैन । FVTPL मा निर्दिष्ट गरिएका गैर डेरिभेटिभ वित्तीय उपकरणहरू प्रारम्भिक लेखाङ्कन पछि पुनःवर्गीकरण गरिदैन ।

बैकले नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा लेखाङ्कन गरिएका वित्तीय उपकरणको पुनःवर्गीकरण सो उपकरण प्राप्त गर्दाको समयमा व्यवस्थापनले छनौट गरेको व्यावसायिक Model मा परिवर्तन भएको अवस्थामा मात्र गर्न सक्दछ । शुरुवाती मापन नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा लेखाङ्कन गरिएको सम्पत्तिको रूपमा भएको र जुन कर्जा तथा सापटको परिभाषामा समेत पर्दछ भने बैकले यदि त्यस सम्पत्तिलाई परिपक्वता मिति सम्म धारण गर्ने मनशाय र क्षमता राख्दछ भने त्यस सम्पत्तिलाई FVTPL बाट पुनःवर्गीकरण गर्न सकिन्छ ।

पुनःवर्गीकरणको मितिमा वित्तीय उपकरणको फेयर मूल्यलाई पुनःवर्गीकरण पश्चात् नयाँ परल मूल्य वा परिषोधित मूल्य मानिन्छ । यसरी पुनःवर्गीकरण गर्दा पुनःवर्गीकरण मिति सम्म लेखाङ्कन भई सकेको कुनै पनि नाफा वा नोक्सानलाई नाफा वा नोक्सानको विवरणमा फिर्ता गरिदैन ।

यदि वित्तीय सम्पत्ति पुनःवर्गीकरण गरे पछि भविष्यमा नगद प्राप्तिको अनुमानमा वृद्धि भएमा सोको प्रभावलाई अनुमानमा परिवर्तन भएको मितिमा सम्पत्तिको कितावी मूल्यमा समायोजन नगरी प्रभावकारी व्याजदरमा समायोजन गरिन्छ ।

ख) अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएको वित्तीय उपकरणको पुनःवर्गीकरण

सोच वा क्षमतामा परिवर्तन भएमा र विश्वसनीय फेयर मूल्य उपलब्ध नभएको दुर्लभ परिस्थितिहरूमा वित्तीय सम्पत्तिहरूलाई अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्य वर्गबाट निकाली पुनःवर्गीकरण गरिन्छ ।

प्रारम्भिक लेखाङ्कन गर्दा अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएका वित्तीय सम्पत्ति कर्जा तथा सापटको परिभाषामा परेको खण्डमा र यदि बैकको सोच तथा क्षमता परिपक्वतासम्म वा धेरै लामो समय सम्म धारण गर्ने रहेको छ भने ती सम्पत्तिलाई बैकले अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्य वर्गीकरणबाट कर्जा तथा सापट शिर्षकमा सार्न सक्दछ ।

पुनःवर्गीकरणको मितिमा वित्तीय उपकरणको फेयर मूल्यलाई, पुनःवर्गीकरण पश्चात् नयाँ परल मूल्य वा परिषोधित मूल्य मानिन्छ । नयाँ परिषोधित मूल्य र परिपक्वताको मूल्य बीचको फरक प्रभावी व्याजदरको प्रयोग गरेर सम्पत्तिको बाँकी अवधिमा अपलेखन गरिन्छ । अन्य विस्तृत आम्दानीको विवरणमा लेखाङ्कन भैसकेका पुनःवर्गीकृत वित्तीय सम्पत्तिसँग सम्बन्धित कुनै पनि लाभ वा हानिको निम्नानुसार लेखाङ्कन गरिन्छ :

१) निश्चित परिपक्वता भएका वित्तीय सम्पत्ति

पुनःवर्गीकरणको दिनसम्म पहिचान भएका नाफा वा नोक्सानलाई लगानीको बाँकी समयावधिमा प्रभावकारी व्याजदरका आधारमा नाफा नोक्सान विवरणमा अपलेखन गरिन्छ । यदि सो वित्तीय सम्पत्तिमा पछि हानि भएमा, अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरेका त्यस्ता कुनै अघिल्लो नाफा वा नोक्सानलाई इक्विटीबाट हटाएर नाफा नोक्सान विवरणमा पुनःवर्गीकरण गरिन्छ ।

२) निश्चित परिपक्वता नभएका वित्तीय सम्पत्ति

पुनः वर्गीकरणको दिनसम्म पहिचान भएका नाफा वा नोक्सानलाई सो वित्तीय सम्पत्ति विक्रि वा निसर्ग भएमा मात्रै नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ । यदि सो वित्तीय सम्पत्तिमा पछि हानि भएमा, अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरेका त्यस्ता कुनै अघिल्लो नाफा वा नोक्सानलाई इक्विटीबाट हटाएर नाफा नोक्सान विवरणमा पुनःवर्गीकरण गरिन्छ ।

यदि वित्तीय सम्पत्ति पुनः वर्गीकरण गरे पछि भविष्यमा नगद प्राप्तिको अनुमानमा वृद्धि भएमा सो को प्रभावलाई अनुमानमा परिवर्तन भएको मितिमा सम्पत्तिको कितावी मूल्यमा समायोजन नगरी प्रभावकारी व्याजदरमा समायोजन गरिन्छ ।

ग) परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय उपकरणको पुनःवर्गीकरण

यदि सोच र क्षमतामा परिवर्तनको कारण कुनै उपकरणलाई परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय उपकरण अन्तर्गत वर्गीकरण गर्न उपयुक्त छैन भने बैकले ती उपकरणलाई अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा पुनःवर्गीकरण गर्न सक्दछ । वित्तीय उपकरणको पुनः वर्गीकरण गर्नु अधिको कितावी मूल्य र फेयर मूल्य बीचको फरकलाई अन्य विस्तृत आम्दानीमार्फत इक्विटीमा लेखाङ्कन गरिन्छ ।



३.४.४ वित्तीय सम्पत्ति तथा दायित्वको निसर्ग

क) वित्तीय सम्पत्तिको निसर्ग

निम्न उल्लेखित कुनै पनि अवस्थामा बैंकको वित्तीय सम्पत्ति पुर्ण वा आंशिक रूपमा निसर्ग भएको स्थिति हुन आउँछ :

- सम्झौता अनुसारको नगद प्रवाहमा भएको अधिकार समाप्त हुँदा
- सम्झौता अनुसारको नगद प्रवाहमा भएको अधिकार हस्तान्तरण गरिएमा
- बैंकले 'pass-through' व्यवस्था अनुरूप प्राप्त भएको नगद प्रवाह तेश्रो पक्षलाई भुक्तानी गर्ने दायित्व धारण गरेमा तथा बैंकले सो सम्पत्तिको सम्पुर्ण जोखिम तथा प्रतिफल हस्तान्तरण गरेमा वा जोखिम र प्रतिफलको हस्तान्तरण नगरी वा आफैँ साथ नराखि सम्पत्तिको नियन्त्रण हस्तान्तरण गरेमा

यसरी निसर्ग भएको वित्तीय सम्पत्ति निसर्ग हुँदा रहेको किताबी मूल्य र सो निसर्गबाट प्राप्त मूल्य तथा सो सँग सम्बन्धित अन्य विस्तृत आम्दानीको विवरणमा रहेको संचित नाफा वा घाटाको योगमा फरक भएमा सो फरक रकमलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

उल्लेखनीय जोखिम र प्रतिफलको हस्तान्तरण नगरी वा आफू साथ नराखी वा सो सम्पत्तिको नियन्त्रण हस्तान्तरण नगरी बैंकले नगद प्रवाह प्राप्तिको अधिकार हस्तान्तरण गरेमा वा 'pass-through' को व्यवस्था गरेमा, बैंकको संलग्नताको हद सम्म सम्पत्ति लेखाङ्कन गरिन्छ । त्यस अवस्थामा बैंकले सम्बन्धित दायित्व पनि लेखाङ्कन गर्दछ । हस्तान्तरित सम्पत्ति र दायित्वलाई बैंकसँग रहेको अधिकार तथा दायित्व दर्शाउने आधारमा मापन गरिन्छ ।

बैंकको यथावत संलग्नताले हस्तान्तरित सम्पत्तिको ग्यारेन्टिको रूप लिएमा, यथावत संलग्नताको हद, मूल किताबी मूल्य तथा बैंकले पुनःभुक्तानी गर्नु पर्ने सक्ने अधिकतम प्राप्त प्रतिफल मध्ये जुन कम छ सो रकममा मापन गरिन्छ ।

ख) वित्तीय दायित्वको निसर्ग

कुनै वित्तीय दायित्वसँग जोडिएको दायित्वहरू समाप्त भएको अवस्थामा सो दायित्व निसर्ग भएको मानिन्छ । हालको वित्तीय दायित्वलाई सोही lender को अर्को वित्तीय दायित्वमार्फत प्रतिस्थापन भएमा र सो हुँदा उल्लेखीय फरक प्रावधानहरू वा हालको दायित्वको प्रावधानहरू उल्लेखनीय रूपमा परिमार्जन भएमा, त्यस्ता परिमार्जन र परिवर्तनलाई निसर्ग भएको मानेर नयाँ दायित्व लेखाङ्कन गरिन्छ । यसरी निसर्ग हुँदा उक्त वित्तीय दायित्वको किताबी मूल्य र निसर्ग हुँदा तिरको मूल्यमा हुने फरकलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ग) पुनःखरिद तथा रिभर्स पुनःखरिद सम्झौताहरू

निश्चित भविष्यमा पुनःखरिद गर्ने सम्झौता गरि बेचेका securities हरूलाई बैंकले वित्तीय अवस्थाको विवरणबाट हटाउँदैन किनकि बैंकले प्रायः सबै जोखिम र स्वामित्व आफ्नो अधिनमा राखेको हुन्छ । पुनःखरिद सम्झौता अन्तर्गत बेचेका securities बाट प्राप्त नगदको हकमा र अर्जित (accrued) व्याजको हकमा समेत बैंकले वित्तीय अवस्थाको विवरणमा फिर्ता गर्नु पर्ने दायित्व लेखाङ्कन गर्दछ । बिक्री र पुनःखरिद मूल्य बीचको अन्तरलाई व्याज खर्चको रूपमा मानिन्छ र प्रभावकारी व्याजदरको उपयोग गरेर सम्झौताको अवधिमा accrue गरिन्छ । बैंकसँग securities हरूलाई बेच्ने वा पुनःलेज गर्ने अधिकार छ भने उचित लागे अनुसार बैंकले आफ्नो वित्तीय अवस्थाको विवरणमा securities हरूलाई व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय सम्पत्ति (pledged as collateral) वा अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति (pledged as collateral) को रूपमा पुनःवर्गीकरण गर्न सक्दछ ।

त्यसैगरी भविष्यको मितिमा पुनःबिक्री गर्ने सम्झौता गरि खरिद गरेका securities हरूलाई बैंकले वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गर्दैन । पुनःबिक्री सम्झौता अन्तर्गत खरिद गरेका securities बाट प्राप्त नगद र अर्जित (accrued) व्याजको रकमलाई समेत बैंकले वित्तीय अवस्थाको विवरणमा 'Reverse repurchase agreements' अन्तर्गत लेखाङ्कन गर्दछ । खरिद र पुनःबिक्री मूल्य बीचको अन्तरलाई व्याज आम्दानीको रूपमा मानिन्छ र प्रभावकारी व्याजदरको प्रयोग गरेर सम्झौताको अवधिमा accrue गरिन्छ । यदि securities पुनःबिक्री सम्झौतामा खरिद गरी तेश्रो पक्षहरूलाई बेचेको छ भने securities फिर्ता गर्ने दायित्वलाई व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व अन्तर्गत short sale को रूपमा लेखाङ्कन गरिन्छ र फेयर मूल्यमा मूल्याङ्कन गर्दा हुने कुनै नाफा वा नोक्सानलाई खुद व्यापारिक आम्दानी अन्तर्गत लेखाङ्कन गरिन्छ ।

वित्तीय उपकरणहरूको अफसेटिङ्ग

यदि बैंकसँग कुनै वित्तीय सम्पत्ति र दायित्वलाई अफसेट गर्ने कानुनी अधिकार छ र बैंकले ती सम्पत्ति र दायित्वलाई खुदमा राफसाफ गर्ने मनशाय राखेको छ भने वित्तीय अवस्थाको विवरणमा ती सम्पत्ति र दायित्वलाई अफसेट गरी खुद रकम देखाइन्छ । आम्दानी तथा खर्चलाई NFRS बमोजिम वा एकै प्रकृतिका कारोवारबाट उत्पन्न भएको खण्डमा मात्र अफसेट गरी खुद रकममा प्रस्तुत गरिन्छ ।

परिषोधित मूल्यको मापन

वित्तीय सम्पत्ति र वित्तीय दायित्वको परिषोधित मूल्य भन्नाले त्यस्ता वित्तीय सम्पत्ति र वित्तीय दायित्वको सुरुवातमा लेखाङ्कन भएको रकमबाट साँवा भुक्तानी रकम तथा हानि नोक्सानी घटाई, सुरुवातमा लेखाङ्कन भएको रकम र परिपक्वतामा प्राप्त हुने रकम बीचको भिन्नतालाई प्रभावकारी व्याजदरमा समायोजन गर्दा अएको cumulative परिषोधन रकमलाई समेत समायोजन गरी आएको रकमलाई जनाउदछ ।



फेयर मूल्यको मापन

फेयर मूल्य भनेको त्यो मूल्य हो जुन मापन मितिमा बजार सहभागीहरूबीच व्यवस्थित कारोबार भएको अवस्थामा सम्पत्ति बेच्दा पाईने वा दायित्व हस्तान्तरण गर्दा तिर्न पर्ने रकम हो । दायित्वको फेयर मूल्यले यसको कार्यान्वयन नहुने जोखिम प्रतिबिम्बित गर्दछ ।

निम्न तह अनुसार फेयर मूल्य निर्धारण गरिन्छ :

श्रेणी १ : फेयर मूल्य मापन ती हुन् जुन समान सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचीकृत मूल्यहरूबाट व्युत्पन्न हुन्छन् ।

श्रेणी २ : जसको मूल्याङ्कन निम्ति सक्रिय बजारमा उस्तै उपकरणहरूको लागि सूचीकृत मूल्यहरू छन् वा निष्कृत बजारमा समान वा यस्तै उपकरणहरूका लागि सूचीकृत मूल्यहरू र वित्तीय उपकरणहरूको मूल्याङ्कनको निम्ति मोडलहरू प्रयोग हुन्छ जहाँ सबै महत्वपूर्ण तथ्यांकहरू भेटिन्छन् ।

श्रेणी ३ : पोर्टफोलियोहरू ती हुन् जहाँ कम्तिमा एक तथ्यांक जसले उपकरणको मापनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र बजारको तथ्यांकमा आधारित हुदैनन् ।

उपलब्धता अनुसार बैंकले वित्तीय उपकरणको फेयर मूल्य उपकरणको सक्रिय बजारमा सूचीकृत मूल्यहरू प्रयोग गर्दै मापन गर्दछ । यदि सूचीकृत मूल्यहरू सजिलैसँग र नियमित रूपमा उपलब्ध भएमा बजारलाई सक्रिय मानिन्छ र arm's length को आधारमा वास्तविक र नियमित रूपमा हुने बजार कारोबार प्रतिनिधित्व गर्दछ । यदि एक वित्तीय उपकरणको लागि बजार सक्रिय छैन भने बैंकले मूल्याङ्कन विधि प्रयोग गरी फेयर मूल्य स्थापना गर्दछ । मूल्य निर्धारण विधिमा जानकार, इच्छुक पार्टीहरू (यदि उपलब्ध छ) बीचको arm's length कारोबार समावेश हुन्छ ।

प्रारम्भिक लेखाङ्कन गर्दा वित्तीय उपकरणको फेयर मूल्यको उचित प्रमाण भनेको कारोबार मूल्य हो (अर्थात् दिएको वा प्राप्त गरेको प्रतिफलको फेयर मूल्य) । यद्यपि प्रारम्भिक पहिचान र मापनमा वित्तीय उपकरणको फेयर मूल्य यसको कारोबार मूल्यभन्दा भिन्न हुन सक्छ । यदि त्यस्तो फेयर मूल्य सोही उपकरणमा हालको अन्य प्रत्यक्ष बजार कारोबारको साथ तुलना गरेर प्रमाणित गरिएको छ (संशोधन बिना) वा केवल प्रत्यक्ष बजारबाट तथ्यांक समावेश गरिएको मूल्याङ्कन विधि प्रयोग गरीएको छ भने तब फेयर मूल्य र कारोबार मूल्य बीचको भिन्नतालाई उपकरणको अवधिसम्म उचित ढङ्गले नाफा वा नोक्सान विवरणमा पहिचान र लेखाङ्कन गरिन्छ ।

३.४.५ वित्तीय सम्पत्तिमा हुने नोक्सानी

बैंकले हरेक आर्थिक वर्षको वित्तीय विवरण बनाउँदा कुनै पनि वित्तीय सम्पत्तिमा हानि भए वा नभएको बारे प्रमाण सहित आंकलन गर्ने गरेको छ । उक्त प्रमाणले त्यस्तो सम्पत्तिबाट भविष्यमा प्राप्त हुने नगद प्रवाहलाई नकारात्मक असर गरेको दर्शाएमा सो वित्तीय सम्पत्तिमा हानि नोक्सानी भएको ठहर गरी त्यसमा नोक्सानी व्यवस्था गर्ने गरिएको छ ।

३.४.५. (क) परिषोधित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्तिहरूमा हुने नोक्सानी

सुरुमा बैंकका तुला ऋणीहरूलाई प्रदान गरेको कर्जाहरूलाई छनौट गरी ती कर्जालाई हरेक आर्थिक वर्षको अन्त्यमा व्यक्तिगत हानिको लागि परीक्षण गरीन्छ । यदि कुनै कर्जालाई डिफल्ट भनी वर्गिकरण गरिएको छ वा बैंकले साँवा र व्याज रकम पूर्ण रूपमा असुली गर्न नसक्ने भएमा, ती कर्जाहरूमा हुन सक्ने हानिको मूल्याङ्कन गरिन्छ । यदी कर्जा धितोद्वारा सुरक्षित भए, त्यस कर्जामा हुन सक्ने हानिको मूल्याङ्कन गर्दा सुरक्षणमा राखिएको धितोको वर्तमान मूल्यलाई पनि ध्यानमा राखिन्छ । धितो बिक्री गरी हाल प्राप्त हुन सक्ने रकम कर्जा तिर्न पर्याप्त भएमा कर्जा हानि मूल्याङ्कन गरिदैन ।

व्यक्तिगत हानिको लागि परीक्षण

व्यक्तिगत हानि परीक्षणको लागि छानिएका कर्जा तथा सापटीहरूलाई तल दिएका मापदण्ड अनुसार परीक्षण गरिन्छ :

- ऋणीको नगद प्रवाहमा आएको समस्या थाहा भएमा
- सम्भ्रौता अनुसार तिर्नु पर्ने साँवा वा व्याज भाका नाघेमा
- ऋण सहमति र शर्तको उल्लंघन गरेमा
- ऋणी टाट पल्टन सक्ने सम्भावना वा आर्थिक पुनर्संरचना गर्नु पर्ने देखिएमा
- बाह्य क्रेडिट रेटिङ एजेन्सीले ऋणीको क्रेडिट रेटिङ उल्लेखनिय तरिकाले घटाएको पाइएमा
- बैंकको ऋणीसँगको एकिकृत एक्सपोजर
- ग्राहकको व्यवसायिक मोडलको व्यवहारिकता र ग्राहकको आर्थिक समस्या हल गर्ने तथा समयमै ऋण तिर्न सक्ने क्षमता
- अपेक्षित आम्दानी र असुलीको रकम र समय
- ऋणीले बैंकको कर्जा तथा सापटी तिर्नु अगाडि अरु ऋणदाताको ऋण तिर्ने गरि गरेको प्रतिवद्धता वा Pari-pasu र अरु ऋणदाताले उक्त ऋणीलाई लगातार सहायता गर्ने सम्भावना
- धितो जमानतको विश्वनीय मूल्य र बैंकले धितो आफ्नो प्रभुत्वमा ल्याउन सक्ने सम्भावना



सामुहिक हानि परीक्षण

व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी सामुहिक हानि नोक्सानी परीक्षण गरीन्छ । तर यदि कुनै कर्जाप्रति व्यक्तिगत नोक्सानी व्यवस्था गरिएको छ भने ती कर्जाहरूलाई सामुहिक हानि परीक्षण गर्दा समावेश गरिदैन ।

तल देहायका कर्जाहरूको लागि सामुहिक हानि परीक्षण गरीन्छ :

- हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको कर्जाहरू
- व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको

कुल कर्जा हानि व्यवस्थाको आंकलन गर्न व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी सामुहिक हानि परीक्षण गरिन्छ । रिपोर्टिङ्ग मिति भन्दा अगाडि हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको हानिलाई समेत यस तरिकाले आंकलन गरेको हानि व्यवस्थाले समावेश गर्छ ।

अहिले हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको हानि भविष्यमा व्यक्तिगत रूपमा पहिचान भएको खण्डमा ती कर्जाहरूको हकमा सामुहिक हानि परीक्षण नगरि व्यक्तिगत हानि परीक्षण गरिनेछ ।

सामुहिक नोक्सानी व्यवस्थाको आंकलन गर्दा देहायका बुँदाहरूमा ध्यान दिइन्छ :

- समान कर्जा जोखिम भएको पोर्टफोलियोमा विगतमा भएको नोक्सानी
- वर्तमान आर्थिक स्थिति हेर्दा विगतमा भएको नोक्सानीभन्दा रिपोर्टिङ्ग मितिमा आंकलन गरिने नोक्सानी व्यवस्थाको रकम कम वा बढि हुन सक्ने व्यवस्थापनको अनुभवको आधारमा गरिएको निर्णय

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरूमा हुन सक्ने नोक्सानी आंकलन गर्न सांख्यिकी (statistical) विधिहरूको प्रयोग गरिन्छ । कर्जा अपलेखन भएमा ती कर्जाहरूलाई समुहबाट हटाई व्यक्तिगत रूपमा नोक्सानी मापन गरिन्छ ।

बैंकले देहायको विधिमाफत सामुहिक हानि व्यवस्था आंकलन गर्दछ :

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरे पश्चात् सामुहिक नोक्सानीको मापन Net flow rate method बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधिसम्ममा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।

यस पद्धतीमा भाका नाघेको अवधिको आधारमा कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा विभाजन गरि statistical विश्लेषण गरि विभिन्न समूहहरूमा विभाजन गरिएका ऋण तथा सापटीहरूको स्तर भर्न सक्ने र अन्ततः असुली हुन नसक्ने सम्भावनाको आंकलन गरिन्छ ।

हालको आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूलाई समेत ध्यानमा राखि नोक्सानी व्यवस्था रकमको आंकलन गरिन्छ । आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूमा देहायका कारकहरू समेत पर्दछन् :

- वर्तमान कर्जा पोर्टफोलियो वृद्धि तथा प्रोडक्ट समिश्रण
- बेरोजगारी दर
- कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धि
- मुद्रास्फीति
- ब्याज दर
- सरकारी नीति तथा नियममा परिवर्तन
- सम्पत्तिको मूल्य
- भुक्तानीको अवस्था

लेखामान बोर्ड नेपालले सिफारिस गरे बमोजिम नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve-out अनुसार NAS 39 को para 63 को व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) कायम गर्दा "Incurred Loss Model" अपनाएर गर्नुपर्ने प्रावधान अनुसार गर्न नसकिने अवस्था हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने छ । यो अनिवार्य व्यवस्था अनुसार बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०७५ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था वा NAS 39 को para 63 बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था मध्य जुन बढी हुन्छ सोलाई कर्जा नोक्सानी व्यवस्था गरी लेखाङ्कन गर्नुपर्ने प्रावधान रहेको छ ।



हानि नोक्सानीको फिर्ता

यदि हानि नोक्सानीको रकम पछिको अवधिमा घट्ट र त्यो घटेको रकमलाई हानि नोक्सानी अभिलेख गरेको समयभन्दा पछिको घटनासँग सजिलै जोड्न सकिएमा, वढी भएको हानि नोक्सानी व्यवस्था रकमलाई रिभर्स गरिन्छ । यस्तो रिभर्सललाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

परिषोधित लागतमा लेखाङ्कन गरिएको वित्तीय सम्पत्तिको अपलेखन

ऋण चुक्ता नुहने अवस्था देखिएमा ऋणलाई आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । तर सुरक्षित ऋणको हकमा अपलेखन सुरक्षणमा राखिएको सम्पत्तिको लिलामी पछि मात्र गरिन्छ । तर यदि जमानत राखिएको सम्पत्तिको मूल्य पहिचान भएमा र ऋण र प्राप्तीको थप असुली नहुने देखिएमा त्यस्ता ऋण र प्राप्तीलाई अग्रिम रूपमा अपलेखन गर्न सकिन्छ ।

पुनःतालिकिकरण गरिएका ऋण र सापटीमा हुने हानि

बैंकले सम्भव भए सम्म धितोको स्वामित्व लिनु भन्दा पनि कर्जालाई पुनःतालिकिकरण गर्न खोज्दछ । यस अन्तर्गत भुक्तानी व्यवस्थाको विस्तार र नयाँ ऋण शर्तहरूको सम्भौता गर्न सक्छ । एक पटक शर्तहरू संशोधित भएपछि, कुनै पनि हानि नोक्सानीलाई शर्त संशोधन अगाडि गणना गरिएको व्याजदरले मापन गरिन्छ र सो ऋणलाई भाखा नाघेको मानिदैन । कर्जाको व्यक्तिगत र सामुहिक हानिको मूल्याङ्कन पुनःतालिकिकरण हुनु अगाडीको प्रभावकारी व्याज दरद्वारा गरिन्छ ।

धितो मूल्याङ्कन

बैंकले वित्तीय सम्पत्तिको जोखिम न्यूनिकरण गर्न सके सम्म धितोको प्रयोग गर्दछ । नगद, धितोपत्र, प्रतितपत्र/जमानत, अचल सम्पत्ति, प्राप्ती, स्टक र अन्य गैर वित्तीय सम्पत्ति जस्ता विभिन्न धितोका प्रकारहरू हुन्छन् । साधारणतया धितोको फेयर मूल्यको आंकलन कम्तिमा कर्जा प्रदान गर्दाको बखत नेपाल राष्ट्र बैंकको मार्गनिर्देशिकाको आधारमा गरिन्छ । अचल सम्पत्ति जस्ता गैर वित्तीय धितोको मूल्यांकन गर्दा स्वतन्त्र मूल्यांकनकर्ता र लेखापरीक्षण भएको वित्तीय विवरण जस्ता तेस्रो पक्षको विवरणको आधारमा गरिन्छ ।

कानुनी रूपमा repossess गरिएका धितो वा बैंकको नाममा आएको सम्पत्तिहरू

कानुनी रूपमा आफ्नो अधिनमा ल्याइएको धितोले भाखा नाघेको ऋणको राफसाफमा बैंकद्वारा प्राप्त गैर-वित्तीय सम्पत्तिको प्रतिनिधित्व गर्दछ । सम्पत्तिहरू अधिग्रहण गर्दा फेयर मूल्यमा लेखाङ्कन गरिन्छ । अधिनमा ल्याइएको सम्पत्ति आन्तरिक संचालनका लागि प्रयोग गर्ने वा बिक्री गर्नु उत्तम भएको बैंकले नीति निर्धारण गर्नु पर्छ । बैंकले हालसम्म आफ्नो अधिनमा ल्याएका सम्पत्तिहरूलाई आन्तरिक संचालनका लागि प्रयोग गरेको छैन ।

३.४.५ (ख) अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको नोक्सानी

अन्य विस्तृत आम्दानीमार्फत fair value मा मापन गरिएको वित्तीय सम्पत्तिको लागि बैंकले हरेक रिपोर्टिङ्ग मितिमा हानि नोक्सानी भए वा नभएको objective evidence आंकलन गर्दछ ।

बैंकले जसरी परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी आंकलन गर्दछ, त्यसरी नै debt उपकरणहरूको हकमा व्यक्तिगत रूपमा हानि नोक्सानी आंकलन गर्दछ । यद्यपि नोक्सानीको कूल रकम भने परिषोधित मूल्य र वर्तमान fair value को फरक रकममा नाफा वा नोक्सान हिसावमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर निकालिन्छ । भविष्यमा हुने व्याज आम्दानी हानि नोक्सानी घटाइसकेपछिको वित्तीय सम्पत्तिको मूल्यमा आधारित हुन्छ र व्याज आर्जनको लागि त्यही दरको प्रयोग गरिन्छ जुन दरले हानि नोक्सानी रकम आंकलन गरिएको हुन्छ । यदि भविष्यमा debt उपकरणहरूको fair value बढेमा र त्यस्तो वृद्धिको कारण हानि नोक्सानी व्यवस्था गरिसकेपछि credit event भएको ठहर भएमा हानि नोक्सानी व्यवस्थालाई नाफा वा नोक्सान विवरण माफर्त रिभर्स गरिन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको इक्विटी उपकरणहरूको हकमा हानिको आधारभूत प्रमाणको रूपमा परल मूल्यभन्दा fair value धेरैले वा दिर्घकालीन रूपले घटेको स्थितिलाई समेत लिइन्छ । यदि हानि भएको प्रमाण भेटेमा परल मूल्य र वर्तमान fair value को फरक रकममा नाफा वा नोक्सान विवरणमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर आएको कुल नोक्सानलाई इक्विटीबाट हटाइ नाफा वा नोक्सान विवरणमा देखाइन्छ । तर यदि भविष्यमा अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको impaired इक्विटी उपकरणहरूको fair value बढेमा बढेको रकमलाई अन्य विस्तृत आम्दानीको विवरणमा समावेश गरिन्छ । अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको इक्विटी उपकरणहरू uncollectible हुने निश्चित भएमा बैंकले ती सम्पत्तिहरू अपलेखन गर्दछ ।

३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति मुलतः छोटो समयमा खरिद बिक्री गरी नाफा कमाउने उद्देश्य राखी गरिएको लगानी हुन्छ । व्यापारिक लगानीको मूल्यमा हुने आवधिक उतारचढावलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

३.६ व्युत्पन्न (डेरिभेटिभ) सम्पत्ति र दायित्वहरू

जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएको व्युत्पन्न सम्पत्ति र दायित्वहरूमा ती सबै व्युत्पन्न सम्पत्तिहरू र दायित्वहरू समावेश हुन्छन् जुन कारोबार सम्पत्ति वा दायित्वका रूपमा वर्गीकृत गरिएका हुन्छन् । जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएका व्युत्पन्न सम्पत्ति र दायित्वहरू वित्तीय स्थितिको विवरणमा fair value मा मापन गरिन्छ ।



३.७ सम्पत्ति र उपकरण

पहिचान

सम्पत्ति, प्लान्ट र उपकरणहरू यस्ता मूर्त वस्तु हुन जुन उत्पादन र सेवा प्रदानमा, भाडामा दिन वा प्रशासनिक उद्देश्यका निम्ति प्रयोग हुन्छ र एक वर्ष भन्दा बढी अवधिको लागि प्रयोग गरिने आशा राखिन्छ । बैकले NAS 16 को आधारमा यस्ता सम्पत्तिको लेखाङ्कन गर्दछ । सम्पत्ति, प्लान्ट र उपकरणहरू तब लेखाङ्कन गरिन्छ जब त्यस सम्पत्तिबाट हुने सम्भावित आर्थिक लाभ बैकले प्राप्त गर्ने देखिन्छ र सम्पत्तिको परल मूल्यलाई यकिन गर्न सकिन्छ ।

मापन

लेखाङ्कन योग्य सम्पत्ति, प्लान्ट र उपकरणहरूलाई शुरुवातमा परल मूल्यको आधारमा मापन गरिन्छ । परल मूल्य रकममा सम्पत्ति प्राप्त गर्नको निम्ति भएको खर्च र सम्पत्तिमा थप वस्तु जोड्न वा बदल्न लाग्ने खर्च सामेल गरिन्छ । आफै बनाउने मालसामानको खर्च, कामदारहरूको ज्याला खर्च, अन्य कुनै प्रत्यक्ष खर्च जुन सम्पत्तिलाई चाहे अनुसार प्रयोग गर्न काम लाग्ने अवस्थामा ल्याउन लाग्दछ, ती खर्चहरू पनि सम्पत्तिको परल मूल्यमा जोडिन्छ । साथै यसमा सो सम्पत्तिलाई नष्ट गर्ने तथा हटाउने र थप सामान हटाएर सम्पत्ति भएको ठाउँलाई जस्ताको तस्तै बनाउन लाग्ने खर्च पनि जोडिन्छ । खरिद गरिएको सफ्टवेयर सम्बन्धित उपकरणको मुख्य अंग भएको खण्डमा त्यसलाई कम्प्युटर उपकरणमा पूँजीकृत गरिन्छ । यदि सम्पत्ति र उपकरणका विभिन्न सामान वा पूर्राको उपयोगी अवधि भिन्न भए सो सामानलाई छुट्टै सम्पत्तिको रूपमा देखाइन्छ ।

लागत मोडल

सम्पत्ति, प्लान्ट र उपकरणहरू दिन प्रतिदिनको सेवा खर्च, संचित ह्रास कट्टी र संचित हानि नोकसानी आदि लाई घटाएको लागतमा देखाइन्छ । उपकरणको कुनै भाग फेर्न लागेको खर्चले recognition criteria पुरा गरेको छ भने त्यस्ता खर्चहरू पनि सम्पत्ति, प्लान्ट र उपकरणहरूको मूल्यमा जोडिन्छ ।

पुनःमूल्याङ्कन मोडल

बैकले कुनै वर्गको जग्गा र भवन वा अरु सम्पत्तिहरूलाई पुनःमूल्याङ्कन गरेको छैन । यस्ता सम्पत्तिहरू पहिले मान्यता प्राप्त GAAP अनुसार लेखाङ्कन गरिएको छ ।

सम्पत्तिको पुनःमूल्याङ्कन गर्दा भएको वृद्धिलाई “अन्य विस्तृत आम्दानी” मा अभिलेख गरि इक्विटी अन्तर्गत पूँजीगत जगेडा कोषमा प्रस्तुत गरिन्छ वा नाफा नोक्सान विवरणमा पहिले अभिलेख गरिएको नोक्सानलाई रिभर्स गर्न प्रयोग गरिन्छ । यो परिस्थितिमा वृद्धिलाई अधिल्लो अपलेखित हदसम्म आम्दानी मानिन्छ । कितावी मूल्यमा भएको कुनै पनि कमीलाई नाफा नोक्सान विवरणमा खर्चको रूपमा वा अन्य विस्तृत आम्दानीमा रहेको सोही सम्पत्तिको पुरानो वृद्धि हटाउन खर्च गरिन्छ ।

अन्य विस्तृत आम्दानीमा रहेको घटीले पूँजीगत जगेडा कोष मार्फत संचित इक्विटीलाई घटाउँछ । सम्पत्ति निसर्ग गर्दा पुनःमूल्याङ्कन कोषमा रहेको कुनै पनि रकमलाई संचित मुनाफा शिर्षकमा स्थानान्तरण गरिन्छ ।

पछिको (subsequent) लागत

सम्पत्ति, प्लान्ट र उपकरणहरूको भाग फेरिनु परेमा र भविष्यको आर्थिक लाभ आर्जन गर्न त्यो भाग मुख्य भएमा र त्यो भागको मूल्याङ्कन गर्न सकिएमा त्यसको लेखाङ्कन कितावी मूल्यमा subsequent लागत अन्तर्गत गरिन्छ । सम्पत्ति, प्लान्ट र उपकरणहरूको दिन प्रतिदिन लाग्ने खर्च उक्त खर्च भएको समयमा नै नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ह्रासकट्टी

Freehold land र leasehold properties बाहेकका स्थिर सम्पत्तिलाई Written down value विधिको आधारमा ह्रासकट्टी गरिन्छ । Freehold land र leasehold properties को ह्रासकट्टी straight line विधिको आधारमा गरिन्छ । विभिन्न वर्गका सम्पत्तिमा निम्न दरहरूमा ह्रासकट्टी गर्ने गरिएको छ ।

सम्पत्तिको प्रकार	ह्रासकट्टी दर (आ.व. २०७५/७६)	ह्रासकट्टी दर (आ.व. २०७४/७५)
भवन	५%	५%
परिवहन	२०%	२०%
कम्प्युटर	२५%	२५%
फर्निचर, अफिस उपकरण	२५%	२५%
अन्य उपकरण	१५%	१५%
प्लान्ट र मेशिनरी	१०%	१५%
Leasehold सम्पत्ति	१० वर्ष वा पट्टाको समयावधि जुन कम हुन्छ	१० वर्ष वा पट्टाको समयावधि जुन कम हुन्छ



अनुमानहरूमा परिवर्तन

सम्पतिहरूको हासकट्टी विधी तथा हासकट्टी दर प्रत्येक वर्ष पुनरावलोकन गरी जरुरी भएमा समायोजन गरिन्छ ।

पूँजीगत निर्माण

पूँजीकृत नभएका भवन निर्माण, प्लान्ट, मेशिनरी तथा प्रणालीहरूको विकास सम्बन्धि प्रत्यक्ष रूपमा भएका खर्चहरूलाई पूँजीगत निर्माणमा वर्गीकरण गरिन्छ । जब निर्माणाधिन सम्पतिहरू प्रयोग योग्य हुन्छन् (जब बैंकको व्यवस्थापनले चाहेको अनुसार ती सम्पतिहरूको संचालन गर्न सकिन्छ), तब पूँजीगत निर्माणमा वर्गीकरण गरिएका खर्चहरूलाई सम्बन्धित सम्पत्तिमा सारिन्छ । पूँजीगत निर्माणलाई लागत मूल्यमा कुनै हानि नोक्सानी भएमा सो घटाएर देखाइन्छ ।

सापटी खर्च (Borrowing Cost)

जुन सम्पतिहरूको अधिग्रहण, निर्माण वा उत्पादनमा उल्लेख्य समय लाग्दछ, ती सम्पतिहरूसँग सम्बन्धित सापटी खर्चलाई सम्पतिको लागतको हिस्साको रूपमा पूँजीकृत गरिन्छ । अन्य सबै सापटी खर्चलाई खर्च भएको आर्थिक वर्षमा लेखाङ्कन गरिन्छ । बैंकले सापटी लिएको रकममा तिर्नु पर्ने व्याज र अन्य खर्चहरू सापटी खर्चमा पर्दछन ।

अपलेखाङ्कन (Derecognition)

जब सम्पति, प्लान्ट र उपकरणको विक्रि गरिन्छ वा त्यस सम्पतिबाट भविष्यमा कुनै आर्थिक लाभको अपेक्षा रहदैन ततपश्चात् त्यस सम्पतिको कितावी मूल्यलाई अपलेखाङ्कन गरिन्छ । विक्रिबाट सिर्जना भएको नाफा वा नोक्सानलाई विक्रि भएको आर्थिक वर्षको नाफा नोक्सान विवरणमा देखाइन्छ । जब सम्पति, प्लान्ट र उपकरणको कितावी मूल्यमा प्रतिस्थापित लागत लेखाङ्कन गरिन्छ तब प्रतिस्थापित भएको सम्पतिको बाँकी रहेको कितावी मूल्यलाई अपलेखाङ्कन गरिन्छ । मुख्य निरिक्षण खर्चहरूलाई पनि पूँजीकृत गरिन्छ । मुख्य निरिक्षण खर्चहरूको प्रत्येक नयाँ पूँजीकरणको समयमा पछिल्लो निरिक्षण खर्चको बाँकी रहेको कितावी मूल्यलाई अपलेखाङ्कन गरिन्छ ।

३.८ ख्याति र अमूर्त सम्पतिहरू

लेखाङ्कन

अमूर्त सम्पति एउटा पहिचान योग्य गैर मौद्रिक सम्पति हो जसको कुनै भौतिक उपस्थिति हुँदैन र त्यस सम्पतिलाई उत्पादन गर्नका निमित्त, सेवा प्रदान गर्नका निमित्त, कसैलाई भाँडामा दिन वा प्रशासनिक कामको लागि प्रयोग गरिन्छ । अमूर्त सम्पतिको लेखाङ्कन त्यस बखत गरिन्छ जब भविष्यमा त्यस सम्पतिबाट आर्थिक लाभ प्राप्त हुन सक्दछ र सम्पतिको परल मूल्यलाई विश्वसनीय ढङ्गले मूल्याङ्कन गर्न सकिन्छ । शुरुमा अमूर्त सम्पतिलाई लागतको आधारमा लेखाङ्कन गरिन्छ । अमूर्त सम्पतिसँग सम्बन्धित खर्च जुन अगाडिकै वार्षिक वित्तीय विवरण वा अन्तरिम वित्तीय विवरणमा खर्च भनी लेखाङ्कन गरिएको छ, पछिको समयमा त्यस्ता खर्चहरूलाई अमूर्त सम्पतिको रूपमा पूँजीकरण गरिदैन ।

कम्प्युटर सफ्टवेयर तथा लाइसेन्स

कम्प्युटरसँग सम्बन्धित सबै सफ्टवेयर तथा लाइसेन्सहरूको खर्च जुन कुनै कम्प्युटर हार्डवेयरको अभिन्न भाग छैन र जसलाई छुट्याएर नाप्न सकिन्छ र भविष्यमा त्यस सफ्टवेयर तथा लाइसेन्सहरूबाट आर्थिक लाभ भित्रिने सम्भावना छ, ती खर्चहरूलाई वित्तीय अवस्थाको विवरणमा अमूर्त सम्पतिको रूपमा वर्गीकरण गरि अपलेखन र हानि नोक्सानी घटाएर देखाइन्छ ।

Subsequent लागत

सफ्टवेयर सम्बन्धि subsequent खर्चहरूलाई तब मात्र पूँजीकृत गरिन्छ जब त्यस खर्चको कारण भविष्यमा सफ्टवेयरबाट भित्रिने आर्थिक लाभको सम्भावना पहिले आंकलन गरेको आर्थिक लाभभन्दा बढी हुन्छ र त्यस खर्चको परल मूल्यलाई विश्वसनीय ढङ्गले मूल्याङ्कन गर्न सकिन्छ । अन्य सबै खर्चहरूलाई खर्च गरेको आर्थिक वर्षमा खर्चको रूपमा देखाइन्छ ।

ख्यातीलाई लागत मूल्यमा संचित हानि नोक्सानी घटाई मूल्याङ्कन गरिन्छ ।

अमूर्त सम्पतिको अपलेखन

प्रयोगको निम्ति उपलब्ध भएपछि ख्याति बाहेकका अमूर्त सम्पतिलाई straight-line basis मा नाफा नोक्सान विवरण मार्फत परिषोधन गरिन्छ । परिषोधन नीति, उपयोग समय र ती सम्पतिको residual मूल्य प्रत्येक वर्ष पुनरावलोकन गरी आवश्यक भएमा उपयुक्त समायोजन गरिन्छ । बैंकले अमूर्त सम्पतिको residual मूल्य नरहने भनेर मान्दछ ।

सम्पतिको वर्गीकरण	आ.व. २०७५/७६	आ.व. २०७४/७५
कम्प्युटर सफ्टवेयर	५ वर्ष	५ वर्ष
लाइसेन्स	५ वर्ष	५ वर्ष

अमूर्त सम्पतिको अपलेखाङ्कन (de-recognition)

जब अमूर्त सम्पतिको विक्रि गरिन्छ वा कुनै पनि आर्थिक लाभको अपेक्षा रहदैन तब ती अमूर्त सम्पतिहरू अपलेखाङ्कन गरिन्छ । अपलेखाङ्कनको समयमा सिर्जना हुने नाफा वा घाटालाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।



३.९. लगानी सम्पत्ति

त्यस्ता सम्पत्ति (भवन वा भवनको भाग वा दुबै) जुन भाँडाबाट कमाई गर्न वा पूँजी वृद्धि गर्न वा दुबैको लागि राखिन्छ, ती सम्पत्तिहरूलाई लगानी सम्पत्ति भनीन्छ ।

मापन

लगानी सम्पत्तिलाई लागत मोडलमा मापन गरिन्छ । सो अनुसार सम्पत्तिको लेखाङ्कन पश्चात् सम्पत्तिलाई हानि नोक्सानी घटाई लागत मूल्यमा प्रस्तुत गरिन्छ । यदि कुनै सम्पत्तिको प्रयोगमा परिवर्तन भएको कारणले त्यो सम्पत्तिलाई लगानी सम्पत्ति भनी पुनःवर्गीकरण गरिन्छ भने त्यस सम्पत्तिको पुनःवर्गीकरण गरिएको दिनको फेयर मूल्यलाई त्यस सम्पत्तिको लागत मूल्य मानि लेखाङ्कन गरिन्छ ।

लगानी सम्पत्तिको अपलेखाङ्कन (de-recognition)

लगानी सम्पत्तिहरू यदि दीर्घकालिन रूपमा प्रयोगबाट हटाइएको वा विक्रि गरिएको र भविष्यमा कुनै आर्थिक लाभको अपेक्षा नरहेमा ती लगानी सम्पत्तिहरूलाई अपलेखाङ्कन गरिन्छ । प्रयोगमा परिवर्तन आएको खण्डमा मात्र लगानी सम्पत्तिमा/बाट कुनै सम्पत्तिलाई सारिन्छ । यदि कुनै सम्पत्तिको प्रयोगमा परिवर्तन भई त्यस सम्पत्तिलाई सम्पत्ति र उपकरणको रूपमा वर्गीकरण गरिएमा त्यस सम्पत्तिको पुनःवर्गीकरण गरिएको दिनको फेयर मूल्यलाई त्यस सम्पत्तिको लागत मूल्य मानि लेखाङ्कन गरिन्छ ।

३.१० आयकर

NAS-12 बमोजिम आयकर खर्च भनेको नाफा र नोक्सान निर्धारणको निम्ति जोडिएर आएको चालु र स्थगन कर हो । सिधै इक्विटीमा पहिचान हुने र अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरिने आम्दानी वाहेक आयकर खर्चलाई नाफा नोक्सान विवरणमा देखाइन्छ । व्यवस्थापनले आवधिक रूपमा कर विवरणको मूल्याङ्कन गरी उपयुक्त कर ऐनको विश्लेषण गर्छ । कर निकायलाई तिर्नुपर्ने गरेको अपेक्षाको आधारमा बैंकले उचित कर व्यवस्था लेखाङ्कन गर्दछ ।

चालु कर

चालु कर सम्पत्ति र दायित्वमा यस वर्षको करको दर र लागु भइसकेका कर नियम प्रयोग गरि आन्तरिक राजश्व कार्यालयबाट पाउने वा तिर्नु पर्ने र त्यसमा अधिल्लो वर्षको समायोजन गरि निकालिएको रकम पर्दछ ।

स्थगन कर

वित्तीय अवस्थाको विवरणमा गणना गरिएको रकम तथा आयकर ऐनका हिसाबले गणना गरिएको रकममा हुने भिन्नतालाई वासलातमा स्थगन कर सम्पत्ति (वा स्थगन कर दायित्व) का रूपमा लेखाङ्कन गरि प्रत्येक वर्ष यस्तो सम्पत्ति (वा दायित्वमा) हुने परिवर्तनलाई नाफा नोक्सान वा अन्य विस्तृत आम्दानीको विवरणमा स्थगन कर आय (वा स्थगन कर खर्च) को लेखाङ्कन गरिन्छ । स्थगन कर सम्पत्तिलाई भविष्यमा हुने करयोग्य आयमा दावी गर्न सकिने पर्याप्त विश्वसनीय आधार नभएसम्म सम्पत्तिको रूपमा पहिचान गरिँदैन ।

३.११ निक्षेप, धितोपत्र तथा अन्य सहायक दायित्वहरू

निक्षेप, धितोपत्र तथा सहायक दायित्वहरू बैंकको कोषका स्रोतहरू हुन् । निक्षेप अन्तर्गत व्याज तिर्नु नपर्ने निक्षेप (non-interest bearing deposits), बचत निक्षेप, मुद्दति निक्षेप, कल निक्षेप तथा मार्जिन निक्षेप पर्दछन् । भुक्तानी मिति नभएका निक्षेपहरूको अनुमानित फेयर मूल्य भनेको मागेको बखत तिर्नुपर्ने रकम हो । निश्चित व्याज तिर्नुपर्ने निक्षेपको फेयर मूल्य भनेको तिर्नुपर्ने व्याज सहित उक्त निक्षेपको कितावी मूल्य हो । जारी गरेको ऋणपत्रको फेयर मूल्य उक्त ऋणपत्रको कितावी मूल्य हुन्छ । सुरक्षण नराखिएको सहायक दायित्व winding up को बखत निक्षेपकर्ताहरू, ऋणपत्र धारक र creditors को दाबीपछिको भुक्तानी हुने दायित्व हुन् ।

३.१२ व्यवस्थाहरू

विगतमा भएका घटनाहरूको कारण बैंकको वर्तमान कानुनी तथा निर्मित दायित्व जसको सजिलै अनुमान लगाउन सकिन्छ र दायित्व राफसाफ गर्न आर्थिक लाभ वाहिरिन्छ भन्ने सम्भावना हुन्छ भने ती दायित्वहरूका निम्ति व्यवस्था लेखाङ्कन गरिन्छ । यसरी लेखाङ्कन गरिएको रकम रिपोर्टिङ्ग मितिमा वर्तमान दायित्वसँग सम्बन्धित जोखिम र अनिश्चिततालाई मध्यनजर राखि राफसाफ गर्न आवश्यक पर्ने रकमको सबैभन्दा उत्तम अनुमान हो । अनुमानित नगद प्रवाहको आधारमा वर्तमान दायित्व राफसाफ गर्न व्यवस्थाको मापन गरिन्छ भने उक्त नगद प्रवाहको वर्तमान मूल्यको आधारमा नै कितावी मूल्य निर्धारण गरिन्छ । Onerous सम्झौताको व्यवस्थाको लेखाङ्कन त्यस बखत गरिन्छ जब बैंकले सम्झौताबाट प्राप्त गर्ने आर्थिक लाभभन्दा सम्झौता पालन गर्न लाग्ने रोकन नसकिने खर्च बढी हुन्छ । सम्झौताको अन्त्य गर्न लाग्ने अनुमानित लागतको वर्तमान मूल्य र सम्झौता अनुसार चली रहँदा लाग्ने अनुमानित खुद लागतको वर्तमान मूल्य मध्य जुन कम हुन्छ त्यही अनुरूप व्यवस्थाको मापन गरिन्छ । भविष्यमा हुने संचालन नोक्सानीको भने व्यवस्था गरिँदैन ।

व्यवस्था स्थापित गर्नु भन्दा अगाडि कुनै सम्झौतासँग सम्बन्धित सम्पत्तिमा हानि नोक्सानी छ वा छैन भनी पहिचान गरिन्छ । व्यवस्था सम्बन्धि खर्चलाई फिर्ता पाउने रकम घटाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।



३.१३ आम्दानीको लेखाङ्कन

आम्दानीको पहिचान

आर्थिक लाभ बैंकलाई प्राप्त हुने सम्भव भएसम्म र आम्दानीको विश्वसनीय मापन गर्न सकेसम्म आम्दानीको लेखाङ्कन गर्ने गरिन्छ । निम्न वमोजिमका लेखाङ्कन मापदण्डहरू पूर्ति पश्चात् आम्दानीको लेखाङ्कन गर्न सकिन्छ ।

व्याज आम्दानी

परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति, अन्य विस्तृत आम्दानीमार्फत फेयर मूल्यमा वर्गीकृत व्याज भएको वित्तीय सम्पत्ति र नाफा नोक्सान विवरणमार्फत फेयर मूल्यमा निर्दिष्ट वित्तीय सम्पत्तिहरूमा प्रभावकारी व्याज दरको करिबी दर अनुसार व्याज आम्दानी लेखाङ्कन गरिन्छ । प्रभावकारी व्याज दर विधिको यथार्थ गणना गर्न लाग्ने खर्च उक्त विधिको पालना गर्दा हुने फाइदाभन्दा बढी हुने बैंकको अनुमान छ । प्रभावकारी व्याज दर भनेको त्यस्तो दर हो जसले अनुमानित भविष्यको नगद प्राप्ती वा भुक्तानीलाई वित्तीय उपकरणको अनुमानित समयावधि वा उपयुक्त अवस्थामा सोभन्दा कम समयावधिको आधारमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद कितावी मूल्यलाई discount गर्दछ ।

जब लिनुपर्ने रकममा हानि (impairment) हुन्छ, बैंकले त्यसको कितावी मूल्यलाई प्राप्त योग्य रकमसम्म घटाउँछ जसको निम्ति भविष्यको नगद प्रवाहलाई मौलिक प्रभावकारी व्याज दरले discount गरिन्छ । नोक्सानी भएको कर्जाको व्याज आम्दानीलाई प्रभावकारी व्याज दरको करिबी दर अनुसार लेखाङ्कन गरिन्छ ।

बैंकले कर्जा सापटीमा भएको व्याज आम्दानी व्याज आम्दानी लेखाङ्कन निर्देशिका, २०१९ अनुसार लेखाङ्कन गरेको छ । धितोको खुद प्राप्त मूल्यप्रति निरपेक्ष रही बैंकले ५२,९५१,३६०.४३ रुपैयाँ बराबरको व्याज रकम अपलेखाङ्कन गरेको छ जसमा contractual भुक्तानी, साँवा वा व्याज १२ महिना भन्दा बढीदेखि भाका नाघेका छन् । बैंकले थप ६,६४०,६१७.८२ रुपैयाँ बराबरको व्याज रकम अपलेखाङ्कन गरेको छ जसमा contractual भुक्तानी साँवा वा व्याज ३ महिना भन्दा बढीदेखि भाखा नाघेका छन् र धितोको खुद प्राप्त मूल्य साँवा तथा व्याज भुक्तानीको लागि अपुग छन् । त्यसैगरी बैंकले आ.व. २०७५/७६ मा पाकेको तर असुलउपर नभएको व्याज रकम मध्ये श्रावण १५ गते सम्ममा रु. १०९,२४४,९४९ असुली गरेको छ ।

शुल्क तथा कमिशन आम्दानी

शुल्कमा सेवा अवधि भर कमाएको सेवा शुल्क, कमिशन शुल्क जस्ता शुल्कहरू पर्दछन् । कर्जा सिण्डिकेट शुल्क सिण्डिकेट पुरा भए पछि आम्दानीको रूपमा लेखाङ्कन गरिन्छ । पोर्टफोलियो तथा अन्य व्यवस्थापन परामर्श शुल्क र सेवा प्रदान शुल्कहरू सम्भौता बमोजिम प्रायः समय विभाजन आधारमा लेखाङ्कन गरिन्छ ।

लाभांश आम्दानी

जब लाभांश प्राप्ति अधिकारको सिर्जना हुन्छ तब इक्विटी उपकरणको लाभांश आम्दानीलाई नाफा नोक्सान विवरणको अन्य आम्दानी अन्तर्गत लेखाङ्कन गरिन्छ ।

खुद व्यापारिक आम्दानी

खुद व्यापारिक आम्दानी अन्तर्गत व्यापारिक सम्पत्ति तथा दायित्व सम्बन्धी आम्दानी र खर्चहरू पर्दछन् । साथै यसमा व्यापारिक सम्पत्ति तथा दायित्वको फेयर मूल्यमा आएको परिवर्तन, प्राप्त व्याज, लाभांश र विदेशी विनिमयको फरकहरू पनि पर्दछन् ।

FVTPL मा वर्गीकृत अन्य वित्तीय उपकरणबाट भएको खुद आम्दानी

इक्विटी शेयर र सामुहिक लगानी कोष जस्ता व्यापारिक सम्पत्तिलाई FVTPL मा लेखाङ्कन गरिन्छ । अन्य कुनै वित्तीय उपकरणहरूलाई FVTPL मा निर्दिष्ट गरिएको छैन ।

३.१४ व्याज खर्च

परिषोधित मूल्यमा मापन गरिएका सम्पूर्ण वित्तीय दायित्वहरूको निम्ति प्रभावकारी व्याज दरको करिबी दर प्रयोग गरी व्याज खर्च लेखाङ्कन गरिन्छ । प्रभावकारी व्याज दर भनेको त्यस्तो दर हो जसले अनुमानित भविष्यको नगद प्राप्ती वा भुक्तानीलाई वित्तीय उपकरणको अनुमानित समयावधि वा उपयुक्त अवस्थामा सोभन्दा कम समावधिको आधारमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद कितावी मूल्यलाई discount गर्दछ ।

३.१५ कर्मचारी सुविधा

कर्मचारी सुविधा अन्तर्गत :

क) अल्पकालिन कर्मचारी सुविधा

अल्पकालिन कर्मचारी सुविधा यस्तो सुविधा हो जुन वार्षिक रिपोर्टिङ्ग समयको समाप्ति पछि १२ महिना अघि पूर्णतय राफसाफ हुने अपेक्षा गरिएको हुन्छ । यसमा निम्न सुविधाहरू समावेश छन् :

- ज्याला, तलव र सामाजिक सुरक्षा योगदान
- सःशुल्क वार्षिक विदा र सःशुल्क विरामी विदा
- नाफा साभेदारी र वोनस
- वहालवाला कर्मचारीहरूलाई गैर मौद्रिक सुविधाहरू (जस्तै: औषधी सेवा, घर, गाडी र सितै वा सहूलियतमा सामान तथा सेवा)



छोटो अवधिको कर्मचारी लाभलाई discount नगरि मापन गरिन्छ र सेवा प्रदान गरेको बखत नै खर्च जनाइन्छ । छोटो अवधिको नगद वोनस र नाफा बॉडफॉड योजना वमोजिम भुक्तानी गर्नु पर्ने रकमको हकमा यदि कर्मचारीको पूर्व अवधिको सेवाको कारण बैंकको वर्तमान कानुनी तथा निर्मित दायित्व भएमा र उक्त दायित्व भरपर्दो तरिकाले मापन गर्न सकेमा सो बराबरको रकमलाई दायित्वको रूपमा लेखाङ्कन गरिन्छ ।

ख) रोजगार पछिको सुविधा जस्तै :

- अवकास लाभ (पेन्सन, अवकाश हुँदा एकमुष्ट भुक्तानी)
- अन्य रोजगार पछिको लाभ जस्तै रोजगार पछिको जिवन विमा, रोजगार पछिको औषधोपचार सेवा

ग) अन्य दीर्घकालिन कर्मचारी सुविधा

घ) Termination सुविधा

३.१५.१ रोजगार पछिको सुविधा

परिभाषित योगदान योजना

NAS 19 (कर्मचारी सुविधा अनुसार परिभाषित योगदान योजना रोजगार पछि प्राप्त हुने लाभ योजना हो जसमा बैंकले निश्चित रकम छुट्टै बैंक खाता/कोषमा योगदान गर्दछ र यदि कर्मचारीहरूको वर्तमान तथा पूर्व सेवावापतको सम्पूर्ण कर्मचारी लाभ भुक्तानी गर्न यथेष्ट सम्पत्ति नभएको खण्डमा कुनै कानुनी र निर्मित दायित्व आउँदैन ।

परिभाषित योगदान योजनामा कर्मचारीले बैंकलाई दिएको सेवाको अनुपातमा रोजगारदाताले तिर्नु पर्ने योगदानलाई कर्मचारी खर्च भनेर due भएको दिन खर्चमा लेखाङ्कन गरिन्छ । तिर्न बाँकी योगदानलाई दायित्वको रूपमा अन्य दायित्वमा देखाइन्छ ।

बैंकले कर्मचारी संचय कोषमा प्रत्येक कर्मचारीको तलवको १० प्रतिशत जम्मा गरेको छ । माथि उल्लेखित खर्चहरू NAS 19 बमोजिम परिभाषित योगदान योजना अन्तर्गत योगदान गरिएको भनेर पहिचान गरिएको छ ।

परिभाषित लाभ योजना

परिभाषित लाभ योजना भनेको परिभाषित योगदान योजना वाहेकका अन्य रोजगार पछिको सेवा सुविधा हो । यसर्थ NAS 19 बमोजिम कर्मचारी उपदानलाई परिभाषित लाभ योजना मानिएको छ ।

उपदान

श्रम ऐन, २०७४ अनुसार स्थायी रूपमा बैंकमा नियुक्त भएका कर्मचारीहरूको सेवा अवधिको आधारमा उपदानको निम्ति व्यवस्था गरिन्छ । उपदान अन्तर्गत पुरा दायित्वको हिसाव निर्धारण गर्न प्रत्येक वर्ष विमाकिक मूल्याङ्कन गरिन्छ ।

बैंकको परिभाषित लाभ दायित्व गणना गर्नको निम्ति कर्मचारीले वर्तमान तथा पूर्व अवधिको सेवाबाट आर्जन हुने भविष्यको लाभ रकमलाई discount गरी वर्तमान मूल्य निर्धारण गरिन्छ र त्यसमा योजना सम्पत्तिको फेयर मूल्य घटाएर खुद रकम वित्तीय अवस्थाको विवरणमा देखाइन्छ । योजना सम्पत्तिको मूल्य आर्थिक लाभको आजको मूल्य योजनाबाट रिफण्डको रूपमा प्राप्त हुने अथवा भविष्यको योजना योगदानबाट घट्ने रकममा सिमित हुन्छ । आर्थिक लाभको आजको मूल्य निर्धारण गर्न बैंकको कुनै योजनामा लागु हुने न्युनतम लगानी आवश्यकतालाई विचार गरिन्छ । योजना दायित्वको राफसाफ गर्दा वा योजनाको समयावधिमा लाभ प्राप्त भएमा बैंकलाई आर्थिक लाभ उपलब्ध हुन्छ ।

वार्षिक अवधिको शुरुवातमा हिसाव गरिने परिभाषित लाभ दायित्वको discount दर लागु गरी बैंकले निर्धारित लाभ दायित्वको व्याज खर्चको निर्धारण गर्छ । सरकारी ऋणपत्र जसको अवधि परिभाषित लाभ योजनाको अवधि समान हुन्छ त्यसको औसत yield लाई आधार मानेर discount दरको निर्धारण गरिन्छ ।

कर्मचारीले सेवा दिए वापत उपदान दायित्वको वृद्धिलाई नाफा नोक्सान विवरणको कर्मचारी खर्च अन्तर्गत खुद व्याज खर्चका साथ देखाइएको छ । बैंकको दायित्वको हिसाव गर्दा उपदानमा आउने कुल विमाकिक नाफा नोक्सानलाई अन्य विस्तृत आम्दानीमा देखाइएको छ ।

मूल्याङ्कन गर्दा demographic assumptions स्वरूप सेवा निवृत्ति उमेर (५८ वर्ष), सेवाबाट पूर्व अवधि अवकाष र स्वस्थको कारण अवकाष जस्ता निवृत्तिहरू लिइएका छन् ।

३.१५.२ अन्य दीर्घकालिन कर्मचारी सुविधा

अल्पकालिन कर्मचारी सुविधा, रोजगार पछिको लाभ र terminal लाभ वाहेकका लाभहरू अन्य दीर्घकालिन कर्मचारी सुविधा अन्तर्गत पर्दछन् । NAS 19 अनुरूप अनुपयोग संचित विदा वापतको खर्च अन्य दीर्घकालिन कर्मचारी सुविधा अन्तर्गत पर्दछ ।

अनुपयोग संचित विदा

रिपोर्टिङ्ग अवधिबाट १ वर्ष पछि प्रयोग हुने अपेक्षा रहेको संचित विदालाई अन्य दीर्घकालिन कर्मचारी सुविधा भनेर देखाइन्छ । कर्मचारीले वर्तमान तथा पूर्व अवधिको सेवाबाट आर्जन हुने भविष्यको लाभ रकमलाई discount गरी बैंकको अनुपयोग संचित विदा प्रतिको खुद दायित्व निर्धारण गरिन्छ । यसको हिसाव अनुमानित युनिट क्रेडिट विधीबाट गरिन्छ । अनुपयोग संचित विदा दायित्वमा भएको खुद फरक र विमाकिक नाफा नोक्सानलाई नाफा नोक्सान विवरणमा कर्मचारी खर्च अन्तर्गत जुन अवधिमा सिर्जना हुन्छ सोही अवधिमा देखाइन्छ ।



३.१६ वित्तीय तथा संचालन पट्टा

कुनै व्यवस्था पट्टा हो वा पट्टा धारण गर्छ भनी निर्धारण गर्ने आधार उक्त व्यवस्थाको विशेषतामा हुन्छ र सो व्यवस्था पूर्ति गर्न कुनै विशेष सम्पत्तिको प्रयोग अथवा उक्त व्यवस्थाले सम्पत्तिको प्रयोग गर्ने अधिकार स्थापित गर्छ कि गर्दैन भनेर आकलन गरिन्छ ।

३.१६.१ वित्तीय पट्टा

कानुनी नामसारी आवश्यक नभई counterparty लाई पर्याप्त/सम्पूर्ण रूपमा जोखिम तथा प्रतिफल स्थानान्तरण हुने गरि गरिएको पट्टालाई वित्तीय पट्टा भनिन्छ । वित्तीय पट्टा अन्तरगत बैंक lessor भएको खण्डमा पट्टाको बाँकी रकम (नकमाएको व्याज आम्दानी घटाए पछि) लाई कर्जा तथा ग्राहकबाट प्राप्त गर्नु पर्ने भनेर देखाइन्छ । व्याज आम्दानीलाई पट्टाको अवधिभर खुद लगानीमा समान प्रतिफल प्राप्त हुने गरि हरेक आर्थिक वर्षमा लेखाङ्कन गरिन्छ ।

वित्तीय पट्टा अन्तरगत बैंक lessee भएको खण्डमा पट्टा सम्पत्तिको पूँजीकरण गरिन्छ र सम्पत्ति तथा उपकरणहरूमा समावेश गरिन्छ र lessor को समानान्तर दायित्वलाई अन्य दायित्वमा देखाइन्छ । वित्तीय पट्टा र त्यसको समानान्तर दायित्वलाई शुरुमा सम्पत्तिको फेयर मूल्य अथवा न्यूनतम पट्टा खर्चको आजको मूल्य जुन कम हुन्छ सोहीमा देखाइन्छ ।

३.१६.२ संचालन पट्टा

वित्तीय पट्टा बाहेक अन्य पट्टालाई संचालन पट्टा भनिन्छ । बैंक lessor भएको खण्डमा सम्पूर्ण संचालन पट्टा अन्तरगत सम्पत्तिलाई सम्पत्ति तथा उपकरणमा राखिन्छ र सोही अनुसार लेखाङ्कन गरिन्छ । बैंक lessee भएको खण्डमा लिज सम्पत्तिलाई वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गरिदैन ।

३.१७ विदेशी मुद्रा कारोबार, अनुवाद तथा मौज्जात

वित्तीय विवरणहरू नेपाली रुपैयाँमा उल्लेख गरिन्छ । विदेशी मुद्रामा भएका कारोबारहरू प्रारम्भिक रूपमा कारोबार भएको मितिमा प्रचलित सटही दरमा कार्यात्मक मुद्रामा लेखाङ्कन गरिन्छ । विदेशी मुद्रामा लेखाङ्कन गरिएका मौद्रिक सम्पत्ति र दायित्वहरू वित्तीय अवस्थाको विवरण तयार गरिने मितिको कार्यात्मक मुद्रा सटही दरमा पुनरुपांतरण गरिन्छ । यस्तो लेनदेनको बन्दोबस्तको परिणामस्वरूप विदेशी विनिमय लाभ र नोक्सान, र विदेशी मुद्रामा मूल्यहीन मौद्रिक सम्पत्ति र दायित्वहरूको वर्षको अन्त्यमा विनिमय दरबाट नाफा वा नोक्सान विवरणमा पहिचान र लेखाङ्कन गरिन्छ । गैरमौद्रिक सम्पत्ति र दायित्वहरू ऐतिहासिक मूल्यमा राखिएको छ भने ऐतिहासिक सटही दर अनुसार राखिन्छ वा fair value मा राखिएको छ भने वर्ष अन्त्यको सटही दरमा राखिन्छ र त्यसबाट प्राप्त हुने सटही लाभ वा नोक्सानलाई कि त नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ वा सम्पत्ति वा दायित्वमा भएको लाभ वा हानिको आधारमा अन्य विस्तृत आम्दानीमा राखिन्छ ।

३.१८ वित्तीय जमानत तथा कर्जा प्रतिबद्धता

वित्तीय जमानत भनेको निर्दिष्ट ऋणी कर्जा उपकरणको सर्तहरू बमोजिम भुक्तानी गर्न असफल हुँदा बैंकले राखेलाई क्षतिपूर्ति दिन निश्चित भुक्तानी दिन आवश्यक पर्ने एक सम्झौता हो । कर्जा प्रतिबद्धताहरू भनेका पूर्वनिर्धारित सर्त बमोजिम कर्जा दिनुपर्ने थिर प्रतिबद्धता हो । कर्जा प्रतिबद्धता भनेको त्यस्तो प्रतिबद्धता हो जहाँ बैंकले ग्राहकलाई कर्जा दिने उद्देश्य निश्चिन्त गरेको हुन्छ वा ग्राहकको तर्फबाट बैंकले कर्जा, ओभरड्राफ्ट, भविष्यको जमानत दिन प्रतिबद्धता जनाएको हुन्छ तर रिपोर्टिङ मितिमा बैंकले भुक्तानी दिएको हुँदैन, त्यस्ता उपकरणहरू वित्तीय विवरणमा प्रतिबद्धताको रूपमा उल्लेख गरिन्छ ।

३.१९ शेयर पूँजी र जगेडा कोष

शेयर पूँजी र जगेडाकोषहरू भिन्न वर्गका इक्विटी claims हुन् । इक्विटी claim भनेको बैंकको सम्पत्तिहरूमा सम्पूर्ण दायित्वहरू घटाएर बाँकी रहेको स्वार्थमा claim हो । अवधिभरमा इक्विटीमा भएको परिवर्तन अन्तर्गत वित्तीय विवरणमा लेखाङ्कन गरिएका आम्दानी र खर्च साथै इक्विटी होल्डरको योगदानमा इक्विटी होल्डरलाई वॉडिएको रकम घटाई बाँकी भएको रकम पर्दछ ।

३.२० प्रति शेयर आम्दानी

बैंकले आफ्नो साधारण शेयरको लागि आधारभूत र Diluted प्रति शेयर आम्दानी (EPS) तथ्यांकलाई प्रस्तुत गर्छ । आधारभूत EPS साधारण शेयरधनीहरूको लागि हुने नाफा अथवा नोक्सानलाई सो अवधिको अन्त्यमा रहेका भारित औसत शेयरधनीको संख्याले विभाजन गरी गणना गरिन्छ । Diluted EPS साधारण शेयरधनीहरूका लागि रहेको नाफा वा नोक्सान र भारित औसत शेयरधनीको संख्यामा Dilutive सम्भावित साधारण शेयरलाई समायोजन गरी निर्धारण गरिन्छ ।

३.२१ सेग्मेन्ट रिपोर्टिङ्ग

संचालन सेग्मेन्ट भन्नाले बैंकको त्यस्तो ईकाईलाई बुझिन्छ :

- जसले व्यवसायिक गतिविधीमा सहभागि भई आम्दानी कमाउछ र खर्च गर्छ (बैंकको अन्य ईकाई हरूसँगको कारोवारहरू सम्बन्धि आम्दानी तथा खर्च समेत)
- जसको संचालन परिणाम नियमित रूपमा बैंकको प्रमुख संचालन निर्णयकर्ताले समीक्षा गर्छ र ईकाईहरूलाई श्रोत साधनहरूको बिभाजन गर्ने निर्णय लिन्छ तथा ईकाईहरूको कार्यको समीक्षा गर्दछ ।
- जसको विस्तृत वित्तीय सूचना उपलब्ध छ ।



संस्थाको सबै क्षेत्र संचालन ईकाई वा संचालन ईकाईको भाग हुन्छ भन्ने जरूरी हुँदैन । उदाहरणको निम्ति मुख्य कार्यालय वा अन्य विभागहरू जसले आय आर्जन गर्दैन वा आय आर्जन गरे तापनि निकायको गतिविधिसँग incidental मात्र हुन्छ भने सो संचालन ईकाई नहुन सक्दछ । NFRS प्रयोजनको लागि संस्थाको रोजगार पछिको लाभ योजनाहरू संचालन ईकाई होइनन् ।

बैंकले कार्यकारी समिति (Executive committee) लाई व्यापार संचालन सम्बन्धि निर्णय लिने र स्रोत परिचालनमा मद्दत गर्ने आधारमा महत्वपूर्ण सेग्मेन्ट्सहरूको पहिचान गरेको छ । यस बमोजिम पहिचान गरिएको सेग्मेन्ट्सहरू बैंकिङ्ग (कर्जा, निक्षेप र ट्रेड अपरेशन समेत), भुक्तानी समाधान (कार्ड्स), विप्रेषण, ट्रेजरी र माइक्रोबैंकिङ हुन । ट्रेजरी विभागले बैंकको कोष व्यवस्थापकको रूपमा कार्य गर्दछ ।

३.२२ कर्मचारी वोनस

वोनस तथा कर अधिको नाफाको १० प्रतिशतको दरले कर्मचारी वोनस गणना गरिएको छ ।

३.२३ साधारण शेयरमा लाभांश

साधारण सभाबाट पारित भएपछि मात्र साधारण शेयरमा दिइएको लाभांशलाई दायित्व लेखाङ्कन गरिन्छ र इक्विटीबाट घटाइन्छ । अन्तरिम लाभांश घोषणा पछि बैंकको अधिकारमा नरहे पश्चात् इक्विटीबाट घटाइन्छ । रिपोर्टिङ्ग मिति पछि पारित यस वर्षको लाभांशलाई रिपोर्टिङ्ग मिति पश्चात्को घटना भनेर देखाइएको छ ।

३.२४ नगद प्रवाह विवरण

नगद प्रवाह विवरण Direct Method को प्रयोग गरी तयार गरिएको छ । नगद प्रवाह विवरण संचालन गतिविधि, वित्त गतिविधि तथा लगानी गतिविधिहरूको कुल नगद प्राप्ति र कुल नगद भुक्तानीको आधारमा तयार गरिएको छ ।

३.२५ तुलनात्मक रकम

यस वर्षको वित्तीय विवरणमा आवश्यकता अनुसार तुलनात्मक रकमहरू पुनःवर्गीकरण गरिएका छन् ।



अनुसूची ४.१

नगद तथा नगद समान				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद मौज्जात	३,३०२,७४५,९२५	२,२४९,३२९,२७७	३,३०२,७२७,३२८	२,२४९,३९४,०९३
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४४८,९३२,६९५	५२२,९९४,८९८	४०८,३४६,९२३	४६०,६९९,९६२
माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	९,७५०,२४९,८६३	९,७५६,४४२,६३८	९,७५०,२४९,८६३	९,७५६,४४२,६३८
अन्य	२,६९४,४८८,३०३	९,३९७,९४७,२२८	२,६९४,४८८,३०३	९,३९७,९४७,२२८
जम्मा नगद तथा नगद समान	८,९९६,४९६,७०६	५,९९८,६२६,०४०	८,९५५,८९९,६९७	५,८५६,४०३,९२९

अनुसूची ४.२

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात	६,०३७,५९९,३७०	६,४५४,९२७,२४३	६,०३७,५९९,३७०	६,४५४,९२७,२४३
पुनः बिक्री सम्पन्नता अन्तर्गत खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकमा रहेको अन्य निक्षेप तथा लिन बाँकी वक्यौता रकम	६८,३८०,०००	६,४७७,६७४,९६५	६८,३८०,०००	६,४७७,६७४,९६५
जम्मा नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	६,९०५,९७९,३७०	९२,९३२,६०९,४०८	६,९०५,९७९,३७०	९२,९३२,६०९,४०८

अनुसूची ४.३

बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	७४,६७२,९६९	७४,३५६,९०४	७४,६७२,९६९	७४,३५६,९०४
विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	९५८,४४७,२५५	९,३३९,२०८,७९३	९५८,४४७,२५५	९,३३९,२०८,७९३
घटाउने: नोक्सानी व्यवस्था	-	-	-	-
जम्मा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	९,०३३,९२०,२९६	९,४९६,५६५,६९७	९,०३३,९२०,२९६	९,४९६,५६५,६९७

अनुसूची ४.४

डेबिटिभ वित्तीय उपकरण				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक प्रयोजनको लागि धारण				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्पन्नता	९,७४९,८७२,३९२	९,९५४,९६७,६५४	९,७४९,८७२,३९२	९,९५४,९६७,६५४
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निम्ति धारण				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्पन्नता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा डेबिटिभ वित्तीय उपकरण	९,७४९,८७२,३९२	९,९५४,९६७,६५४	९,७४९,८७२,३९२	९,९५४,९६७,६५४



अन्य व्यापारिक सम्पत्तिहरू				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ट्रेजरी बिल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
स्वदेशी संस्थागत ऋणपत्र	-	-	-	-
शेयर (इक्विटी)	११०,७११,३६२	१०३,४१३,५३२	८०,७३१,१३०	८१,३१७,७३९
अन्य	-	-	-	-
जम्मा अन्य व्यापारिक सम्पत्तिहरू	११०,७११,३६२	१०३,४१३,५३२	८०,७३१,१३०	८१,३१७,७३९
धितो राखिएको (Pledged)	-	-	-	-
धितो नराखिएको (Non Pledged)	११०,७११,३६२	१०३,४१३,५३२	८०,७३१,१३०	८१,३१७,७३९

बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लघुवित्त संस्थाहरूलाई दिएको कर्जा	३,३०६,१९६,८००	२,८६९,८५५,६८८	३,३०६,१९६,८००	२,८६९,८५५,६८८
अन्य	-	-	-	-
घटाउने : कर्जा नोक्सानी व्यवस्था	(३३,०५१,५६८)	(२८,६८९,३८२)	(३३,०५१,५६८)	(२८,६८९,३८२)
जम्मा	३,२७३,१४५,२३२	२,८४१,१६६,३०६	३,२७३,१४५,२३२	२,८४१,१६६,३०६

कर्जा नोक्सानी व्यवस्था (Allowances for Impairment)				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ को मौज्जात	२८,६८९,३८२	२४,४२९,२१२	२८,६८९,३८२	२४,४२९,२१२
यस वर्षको नोक्सानी व्यवस्था				
यस वर्षको जम्मा	१०,९७५,५९९	७,५५०,२२८	१०,९७५,५९९	७,५५०,२२८
उठेको/फिर्ता	(६,६१३,४१३)	(३,२९०,०५८)	(६,६१३,४१३)	(३,२९०,०५८)
अपलेखन	-	-	-	-
आषाढ मसान्तको मौज्जात	३३,०५१,५६८	२८,६८९,३८२	३३,०५१,५६८	२८,६८९,३८२

ग्राहकलाई दिएको कर्जा तथा सापट				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिधोषित लागतमा मापन गरिएको कर्जा तथा सापट	१०४,५३९,४७७,१००	८४,७१६,२०४,३६२	१०४,५३९,४७७,१००	८४,७१६,२०४,३६२
घटाउने : कर्जा नोक्सानी व्यवस्था				
सामूहिक नोक्सानी व्यवस्था	(१,१२८,५९३,१७०)	(८८०,२०५,५९०)	(१,१२८,५९३,१७०)	(८८०,२०५,५९०)
व्यक्तिगत नोक्सानी व्यवस्था	(५३३,७८३,६४३)	(५९८,४१६,६१२)	(५३३,७८३,६४३)	(५९८,४१६,६१२)
खुद रकम	१०४,८७७,१००,२८७	८३,२३७,५८२,१६०	१०४,८७७,१००,२८७	८३,२३७,५८२,१६०
FVTPL मा मापन गरिएको कर्जा तथा सापट	-	-	-	-
जम्मा	१०४,८७७,१००,२८७	८३,२३७,५८२,१६०	१०४,८७७,१००,२८७	८३,२३७,५८२,१६०



कर्जा प्रकारको आधारमा कर्जा तथा सापटको विश्लेषण				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा प्रकार				
आवधिक कर्जा	२५,८०६,९९९,१८८	१८,३८१,२०१,५४६	२५,८०६,९९९,१८८	१८,३८१,२०१,५४६
अधिविकर्ष कर्जा	२२,८३३,३४३,३८६	२१,४३१,४४४,७७८	२२,८३३,३४३,३८६	२१,४३१,४४४,७७८
ट्रष्ट रिसिप्ट/निर्यात कर्जा	४,६२७,३७८,७११	३,७६९,३९४,१३९	४,६२७,३७८,७११	३,७६९,३९४,१३९
माग तथा अन्य चालु पूँजी कर्जा	२०,३२६,०५३,९८७	१२,४६६,४०३,७६६	२०,३२६,०५३,९८७	१२,४६६,४०३,७६६
व्यक्तिगत आवासिय कर्जा	४,९९७,९८५,०२५	४,३५८,१२१,३८१	४,९९७,९८५,०२५	४,३५८,१२१,३८१
रियल स्टेट कर्जा	७,२२३,३५७,१४५	७,७६२,६३९,२३६	७,२२३,३५७,१४५	७,७६२,६३९,२३६
मार्जिन लेन्डिङ्ग कर्जा	२,७८१,२३४,७४९	२,०३७,६७३,८१५	२,७८१,२३४,७४९	२,०३७,६७३,८१५
हायर पर्चेज कर्जा	९,७६०,२००,०४३	९,०८३,८२०,०३८	९,७६०,२००,०४३	९,०८३,८२०,०३८
विपन्न वर्ग कर्जा	३,३९२,३५०,७२७	१,८२०,८६५,३२७	३,३९२,३५०,७२७	१,८२०,८६५,३२७
बिल्स खरिद	६६,४९८,०००	४५,११५,०००	६६,४९८,०००	४५,११५,०००
कर्मचारी कर्जा	८१४,५४०,४२०	१,०२२,६५७,०२०	८१३,७४०,१२१	१,०२१,१६२,३९५
अन्य	३,४९२,१८२,०३८	२,१५०,६९७,९१०	३,४९२,१८२,०३८	२,१५०,६९७,९१०
जम्मा	१०६,१२२,१२३,४१९	८४,३३०,०३३,९५५	१०६,१२१,३२३,१२१	८४,३२८,५३९,३३०
असुल गर्न बाँकी व्याज	४१७,३५३,६८१	३८६,१७०,४०७	४१७,३५३,६८१	३८६,१७०,४०७
कुल जम्मा	१०६,५३९,४७७,१००	८४,७१६,२०४,३६२	१०६,५३८,६७६,८०२	८४,७१४,७०९,७३७

मुद्राको आधारमा कर्जा तथा सापटको विश्लेषण				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	१०३,९७८,८४९,३९६	८३,३२०,१२९,४२१	१०३,९७८,०४९,०९८	८३,३१८,६३४,७९६
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	२,५६०,६२७,७०४	१,३९६,०७४,९४१	२,५६०,६२७,७०४	१,३९६,०७४,९४१
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-	-
यूरो	-	-	-	-
जापनिज येन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	१०६,५३९,४७७,१००	८४,७१६,२०४,३६२	१०६,५३८,६७६,८०२	८४,७१४,७०९,७३७



अनुसूची ४.७.३

धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुरक्षण				
चल/अचल सम्पत्ति	९८,५७१,००६,९२६	८०,६३८,९९७,२३४	९८,५७१,००६,९२६	८०,६३८,९९७,२३४
सुन तथा चाँदी	-	-	-	-
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	५२३,६२९,२७९	७५५,८०८,४४६	५२३,६२९,२७९	७५५,८०८,४४६
सरकारी जमानत	१४५,०३४,७८४	१३५,०६४,८००	१४५,०३४,७८४	१३५,०६४,८००
अन्तराष्ट्रिय सूचिकृत बैंकको जमानत	-	-	-	-
निर्यात कागजपत्रको धितो	२,६२४,५५६,४८६	६,२९९,४९४	२,६२४,५५६,४८६	६,२९९,४९४
मुद्दति निक्षेपको धितो	१,०३३,३३०,२७४	८७०,८३३,२७८	१,०३३,३३०,२७४	८७०,८३३,२७८
सरकारी धितोपत्रको धितो	३,३३३,३५९	२,४९४,४९३	३,३३३,३५९	२,४९४,४९३
काउन्टर जमानत	-	-	-	-
व्याक्तिगत जमानत	४४४,१५८,१८०	१६९,९२८,४३०	४४३,३५७,८८२	१६८,४३३,८०४
अन्य धितो	३,९९४,४३५,८१२	२,१७६,८५८,१८७	३,९९४,४३५,८१२	२,१७६,८५८,१८७
जम्मा	१०६,५३९,४७७,१००	८४,७१६,२०४,३६२	१०६,५३९,४७७,१००	८४,७१६,२०४,३६२
सुरक्षण नगरिएको	-	-	-	-
जम्मा	१०६,५३९,४७७,१००	८४,७१६,२०४,३६२	१०६,५३९,४७७,१००	८४,७१६,२०४,३६२

अनुसूची ४.७.४

कर्जा नोक्सानी व्यवस्था (Allowances for Impairment)				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विशेष नोक्सानी व्यवस्था				
श्रावण १ को मौज्जात	५९८,४९६,६९२	५९३,२५६,४६५	५९८,४९६,६९२	५९३,२५६,४६५
यस वर्षको नोक्सानी व्यवस्था				
यस वर्षको जम्मा	२४५,७०९,२०९	३९४,६६५,३८८	२४५,७०९,२०९	३९४,६६५,३८८
यस वर्ष उठेको/फिर्ता	(३९०,३३४,१७७)	(२२९,५०५,२४२)	(३९०,३३४,१७७)	(२२९,५०५,२४२)
अपलेखन	-	-	-	-
विदेशी मुद्राको विनिमय दर फरकको कारण नोक्सानी व्यवस्था	-	-	-	-
अन्य परिवर्तन	-	-	-	-
आषाढ मसान्तको मौज्जात	५३३,७८३,६४३	५९८,४९६,६९२	५३३,७८३,६४३	५९८,४९६,६९२
सामुहिक नोक्सानी व्यवस्था				
श्रावण १ को मौज्जात	८८०,२०५,५९०	७३९,२३०,७१८	८८०,२०५,५९०	७३९,२३०,७१८
यस वर्षको नोक्सानी व्यवस्था				
यस वर्षको जम्मा/फिर्ता	२४८,३८७,५८०	१४०,९७४,८७२	२४८,३८७,५८०	१४०,९७४,८७२
विदेशी मुद्राको विनिमय दरले नोक्सानी व्यवस्था घट/बढ	-	-	-	-
अन्य परिवर्तन	-	-	-	-
आषाढ मसान्तको मौज्जात	१,१२८,५९३,१७०	८८०,२०५,५९०	१,१२८,५९३,१७०	८८०,२०५,५९०
जम्मा नोक्सानी व्यवस्था	१,६६२,३७६,८१३	१,४७८,६२२,२०२	१,६६२,३७६,८१३	१,४७८,६२२,२०२



अनुसूची ४.८

धितोपत्रमा (Securities) लगानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिषोधित लागतमा मापन गरिएको धितोपत्रमा लगानी	१५,५८१,५१०,२१५	९,२५५,८३४,०४८	१५,२९६,५१०,२१५	८,९७०,८३४,०४८
FVTOCI मा मापन गरिएको शेयर (इक्विटी) मा लगानी	२,१९४,४८६,८३९	२,०७०,७८५,६०१	२,१९४,४८६,८३९	२,०७०,७८५,६०१
जम्मा	१७,७७६,९९७,०५४	११,३२६,६१९,६४९	१७,४९०,९९७,०५४	११,०४१,६१९,६४९

अनुसूची ४.८.१

परिषोधित (Amortized) लागतमा मापन गरिएको धितोपत्रमा लगानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ऋणपत्र	-	-	-	-
सरकारी ऋणपत्र तथा बण्ड	१३,४४१,६७८,२१३	६,२११,९३२,७१७	१३,४४१,६७८,२१३	६,२११,९३२,७१७
सरकारी ट्रेजरी विल	१,४७७,५६०,७७२	२,३८१,६३०,१०१	१,४७७,५६०,७७२	२,३८१,६३०,१०१
नेपाल राष्ट्र बैंकको ऋणपत्र तथा बण्ड	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-	-
अन्य	६६२,२७१,२३०	६६२,२७१,२३०	३७७,२७१,२३०	३७७,२७१,२३०
घटाउने: विशेष हानी नोक्सानी व्यवस्था	-	-	-	-
जम्मा	१५,५८१,५१०,२१५	९,२५५,८३४,०४८	१५,२९६,५१०,२१५	८,९७०,८३४,०४८

अनुसूची ४.८.२

अन्य विस्तृत आम्दानी मार्फत फेयर मूल्यमा मापन गरिएका शेयर (इक्विटी) लगानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
इक्विटी उपकरणहरू				
सूचिकृत शेयरहरू	१,७४०,६९४,०३९	१,७२९,४९२,८०१	१,७४०,६९४,०३९	१,७२९,४९२,८०१
सूचिकृत नभएका शेयरहरू	४५३,७९२,८००	३४१,२९२,८००	४५३,७९२,८००	३४१,२९२,८००
जम्मा	२,१९४,४८६,८३९	२,०७०,७८५,६०१	२,१९४,४८६,८३९	२,०७०,७८५,६०१

अनुसूची ४.८.३

इक्विटीमा गरिएको लगानीको जानकारी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अन्य विस्तृत आम्दानी मार्फत फेयर मूल्यमा मापन गरिएका सूचिकृत शेयर (इक्विटी) लगानी				
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड	७९,४२६,६००	७९,४२६,६००	७९,४२६,६००	७९,४२६,६००
१४,९९,१९६ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	३०,७१४,७८८	२९,८२४,९८८	३०,७१४,७८८	२९,८२४,९८८
२६,९३० साधारण शेयर रु १०० को दरले चुक्ता				
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड	१३,१९९,१२७	९,२६६,८४२	१३,१९९,१२७	९,२६६,८४२
९,८६१ साधारण शेयर रु १०० को दरले चुक्ता तथा				
२४,२८५ संस्थापक शेयर रु १०० को दरले चुक्ता				



लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड	१८,१४९,४४६	१८,१४९,४४६	१८,१४९,४४६	१८,१४९,४४६
८,७७२ साधारण शेयर रु १०० को दरले चुक्ता				
बुटवल पावर कम्पनी लिमिटेड	४९,९५७,७७०	३८,७७६,४१९	४९,९५७,७७०	३८,७७६,४१९
१०२,५४६ साधारण शेयर रु १०० को दरले चुक्ता				
बोटलर्स नेपाल लिमिटेड (तराई)	२,२५४,९१७	२,२७५,४६३	२,२५४,९१७	२,२७५,४६३
२,१९५ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेपाल ल्यूव आयल लिमिटेड	१,०८०	१,०८०	१,०८०	१,०८०
१,२७० साधारण शेयर रु १०० को दरले चुक्ता				
नेपाल फिल्म डेभलपमेन्ट कम्पनी लिमिटेड	५६९	५६९	५६९	५६९
५३९ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड	४९,२५६,०२५	४८,६५५,३०५	४९,२५६,०२५	४८,६५५,३०५
७५,१२५ साधारण शेयर रु १०० को दरले चुक्ता				
रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड	९,९२८,४०४	५,६७८,१६०	९,९२८,४०४	५,६७८,१६०
६६,७२४ साधारण शेयर रु १०० को दरले चुक्ता				
चिलिमे हाइड्रोपावर लिमिटेड	१०२,५४६,९४६	८०,४१०,८१२	१०२,५४६,९४६	८०,४१०,८१२
१,४३,५४९ साधारण शेयर रु १०० को दरले चुक्ता				
फर्स्ट माइक्रोफाइनान्स लिमिटेड	१९,७७२,०२४	१९,७७२,०२४	१९,७७२,०२४	१९,७७२,०२४
२९,८०५ साधारण शेयर रु १०० को दरले चुक्ता				
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड	३४,६५८,८९६	३३,४८७,३४२	३४,६५८,८९६	३३,४८७,३४२
२,१३,०४९ साधारण शेयर रु १०० को दरले चुक्ता				
सानिमा माई हाइड्रोपावर लिमिटेड	३९,०५८,०२६	२५,५९४,०५९	३९,०५८,०२६	२५,५९४,०५९
१,१२,१२७ साधारण शेयर रु १०० को दरले चुक्ता				
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड	१५,१०७,१९९	१५,१०७,१९९	१५,१०७,१९९	१५,१०७,१९९
१६,१४९ साधारण शेयर रु १०० को दरले चुक्ता				
तारागाउँ रजेन्सि होटल लिमिटेड	५,५९०,९६६	५,५९०,९६६	५,५९०,९६६	५,५९०,९६६
२०,१०० साधारण शेयर रु १०० को दरले चुक्ता				
सोन्टी होटल लिमिटेड	६,३५२,३८७	६,३५२,३८७	६,३५२,३८७	६,३५२,३८७
२२,५२८ साधारण शेयर रु १० को दरले चुक्ता				
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	६९,२८१,१०८	६९,२८१,१०८	६९,२८१,१०८	६९,२८१,१०८
५६,७१२ साधारण शेयर रु १०० को दरले चुक्ता				
एसिएन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	६,३९७,८६९	६,०३७,४६९	६,३९७,८६९	६,०३७,४६९
९,६०८ साधारण शेयर रु १०० को दरले चुक्ता				
छिमेक लघुवित्त विकास बैंक लिमिटेड	३७,६४६,२९३	१४,२०७,३७०	३७,६४६,२९३	१४,२०७,३७०
४५,७४७ साधारण शेयर रु १०० को दरले चुक्ता				
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड	२६,१८१,८८५	२६,१८१,८८५	२६,१८१,८८५	२६,१८१,८८५
३२,४०४ साधारण शेयर रु १०० को दरले चुक्ता				
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड	१८,५६१,४५४	२,८१५,२७९	१८,५६१,४५४	२,८१५,२७९
२०,१७४ साधारण शेयर रु १०० को दरले चुक्ता				
लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड	१०,२२३,७३१	१०,२२३,७३१	१०,२२३,७३१	१०,२२३,७३१
१२,७३१ साधारण शेयर रु १०० को दरले चुक्ता				
स्वावलम्बन विकास बैंक लिमिटेड	२८,२७८,७६४	१३,०३१,९३५	२८,२७८,७६४	१३,०३१,९३५
२९,८०२ साधारण शेयर रु १०० को दरले चुक्ता				



मेरो माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड	३४,३७८,५००	१३,०००,०००	३४,३७८,५००	१३,०००,०००
४,२७,५७० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड	४९,१४५,५८२	३९,४८०,०००	४९,१४५,५८२	३९,४८०,०००
१४,५७७ साधारण शेयर रु १०० को दरले चुक्ता तथा २,१५,२२२ संस्थापक शेयर रु १०० को दरले चुक्ता				
नेशनल माइक्रोफाइनेन्स लिमिटेड	१,०००,०००	१,०००,०००	१,०००,०००	१,०००,०००
१५,०४५ संस्थापक शेयर रु १०० को दरले चुक्ता				
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड	१७,०४७,६३६	-	१७,०४७,६३६	-
२६,०७८ साधारण शेयर रु १०० को दरले चुक्ता				
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड	२३,४५९,७२५	-	२३,४५९,७२५	-
३७,८६४ साधारण शेयर रु १०० को दरले चुक्ता				
राधि विद्युत कम्पनी लिमिटेड	४३०,८३०	-	४३०,८३०	-
२,६०२ साधारण शेयर रु १०० को दरले चुक्ता				
साना किसान विकास बैंक लिमिटेड	१९,१८५,७२५	-	१९,१८५,७२५	-
२०,७७३ साधारण शेयर रु १०० को दरले चुक्ता				
जादी ग्रुप पावर लिमिटेड	२,५५०,७०८	-	२,५५०,७०८	-
२०,४९५ साधारण शेयर रु १०० को दरले चुक्ता				
अपर तामाकोशी हाईड्रोपावर लिमिटेड	३४,६३२,१४६	-	३४,६३२,१४६	-
१,३२,३४२ साधारण शेयर रु १०० को दरले चुक्ता				
ग्लोबल आइएमइ समुन्ती स्कीम	३८,२७९,२४८	३७,९७२,६८०	३८,२७९,२४८	३७,९७२,६८०
३८,३०,२६८ इकाई रु १० को दरले चुक्ता				
लक्ष्मी इक्विटी फण्ड	१४,७४३,३२०	१४,६२३,९५०	१४,७४३,३२०	१४,६२३,९५०
१४,७७,४९५ इकाई रु १० को दरले चुक्ता				
लक्ष्मी भ्यालु फण्ड-१	२४,०१९,६३७	२३,४०९,०४१	२४,०१९,६३७	२३,४०९,०४१
२२,८८,१८३ इकाई रु १० को दरले चुक्ता				
नबिल इक्विटी फण्ड	१९,०४८,५३३	१७,३६८,९८१	१९,०४८,५३३	१७,३६८,९८१
१९,१८,८९७ इकाई रु १० को दरले चुक्ता				
एन.आइ.बि.एल प्रगति फण्ड	११,४२२,६१४	११,४२२,६१४	११,४२२,६१४	११,४२२,६१४
११,४१,६८२ इकाई रु १० को दरले चुक्ता				
एन.आइ.बि.एल समृद्धि फण्ड-१	५५,९४९,५२५	४७,५९६,४८९	५५,९४९,५२५	४७,५९६,४८९
५३,७६,६७८ इकाई रु १० को दरले चुक्ता				
एन.एम.बि हाइब्रिड फण्ड-१	१८,९८७,५९९	१६,०९३,०४७	१८,९८७,५९९	१६,०९३,०४७
१९,०४,५०८ इकाई रु १० को दरले चुक्ता				
एन.एम.बि सुलभ फण्ड-१	४७,५२०,६६६	४५,६७१,०४४	४७,५२०,६६६	४५,६७१,०४४
४०,४२,६६१ इकाई रु १० को दरले चुक्ता				
सानिमा इक्विटी फण्ड	१९,३७५,२२९	१५,०००,०००	१९,३७५,२२९	१५,०००,०००
१९,४९,२४० इकाई रु १० को दरले चुक्ता				
एन.आई.सि. ग्रोथ स्कीम	५,२८८,५१९	५,०००,०००	५,२८८,५१९	५,०००,०००
५,३०,००० इकाई रु १० को दरले चुक्ता				
सिटिजन म्युचुअल फण्ड	६,९९९,०८७	५,०००,०००	६,९९९,०८७	५,०००,०००
७,०५,२७० इकाई रु १० को दरले चुक्ता				
जम्मा	१,११६,०११,१०४	८५२,७७८,२८३	१,११६,०११,१०४	८५२,७७८,२८३



अन्य विस्तृत आम्दानी मार्फत फेयर मूल्यमा मापन गरिएका सूचिकृत नभएका शेयर (इक्विटी) लगानी				
कर्जा सूचना केन्द्र	१,९०७,६००	१,९०७,६००	१,९०७,६००	१,९०७,६००
१,१२,५६८ संस्थापक शेयर रु १०० को दरले चुक्ता				
नेपाल क्लियरिङ हाउस लिमिटेड	३,४२५,२००	३,४२५,२००	३,४२५,२००	३,४२५,२००
४१,१०२ संस्थापक शेयर रु १०० को दरले चुक्ता				
नेशनल बैंकिङ ट्रेनिङ इन्सिटिच्यूट	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००
१२,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
ईक्रा नेपाल लिमिटेड	७६०,०००	७६०,०००	७६०,०००	७६०,०००
७,६०० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड	१५,०००,०००	१५,०००,०००	१५,०००,०००	१५,०००,०००
१,५०,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
प्रभु क्यापिटल लिमिटेड	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००
४५,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड	५००,०००	५००,०००	५००,०००	५००,०००
५,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड	२६४,०००,०००	२६४,०००,०००	२६४,०००,०००	२६४,०००,०००
२६,४०,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
नेपाल पुर्वाधार विकास बैंक लिमिटेड	१००,०००,०००	५०,०००,०००	१००,०००,०००	५०,०००,०००
१०,००,००० संस्थापक शेयर रु १०० को दरले चुक्ता				
सिटिजन म्युचुअल फण्ड-२	५०,०००,०००	-	५०,०००,०००	-
५०,००,००० इकाई रु १० को दरले चुक्ता				
एन.आइ.बि.एल सहभागिता फण्ड	२,५००,०००	-	२,५००,०००	-
२,५०,००० इकाई रु १० को दरले चुक्ता				
नबिल ब्यालेन्स फण्ड - २	१०,०००,०००	-	१०,०००,०००	-
१०,००,००० इकाई रु १० को दरले चुक्ता				
जम्मा	४५३,७९२,६००	३४१,२९२,६००	४५३,७९२,६००	३४१,२९२,६००
नाफा नोकसान विवरण मार्फत फेयर मूल्यमा मापन गरिएका सूचिकृत शेयर (इक्विटी) लगानी				
डिप्रोस्क लघुवित्त वित्तीय संस्था लिमिटेड	२८,८३५,६२७	१६,७४३,४३५	२८,८३५,६२७	१६,७४३,४३५
३७,९३३ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेको इन्स्योरेन्स लिमिटेड	१२,५९२,६६१	५,६७६,६९१	१२,५९२,६६१	५,६७६,६९१
२१,९६१ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड	-	९,०१०,०४९	-	९,०१०,०४९
८,४२७ साधारण शेयर रु १०० को दरले चुक्ता				
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड	२५,४९८,००८	११,१२४,३९५	२५,४९८,००८	११,१२४,३९५
२९,४७३ साधारण शेयर रु १०० को दरले चुक्ता				
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड	-	२३,०३४,३१०	-	२३,०३४,३१०
३६,८६४ साधारण शेयर रु १०० को दरले चुक्ता				
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड	२१,९८१,१५६	१३,९०२,६१७	२१,९८१,१५६	१३,९०२,६१७
२७,६७४ साधारण शेयर रु १०० को दरले चुक्ता				
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड	-	१२,७३३,१६९	-	१२,७३३,१६९
१०,४६२ साधारण शेयर रु १०० को दरले चुक्ता				



नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड	-	३,०१०,०००	-	३,०१०,०००
१०,००० साधारण शेयर रु १०० को दरले चुक्ता				
नेपाल हाइड्रो डेभलपर्स लिमिटेड	३२,७६०	-	३२,७६०	-
२६० साधारण शेयर रु १०० को दरले चुक्ता				
वरुण हाइड्रोपावर कम्पनी लिमिटेड	९७१,०८२	-	९७१,०८२	-
१०,१२२ साधारण शेयर रु १०० को दरले चुक्ता				
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड	१००	-	१००	-
२ साधारण शेयर रु १०० को दरले चुक्ता				
अरुण काबेलि पावर लिमिटेड	९,९००	९,९००	-	-
९९ साधारण शेयर रु १०० को दरले चुक्ता				
बुटवल पावर कम्पनी लिमिटेड	५,०१०,०००	५,०१०,०००	-	-
११,००० साधारण शेयर रु १०० को दरले चुक्ता				
दिव्यश्वरी हाइड्रोपावर लिमिटेड	-	१,१००	-	-
११ साधारण शेयर रु १०० को दरले चुक्ता				
फर्वाड कम्प्युनिटि माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड	-	२,६००	-	-
३९ साधारण शेयर रु १०० को दरले चुक्ता				
ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड	१४३	१,०००	-	-
१ साधारण शेयर रु १०० को दरले चुक्ता				
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड	१४४,८००	१४४,८००	-	-
१,४४८ साधारण शेयर रु १०० को दरले चुक्ता				
जनता बैंक नेपाल लिमिटेड	२,२०९,९७९	२,२०९,९७९	-	-
११,४४० साधारण शेयर रु १०० को दरले चुक्ता				
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेड	३००	१,०००	-	-
२ साधारण शेयर रु १०० को दरले चुक्ता				
खानि खोला हाइड्रोपावर कम्पनी लिमिटेड	-	१,६००	-	-
१६ साधारण शेयर रु १०० को दरले चुक्ता				
लक्ष्मी बैंक लिमिटेड	२,१०५,०१८	२,१०५,०१८	-	-
७,०५७ साधारण शेयर रु १०० को दरले चुक्ता				
महिला सहयात्रा माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड	२,०००	२,०००	-	-
२२ साधारण शेयर रु १०० को दरले चुक्ता				
मेरो माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड	१,२५८	४,१००	-	-
१७ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेशनल माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड	-	१,९००	-	-
२३ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड	२,५५९,०८१	२,५५९,०८१	-	-
६,९३४ साधारण शेयर रु १०० को दरले चुक्ता				
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	२,४८०,९३०	२,४८०,९३०	-	-
३,०९० साधारण शेयर रु १०० को दरले चुक्ता				
नेपाल एसबिआइ बैंक लिमिटेड	-	९,७१०	-	-
१४ साधारण शेयर रु १०० को दरले चुक्ता				



खादी गुप पावर लिमिटेड	-	४७,९९९	-	-
६३६ साधारण शेयर रू १०० को दरले चुक्ता				
एनएमबि बैंक लिमिटेड	३,३३०,०००	३,३३०,०००	-	-
१२,६५० साधारण शेयर रू १०० को दरले चुक्ता				
एनएमबि माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड	-	२,५००	-	-
३५ साधारण शेयर रू १०० को दरले चुक्ता				
रिलायन्स फाइनेन्स लिमिटेड	-	८,७००	-	-
२७६ साधारण शेयर रू १०० को दरले चुक्ता				
आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेड	-	४,७००	-	-
८२ साधारण शेयर रू १०० को दरले चुक्ता				
समता माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड	-	१,०००	-	-
१८ साधारण शेयर रू १०० को दरले चुक्ता				
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड	-	-	-	-
१९९ साधारण शेयर रू १०० को दरले चुक्ता				
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड	२,१०२,७००	२,१०२,७००	-	-
३,२६० साधारण शेयर रू १०० को दरले चुक्ता				
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड	१,३४८	१,२००	-	-
१४ साधारण शेयर रू १०० को दरले चुक्ता				
सिनर्जि पावर डेभलपमेन्ट लिमिटेड	-	६१,६००	-	-
६१६ साधारण शेयर रू १०० को दरले चुक्ता				
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड	-	३३,७००	-	-
३३७ साधारण शेयर रू १०० को दरले चुक्ता				
नेपाल बैंक लिमिटेड	५,६००,०००	-	-	-
२०,००० साधारण शेयर रू १०० को दरले चुक्ता				
युनिभर्सल पावर कम्पनी लिमिटेड	१३६,०००	-	-	-
१,३६० साधारण शेयर रू १०० को दरले चुक्ता				
जम्मा	११५,६०४,८७१	११५,३७३,४८३	८९,९११,४१४	९५,२३४,६६६

अनुसूची ४.९

चालु कर सम्पत्ति				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर सम्पत्ति				
चालु वर्षको आय कर सम्पत्ति	४,३८२,९७८,७१२	३,९८३,६८६,०१३	४,३५४,८८४,०९६	३,९८१,७२९,५४९
अघिल्लो वर्षहरूको कर सम्पत्ति	४८,३०४,३४३	७,०५९,७८३	४८,३०४,३४३	७,०५९,७८३
चालु कर दायित्व				
चालु वर्षको आयकर दायित्व	(१,०८५,६१४,४९८)	(८२०,५७१,७४४)	(१,०५८,७९७,४५८)	(८१९,७००,८७०)
गत वर्षहरूको कर दायित्वहरू	(३,१९०,०५३,६७१)	(२,३००,८५९,७०४)	(३,१९०,०५३,६७१)	(२,३००,८५९,७०४)
जम्मा	१५५,६१४,८८६	६९,३१४,३४७	१५४,३३७,३१०	६८,२२८,७५७



अनुसूची ४.१०

सहायक कम्पनीमा लगानी		
	बैंक	
	यस वर्ष	गत वर्ष
सूचिकृत सहायक कम्पनीमा लगानी	-	-
सूचिकृत नभएको सहायक कम्पनीमा लगानी	५१,०००,०००	५१,०००,०००
जम्मा लगानी	५१,०००,०००	५१,०००,०००
घटाउने : नोकसानी व्यवस्था	-	-
खुद कितावी मुल्य	५१,०००,०००	५१,०००,०००

अनुसूची ४.१०.१

सूचिकृत भएका सहायक कम्पनीमा लगानी				
	बैंक			
	यस वर्ष		गत वर्ष	
	परल मूल्य	फेयर मूल्य	परल मूल्य	फेयर मूल्य
..... लि. शेयर प्रति	-	-	-	-
..... लि. शेयर प्रति	-	-	-	-
जम्मा	-	-	-	-

बैंकले कुनै पनि सूचिकृत भएका सहायक कम्पनीमा लगानी गरेको छैन ।

अनुसूची ४.१०.२

सूचिकृत नभएका सहायक कम्पनीमा लगानी				
	बैंक			
	यस वर्ष		गत वर्ष	
	परल मूल्य	फेयर मूल्य	परल मूल्य	फेयर मूल्य
सिद्धार्थ क्यापिटल लि. १०,२०,००० संस्थापक शेयर प्रति शेयर रू १००	५१,०००,०००	सूचिकृत नभएको	५१,०००,०००	सूचिकृत नभएको
जम्मा	५१,०००,०००		५१,०००,०००	

अनुसूची ४.१०.३

बैंकको सहायक कम्पनीहरूको जानकारी		
	बैंक	
	स्वामित्वको प्रतिशत	
	यस वर्ष	गत वर्ष
सिद्धार्थ क्यापिटल लि.	५१%	५१%



सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ	
	बैंक
	यस वर्ष
सिद्धार्थ क्यापिटल लि.	
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	४९%
यस वर्षको नाफा नोक्सान वाँडफाँड	२९,९७९,६६२
आसाढ मसान्त २०७६ मा NCI सँग रहेको संचित मौज्जात	१९४,२९९,०७९
NCI लाई भुक्तानी गरेको लभांश	२९,४००,०००

	बैंक
	गत वर्ष
सिद्धार्थ क्यापिटल लि.	
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	४९%
यस वर्षको नाफा नोक्सान वाँडफाँड	४६,५९५,२३२
आसाढ मसान्त २०७५ मा NCI सँग रहेको संचित मौज्जात	१९२,४८३,४९९
NCI लाई भुक्तानी गरेको लभांश	१२,२५०,०००

सम्बद्ध कम्पनीमा लगानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सूचिकृत सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-
सूचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-
जम्मा लगानी	-	-	-	-
घटाउने : नोक्सानी व्यवस्था	-	-	-	-
खुद कितावी मुल्य	-	-	-	-

बैंकले कुनै पनि सम्बद्ध कम्पनीमा लगानी गरेको छैन ।

सूचिकृत भएका सम्बद्ध कम्पनीमा लगानी								
	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
..... लि.	-	-	-	-	-	-	-	-
..... शेयर प्रति	-	-	-	-	-	-	-	-
..... लि.	-	-	-	-	-	-	-	-
..... शेयर प्रति	-	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-	-



अनुसूची ४.११.२

सूचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी								
	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
..... लि.	-	-	-	-	-	-	-	-
..... शेयर प्रति								
..... लि.	-	-	-	-	-	-	-	-
..... शेयर प्रति								
जम्मा	-	-	-	-	-	-	-	-

अनुसूची ४.११.३

बैंकको सम्बद्ध कम्पनीहरूको जानकारी				
	समूह		बैंक	
	स्वामित्वको प्रतिशत		स्वामित्वको प्रतिशत	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
..... लि.	-	-	-	-
..... लि.	-	-	-	-

अनुसूची ४.११.४

सम्बद्ध कम्पनीहरूको इतिवटी मूल्य			
	बैंक		
	यस वर्ष	गत वर्ष	गत वर्ष
..... लि.	-	-	-
..... लि.	-	-	-
जम्मा	-	-	-

अनुसूची ४.१२

लगानी सम्पत्ति				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
फेयर मूल्यमा मापन गरिएको लगानी सम्पत्ति				
श्रावण १ को मौज्जात	-	-	-	-
यस वर्षको थप/बिक्री	-	-	-	-
यस वर्षको फेयर मूल्यमा परिवर्तन	-	-	-	-
समायोजनर स्थानान्तरण	-	-	-	-
खुद रकम	-	-	-	-
परल मूल्यमा मापन गरिएको लगानी सम्पत्ति				
श्रावण १ को मौज्जात	१५४,६३७,५३५	१५४,६३७,५३५	१५४,६३७,५३५	१५४,६३७,५३५
यस वर्षको थप/बिक्री	(३१,२८६,८३१)	-	(३१,२८६,८३१)	-
समायोजनर स्थानान्तरण	-	-	-	-
संचित हासकट्टी	-	-	-	-
संचित जोखिम व्यवस्था	-	-	-	-
खुद रकम	१२३,३५०,७०४	१५४,६३७,५३५	१२३,३५०,७०४	१५४,६३७,५३५
जम्मा	१२३,३५०,७०४	१५४,६३७,५३५	१२३,३५०,७०४	१५४,६३७,५३५



सम्पति तथा उपकरण										
विवरण	समूह									
	जग्गा	भवन	लिजहोल्ड सम्पति	कम्प्युटर तथा सामानहरू	परिवहन साधन	फर्निचर तथा फिक्सचर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ मसान्त २०७६ को जम्मा	आषाढ मसान्त २०७५ को जम्मा
परल मोल										
१ श्रावण २०७४ को मौज्दात	२४४,८११,६५८	६९,०५९,३६१	२८०,७७४,०८१	१७०,९८७,३३१	१९२,४७६,९९१	७२,८६५,४६२	-	२४१,५२२,१४३		१,२७२,४९७,०२७
यस वर्ष थप:										
थप	-	-	१४८,८०६,५८३	३८,८६५,७०९	१०५,७९१,०४८	१३,१०६,८५३	-	६९,२४७,०५३		३७५,८१७,२४६
पूँजीकृत	-	-	-	-	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	(२,२७८,८२१)	(२,३५८,४२९)	(६४,४३५,७५४)	(५,७५,४५१)	-	(३,४८०,५५६)		(७३,१२८,९९२)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्दात	२४४,८११,६५८	६९,०५९,३६१	४२७,३०१,८४३	२०७,४९९,६९०	२३३,८३२,३२४	८५,३९६,८४४	-	३०७,२८८,३४९		१,५७५,१८५,२८१
यस वर्ष थप										
थप	-	-	१४६,३७३,४६२	५६,८३३,५२५	७४,०९३,७००	४६,७३५,०७६	-	१०१,८५०,०५१		४२५,८८५,८१४
पूँजीकृत	-	-	-	-	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	(१,७५५,३७८)	(१,६२०,८३९)	(६,३२६,५८०)	(२७०,४५६)	-	(४,२६६,९९७)		(१४,२८०,२४८)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	(१४५,३००,०००)	-	-	-		(१४५,३००,०००)
आषाढ मसान्त २०७६ को मौज्दात	२४४,८११,६५८	६९,०५९,३६१	४७९,८७९,९२७	२०६,७७७,८५७	१५६,२९९,४४४	१३१,८६१,४६५	-	४०४,८७१,६९५		१,८४९,४९०,८४७
ह्रासकट्टी तथा हानी नोक्सानी										
१ श्रावण २०७४ को मौज्दात	-	१३,००६,५३४	१९०,९१८,३९४	९१,५३८,३९३	७०,६३९,८७७	४५,६५८,८६२	-	१४०,८३१,५०७		५५२,५९३,५६७
यस वर्षको ह्रासकट्टी	-	२,८०२,६४१	२५,०६५,२४१	२३,९०९,९५०	३१,१४९,१३८	७,९६४,०१५	-	३०,९४९,५५५		१२१,८४०,५४०
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-		-
विक्रि	-	-	(१,४०५,७६५)	(१,९६६,९११)	(३७,५८८,८२५)	(२३८,४३२)	-	(२,३६६,९७६)		(४३,५८५,९०९)
समायोजन	-	-	-	-	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्दात	-	१५,८०९,१७५	२१५,५७७,८७०	११५,४६९,४३१	६४,२००,१९०	५३,३६४,४४५	-	१०९,४१५,०८६		६३०,८४८,१९८
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-		-
यस वर्षको ह्रासकट्टी	-	२,६६२,५०९	३७,१८०,३७०	२८,९९८,०३६	१९,६०९,०८२	११,३०२,७७७	-	४४,६०८,४४७		१४४,३६१,२२१
विक्रि	-	-	(१,७१४,२८८)	(१,३४८,००५)	(४,४१९,१७३)	(२१६,३४६)	-	(३,७२९,९१८)		(११,४१९,७३१)
समायोजन	-	-	-	-	(३०,६४८,९८४)	-	-	-		(३०,६४८,९८४)
आषाढ मसान्त २०७६ को मौज्दात	-	१८,४७१,६८४	२५२,०४३,९५२	१४६,९११,४६३	४८,७४१,११५	६४,४७०,८७५	-	१५४,०८६,६६८		७३३,९४०,७०३
पूँजीगत निर्माण	-	१९५,४९४,७०३	-	-	-	-	-	-		१९५,४९४,७०३
खुद कितावी मूल्य										
आषाढ मसान्त २०७५ को मौज्दात	२४४,८११,६५८	२०९,०९९,२१२	२१२,७२३,९७३	९४,०३३,१७९	१६९,६३२,१३४	३२,०१२,३९९	-	१३७,८७३,५५५		११००१८६९०९.५७८
आषाढ मसान्त २०७६ को मौज्दात	२४४,८११,६५८	२४६,०८२,३७९	३२१,८३५,९७५	१२९,५९५,८३४	१०७,५५८,३२९	६७,३९०,५८९	-	१९४,५७०,०८०		१,३०३,८४४,८४६



विवरण	बैक									
	जम्मा	भवन	लिजहोल्ड सम्पत्ति	कम्प्युटर तथा सामानहरू	परिवहन साधन	फर्निचर तथा फिक्स्चर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ मसान्त २०७६ को जम्मा	आषाढ मसान्त २०७५ को जम्मा
परल मोल										
१ श्रावण २०७४ को मौज्दात	२४४,८११,६५८	६९,०५९,३६१	२६५,२८८,४३०	१६२,४३१,३५६	१८१,०५७,३९५	७,२००,३५५	-	२३४,३५०,४२३		१,२२८,१९८,९७८
यस वर्ष थप:										
थप	-	-	१४८,७७७,५८३	३६,९७३,९२६	१०३,२९१,०४८	१३,००२,४४१	-	६९,२१५,०५३		३७,२६०,०५१
पूँजीकृत	-	-	-	-	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	(२,२७८,८२१)	(२,३५८,४२९)	(६४,४३५,७५५)	(५७,४४७)	-	(३,४८०,५५६)		(७३,१२८,९९२)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्दात	२४४,८११,६५८	६९,०५९,३६१	४११,७८७,१९२	१९७,०७६,८५२	२१९,९१२,७२८	८,६२७,३२५	-	३००,०८४,९२१		१,५२६,३३०,०३७
यस वर्ष थप										
थप	-	-	१४६,३७३,४६२	५६,६४३,१९२	६८,९९७,७००	४६,७३५,०७६	-	१०१,८२७,०५१		४२०,५७६,४८१
पूँजीकृत	-	-	-	-	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	(१,७९५,३७८)	(१,६२०,८३९)	(५,०८८,५८०)	(२७०,५५६)	-	(४,२६३,९९७)		(१३,०४२,२४८)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	(१४५,३००,०००)	-	-	-		(१४५,३००,०००)
आषाढ मसान्त २०७६ को मौज्दात	२४४,८११,६५८	६९,०५९,३६१	५५६,३६५,२७६	२४२,०६९,२०६	१३८,५२१,८४८	१३०,०९१,९४६	-	३९७,६४४,९७५		१,७८८,५६४,२७०
ह्रासकट्टी तथा हानी नोक्सानी										
१ श्रावण २०७४ को मौज्दात	-	१३,००६,५३४	१८८,२६६,३५८	८७,४४८,९४०	६६,९२३,४५५	४४,८१८,२४४	-	१३७,९००,४९४		५३८,३६४,०२६
यस वर्षको ह्रासकट्टी	-	२,८०२,६४१	२३,७९१,२७६	२२,१८७,३०८	२९,०९४,९१५	७,६५३,६२९	-	२९,५७८,३६९		११५,०७८,१३९
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-		-
विक्रि	-	-	(१,४०५,७६५)	(१,९८६,९११)	(३७५,८८८,८२५)	(२३८,४३२)	-	(२,३६५,९७६)		(४३,५८५,९०९)
समायोजन	-	-	-	-	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्दात	-	१५,८०९,१७५	२१०,६२१,८६९	१०७,६४९,३३७	५८,४२९,५४५	५२,२३३,४४१	-	१६५,११२,८८७		६०९,८५६,२५५
यस वर्षको हानी नोक्सानी	-	-	-	-	-	-	-	-		-
यस वर्षको ह्रासकट्टी	-	२,६६२,५०९	३५,८७४,२२९	२६,९३०,६०२	१७,२४१,५४२	११,०१४,२४१	-	४३,२३३,२४०		१३६,९५६,३६४
विक्रि	-	-	(१,७१४,२८८)	(१,३४८,००५)	(४,४१९,१७३)	(२१६,३४६)	-	(३,७२९,९१८)		(११,४१९,७३१)
समायोजन	-	-	-	-	(३०,६४८,९८४)	-	-	-		(३०,६४८,९८४)
आषाढ मसान्त २०७६ को मौज्दात	-	१८,४७१,६८४	२४४,७८६,१९०	१३३,२३१,९३४	४०,६०२,९३०	६३,०३१,३३६	-	२०४,६२४,२०९		७०४,७४३,९०४
पूँजीगत निर्माण	-	१९५,४९४,७०३	-	-	-	-	-	-		१९५,४९४,७०३
खुद किताबी मूल्य										
आषाढ मसान्त २०७५ को मौज्दात	२४४,८११,६५८	२०९,०९९,२१२	२०१,१६५,३३३	८९,३९७,५१५	१६१,४८३,१८३	३१,३९३,८८४	-	१३४,९७२,०३३		१०७२२२२८०८,२१७
आषाढ मसान्त २०७६ को मौज्दात	२४४,८११,६५८	२४६,०८२,३७९	३११,५८३,४६६	११८,८३७,२७१	९७,९१८,९१८	६७,०६०,६१०	-	१९३,०२०,७६६		१,२७३,३१५,०६९

नोट- बैकले १ श्रावण २०७५ देखि Own Your Vehicle Scheme (OYVS) सुविधा हटाएको छ । यस कारण ती परिवहन साधनहरूको खुद किताबी मूल्यलाई सम्पत्ति तथा उपकरणबाट हटाई कर्मचारीलाई दिएको कर्जा रकममा समावेश गरिएको छ ।



विवरण	समूह					
	ख्याती	सफ्टवेयर		अन्य	आषाढ मसान्त २०७६ को जम्मा	आषाढ मसान्त २०७५ को जम्मा
		खरिद	विकास			
परल मोल						
१ श्रावण २०७४ को मौज्जात	-	६६,९०१,४६६	-	-		६६,९०१,४६६
यस वर्ष थप						
थप	-	३,६२२,९२५	-	-		३,६२२,९२५
पूँजीकृत	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्जात	-	७०,५२४,३९१	-	-		७०,५२४,३९१
यस वर्ष थप						
थप	-	२६,२८९,१७०	-	-	२६,२८९,१७०	
पूँजीकृत	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७६ को मौज्जात	-	९६,८१३,५६१	-	-	९६,८१३,५६१	
ह्रासकट्टी र हानी नोक्सानी						
१ श्रावण २०७४ को मौज्जात	-	५३,३४९,०३६	-	-		५३,३४९,०३६
यस वर्षको ह्रासकट्टी	-	३,८७४,१३६	-	-		३,८७४,१३६
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
विक्रि	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्जात	-	५७,२२३,१७२	-	-		५७,२२३,१७२
यस वर्षको ह्रासकट्टी	-	५,०५२,९५५	-	-	५,०५२,९५५	
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
विक्रि	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७६ को मौज्जात	-	६२,२७६,१२६	-	-	६२,२७६,१२६	
पूँजीगत निर्माण	-	-	-	-		-
खुद कितावी मूल्य						
आषाढ मसान्त २०७५ को मौज्जात	-	१३,३०१,२२०	-	-		१३,३०१,२२०
आषाढ मसान्त २०७६ को मौज्जात	-	३४,५३७,४३५	-	-	३४,५३७,४३५	



विवरण	बैंक					
	ख्याती	सफ्टवेयर		अन्य	आषाढ मसान्त २०७६ को जम्मा	आषाढ मसान्त २०७५ को जम्मा
		खरिद	विकास			
परल मोल						
१ श्रावण २०७४ को मौज्दात	-	६४,९८५,६१५	-	-		६४,९८५,६१५
यस वर्ष थप	-	-	-	-		-
थप	-	२,८०३,६७५	-	-		२,८०३,६७५
पूँजीकृत	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्दात	-	६७,७८९,२९०	-	-		६७,७८९,२९०
यस वर्ष थप						
थप	-	२६,२८९,१७०	-	-	२६,२८९,१७०	
पूँजीकृत	-	-	-	-		-
यस वर्षको विक्रि	-	-	-	-		-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-		-
आषाढ मसान्त २०७६ को मौज्दात	-	९४,०७८,४६०	-	-	९४,०७८,४६०	
ह्रासकट्टी र हानी नोक्सानी						
१ श्रावण २०७४ को मौज्दात	-	५२,३२४,२७६	-	-		५२,३२४,२७६
यस वर्षको ह्रासकट्टी	-	३,३७५,९३२	-	-		३,३७५,९३२
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
विक्रि	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७५ को मौज्दात	-	५५,७००,२०८	-	-		५५,७००,२०८
यस वर्षको ह्रासकट्टी	-	४,४३८,८६३	-	-	४,४३८,८६३	
यस वर्षको हानी नोक्सानी	-	-	-	-		-
विक्रि	-	-	-	-		-
समायोजन	-	-	-	-		-
आषाढ मसान्त २०७६ को मौज्दात	-	६०,१३९,०७०	-	-	६०,१३९,०७०	
पूँजीगत निर्माण	-	-	-	-		-
खुद कितावी मूल्य						
आषाढ मसान्त २०७५ को मौज्दात	-	१२,०८९,०८३	-	-		१२,०८९,०८३
आषाढ मसान्त २०७६ को मौज्दात	-	३३,९३९,३९०	-	-	३३,९३९,३९०	

स्थगन कर						
	समूह			बैंक		
	यस वर्ष			यस वर्ष		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्तामा स्थगन कर						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-
लगानी सम्पत्ति	-	-	-	-	-	-
धितोपत्रमा (securities) लगानी	२,७५४,०८५	(१८७,४०४,८८१)	(१८४,६५०,७९६)	२,७५४,०८५	(१८७,४०४,८८१)	(१८४,६५०,७९६)
सम्पत्ति तथा उपकरण	-	(१,२२८,२४१)	(१,२२८,२४१)	-	(१,०६९,६३१)	(१,०६९,६३१)
परिभाषित कर्मचारी लाभ योजना	१०८,९४५,०१४	-	१०८,९४५,०१४	१०८,९४५,०१४	-	१०८,९४५,०१४
लिज दायित्व	६,४००,९२३	-	६,४००,९२३	६,४००,९२३	-	६,४००,९२३
व्यवस्था	-	-	-	-	-	-
अन्य अस्थायी भिन्ताहरू	-	-	-	-	-	-
अस्थायी भिन्तामा स्थगन कर	११८,१००,०२२	(१८८,६३३,१२२)	(७०,५३३,१००)	११८,१००,०२२	(१८८,४७४,५१२)	(७०,३७४,४९०)
अधि सारेको अनुपोग कर घाटामा स्थगन कर	-	-	-	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-	-	-
आषाढ मसान्त २०७६ मा खुद स्थगन कर सम्पत्ति/(दायित्व)			(७०,५३३,१००)			(७०,३७४,४९०)
१ श्रावण २०७५ स्थगन कर (सम्पत्ति)/दायित्व			२६०,९७३,२६२			२६१,९१३,१५६
यस वर्ष सिर्जना भएको/(फिर्ता भएको)			(१९०,४४०,१६२)			(१९१,५३८,६६६)
नाफा नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(१५,९१८,५९०)			(१७,०१७,०९३)
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(१००,८५३,३९८)			(१००,८५३,३९८)
इकिटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(७३,६६८,१७५)			(७३,६६८,१७५)



	समूह			बैंक		
	गत वर्ष			गत वर्ष		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नातामा स्थगन कर						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापट	-	-	-	-	-	-
लगानी सम्पत्ति	-	-	-	-	-	-
धितोपत्रमा (securities) लगानी	-	(२६३,०१४,३५५)	(२६३,०१४,३५५)	-	(२६३,०१४,३५५)	(२६३,०१४,३५५)
सम्पत्ति तथा उपकरण	८,०७४,५९१	-	८,०७४,५९१	८,०७४,५९१	-	८,०७४,५९१
परिभाषित कर्मचारी लाभ योजना	६२,५१९,७०५	-	६२,५१९,७०५	६२,५१९,७०५	-	६२,५१९,७०५
लिज दायित्व	-	-	-	-	-	-
व्यवस्था	-	-	-	-	-	-
अन्य अस्थायी भिन्नाताहरू	९३९,८९४	(६९,४९३,०९६)	(६८,५५३,२०३)	-	(६९,४९३,०९६)	(६९,४९३,०९६)
अस्थायी भिन्नातामा स्थगन कर	७१,५३४,१९०	(३३२,५०७,४५२)	(२६०,९७३,२६२)	७०,५९४,२९६	(३३२,५०७,४५२)	(२६१,९१३,१५६)
अधि सारेको अनुपोग कर घाटामा स्थगन कर	-	-	-	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-	-	-
आषाढ मसान्त २०७५ मा खुद स्थगन कर सम्पत्ति/(दायित्व)			(२६०,९७३,२६२)			(२६१,९१३,१५६)
१ श्रावण २०७६ स्थगन कर (सम्पत्ति)/दायित्व			४०३,४७१,९९७			३९३,८०४,७३३
यस वर्ष सिर्जना भएको/(फिर्ता भएको)			(१४२,४९८,७३५)			(१३१,८९१,५७७)
नाफा नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			४,३७५,४३०			६,२६२,४७८
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(१४६,८७४,१६५)			(१३८,१५४,०५५)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)			-			-



अनुसूची ४.१६

अन्य सम्पत्ति				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विक्रीका लागि उपलब्ध सम्पत्ति	-	-	-	-
अन्य गैर बैकिङ्ग सम्पत्तिहरू	-	-	-	-
लिन बाँकी विल्स	-	-	-	-
लिन बाँकी आसामी	१६५,३६८,९२८	२२३,५३६,६१३	१६४,७२२,९२८	२२३,१०९,५२२
आर्जित आम्दानी	-	-	-	-
अग्रिम भुक्तानी र धरौटी	३९५,७२५,८२५	८२२,३०९,७३४	३६२,९८८,४४१	७८६,६११,२०५
आयकर जम्मा	-	-	-	-
स्थगन कर्मचारी खर्च	८४९,५६२,२६८	१५,२६४,६९८	८४९,५६२,२६८	१५,२६४,६९८
अन्य	२५०,६५८,९१६	८१,५१५,९५३	२४५,९६०,२३०	७९,४८७,८२६
जम्मा अन्य सम्पत्ति	१,६६१,३१५,९३८	१,१४२,६२६,९९७	१,६२३,२३३,८६७	१,१०४,४७३,२५१

अनुसूची ४.१७

बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
मनी मार्केटको निक्षेप	-	-	-	-
अन्तर बैंक सापटी	८००,०००,०००	२७९,८६२,५००	८००,०००,०००	२७९,८६२,५००
बैंक तथा वित्तीय संस्थाहरूबाट अन्य निक्षेप	७,६०४,३२७,७३१	७,१६८,६५२,२११	७,६०४,३२७,७३१	७,१६८,६५२,२११
राफसाफ तथा clearing खाता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	८,४०४,३२७,७३१	७,४४८,५१४,७११	८,४०४,३२७,७३१	७,४४८,५१४,७११

अनुसूची ४.१८

नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकबाट पुनरकर्जा	९८४,०६१,०६५	६९२,४२६,९२०	९८४,०६१,०६५	६९२,४२६,९२०
स्थायी तरलता सुविधा	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट lender of last resort सुविधा	-	-	-	-
पुनः खरिद सम्झौता अन्तर्गत विक्रि गरिएको धितोपत्र (securities)	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने अन्य रकम	-	-	-	-
जम्मा नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	९८४,०६१,०६५	६९२,४२६,९२०	९८४,०६१,०६५	६९२,४२६,९२०



डेबिटिभ वित्तीय उपकरणहरू				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक प्रयोजनको लागि धारण				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	९,६२४,९९८,०७९	१०,०२४,२१६,६९९	९,६२४,९९८,०७९	१०,०२४,२१६,६९९
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निम्ति धारण				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा डेबिटिभ वित्तीय उपकरणहरू	९,६२४,९९८,०७९	१०,०२४,२१६,६९९	९,६२४,९९८,०७९	१०,०२४,२१६,६९९

ग्राहकको निक्षेप				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संस्थापक ग्राहक				
आवधिक (मुद्दती) निक्षेप	३१,६५०,०४०,७१२	२६,१४१,०१३,४३२	३१,६५०,०४०,७१२	२६,१४१,०१३,४३२
मागेको बखत प्राप्त हुने निक्षेप	१५,५४४,९७५,९५८	१६,१७५,०१३,८८४	१५,९१२,४४३,९०९	१६,५०९,२१५,०२३
चलती निक्षेप	८,८६०,७५५,८४६	७,९५८,९०९,५८६	८,८६०,७५५,८४६	७,९५८,९०९,५८६
अन्य	२,११४,१३३,७५४	१,९७५,८९५,०३०	२,११४,१३३,७५४	१,९७५,८९५,०३०
व्यक्तिगत ग्राहक				
आवधिक (मुद्दती) निक्षेप	२१,८३४,५२६,४९७	१४,५२५,८३०,१३५	२१,८३४,५२६,४९७	१४,५२५,८३०,१३५
बचत निक्षेप	३३,३२५,७५५,०४२	२६,०३८,८६९,७६४	३३,३२५,७५५,०४२	२६,०३८,८६९,७६४
चलती निक्षेप	९,८७,०२९,३१८	७,८०,७७६,९०३	९,८७,०२९,३१८	७,८०,७७६,९०३
अन्य	२३८,६८२,४५७	६५३,०८१,२५०	२३८,६८२,४५७	६५३,०८१,२५०
जम्मा ग्राहकको निक्षेप	११४,५५५,८९५,५८३	९४,२४५,३८९,९८४	११४,९२३,३६७,५३४	९४,५७९,५९१,१२३

ग्राहकको निक्षेपको मुद्रा बमोजिम विश्लेषण				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	११३,८७७,४२३,६७४	९३,८४४,२३१,९८१	११४,२४४,८९५,६२५	९४,१७८,४३३,१२०
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	६०४,८८५,९१७	३७,४५१,६९१	६०४,८८५,९१७	३७,४५१,६९१
ग्रेट ब्रिटेन पाउन्ड	१२,०३८,८७०	७,९२५,४७१	१२,०३८,८७०	७,९२५,४७१
यूरो	३८,०३०,५२४	४,६७२,६०१	३८,०३०,५२४	४,६७२,६०१
जापानिज येन	२३,१५१,६४४	१४,७९९,८९३	२३,१५१,६४४	१४,७९९,८९३



चाइनिज युआन	-	-	-	-
अन्य	३६४,९५४	२,३०८,३४८	३६४,९५४	२,३०८,३४८
जम्मा	११४,५५५,८९५,५८३	९४,२४५,३८९,९८४	११४,९२३,३६७,५३४	९४,५७९,५९९,९२३

अनुसूची ४.२१

तिर्न बाँकी कर्जा सापटी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
स्वदेशी सापटी				
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-
विदेशी सापटी				
विदेशी बैंक तथा वित्तीय संस्था	-	-	-	-
बहुपक्षिय विकास बैंक	-	-	-	-
अन्य संस्था	-	-	-	-
जम्मा	-	-	-	-
जम्मा तिर्न बाँकी कर्जा सापटी	-	-	-	-

अनुसूची ४.२२

व्यवस्था				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लापरवाही (redundancy) को लागि व्यवस्था	-	-	-	-
पुनःसंरचनाको लागि व्यवस्था	-	-	-	-
कानुनी तथा करको मुद्दा मामिला	-	-	-	-
Onerous सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

अनुसूची ४.२२.१

व्यवस्थाको गतिविधि				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१ श्रावणको मौज्जात	-	-	-	-
यस वर्ष गरिएको व्यवस्था	-	-	-	-
यस वर्ष उपयोग गरिएको व्यवस्था	-	-	-	-
यस वर्ष फिर्ता भएको व्यवस्था	-	-	-	-
Unwind of discount	-	-	-	-
आषाढ मसान्तको मौज्जात	-	-	-	-



अन्य दायित्व				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	१४३,७१०,७८७	७७,३७९,४०१	१४३,७१०,७८७	७५,४४६,४२१
दिर्घकालिन सेवा विदा वापतको दायित्व	२२१,६०८,७०२	१३४,३५८,२९६	२१९,४३९,२५९	१३२,९५२,५९६
अल्पकालिन कर्मचारी लाभ	४,०२२,४५८	३,४७६,७१९	२,६११,८५२	२,५०५,२०२
तिर्न बाँकी विल्स	३६,१८३,९७२	३४,०८६,८९७	३६,१८३,९७२	३४,०८६,८९७
क्रेडिटर्स तथा बक्यौता	३७२,८६६,१७८	४३१,८६२,२६१	३६९,३६९,४२७	४२८,९७२,६६५
निक्षेपमा तिर्न बाँकी व्याज	३६,६१४,९९६	११०,८७४,४२०	३६,६१४,९९६	११०,८७४,४२०
सापटीमा तिर्न बाँकी व्याज	१४६,९६०,३४५	५३,२४३,०७९	१४६,९६०,३४५	५३,२४३,०७९
स्थगन अनुदान आयको दायित्व	-	-	-	-
तिर्न बाँकी लाभांश	१६,३७५,१५१	२२,०२७,७६६	१६,३७५,१५१	२२,०२७,७६६
वित्तीय लिज अन्तर्गतको दायित्व	-	-	-	-
तिर्न बाँकी कर्मचारी वोनस	३७६,४५६,७८०	३१७,४२५,०५३	३६६,६०७,६३२	३०३,३३६,०९५
अन्य	१,०६३,७५६,७८१	१,१०३,३८१,३४७	६८८,९८८,७०६	७४३,२२४,४२१
जम्मा	२,४१८,५५६,१४९	२,२८८,११५,२३९	२,०२६,८८२,१२७	१,९०६,६६९,५६१

अनुसूची ४.२३.१

परिभाषित लाभ योजना (Defined Benefit) सम्बन्धि दायित्वहरू				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गरिएका रकमहरू निम्न बमोजिम छन् ।				
गैर कोषमा आधारित दायित्वको वर्तमान मूल्य	२,१६९,४४३	३,३३८,६८०	-	-
कोषमा आधारित दायित्वको वर्तमान मूल्य	४१८,४७९,४१०	२६४,१४९,८५२	४१८,४७९,४१०	२६४,१४९,८५२
दायित्वको कूल वर्तमान मूल्य	४२०,६४८,८५३	२६७,४८८,५३२	४१८,४७९,४१०	२६४,१४९,८५२
सुविधा योजना सम्पत्ति (plan assets) को फेयर मूल्य	२७४,७६८,६२३	१८८,७०३,४३१	२७४,७६८,६२३	१८८,७०३,४३१
खुद दायित्वको हालको मुल्य	१४५,८८०,२३०	७८,७८५,१०१	१४३,७१०,७८७	७५,४४६,४२१
परिभाषित लाभ योजना सम्बन्धि दायित्व	१४५,८८०,२३०	७८,७८५,१०१	१४३,७१०,७८७	७५,४४६,४२१

अनुसूची ४.२३.२

योजना सम्पत्ति				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुविधा योजना सम्पत्ति (plan assets) अन्तर्गत:				
इक्विटी धितोपत्र (securities)	-	-	-	-
सरकारी बन्ड	-	-	-	-
बैंक निक्षेप	-	-	-	-
अन्य	२७४,७६८,६२३	१८८,७०३,४३१	२७४,७६८,६२३	१८८,७०३,४३१
जम्मा	२७४,७६८,६२३	१८८,७०३,४३१	२७४,७६८,६२३	१८८,७०३,४३१



अनुसूची ४.२३.३

परिभाषित लाभ योजना सम्बन्धि दायित्वको वर्तमान मूल्यमा परिवर्तन				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ मा परिभाषित लाभ योजना सम्बन्धि दायित्व	२६७,४८८,५३२	२४८,५१०,५००	२६४,१४९,८५२	२४६,३२१,८११
विमाङ्किक (actuarial) नोक्सानी	८४,९५०,६५९	२,६७७,९७९	८४,१४६,४१०	२,७९३,४३२
योजनाबाट प्राप्त लाभ	(११,७३३,९०६)	(२६,२६१,००१)	(९,२२६,९७७)	(२६,१९२,१७७)
चालु सुविधा खर्च तथा व्याज	७९,९४३,५६८	४२,५६१,०५४	७९,४१०,१२५	४१,२२६,७८६
आषाढ मसान्तमा परिभाषित लाभ योजना सम्बन्धि दायित्व	४२०,६४८,८५३	२६७,४८८,५३२	४१८,४७९,४१०	२६४,१४९,८५२

अनुसूची ४.२३.४

योजना सम्पत्तिको फेयर मूल्यमा परिवर्तन				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ मा योजना सम्पत्तिको फेयर मूल्य	१८८,७०३,४३१	१५४,५६९,८०७	१८८,७०३,४३१	१५४,५६९,८०७
योजनामा प्रदान गरिएको योगदान	९५,२९२,१६९	६०,३२५,८०१	९५,२९२,१६९	६०,३२५,८०१
वर्षभरि तिरेको लाभ	(९,२२६,९७७)	(२६,१९२,१७७)	(९,२२६,९७७)	(२६,१९२,१७७)
विमाङ्किक नाफा/(नोक्सान)	-	-	-	-
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	-	-	-	-
आषाढ मसान्तमा योजना सम्पत्तिको फेयर मूल्य	२७४,७६८,६२३	१८८,७०३,४३१	२७४,७६८,६२३	१८८,७०३,४३१

अनुसूची ४.२३.५

नाफा नोक्सान वितरणमा लेखाङ्कन गरिएको रकम				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु सुविधा खर्च	५६,९७७,४८८	२३,२१७,९७०	५६,५४४,७३०	२२,१८१,९२५
दायित्वमा व्याज	२२,९६६,०८०	१९,२१५,४०७	२२,८६५,३९५	१९,०४४,८६१
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	-	-	-	-
जम्मा	७९,९४३,५६८	४२,४३३,३७७	७९,४१०,१२५	४१,२२६,७८६

अनुसूची ४.२३.६

अन्य विस्तृत आयमा देखाइएको रकम				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विमाङ्किक (नाफा)/नोक्सान	८४,९५०,६५९	२,६७७,९७९	८४,१४६,४१०	२,७९३,४३२
जम्मा	८४,९५०,६५९	२,६७७,९७९	८४,१४६,४१०	२,७९३,४३२



अनुसूची ४.२३.७

विमाङ्कित अनुमानहरू				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
Discount दर	९%	९%	९%	९%
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	०%	०%	०%	०%
भविष्यको तलव वृद्धि	१०%	१०%	१०%	१०%
Withdrawal दर	१०%	१०%	१०%	१०%

अनुसूची ४.२४

जारी गरिएको ऋणपत्र				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
फेयर मूल्यलाई नाफा नोकसान विवरणमा देखाइने गरी जारी गरिएको ऋणपत्र	-	-	-	-
परिषोधित मूल्यमा जारी गरिएको ऋणपत्र	२,९६६,०७९,०००	१,२०३,५२०,०००	२,९६६,०७९,०००	१,२०३,५२०,०००
जम्मा	२,९६६,०७९,०००	१,२०३,५२०,०००	२,९६६,०७९,०००	१,२०३,५२०,०००

अनुसूची ४.२५

सुरक्षण नराखिएको सहायक आवधिक दायित्व				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने संचित अग्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

अनुसूची ४.२६

शेयर पूँजी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
साधारण शेयर	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६
परिवर्त्य अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर	-	-	-	-
Perpetual ऋण	-	-	-	-
जम्मा	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६



अनुसूची ४.२६.१

साधारण शेयर		
	बैंक	
	यस वर्ष	गत वर्ष
अधिकृत पूँजी		
१०५,०००,०००, साधारण शेयर प्रति रु. १००	१०,५००,०००,०००	१०,५००,०००,०००
जारी पूँजी		
८८,८७६,०४५.४ साधारण शेयर प्रति रु. १००	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६
चुक्ता पूँजी		
८८,८७६,०४५.४ साधारण शेयर प्रति रु. १००	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६
कल इन एड्भान्स	-	-
जम्मा	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६

अनुसूची ४.२६.२

साधारण शेयर स्वामित्व				
	बैंक			
	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व	१००	८,८८७,६०४,५४०	१००	८,४६४,३८५,२७६
नेपाल सरकार	-	-	-	-
क वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू	-	-	-	-
अन्य इजाजतपत्र प्राप्त संस्थाहरू	-	-	-	-
अन्य संस्थाहरू	-	-	-	-
सर्वसाधारण	४९	४,३५४,९२६,२२४	४९	४,१४७,५४८,७८५
अन्य	५१	४,५३२,६७८,३१५	५१	४,३१६,८३६,४९१
वैदेशिक स्वामित्व	-	-	-	-
जम्मा	१००	८,८८७,६०४,५४०	१००	८,४६४,३८५,२७६



शेयरधनीहरूको नाम	बैंक			
	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम	प्रतिशत	रकम
प्रुडेन्सियल इन्भेष्टमेन्ट क. प्रा. लि.	३.२३%	२८७,१५२,२००	२.८७%	२४२,६०१,६००
नरेन्द्र कुमार अग्रवाल	२.९५%	२६२,०६३,४००	२.६२%	२२१,४०५,३००
रतनलाल केडिया	२.४५%	२१७,९०३,६००	२.१६%	१८२,८१७,६००
हिरालाल केडिया	२.३६%	२०९,८०७,०००	२.०९%	१७६,९११,८००
चिरंजीलाल अग्रवाल	२.२७%	२०१,७९९,१००	२.००%	१६९,२९७,५००
सविता केडिया	१.९२%	१७१,०१८,२००	१.६४%	१३८,७८३,९००
पवन कुमार अग्रवाल	१.७६%	१५६,५८१,७००	१.५६%	१३२,२८८,७००
अशोक कुमार बाहेटी	१.५६%	१३८,४६७,९००	१.३८%	११६,९८२,६००
सुबोध तोदी	१.५२%	१३५,११८,१००	१.३४%	११३,६५६,०००
नरपत सिंह जैन	१.४५%	१२९,२६०,४००	१.२९%	१०९,२२८,७००
दिनानाथ केडिया	१.४३%	१२७,१६७,०००	१.२७%	१०७,६६७,८००
महावीर इन्भेष्टमेन्ट प्रा.लि.	१.३७%	१२१,५९०,०००	१.२०%	१०१,५७८,९००
आदित्य केडिया	१.३७%	१२१,४७९,०००	१.२२%	१०३,२७१,६००
मदन लाल केडिया	१.३५%	१२०,२१६,१००	१.२२%	१०३,४२९,८००
तुसार तोदी	१.२८%	११३,६२१,९००	१.०७%	९०,४३९,३००
सुरेश कुमार रूङ्गटा	१.२१%	१०७,४५९,०००	१.०७%	९०,७८७,२००
भरत कुमार तोदी	१.११%	९८,२७९,०००	०.९९%	८३,८६६,९००
पूनम चन्द अग्रवाल	०.९७%	८६,०८६,२००	०.८५%	७१,९१८,३००
विनोद कुमार अग्रवाल	०.९३%	८३,०८२,४००	०.८३%	७०,१९२,५००
राज कुमार तिब्रेवाला	०.८१%	७१,६८२,८००	०.७२%	६०,५६१,५००
राजेन्द्र कुमार अग्रवाल	०.८१%	७१,६३९,०००	०.५९%	५०,१९१,९००
विनय कुमार शाह	०.७६%	६७,४७९,९००	०.५२%	४४,३६८,१००
श्याम सुन्दर अग्रवाल	०.७५%	६६,३८५,०००	०.६६%	५६,०८५,६००
विरेन्द्र कुमार शाह	०.६९%	६१,४६०,६००	०.३८%	३२,१८१,५००
मनिष जैन	०.६३%	५६,११४,५००	०.५६%	४७,४३०,१००
जगदिश कुमार अग्रवाल	०.६१%	५४,४९३,२००	०.५४%	४५,५२४,८००
कबिन्द्र बहादुर श्रेष्ठ	०.५९%	५२,२९४,८००	०.५२%	४४,१८१,४००
सञ्जय कुमार शारदा	०.५७%	५०,९८९,३००	०.५४%	४५,९८७,२००
शम्भु कुमार कन्दोइ	०.५४%	४८,३०३,३००	०.४७%	३९,४६६,८००
सरोज शर्मा	०.५२%	४६,४१२,९००	०.४६%	३८,६१८,२००



जगेडा तथा कोषहरू				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैधानिक साधारण जगेडा कोष	२,२११,५१०,३०७	१,७५६,८५३,१४३	२,१९१,९६०,५५७	१,७४०,४२२,८९३
सटही घटबढ कोष	३१,१२५,६५८	३१,१२५,६५८	३१,१२५,६५८	३१,१२५,६५८
संस्थागत सामाजिक उत्तरदायित्व कोष	४६,७४१,२२५	३१,८०२,३७०	४६,७४१,२२५	३१,८०२,३७०
पूँजी फिर्ता जगेडा कोष	-	-	-	-
नियमनकारी कोष	५८९,८१७,३८७	६३७,८२२,७२४	५८९,८१७,३८७	६३७,८२२,७२४
लगानी समायोजन कोष	२०,७६०,०००	७,७६०,०००	२०,७६०,०००	७,७६०,०००
पूँजीगत जगेडा कोष	५१,०००,०००	५१,०००,०००	-	-
सम्पत्ति पूनर्मुल्यायन कोष	-	-	-	-
फेयर मूल्य कोष	४३७,२७८,०५५	६१३,७००,१६२	४३७,२७८,०५५	६१३,७००,१६२
लाभांश समिकरण कोष	-	-	-	-
विमाङ्किक नाफा/(नोक्सान) कोष	(१०४,७०४,२९०)	(४५,८०१,८०३)	(१०४,७०४,२९०)	(४५,८०१,८०३)
विशेष कोष	-	-	-	-
अन्य कोष				
१. पूँजी समायोजन कोष	४१९,४२७,८३२	१९,४२७,८३२	४१९,४२७,८३२	१९,४२७,८३२
२. कर्मचारी तालिम कोष	६३९,८७४	३,७१०,७९४	६३९,८७४	३,७१०,७९४
३. ऋणपत्र भुक्तानी कोष	५८६,८९२,१४८	८२७,९५४,८४९	५८६,८९२,१४८	८२७,९५४,८४९
जम्मा	४,२९०,४८८,१९७	३,९९९,३५५,७३०	४,२१९,९३८,४४७	३,९३१,९२५,४८०

सम्भावित दायित्व तथा प्रतिवद्धता				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्भावित दायित्वहरू	१८,६३७,३८७,८८०	१६,२९५,५०३,३०३	१७,३८९,६१४,३८०	१६,२९५,५०३,३०३
अनुपयोग तथा अवितरित सुविधाहरू	६,७३१,१८३,०४४	६,४५५,७७५,७२०	६,७३१,१८३,०४४	६,४५५,७७५,७२०
पूँजी प्रतिवद्धता	-	-	-	-
लिज प्रतिवद्धता	-	-	-	-
मुद्दा मामिला	१३९,४७२,८८८	११७,३६३,६००	१३९,४७२,८८८	११७,३६३,६००
जम्मा सम्भावित दायित्व तथा प्रतिवद्धता	२५,५०८,०४३,८१२	२२,८६८,६४२,६२३	२४,२६०,२७०,३१२	२२,८६८,६४२,६२३

सम्भावित दायित्वहरू				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
स्वीकार्य तथा डकुमेन्ट्री क्रेडिट	८,२३३,००१,५४५	१०,४१९,६३९,७७७	८,२३३,००१,५४५	१०,४१९,६३९,७७७
कलेक्सनमा रहेका विलहरू	५१२,८३०,६६१	५१२,०५३,६३७	५१२,८३०,६६१	५१२,०५३,६३७
Forward Exchange Contract	-	-	-	-



जमानतहरू	८,६४३,७८२,१७४	५,३६३,८०९,८९०	८,६४३,७८२,१७४	५,३६३,८०९,८९०
प्रत्याभूति प्रतिवद्धताहरू	१,२४७,७७३,५००	-	-	-
अन्य प्रतिवद्धताहरू	-	-	-	-
जम्मा सम्भावित दायित्वहरू	१८,६३७,३८७,८८०	१६,२९५,५०३,३०३	१७,३८९,६१४,३८०	१६,२९५,५०३,३०३

अनुसूची ४.२८.२

अनुपयोग तथा अवितरित सुविधाहरू				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अवितरित कर्जा रकम	-	-	-	-
ओभरड्राफ्टको अनुपयोग सिमा	५,७९४,२५७,७४४	५,८५७,६०४,५३०	५,७९४,२५७,७४४	५,८५७,६०४,५३०
क्रेडिट कार्डको अनुपयोग सिमा	१,०१६,९२५,३००	५९८,१७९,१९०	१,०१६,९२५,३००	५९८,१७९,१९०
प्रतितपत्रको अनुपयोग सिमा	-	-	-	-
जमानतको अनुपयोग सिमा	-	-	-	-
जम्मा अनुपयोग तथा अवितरित सुविधाहरू	६,७३१,१८३,०४४	६,४५५,७७५,७२०	६,७३१,१८३,०४४	६,४५५,७७५,७२०

अनुसूची ४.२८.३

पूँजी प्रतिवद्धता				
बैंकको सम्वन्धित अधिकारीद्वारा स्वीकृत तर वित्तीय विवरणमा व्यवस्था नगरिएको पूँजीगत खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा उपकरण सम्बन्धी पूँजी प्रतिवद्धता				
स्वीकृत र सम्भौता गरिएको	-	-	-	-
स्वीकृत तर सम्भौता नगरिएको	-	-	-	-
जम्मा	-	-	-	-
अमूर्त सम्पत्ति सम्बन्धी पूँजी प्रतिवद्धता				
स्वीकृत र सम्भौता गरिएको	-	-	-	-
स्वीकृत तर सम्भौता नगरिएको	-	-	-	-
जम्मा	-	-	-	-
जम्मा पूँजी प्रतिवद्धता	-	-	-	-

अनुसूची ४.२८.४

लिज प्रतिवद्धता				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालित लिज प्रतिवद्धता				
बैंक lessee भएको खण्डमा रद्द गर्न नसकिने संचालित लिज अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम				
एक वर्ष भन्दा कम	-	-	-	-
एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्षभन्दा बढी	-	-	-	-
जम्मा	-	-	-	-



वित्त लीज प्रतिवद्धता				
बैंक lessee भएको खण्डमा रद्द गर्न नसकिने वित्तीय लीज अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम				
एक वर्ष भन्दा कम	-	-	-	-
एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्षभन्दा बढी	-	-	-	-
जम्मा	-	-	-	-
जम्मा लीज प्रतिवद्धता	-	-	-	-

बैंकले प्रविस्ट गरेका सबै संचालनमा रहेका पट्टाहरुलाई सूचना अवधि दिएर रद्द गर्न सकिन्छ र बैंकले रिपोर्ट गर्ने मितिमा कुनै वित्त पट्टा प्रतिवद्धताहरु राख्दैन ।

अनुसूची ४.२८.५

मुद्दा मामिला				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सिद्धार्थ बैंक लि. को आयकर सम्बन्धि मुद्दा मामिला				
आ.व. २०६७-६८	३,४४७,७९९	३,४४७,७९९	३,४४७,७९९	३,४४७,७९९
आ.व. २०६८-६९	२,७२०,७३९	२,७२०,७३९	२,७२०,७३९	२,७२०,७३९
आ.व. २०६९-७०	३,८९४,८२३	३,८९४,८२३	३,८९४,८२३	३,८९४,८२३
आ.व. २०७०-७१	२,७५७,६९९	-	२,७५७,६९९	-
आ.व. २०७१-७२	-	-	-	-
जम्मा	१२,८२०,८८४	१०,०६३,२७३	१२,८२०,८८४	१०,०६३,२७३
साविक बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लि. (सिद्धार्थ बैंक लि. सँग गाभिएको) को आयकर सम्बन्धि मुद्दा मामिला				
आ.व. २०७०-७१	१०७,३००,३२७	१०७,३००,३२७	१०७,३००,३२७	१०७,३००,३२७
आ.व. २०७१-७२	१९,३५९,६७७	-	१९,३५९,६७७	-
जम्मा	१२६,६५९,००४	१०७,३००,३२७	१२६,६५९,००४	१०७,३००,३२७
जम्मा मुद्दा मामिला	१३९,४७२,८८८	११७,३६३,६००	१३९,४७२,८८८	११७,३६३,६००

रिपोर्टिङ्ग मितिमा आयकर सम्बन्धि मुद्दा मामिलाहरुको अवस्था

सिद्धार्थ बैंक लि. को आयकर सम्बन्धि मुद्दा मामिला	अवस्था
आ.व. २०६७-६८	सर्वोच्च अदालतमा पुनरावेदन गरेको
आ.व. २०६८-६९	सर्वोच्च अदालतमा पुनरावेदन गरेको
आ.व. २०६९-७०	राजस्व न्यायधिकरणमा पुनरावेदन गरेको
आ.व. २०७०-७१	राजस्व न्यायधिकरणमा पुनरावेदन गरेको
आ.व. २०७१-७२	आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिइएको
साविक बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लि. (सिद्धार्थ बैंक लि. सँग गाभिएको) को आयकर सम्बन्धि मुद्दा मामिला	
आ.व. २०७०-७१	आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिइएको
आ.व. २०७१-७२	आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिइएको



अनुसूची ४.२९

व्याज आमदानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	१६०,३८२,३६०	७४,२३०,२९३	१६०,३८२,३६०	७४,२३०,२९३
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात / लिनु पर्ने	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४०,९१५,१६१	४१,०९३,५५९	४,३२३,६९७	२,०८५,२५०
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापट	१२,११४,३३८,६९०	९,४७३,९२०,९७२	१२,११४,३३८,६९०	९,४७३,९२०,९७२
धितोपत्रमा (securities) लगानी	५७४,८९७,१९७	४६७,६६९,३४२	५७४,८९७,१९७	४६७,६६९,३४२
कर्मचारी कर्जा तथा सापट	११८,७४४,८७२	३९,२६७,००६	११८,५९८,७३६	३९,१०४,७३७
अन्य	-	-	-	-
जम्मा व्याज आमदानी	१३,००९,२७८,२७९	१०,०९६,१७३,१७२	१२,९७२,५४०,६८०	१०,०५७,००२,५९४

अनुसूची ४.३०

व्याज खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	३६,३८५,७०७	३०,७४२,३५३	३६,३८५,७०७	३०,७४२,३५३
ग्राहकको निक्षेप	७,९५४,८४५,५५९	६,४२९,९१६,१९५	७,९८२,७८३,६४९	६,४६२,८४१,१२३
तिर्न बाँकी कर्जा सापटी	७५,२४०,०१२	२१,३७८,९८०	७५,२४०,०१२	२१,३७८,९८०
जारी ऋणपत्र	२१०,८०३,५३४	१०५,७८१,६००	२१०,८०३,५३४	१०५,७८१,६००
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-
अन्य	-	-	-	-
जम्मा व्याज खर्च	८,२७७,२७४,८१२	६,५८७,८१९,१२९	८,३०५,२१२,९०२	६,६२०,७४४,०५७

अनुसूची ४.३१

शुल्क तथा कमिशन आमदानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्क	४०८,९४५,११३	२७१,७६५,०४५	४०८,९४५,११३	२७१,७६५,०४५
सेवा शुल्क	४७,६७१,८४३	३१,४६०,८४७	३५,०४८,८९२	२५,४२०,१९७
कन्सोर्टियम शुल्क	-	-	-	-
प्रतिवद्धता शुल्क	६,७०८,००३	२,७२७,९७५	६,७०८,००३	२,७२७,९७५
डिडि/टिटि/स्विफ्ट शुल्क	२१,६५१,५१७	१९,१८२,५१७	२१,६५१,५१७	१९,१८२,५१७
क्रेडिट कार्ड /ए.टी.एम जारी र नविकरण शुल्क	१७३,६०१,१५४	१४१,०९०,९३३	१७३,६०१,१५४	१४१,०९०,९३३
पूर्व भुक्तानी तथा स्वाप शुल्क	१९,५५१,०९३	३०,१६५,५५६	१९,५५१,०९३	३०,१६५,५५६
लगानी बैंकिङ्ग शुल्क	१८,३५६,२३०	१९,७११,९६६	-	-



सम्पत्ति व्यवस्थापन शुल्क	४४,७७१,४८६	४६,१३०,६०८	-	-
ब्रोकरेज शुल्क	१३,४३०,८७२	१३,७३१,६१८	-	-
विप्रेषण शुल्क	४७,३५०,८६२	४६,१२७,५९७	४७,३५०,८६२	४६,१२७,५९७
प्रतितपत्रवाट कमिशन	६६,०५४,७००	७४,२५०,८६२	६६,०५४,७००	७४,२५०,८६२
जमानतपत्र जारीवाट कमिशन	७७,२५२,०१२	५५,०८१,३३३	७७,२५२,०१२	५५,०८१,३३३
शेयर प्रत्याभूति/जारीवाट कमिशन	-	-	-	-
लकर भाडा	५,१३३,५००	३,८१०,१६०	५,१३३,५००	३,८१०,१६०
अन्य शुल्क तथा कमिशन आम्दानी				
१. ए.टी.एम एक्सेस शुल्क	२९,७२६,५००	३४,३१४,०००	२९,७२६,५००	३४,३१४,०००
२. एजेन्सी कमिसन	४४,८४६,९२४	२९,५२०,८५२	४४,८४६,९२४	२९,५२०,८५२
३. बिल्स खरिद तथा डिस्काउन्ट कमिसन	१५,७३४,८४७	२२,७९७,८७१	१५,७३४,८४७	२२,७९७,८७१
४. M-Connect वार्षिक शुल्क	२५,७५२,१५१	११,३१३,२२२	२५,७५२,१५१	११,३१३,२२२
५. प्रिपेड कार्ड वार्षिक शुल्क	१,३२६,०५९	१,२०९,४२१	१,३२६,०५९	१,२०९,४२१
६. E-Com सम्बन्धि आय	१,९४७,९९४	१,१४४,३६१	१,९४७,९९४	१,१४४,३६१
७. सदस्यता शुल्क	४५६,५००	८७८,१२५	४५६,५००	८७८,१२५
८. PIN पुनःजारी शुल्क	८९,२३६	१२९,६९९	८९,२३६	१२९,६९९
९. एक्सचेन्ज शुल्क	७९,९८१	५६,९३६	७९,९८१	५६,९३६
१०. Late payment शुल्क	२६,४५७,५००	३,०४५,६००	२६,४५७,५००	३,०४५,६००
११. विविध	९,२१३,०७४	७,०४५,३४०	८,८३३,६९२	५,६७१,७७९
जम्मा शुल्क तथा कमिशन आम्दानी	१,१०६,१०९,१५१	८६६,६९२,४४४	१,०१६,५४८,२२९	७७९,७०४,०४१

अनुसूची ४.३२

शुल्क र कमिशन खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ए.टी.एम व्यवस्थापन शुल्क	२०,४९२,५६९	१३,६०१,२९८	२०,४९२,५६९	१३,६०१,२९८
VISA/मास्टर कार्ड शुल्क	७६,५३५,८६७	६२,४५४,४८८	७६,५३५,८६७	६२,४५४,४८८
जमानतपत्र कमिशन	-	-	-	-
ब्रोकरेज	-	-	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	८,२१२,६७४	५,९४५,४६५	८,२१२,६७४	५,९४५,४६५
विप्रेषण शुल्क तथा कमिशन	२०,१७१,७७४	१६,४४५,०२१	२०,१७१,७७४	१६,४४५,०२१
अन्य शुल्क तथा कमिशन खर्च				
१. ECC कारोवार शुल्क	१५,९३३,३०३	१०,८९५,७९५	१५,९३३,३०३	१०,८९५,७९५
२. कार्ड सम्बन्धि शुल्क	१४,१४६,२६१	६,१४०,७८३	१४,१४६,२६१	६,१४०,७८३
३. सदस्यता शुल्क	३,६६८,६८८	३,४५७,४०४	३,६६८,६८८	३,४५७,४०४
४. शाखारहित बैंकिङ्ग सम्बन्धि शुल्क	३,९५९,३४६	३,४२९,५९२	३,९५९,३४६	३,४२९,५९२
५. बैंक शुल्क	३,६५८,२८६	२,८२६,५३९	३,६५८,२८६	२,८२६,५३९
६. ASBA शुल्क तथा चार्जहरू	२,८८२,९४०	१,५५०,५८०	२,८८२,९४०	१,५५०,५८०
७. IPS कारोवार शुल्क तथा चार्जहरू	१,२३९,३४२	५६९,०१६	१,२३९,३४२	५६९,०१६
८. विविध	११,२६४,५०१	११,४४०,६०५	३६०,८७०	५८७,२९६
कुल शुल्क तथा कमिशन खर्च	१८२,१६५,५५३	१३८,७५६,५८५	१७१,२६१,९२२	१२७,९०३,२७७



अनुसूची ४.३३

खुद व्यापारिक आमदानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको फेयर मूल्यमा परिवर्तन	७,५१८,०२४	(१८,४७२,२४२)	४,७३६,६४४	(१४,३२३,३१६)
व्यापारिक सम्पत्तिको विक्रिमा भएको आमदानी/(नोक्सान)	२,७०२,४४६	५४५,३९६	२,७०२,४४६	५४५,३९६
व्यापारिक सम्पत्तिमा व्याज आमदानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आमदानी	१८२,८६७	२६५,६९३	१८२,८६७	२६५,६९३
विदेशी सटही कारोवारमा आमदानी/(नोक्सान)	४४५,७३३,४२४	२७२,१९२,९३७	४४५,७३३,४२४	२७२,१९२,९३७
अन्य	-	-	-	-
खुद व्यापारिक आमदानी	४५६,१३६,७६१	२५४,५३१,७८३	४५३,३५५,३८०	२५८,६८०,७०९

अनुसूची ४.३४

अन्य संचालन आमदानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनः मूल्याङ्कन आमदानी	(७,८८२,९९५)	(५,१३१,६१३)	(७,८८२,९९५)	(५,१३१,६१३)
धितोपत्रमा (securities) लगानी विक्रीबाट आमदानीर (नोक्सान)	१,७३०,९५५	१००,५७९,५१९	१,७३०,९५५	१००,५७९,५१९
लगानी सम्पत्तिको फेयर मूल्यमा आमदानी/(नोक्सान)	-	-	-	-
इक्विटी उपकरणमा लाभांश	७७,८०२,७६९	१३९,६६९,९०१	७६,९७२,४५४	१३९,२००,०१३
सम्पत्ति तथा उपकरण विक्रीमा आमदानी/(नोक्सान)	(८३६,४८०)	१,९३८,२३९	(१,६७५,५६९)	१,९३८,२३९
लगानी सम्पत्तिको विक्रीमा आमदानी/(नोक्सान)	१२,३१८,५०३	११,७८५,११५	१२,३१८,५०३	११,७८५,११५
संचालित लिजको आमदानी	-	-	-	-
सुन तथा चाँदीको विक्रीमा आमदानी/(नोक्सान)	१२,११५,७२०	१२,२८३,३३१	१२,११५,७२०	१२,२८३,३३१
लकर भाडा	-	-	-	-
अन्य				
१. Nostro बैंकहरूबाट प्राप्त रिबेट	१२,३०७,०८५	२४,१९७,७८०	१२,३०७,०८५	२४,१९७,७८०
२. अल्प सूचना शुल्क	१५९,५७१	५,६८५,३०४	१५९,५७१	५,६८५,३०४
३. विविध	१४,७८४,३३७	६४,५९५,७२६	१४,१३५,२६०	१७,९५९,५६०
जम्मा अन्य संचालन आमदानी	१२२,४९९,४६६	३५५,६०३,३०२	१२०,१८०,९८५	३०८,४९७,२४८



कर्जाको नोक्सानी व्यवस्था/फिर्ता तथा अन्य नोक्सानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटमा नोक्सानी व्यवस्था/(फिर्ता)	४,३६२,१८७	४,२६०,१७०	४,३६२,१८७	४,२६०,१७०
ग्राहकलाई दिएको कर्जा तथा सापटीमा नोक्सानी व्यवस्था/(फिर्ता)	१८३,७५४,६११	२२६,१३५,०१९	१८३,७५४,६११	२२६,१३५,०१९
वित्तीय लगानीमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	(१,६४९)	-	(१,६४९)
बैंक तथा वित्तीय संस्थाको मौज्दातमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
सम्पत्ति तथा उपकरणमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
ख्याती र अमूर्त सम्पत्तिमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
लगानी सम्पत्तिमा नोक्सानी व्यवस्था/(फिर्ता)	-	-	-	-
जम्मा	१८८,११६,७९८	२३०,३९३,५४०	१८८,११६,७९८	२३०,३९३,५४०

कर्मचारी खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
तलव	५३८,३११,२०६	३६९,२४२,१२३	५१८,१९६,९३२	३५०,६०७,४२२
भत्ता	४२५,५०१,१९९	२६२,२५२,७९६	४२३,४३३,०६५	२६०,५६१,९११
उपदान	८१,५९८,५८२	४२,६२४,९६६	७९,४१०,१२५	४१,२२६,७८६
संचय कोष	५२,०२२,९१४	३४,७१९,८३०	५०,७४५,१६३	३३,९६९,३५१
पोशाक	२३६,२१४	२,६८१,००९	२१,०७०	२,२३६,११०
तालिम तथा विकास खर्च	२६,५४६,१६३	१६,४३२,३२८	२६,५४६,१६३	१६,४३२,३२८
संचित विदा वापतको खर्च	११७,६१२,६२९	३९,५९६,६७२	११७,६१२,६२९	३९,५९६,६७२
औषधी उपचार	१४,६१९,३७५	९,६५६,४०२	१४,३३७,४९३	९,४१८,८९३
वीमा	९,९८१,७८८	८,०३९,३६७	९,८३४,५३६	७,८८४,१३७
कर्मचारी प्रोत्साहन खर्च	४,१०४,४८२	१,२३९,६१८	४,१०४,४८२	१,२३९,६१८
नगदमा राफसाफ हुने शेयरमा आधारित भुक्तानी	-	-	-	-
पेन्सन खर्च	-	-	-	-
NFRS अन्तर्गत वित्तीय खर्च	७४,९६२,०६८	१२,२४८,१२८	७४,९१९,८५५	१२,२००,०५७
कर्मचारी सम्बन्धि अन्य खर्चहरू				
१. Overtime खर्च	३३९,०८०	४४३,७०५	२३८,८०६	२५०,०३५
२. कर्मचारी भर्ना सम्बन्धि खर्च	२,७८३,१४२	२,८७५,४३१	२,७८३,१४२	२,८७५,४३१
३. विविध	१,२७७,०९२	५,२२२,२५६	९७६,२२५	४,००९,३४३
जम्मा	१,३४९,३३०,९३५	८०७,२७४,६३२	१,३२२,५९४,६८७	७८२,५०८,०९४
कर्मचारी बोनस	३६६,४५६,७८०	३१७,४२५,०५३	३६६,६०७,६३२	३०३,३३६,०९५
जम्मा कर्मचारी खर्च	१,७२५,७८७,७१५	१,१२४,६९९,६८५	१,६८९,२०२,३१९	१,०८५,८४४,१८८



अन्य संचालन खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालक बैठक भत्ता	१,१७६,०००	१,११०,०००	१,१७६,०००	१,११०,०००
संचालक सम्बन्धि खर्च	३,६६५,०१२	२,५३४,२३४	३,६६५,०१२	२,५३४,२३४
लेखापरीक्षण शुल्क	१,४५३,६००	१,४२०,९७५	१,१३०,०००	१,१३०,०००
अन्य लेखापरीक्षण सम्बन्धि खर्च	६३३,७२६	६५६,१२९	५६७,०६९	६२१,६५४
व्यवसायिक तथा कानुनी खर्च	९,७६०,३४६	४,६४२,९०३	९,६४९,०६७	४,५३२,२२७
कार्यालय प्रशासनिक खर्च	४४७,५१६,६६६	२७२,२५०,७६६	४४२,७९२,१३५	२६७,१६७,६०९
संचालित लिज खर्च	२४६,५१५,७२७	१६०,७२२,१५३	२४१,३२१,२६२	१५२,५५४,२४२
लगानी सम्पत्तिको संचालन खर्च	-	-	-	-
सामाजिक उत्तरदायित्व खर्च	१५६,३५०	४,९७९,५२७	१५६,३५०	४,९७९,५२७
Onerous लिज व्यवस्था	-	-	-	-
अन्य				
१. आउटसोर्सिङ्ग खर्च (चालक, संचारवाहक र अन्य)	२६,२०७,६६५	१६,०५०,२३४	२६,२०७,६६५	१६,०५०,२३४
२. इन्धन खर्च	१६,५३५,७६५	१३,४७४,०२७	१७,७९२,५५२	१२,९४६,६९२
३. शेयर निष्काशन खर्च	१०,९००,३३२	१०,७६७,४७७	१०,९००,३३२	१०,७६७,४७७
४. दस्तुर तथा शुल्क	७,७५१,२७६	५,६५३,३३३	७,६२७,५२७	५,७५६,४५६
५. सफ्टवेयर सपोर्ट खर्च	४,३६२,३३१	२,६३७,९५६	४,००९,६७२	२,६०९,६५९
६. उद्घाटन खर्च	५,२६७,५५१	१,७७६,३६९	५,२६७,५५१	१,७७६,३६९
७. नन् क्यापिटलाइज्ड आईटम्सहरू	५,०७४,३७२	४,०६४,२३०	५,०७४,३७२	४,०६४,२३०
८. विविध	९,०९२,६४१	४,१२५,७१०	६,१५२,६९६	२७३,३९५
जम्मा अन्य संचालन खर्च	६००,२९१,९६४	५०९,४९०,०४९	७६३,७३१,९०४	४९०,९२०,६०६

कार्यालय प्रशासनिक खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बिजुली तथा पानी	३४,१०३,९७७	२५,०५६,५३७	३३,२३९,७११	२४,१९६,२०५
मर्मत तथा सम्भार				
१. भवन	७०,४४२	२९,२६६	७०,४४२	२९,२६६
२. परिवहन साधन	४,३६५,०७४	३,४१०,१७७	४,३६५,०७४	३,४१०,१७७
३. कम्प्युटर तथा सामानहरू	१०,३९०,२५१	१२,०६३,६७७	१०,३९०,२५१	१२,०६३,६७७
४. फर्निचर तथा अन्य उपकरणहरू	१०,९६२,३६७	१०,६५५,६०४	१०,९६२,३६७	१०,६५५,६०४
५. अन्य	२,०७१,६०२	२,२६०,६२६	१,७६६,६००	१,९७५,७०९
वीमा खर्च	६,६१७,२५९	७,५४६,५६९	६,६१९,१९०	७,३५३,७६६
पास्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स सम्बन्धि खर्च	३३,६२६,६००	२४,६१३,३६३	३३,२०९,३५६	२४,१५९,६९२
मसलन्द तथा छपाई	३४,७४२,७२९	२९,९७३,३६७	३३,७६०,११६	२६,३६६,३६६



पत्रपत्रिका तथा पुस्तक	१,२५०,३८२	८३९,६१०	१,१९०,६३९	७७९,५००
विज्ञापन खर्च	६०,७३७,७५३	१२,६२७,५८१	६०,७३७,७५३	१२,६२७,५८१
चन्दा	२३,०००	५००	२३,०००	५००
सुरक्षा खर्च	१४७,४७९,०७५	६७,९७३,३७४	१४६,५८६,८४२	६७,२२६,६७०
ऋण तथा निक्षेप जमानत प्रिमियम	२८,४७९,४९३	१८,२८६,८१६	२८,४७९,४९३	१८,२८६,८१६
भ्रमण भत्ता तथा खर्च	१६,०७७,०४६	१६,५६४,२५१	१६,०६७,५४६	१६,४९२,८४५
मनोरन्जन खर्च	१०,७६०,८११	१२,१४०,९९०	१०,७६०,८११	१२,१४०,९९०
साधारण सभा सम्बन्धी खर्च	१,१९९,३३३	७५३,८८१	१,११७,२८१	७००,०९५
अन्य				
१. कानुनी खर्च	१,५८४,६०१	१,५१३,८०६	१,५८४,६०१	१,५१३,८०६
२. ज्याला खर्च (जेनेटोरियल/सरसफाई/माली)	३५,६४८,३०८	२०,९९०,८१८	३४,६९६,२७६	२०,२५८,५८७
३. अन्य कार्यालय प्रशासनिक खर्च	७,१२४,५८४	४,७२५,७३६	७,१२४,५८४	४,७२५,७३६
जम्मा कार्यालय प्रशासनिक खर्च	४४७,५१६,८८६	२७२,२५०,७८८	४४२,७९२,१३५	२६७,१८७,६०९

अनुसूची ४.३८

ह्रासकट्टी र परिषोधन				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा उपकरणमा ह्रासकट्टी	१४४,३६१,२२०	१२१,८४०,५४०	१३६,९५६,३६३	११५,०७८,१३९
लगानी सम्पत्तिमा ह्रासकट्टी	-	-	-	-
अमूर्त सम्पत्तिको परिषोधन	५,०५२,९५५	३,८७४,१३६	४,४३८,८६३	३,३७५,९३२
जम्मा ह्रासकट्टी र परिषोधन	१४९,४१४,१७५	१२५,७१४,६७६	१४१,३९५,२२६	११८,४५४,०७०

अनुसूची ४.३९

गैर संचालन आम्दानी				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	-	-	-	-
अन्य आम्दानी	१८,१६०,०१८	६९८,४३९	१६,७८६,१००	४००,०००
जम्मा गैर संचालन आम्दानी	१८,१६०,०१८	६९८,४३९	१६,७८६,१००	४००,०००

अनुसूची ४.४०

गैर संचालन खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	१,०२१,६१७	-	१,०२१,६१७	-
लापरवाही (redundancy) को व्यवस्था	-	-	-	-
पुनरसंरचना खर्च	-	-	-	-
अन्य खर्च	-	-	-	-
जम्मा गैर संचालन खर्च	१,०२१,६१७	-	१,०२१,६१७	-

अनुसूची ४.४१



आयकर खर्च				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर खर्च				
यस वर्ष	१,०४८,७६७,८२६	८५३,४५९,४९८	१,०२२,३९०,६५६	८१९,७००,८७०
अधिल्लो वर्षको समायोजन	३६,४०६,८०१	-	३६,४०६,८०१	-
	१,०८५,१७४,६२७	८५३,४५९,४९८	१,०५८,७९७,४५८	८१९,७००,८७०
स्थगन कर खर्च				
अल्पकालिन भिन्नताहरूको लेखाङ्कन तथा फिर्ता	(१५,९१८,५९०)	४,३७५,४३०	(१७,०१७,०९३)	६,२६२,४७८
करको दरमा परिवर्तन	-	-	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटाको लेखाङ्कन	-	-	-	-
जम्मा आयकर खर्च	१,०६९,२५६,०३७	८५७,८३४,९२८	१,०४१,७८०,३६४	८२५,९६३,३४८

अनुसूची ४.४१.१

कर खर्च र कितावी नाफाको हिसाब मिलान				
	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	३,३८८,१११,०२१	२,८५६,८२५,४७८	३,२९९,४६८,६८७	२,७३०,०२४,८५२
कर रकम (३० प्रतिशत दर)	१,०१६,४३३,३०६	८५०,७०७,६१२	९८९,८४०,६०६	८१९,००७,४५६
जोड : कर प्रयोजनमा घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर	४८,९६७,३८३	१२०,१२२,५७६	४७,८४३,९३४	११८,९७१,८४४
घटाउ : छुट आम्दानीमा करको असर	(१६,६२९,११९)	(४१,८३९,७१२)	(१५,२९३,८८४)	(४१,८३९,७१२)
जोड/(घटाउ) :अन्य कुराहरूमा करको असर	३६,४०६,८०१	(७५,५३०,९७८)	३६,४०६,८०१	(७६,४३८,७१८)
जम्मा आयकर खर्च	१,०८५,१७४,३७२	८५३,४५९,४९८	१,०५८,७९७,४५८	८१९,७००,८७०
प्रभावकारी करको दर	३२.०३%	२९.८७%	३२.०९%	३०.०३%



बाँड्न योग्य नाफा/नोक्सानको तालिका

आषाढ मसान्त २०७६

नेपाल राष्ट्र बैंकको नियमावली वमोजिम

	बैंक	
	यस वर्ष	गत वर्ष (Restated)
नाफा नोक्सान विवरण अनुसार खुद नाफा/(नोक्सान)	२,२५७,६८८,३२३	१,९०४,०६१,५०४
बाँडफाँड		
१. साधारण जगेडा कोष	(४५१,५३७,६६५)	(३८०,८१२,३०१)
२. सटही घटबड कोष	-	-
३. पूँजी फिर्ता कोष	-	-
४. संस्थागत सामाजिक उत्तरदायित्व कोष	(२२,५७६,८८३)	(१९,०४०,६१५)
५. कर्मचारी तालिम कोष	३,०७०,९२०	(१,२७७,४१२)
६. अन्य		
क) ऋणपत्र भुक्तानी कोष	(१५८,९३७,२९९)	(१७१,९३१,४२९)
ख) लगानी समायोजन कोष	५१,०००,०००	-
नियमनकारी समायोजन अधिको नाफा/(नोक्सान)	१,६७८,७०७,३९६	१,६७८,७०७,३९६
नियमनकारी समायोजन		
१. व्याज वक्यौता (-)/अघिल्लो व्याज वक्यौता प्राप्ति (+)	५१३,५३५	(३०८,९९०,०८५)
२. कम कर्जा नोक्सानी व्यवस्था लेखाङ्कन (-)/फिर्ता (+)	-	-
३. कम लगानीमा संभावित नोक्सानी व्यवस्थाको (-)/फिर्ता (+)	१२८,३९३,३०१	(१२८,३९३,३०१)
४. कम गैर बैंकिङ्ग सम्पत्तिको नोक्सानी व्यवस्थाको (-)/फिर्ता (+)	३१,२८६,८३१	(१५४,६३७,५३५)
५. स्थगन कर सम्पत्ति लेखाङ्कन (-)/फिर्ता (+)	-	-
६. ख्याती लेखाङ्कन (-)/ख्यातीमा हानी (+)	-	-
७. मोलतोल खरिद (Bargain Purchase) मा लाभ लेखाङ्कन (-)/फिर्ता (+)	-	-
८. बीमाकिक (Actuarial) घाटाको लेखाङ्कन (-)/फिर्ता (+)	(८४,१४६,४१०)	(६५,४३१,१४७)
बाँड्न योग्य नाफा/नोक्सान	१,७५४,७५४,६५४	६७३,५४७,६७९



५. प्रकटीकरण तथा थप जानकारी

५.१ जोखिम व्यवस्थापन

५.१.१ (क) जोखिम व्यवस्थापन संरचना

बैंकका सम्पूर्ण गतिविधिहरूमा विभिन्न स्तरका जोखिमहरू अन्तरनिर्हित हुन्छ र उक्त गतिविधिहरूमा जोखिमहरूको आंकलन, मूल्याङ्कन तथा व्यवस्थापन गरिन्छ । बैंकले आफ्ना गतिविधिहरू कार्यान्वयन गर्दा आईपर्ने सम्पूर्ण जोखिमहरूको उच्च महत्वका साथ पहिचान, मापन र व्यवस्थापन गर्दछ । उचित जोखिम व्यवस्थापनको लागि सुदृढ जोखिम व्यवस्थापन संरचना लागु गरी जोखिम व्यवस्थापन नीति तथा पद्धतीको कार्यान्वयन गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन नं. ५ को पालनाको व्यवस्था पनि सोही संरचनाले गर्दछ ।

संचालक समिति र संचालक समिति स्तरीय समितिहरूले बैंकको जोखिम वहन क्षमता र सीमाको आधारमा रणनीति, नीति तथा प्रक्रियाको सुनिश्चितता गर्दछ । बैंकको जोखिम व्यवस्थापन समितिले सामयिक रूपमा जोखिम प्रतिवेदनहरूको समीक्षा गर्दछ र संचालक समिति समक्ष प्रस्तुत गर्दछ । लेखापरीक्षण समितिले आन्तरिक तथा वाह्य निरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी आन्तरिक नियन्त्रण तथा अनुपालना सम्बन्धमा आवश्यकता अनुसार बैंक व्यवस्थापनलाई सुझावहरू प्रदान गर्दछ । यसैगरी व्यवस्थापन स्तरीय समितिहरू जस्तै कार्यकारी समिति (EXCOM) र सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO) स्थापित छन् जसले बैंकको जोखिम न्यूनीकरण र व्यवस्थापनको सुनिश्चितता गर्दछ ।

बैंकले प्रमुख जोखिम अधिकारी (CRO) को अगुवाईमा स्वतन्त्र जोखिम व्यवस्थापन विभाग स्थापना गरेको छ जसले कर्जा जोखिम, बजार जोखिम, संचालन जोखिम, अनुपालन तथा कानूनी जोखिम र प्रतिष्ठा जोखिम सहित प्रत्येक विभिन्न जोखिम क्षेत्रहरूको आंकलन गर्दछ । यस विभागले जोखिम व्यवस्थापन नीतिहरू र प्रक्रियाहरूको कार्यान्वयनको निगरानी गर्दछ । असल संचालन प्रणाली बैंकको अभिन्न अंग हो जसले आफ्ना सरोकारवालाहरूको हितको संरक्षण गर्दछ ।

५.१.१ (ख) मुख्य जोखिमहरूको जोखिम वहन क्षमता तथा सीमा

यस बैंकको सन्दर्भमा जोखिम सीमा भनेर त्यस्तो जोखिमको स्तर र प्रकृतिलाई जनाउदछ जुन बैंकले आफ्नो शेयरधनीहरूको उद्देश्य पूर्तीको लागि लिन इच्छुक छ तर अन्य सरोकारवालाहरू जस्तै ऋणपत्रधारकहरू, नियमकहरू र ग्राहकहरूको व्यवधानको अधिनमा रही पूरा गरिनेछ । यसले बैंकको रणनीतिक निर्णय लिनको लागि संरचना उपलब्ध गर्दछ । बैंकले जोखिम व्यवस्थापन नीतिमा आफ्नो व्यवसायिक उद्देश्यहरू पुरा गर्नको निम्ति लिनु पर्ने जोखिमहरूको समग्र जोखिम स्तर र जोखिम प्रकारहरू निर्धारण गर्दछ । बैंकको वास्तविक प्रगती स्वीकृत जोखिम प्रोफाइल र जोखिम वहन क्षमतासंग तुलना गरिन्छ जसले बैंकको उच्च व्यवस्थापनलाई जोखिम प्रोफाइलको निगरानी गर्न र व्यवसायिक गतिविधिहरूलाई जोखिम तथा प्रतिफलको सन्तुलन गरी मार्गनिर्देशन गर्न सक्षम बनाउछ । यसले जोखिमहरूको तुरुन्तै पहिचान गर्न तथा निवारण गर्न मद्दत गर्दछ र सुदृढ जोखिम पद्धतीको विकास गर्दछ । जोखिम वहन क्षमता तथा सीमा बैंकको व्यवस्थापनद्वारा प्रस्तावित गरिन्छ र संचालक समिति स्तरीय जोखिम व्यवस्थापन समितिद्वारा समीक्षा गरिन्छ । बैंकको सञ्चालक समितिसंग जोखिम वहन क्षमता तथा सीमा स्वीकृत गर्ने अधिकार तथा जिम्मेवारी हुन्छ ।

५.१.१ (ग) तनाव परिक्षण

तनाव परिक्षण एक महत्वपूर्ण जोखिम व्यवस्थापन उपकरण हो जसले कुनै निश्चित तनावयुक्त घटनाहरूको कारण निम्तिन सक्ने संभाव्य हानिको आकार मापन गर्ने प्रयास गर्दछ । तनावयुक्त घटना एक असाधारण तर घटन सक्ने त्यस्तो घटना हो जस प्रति बैंकको पोर्टफोलियो उजागर र संवेदनशील हुन्छ । जोखिम व्यवस्थापन संयन्त्रको एक अंगको रूपमा तनावपूर्ण बजार परिस्थितिहरूमा बैंकको अवस्थामा मूल्याङ्कन गर्न यस बैंकले जोड दिएको छ । यसले विभिन्न अवस्थाहरूको बारेमा जानकारी प्रदान गर्न मद्दत गर्दछ जुन अवस्थामा बैंक कमजोर र असुरक्षित हुन्छ । तत्पश्चात् व्यवस्थापनले त्यस्ता अवस्थाहरू उत्पन्न हुन नदिन र यदि त्यस्तो अवस्थाहरू उत्पन्न भएपनि त्यसको असर न्यूनीकरण गर्नको लागि रणनीतिहरू तयार गर्दछ ।

तनाव परीक्षण गर्दा बैंकले ती उपकरणहरू र बजारलाई विशेष ध्यान दिन्छ जहाँ एकाग्रता विद्यमान हुन्छ किनकि तनावपूर्ण अवस्थामा लिक्विडेट वा समायोजन गर्न गाह्रो हुन सक्दछ । बैंकले भविष्यमा घटन सक्ने सम्भाव्य घटनाहरूका साथै ऐतिहासिक बजार घटनाहरू, भवितव्य परिस्थितिहरू र खराब परिस्थितिहरूको ध्यान राख्दछ । विशेष बजार अवस्थाहरू र व्यवसायमा उत्पन्न हुन सक्ने जोखिमको एकाग्रता प्रतिबिम्बित गर्ने गरी Adhoc स्थितिहरू समेत तयार गर्दछ । उदाहरणको लागि व्याज दर संवेदनशीलतालाई उपजमा १ बेसिस प्वाइन्टको वृद्धिद्वारा मापन गरिन्छ जबकि विदेशी मुद्रा, कमोडिटी र इक्विटी संवेदनशीलता अन्तरनिर्हित मूल्य वा रकममा मापन गरिन्छ ।

तनाव परिक्षण पद्धतिमा यो मानिन्छ कि तनावयुक्त घटनाको समयमा व्यवस्थापनले चाल्न सक्ने कदमहरू संकुचित हुन्छ जसले गर्दा प्राय बजार तरलतामा कमी आउने गर्दछ । जोखिम प्रोफाइल र आर्थिक घटनाहरूको परिवर्तनको आधारमा तनाव परिस्थितिहरू नियमित रूपले अद्यावधिक गरिन्छ । बैंकको ALCO ले तनाव एक्सपोजरको समीक्षा गर्दछ र आवश्यकता अनुसार सम्पूर्ण बजार जोखिम एक्सपोजरमा न्यूनीकरण गर्न जोड दिन्छ । व्याज दर, क्रेडिट स्प्रैड, विनिमय दर, कमोडिटीको मूल्य तथा इक्विटीको मूल्यमा आउन सक्ने तनाव परिस्थितिहरूको नियमित परिक्षण गरिन्छ । तनाव परिक्षण पद्धतिले वित्तीय बजार, बैंकिङ्ग तथा व्यापारका सम्पूर्ण प्रकारका सम्पत्तिहरू समाविष्ट हुन्छ । साथै, ALCO बैठकहरूमा तनाव परिक्षणको ढाँचा र परिणामहरू छलफल गरिन्छ र उचित आकस्मिक योजनाहरू तयार रहेको सुनिश्चित गरिन्छ ।



बैंकको तनाव परिक्षण पद्धतीले देहाय बमोजिमलाई सम्बोधन गर्दछ :

- (क) एकाग्रता जोखिम,
- (ख) तनावपूर्ण बजार अवस्थामा देखिने तरलताको कमि
- (ग) एकतर्फी बजार,
- (घ) घटना हुना साथ डिफल्ट हुने जोखिम,
- (ङ) बैंकसँग पैसा नहुने अवस्था,
- (च) मूल्यमा भिन्नताको कारण आउने अवस्था,
- (छ) अन्य जोखिमहरू

बैंकको तनाव परिक्षण पद्धति परिमाणात्मक र गुणात्मक दुवै प्रकृतिको हुन्छ र बजारलाई बाधा पुर्याउन सक्ने बजार जोखिम र तरलता जोखिमहरूलाई समेत समावेश गरिएको हुन्छ । परिमाणात्मक प्रकृतिको परिक्षणले बैंकलाई असर पार्न सक्ने संभाव्य तनाव परिस्थितिहरू पहिचान गर्दछ । गुणात्मक प्रकृतिको परिक्षणले अधिक नोक्सानी धान्न सक्ने बैंकको पूँजीको क्षमता मूल्याङ्कन गर्ने र जोखिम न्यूनिकरण तथा पूँजी सुरक्षाका लागि बैंकले चाल्नु पर्ने कदमहरू पहिचान गर्ने जस्ता तनाव परिक्षणको दुई महत्वपूर्ण उद्देश्यलाई जोड दिन्छ । यो परिक्षण बैंकको रणनीति निर्धारण र मूल्याङ्कन गर्न अत्यन्त महत्वपूर्ण छ । तनाव परीक्षणको नतिजा नियमित रूपमा वरिष्ठ व्यवस्थापनलाई र समय समयमा जोखिम व्यवस्थापन समितिलाई जानकारी गराइन्छ ।

बैंकले तनाव परिक्षणलाई सामान्य परिस्थिति र विशेष परिस्थिति गरी दुई विस्तृत क्षेत्रमा परिक्षण गर्दछ ।

१. सामान्य परिस्थिति

बैंकले आफ्नो पोर्टफोलियोलाई विभिन्न बनावटी तनाव परिस्थितिहरूको आधारमा परिक्षण गर्दछ । यद्यपि बैंक आफैले कहिल्यै तनावयुक्त परिस्थितिहरूको सामना नगरे पनि बैंकले आफ्नो पोर्टफोलियोलाई अन्यत्र घटेको घटनाले निम्त्याउने तनावको आधारमा परिक्षण गर्दछ ।

बैंकले तयार पारेको तनाव परिक्षण संरचनामा विभिन्न ऐतिहासिक परिस्थितिहरूको विश्लेषण गरिएको छ । बैंकले ALCO द्वारा निर्धारित वा नेपाल राष्ट्र बैंकद्वारा समय समय जारी गरिएको मार्गनिर्देशन बमोजिम नियमित रूपमा तनाव परिक्षण संरचना अनुसार तनाव परिक्षण गर्दछ ।

२. पोर्टफोलियोको विशेषताहरू समाविष्ट विशेष परिस्थिति

माथि उल्लेखित सामान्य परिस्थितिहरूसँगै बैंकले आफ्नै तनाव परिक्षण पनि विकसित गरेको छ जसले बैंकको पोर्टफोलियोको विशेषताको आधारमा सबैभन्दा प्रतिकूल परिस्थितिहरू पहिचान गर्दछ । तनाव परिक्षणको नतिजाहरूलाई वरिष्ठ व्यवस्थापनले सामयिक रूपमा समीक्षा गर्नुका साथै व्यवस्थापन तथा संचालक समितिद्वारा निर्धारित सीमा र नीतिमा समावेश गर्दछ ।

तनाव परिक्षण परिस्थितिहरूलाई निरन्तर समीक्षा गरिन्छ र आर्थिक परिवर्तन तथा बद्लिदो परिस्थिति अनुरूप अद्यावधिक गरिन्छ । बैंकले व्याज दरमा भएको उतारचढाव र समयावधिले बैंकको वर्तमान पोर्टफोलियो तथा भविष्यमा गर्ने लगानीमा पर्न सक्ने असरको आंकलन गर्दछ । यस विषयमा ALCO को बैठकमा छलफल गरिन्छ र यसका साथै ALCO को बैठकमा प्रत्येक नयाँ लगानीको निर्णय लिनु पूर्व यस्ता असरको बारेमा छलफल गरिन्छ ।

तनाव परिक्षणको नतिजा

तनाव परिक्षणको नतिजा संचालक समिति तथा उच्च व्यवस्थापनलाई नियमित रूपमा जानकारी गराइन्छ । सोहि नतिजा जोखिम व्यवस्थापन समितिमा पनि विस्तृत रूपमा छलफल गरिन्छ । यसका साथै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको आवश्यकता अनुसार तनाव परिक्षण प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई पनि पठाइन्छ ।

परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषण

नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागद्वारा विकसित नमुना अनुसार परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषण गरिन्छ । यद्यपि आवश्यकता अनुसार बैंकले अन्य प्रगतिशील तरिकाहरू अपनाउदछ र अन्य परिस्थितिहरू पनि विकास गर्दछ ।

५.१.२ (क) कर्जा जोखिम

कर्जा जोखिम बैंकद्वारा उपलब्ध गराएको कर्जा तथा सापटी तिर्नमा डिफल्ट हुन सक्ने सम्भावनासंग सम्बन्धित जोखिम हो । त्यसैले, कर्जा जोखिमहरू बैंकको उच्च जोखिमहरू मध्येमा पर्दछ । कर्जा जोखिमको व्यवस्थापनले बैंकको समग्र जोखिम व्यवस्थापनलाई बुझाउदछ ।

**कर्जा जोखिम :**

- कर्जा जोखिमको मापन ग्राहक वा काउन्टर पार्टीले भुक्तानी गर्न विफल हुँदा बैंकले गुमाउन सक्ने रकमको आधारमा गरिन्छ । डेरिभेटिभको मामलामा एक्सपोजरको मापन contract को तत्कालको mark to market मूल्यमा तथा contract अवधिमा बजार दरको उतारचढावका कारण तत्कालको mark to market मूल्यमा हुने अनुमानित सम्भाव्य परिवर्तनको आधारमा गरिन्छ ।
- कर्जा जोखिम सिमा भित्रै भएको वा नभएको तथ्यको निगरानी अधिकारप्राप्त अधिकारीद्वारा गरिन्छ । कर्जा जोखिम सिमाले यदि कर्जा तथा सापटी लिएको ग्राहक वा काउन्टर पार्टीले contractual दायित्वलाई पूरा गर्न विफल भएको अवस्थामा बैंकलाई हुने उच्च एक्सपोजर वा घाटालाई जनाउँदछ ।
- कर्जा जोखिमको व्यवस्थापन सुदृढ जोखिम नियन्त्रण संरचनाद्वारा गरिन्छ । जोखिम नियन्त्रण संरचनाले कर्जा जोखिम व्यवस्थापनसंग सम्बन्धित नीतिहरू, नियमहरू तथा मार्गनिर्देशनहरूलाई प्रष्ट रूपमा प्रदर्शित गर्दछ ।

५.१.२ (ख) कर्जा जोखिम व्यवस्थापन

बैंकको आफ्नै Credit Policy रहेको छ जुन बमोजिम कर्जा जोखिम व्यवस्थापन हुने गर्दछ । Credit Policy मा कर्जा तथा सापटी तिर्नमा डिफल्ट हुने सम्भावनाको निरन्तर मापन तथा सम्भावित जोखिम पहिचान र सोको निवारण समावेश गरिएको छ । यसका साथै कर्जा जोखिमलाई व्यवस्थापन गर्न पूँजी पर्याप्तता संरचना २०१५ को पूर्ण रूपमा पालना गरिएको छ । कर्जा जोखिमलाई व्यवस्थापन तथा निवारण गर्न बैंकले उच्च गुणस्तरीय कर्जा कायम राख्ने व्यवस्था गरेको छ । बैंकले विभिन्न पदाधिकारीहरूको व्यक्तिगत दक्षता र जोखिम मूल्यांकन क्षमता अनुसार कर्जा स्वीकृत गर्ने सीमा प्रदान गरेको छ ।

जाँच तथा सन्तुलन पद्धती बमोजिम प्रत्येक कर्जामा दोहोरो स्वीकृति हुनु पर्ने प्रक्रिया बैंकले अपनाएको छ । कुनै पनि एक व्यवसायिक क्षेत्र अथवा एकल ऋणीमा पोर्टफोलियो एकाग्रता जोखिम नहोस् भनि सुनिश्चित गर्न बैंकले नियमित रूपमा कर्जा पोर्टफोलियोको निगरानी गर्दछ । यसरी नै बैंकले नियन्त्रित लगानी नीति र पर्याप्त स्रोत मार्फत लगानी निर्णयहरूलाई पनि नियन्त्रण गर्दछ ।

५.१.२ (ग) कर्जा नोक्सानी आंकलन तथा कर्जा जोखिम न्यूनिकरण

बैंकले नोक्सान कर्जाहरूको समयमै उचित कर्जा नोक्सानी व्यवस्था सिर्जना गर्ने गरेको छ ।

कर्जा नोक्सानी आंकलन पद्धती**क) परिषोधित लागत (amortized cost) मा मापन गरिएका वित्तीय सम्पत्तिहरूमा हुने नोक्सानी**

शुरुमा बैंकले व्यक्तिगत रूपमा महत्वपूर्ण वित्तीय सम्पत्तिहरूमा नोक्सानीको objective evidence रहे नरहेको आंकलन गर्दछ । यदि कुनै कर्जालाई डिफल्ट भनी वर्गिकरण गरिएको छ वा बैंकले पाकेको सांवा वा व्याज रकम पूर्ण रूपमा वा प्रारम्भिक शर्तहरू अनुरूप असुली गर्न नसक्ने भएमा ती कर्जाहरूमा नोक्सानीको आंकलन गरिन्छ । यदि उक्त कर्जा धितोद्वारा सुरक्षित भएको खण्डमा त्यस्ता कर्जामा हुन सक्ने नोक्सानीको आंकलन गर्दा सुरक्षणमा राखिएको धितोको वर्तमान net realizable मूल्यलाई पनि मध्यनजर राखिन्छ । धितोको net present मूल्य कर्जाको रकम भन्दा पर्याप्त भएको खण्डमा नोक्सानीको गणना गरिदैन ।

नोक्सानीको objective evidence निर्धारण नभएका व्यक्तिगत वित्तीय सम्पत्तिहरूलाई एकै प्रकारका कर्जा जोखिम विशेषताहरू जस्तै धितोको किसिम, तिर्न बाँकी अवस्था वा अन्य उपयुक्त तत्वका आधारमा विभिन्न वित्तीय सम्पत्तिको समूहमा विभाजन गरिन्छ । वित्तीय सम्पत्तिहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी सामूहिक नोक्सानी आंकलन गरिन्छ । तर यदि कुनै सम्पत्तिमा व्यक्तिगत नोक्सानी व्यवस्था गरिएको छ भने ती सम्पत्तिलाई सामूहिक नोक्सानी आंकलन गर्दा समावेश गरिदैन ।

देहायका दुई अवस्थामा सामूहिक नोक्सानी आंकलन गरिन्छ :

- हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको कर्जाहरू
- व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको

व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई कर्जा जोखिम विशेषताको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी अनुमानित सामूहिक नोक्सानी आंकलन गरिन्छ । रिपोर्टिङ्ग मिति भन्दा अगाडि नोक्सानी भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको नोक्सानीलाई समेत यस तरिकाले आंकलन गरेको नोक्सानी व्यवस्थाले समावेश गर्दछ ।

अहिले हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको नोक्सानी भविष्यमा व्यक्तिगत रूपमा पहिचान भएको खण्डमा ती कर्जाहरूको हकमा



सामुहिक नोक्सानी आंकलन नगरि व्यक्तिगत नोक्सानी आंकलन गरिनेछ ।

सामुहिक नोक्सानी व्यवस्थाको आंकलन गर्दा देहायका बुँदाहरूमा ध्यान दिइन्छ :

- समान कर्जा जोखिम भएको पोर्टफोलियोमा विगतमा भएको नोक्सानी
- वर्तमान आर्थिक स्थिति हेर्दा विगतमा भएको नोक्सानीभन्दा रिपोर्टिङ्ग मितिमा आंकलन गरिने नोक्सानी व्यवस्थाको रकम कम वा बढि हुन सक्ने व्यवस्थापनको अनुभवको आधारमा गरिएको निर्णय

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरूमा हुन सक्ने नोक्सानी आंकलन गर्न सांख्यिकी (statistical) विधिहरूको प्रयोग गरिन्छ । कर्जा अपलेखन भएमा ती कर्जाहरूलाई समूहबाट हटाई व्यक्तिगत रूपमा नोक्सानी मापन गरिन्छ ।

बैंकले देहायको विधिमाफत सामुहिक हानि व्यवस्था आंकलन गर्दछ :

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरे पश्चात् सामुहिक नोक्सानीको मापन Net flow rate method बाट गरिन्छ । यस पद्धतिमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधिसम्ममा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।

यस पद्धतिमा भाका नाघेको अवधिको आधारमा कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा विभाजन गरि statistical विश्लेषण गरि विभिन्न समूहहरूमा विभाजन गरिएका ऋण तथा सापटीहरूको स्तर भर्न सक्ने र अन्ततः असुली हुन नसक्ने सम्भावनाको आंकलन गरिन्छ ।

हालको आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूलाई समेत ध्यानमा राखि नोक्सानी व्यवस्था रकमको आंकलन गरिन्छ । आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूमा देहायका कारकहरू समेत पर्दछन् :

- वर्तमान कर्जा पोर्टफोलियो वृद्धि तथा प्रोडक्ट समिश्रण
- बेरोजगारी दर
- कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धि
- मुद्रास्फीति
- ब्याज दर
- सरकारी नीति तथा नियममा परिवर्तन
- सम्पत्तिको मूल्य
- भुक्तानीको अवस्था

कर्जा तथा सापटीमा गरिने नोक्सानी व्यवस्था निम्न दुई रकममध्य जुन तूलो हुन्छ सोही नै गरिन्छ :

(क) माथि बुँदा नं. ५.१.२ मा उल्लेखित नोक्सानी आंकलन विधी अनुसार गणना गरिएको नोक्सानी व्यवस्था

(ख) नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन नं. २ अनुसार गणना गरिएको कर्जा नोक्सानी व्यवस्था

बुँदा नं. ५.१.२ नोक्सानी आंकलन विधी अनुसार नोक्सानीको गणना :

(क) सुरुमा बैंकको कुल कर्जा तथा सापटीको २५% ओगटेका तूला ऋणीहरूलाई प्रदान गरेको कर्जालाई छनौट गरी ती कर्जालाई हरेक आर्थिक वर्षको अन्त्यमा व्यक्तिगत नोक्सानीको लागि परीक्षण गरीन्छ ।

(ख) बुँदा नं. (क) मा छनौट गरिएका कर्जा तथा सापटीहरूलाई तल दिएका मापदण्ड अनुसार व्यक्तिगत नोक्सानीको लागि परीक्षण गरिन्छ :

- ऋणीको नगद प्रवाहमा आएको समस्या थाहा भएमा
- सम्भौता अनुसार तिर्नु पर्ने सावा वा ब्याज भाका नाघेमा
- ऋण सहमति र शर्तको उल्लंघन गरेमा
- ऋणी टाट पल्टन सक्ने सम्भावना वा आर्थिक पुनर्संरचना गर्नु पर्ने देखिएमा



- बाह्य क्रेडिट रेटिङ एजेन्सीले ऋणीको क्रेडिट रेटिङ उल्लेखनिय तरिकाले घटेको पाइएमा
 - बैंकको ऋणीसंगको एकिकृत एक्सपोजर
 - ग्राहकको व्यवसायिक मोडलको व्यवहारिकता र ग्राहकको आर्थिक समस्या हल गर्ने तथा समयमै ऋण तिर्न सक्ने क्षमता
 - अपेक्षित आम्दानी र असुलीको रकम र समय
 - ऋणीले बैंकको कर्जा तथा सापटी तिर्नु अगाडि अरु ऋणदाताको ऋण तिर्ने गरि गरेको प्रतिवद्धता वा Pari-pasu र अरु ऋणदाताले उक्त ऋणीलाई लगातार सहायता गर्ने सम्भावना
 - धितो जमानतको विश्वनीय मूल्य र बैंकले धितो आफ्नो प्रभुत्वमा ल्याउन सक्ने सम्भावना
- (ग) बुँदा नं. (ख) अनुसार नोक्सानी परीक्षण गर्दा आ.व. २०७४/७५ र आ.व. २०७५/७६ मा कुनै कर्जा तथा सापटीमा व्यक्तिगत नोक्सानी पहिचान नभएको ।
- (घ) व्यक्तिगत नोक्सानी पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरू जस्तै घर कर्जा, आवधिक कर्जा, चालु पूँजी कर्जा, आदिमा विभाजन गरी सामुहिक नोक्सानी आंकलन गरिन्छ ।
- (ङ) सामुहिक नोक्सानीको मापन Net flow rate method बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधि सम्ममा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।
- (च) माथि बुँदा (ङ) मा उल्लेख गरे अनुसार गणना गरेको सामुहिक नोक्सानीको रकम देहाय बमोजिम छ :

रकम रु.

विवरण	आ.व. २०७४/७५	आ.व. २०७५/७६
NAS 39 को अनुच्छेद ६३ अनुसार कुल सामुहिक जोखिम व्यवस्था	३३३,५७०,२३८।-	३७२,३९५,२६०।-

कर्जा तथा लिनुपर्ने रकमको अपलेखन

कर्जा असुली नहुने अवस्था देखिएमा कर्जालाई आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । तर सुरक्षित ऋणको हकमा सुरक्षणमा राखिएको सम्पत्तिको लिलामी बिक्री पछि मात्र अपलेखन गरिन्छ । तर यदि सुरक्षणमा राखिएको सम्पत्तिको मूल्य निर्धारण भएमा र थप असुली नहुने देखिएमा अघि नै अपलेखन गर्न सकिन्छ । आ.व. २०७५/७६ मा बैंकले रु १,०२९,६९६.७३ (व्याज समेत) बराबरको २२ जनालाई प्रदान गरेको credit card सुविधा अपलेखन गरेको छ । अपलेखन गरिएका ऋणीहरूको विवरण देहाय बमोजिम रहेको छ :

क्र.स.	ऋणीको नाम	रकम (रु.)
१	बद्री अधिकारी	२४,५९८.४७
२	चिरन्जिवि भुसाल	५८,५७३.७०
३	दिपक तामाङ	५३,३५०.९३
४	धन बहादुर तामाङ	४७,२२४.८६
५	दिपेन प्रधान	७९,७५२.००
६	दुध कुमारी अधिकारी	३७,५६०.९७
७	गिरि राज देवकोटा	२७,२९४.४०
८	गोविन्द कुमार श्रेष्ठ	५७,४६०.५६
९	भम्ब बहादुर राणा	७२,७२८.०२
१०	कैलाश श्रेष्ठ	५०,०८८.०७
११	लोक बहादुर बम	३२,९९३.२६
१२	मनोज कुमार मण्डल	२४,५४५.३३
१३	निरज कुमार शाह	५६,५३०.६९
१४	प्रविन थापा	२५,९९९.०३



१५	प्रेम कुमार सिंह	६३,४५०.९७
१६	राकेश कुमार यादव	४५,११३.६१
१७	सन्देश न्याछर्याँ	६८,२३०.९२
१८	शम्भु अधिकारी	४०,३०३.५०
१९	शिशिर सापकोटा	३४,१३९.०२
२०	श्याम तन्दुकार	६४,३८६.५०
२१	सुमन रोक्का	३२,२३२.१०
२२	सुरेन्द्र राज सापकोटा	३४,७४१.४२
	जम्मा	१,०२१,६१६.७३

धितो व्यवस्थापन

बैंकले वित्तीय सम्पत्तिको जोखिम न्यूनीकरण गर्न सके सम्म धितोको प्रयोग गर्दछ । नगद, धितोपत्र, प्रतितपत्र/जमानत, अचल सम्पत्ति, प्राप्ती, स्टक र अन्य गैर वित्तीय सम्पत्ति जस्ता विभिन्न धितोका प्रकारहरू हुन्छन् । साधारणतया धितोको फेयर मूल्यको आंकलन कम्तिमा कर्जा प्रदान गर्दाको बखत नेपाल राष्ट्र बैंकको मार्गनिर्देशिकाको आधारमा गरिन्छ । अचल सम्पत्ति जस्ता गैर वित्तीय धितोको मूल्यांकन गर्दा स्वतन्त्र मूल्यांकनकर्ता र लेखापरीक्षण भएको वित्तीय विवरण जस्ता तेस्रो पक्षको विवरणको आधारमा गरिन्छ ।

CRM अन्तर्गत कर्जा जोखिम न्यूनीकरण

१६ जुलाई २०१९ मा प्रयोग भएका विभिन्न योग्य कर्जा जोखिम न्यूनीकरणका प्रकार र ती CRMs अनुसार लिइएको फाइदा तल दिइएको छ :

विवरण	योग्य CRM (रु. '०००)
बैंकमा निक्षेप	१,८३८,८९९
जम्मा	१,८३८,८९९

ख) अन्य विस्तृत आम्दानीमार्फत fair value मा मापन गरिएको वित्तीय सम्पत्तिको नोक्सानी

अन्य विस्तृत आम्दानीमार्फत fair value मा मापन गरिएको वित्तीय सम्पत्तिको लागि बैंकले हरेक रिपोर्टिङ्ग मितिमा हानि नोक्सानी भए वा नभएको objective evidence आंकलन गर्दछ ।

बैंकले जसरी परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी आंकलन गर्दछ, त्यसरी नै debt उपकरणहरूको हकमा व्यक्तिगत रूपमा हानि नोक्सानी आंकलन गर्दछ । यद्यपि नोक्सानीको कुल रकम भने परिषोधित मूल्य र वर्तमान fair value को फरक रकममा नाफा वा नोक्सान विवरणमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर निकालिन्छ । भविष्यमा हुने व्याज आम्दानी हानि नोक्सानी घटाइसकेपछिको वित्तीय सम्पत्तिको मूल्यमा आधारित हुन्छ र व्याज आर्जनको लागि त्यही दरको प्रयोग गरिन्छ जुन दरले हानि नोक्सानी रकम आंकलन गरिएको हुन्छ । यदि भविष्यमा debt उपकरणहरूको fair value बढेमा र त्यस्तो वृद्धिको कारण हानि नोक्सानी व्यवस्था गरिसकेपछि credit event भएको ठहर भएमा हानि नोक्सानी व्यवस्थालाई नाफा वा नोक्सान विवरणमार्फत रिभर्स गरिन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको इक्विटी उपकरणहरूको हकमा हानिको आधारभूत प्रमाणको रूपमा परल मूल्यभन्दा fair value धेरैले वा दिर्घकालीन रूपले घटेको स्थितिलाई समेत लिइन्छ । यदि हानि भएको प्रमाण भेटेमा परल मूल्य र वर्तमान fair value को फरक रकममा नाफा वा नोक्सान विवरणमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर आएको कुल नोक्सानलाई इक्विटीबाट हटाइ नाफा वा नोक्सान हिसावमा देखाइन्छ । तर यदि भविष्यमा अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको impaired इक्विटी उपकरणहरूको fair value बढेमा बढेको रकमलाई अन्य विस्तृत आम्दानीको विवरणमा समावेश गरिन्छ । अन्य विस्तृत आम्दानीमार्फत fair value मा वर्गीकरण गरिएको इक्विटी उपकरणहरू uncollectible हुने निश्चित भएमा बैंकले ती सम्पत्तिहरू अपलेखन गर्दछ ।

५.१.३ (क) तरलता जोखिम

तरलता जोखिम भन्नाले अस्वीकार्य मूल्य अथवा नोक्सानी नव्योहोरी भनेको समयमा आफ्नो दायित्व पूरा गर्न नसक्नाले वा सम्पत्ति वृद्धी गर्न नसक्नाको कारणले बैंकलाई हुन सक्ने नोक्सानीको सम्भावनालाई जनाउदछ । तरलता भनेको आफ्नो सम्पत्तिलाई समय रहदै दायित्व पूरा गर्न सक्ने हिसाबले नगद तथा नगद समानमा उपयुक्त मूल्यमा परिवर्तन गर्न सक्ने क्षमता हो । तरलता जोखिमलाई बैंकको एक मुख्य जोखिमको रूपमा लिइन्छ । बैंकको तरल सम्पत्तिले दायित्वको रकम पूर्ति गर्न नसकेको खण्डमा तरलता जोखिम उत्पन्न हुन्छ र त्यस्तो परिस्थितिमा बैंकले बजारबाट आवश्यक तरलताको पूर्ति गर्दछ ।



तरलता जोखिमलाई :

- Maturity ladder analysis को प्रयोग गरी मापन गरिन्छ ।
- बैंकको तरलता जोखिम व्यवस्था संरचना अनुसार निगरानी गरिन्छ र सम्पत्ति तथा दायित्व व्यवस्थापन समितिद्वारा पुनर्निरीक्षण गरिन्छ ।
- बजारमा नियमित रूपले चलि आएको बजार अभ्यास अनुसार नभएको खण्डमा कुनै सम्बन्धित पक्ष वा नेपाल राष्ट्र बैंकको भर नपरि एकल रूपमा व्यवस्थापन गरिन्छ ।

५.१.३ (ख) तरलता जोखिम व्यवस्थापन

बैंकको संचालक समितिले बैंकसंग आवश्यक तरलता जोखिम व्यवस्थापन संरचना भएको र बैंक अनियमित तरलता परिस्थितिहरूको सामना गर्न सक्षम रहेको सुनिश्चित गर्दछ । त्यसै गरी बैंकले तरलता नीति र Contingency कोष योजना तयार पारेको छ जसलाई वरिष्ठ व्यवस्थापनको सिफारिसमा संचालक समितिले स्वीकृत गरेको छ । बैंकले तरलता अवस्था निर्धारण गर्न Flow measure को प्रयोग गर्नुका साथै Maturity ladder analysis को पनि प्रयोग गर्दछ जसले एक समय अवधि भित्र बैंकको inflow र outflow तय गरी net deficit वा Surplus (GAP) को अनुमान गर्दछ । Maturity ladder को उपयोग गरी नगद अन्त प्रवाह (inflow) र नगद व्याय प्रवाह (outflow) को दैनिक रूपमा अथवा तोकिएको समयमा नेपाल राष्ट्र बैंकद्वारा जारीत एकिकृत निर्देशिकाको (निर्देशिका-५) अन्तर्गत NRB Ni. Fa. No 5.1 अनुसार तुलना गरिन्छ । बैंकको तरलता मूल्याङ्कन, मापन र व्यवस्थापन ट्रेजरी विभागले गर्दछ र विभागले नेपाल राष्ट्र बैंकले तोकेको CRR, SLR र Credit to Deposit Ratio @ Liquidity Coverage Ratio जस्ता अनुपातहरू बैंकले पालना गरेको सुनिश्चित गर्दछ । यसका साथै तरलता जोखिम व्यवस्थापनको निम्ति विभागले निर्धारित सीमाभन्दा माथि रहि लगानी कायम गर्दछ ।

५.१.३ (ग) बजार जोखिम

बजार जोखिम भन्नाले बजार मूल्यमा हुने प्रतिकूल गतिविधिले गर्दा बैंकको वासलात भित्र र बाहिरको स्थितिमा नोक्सान हुन सक्ने जोखिम हो । बजार जोखिमका मुख्य तत्वहरू देहाय बमोजिम हुन्छन् :

- व्याजदर सम्बन्धि उपकरणहरू सम्बन्धी जोखिम
- विदेशी विनिमय (सुनको मूल्य समेत) मा परिवर्तन सम्बन्धी जोखिम
- इक्विटी तथा कमोडिटीमा लगानी सम्बन्धी जोखिम

५.१.३ (घ) बजार जोखिम व्यवस्थापन

बैंकको जोखिम व्यवस्थापन समितिले बजार जोखिम नीति स्वीकृत गर्दछ । बजार तथा तरलता जोखिम निरीक्षणको निमित्त बैंकले सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (ALCO) गठन गरेको छ जसले नियमित रूपमा बैठक बसि बैंकको सम्पत्ति तथा दायित्वको स्थिति, प्रोफाइल र विदेशी मुद्राहरूमा विनिमय दरका परिवर्तनले उत्पन्न हुने जोखिमहरूको निगरानी गर्दछ । सबै विदेशी विनिमय अवस्थाहरूको व्यवस्थापन Treasury Front Office ले गर्दछ । Front Office ले गरेका सम्भौताहरूको कार्यावन्धन र बैंकको तरलता स्थितीको निरीक्षण Treasury Back Office ले गर्दछ । उचित जाँच र नियन्त्रणको लागि ट्रेजरी विभागको Front Office र Back Office को छुट्टाछुट्टै रिपोर्टिङ लाइन निर्धारण गरिएको छ ।

५.१.३ (ङ) बजार जोखिम आंकलन पद्धति

नेपालको बजार जोखिमको थुप्रै भागहरू मध्ये विदेशी विनिमयदर परिवर्तन जोखिम प्रमुख हो । त्यसैले विदेशी विनिमय दर परिवर्तन जोखिम मापनको लागि बैंकले net open position approach को प्रयोग गर्नुका साथै नेपाल राष्ट्र बैंकले जारी गरेको पूँजी पर्याप्तता संरचना अनुसारको पूँजी कायम गर्दछ ।

५.१.४ (क) संचालन जोखिम

संचालन जोखिम भन्नाले अपर्याप्त आन्तरिक प्रक्रियाहरू, व्यक्तिहरू र प्रणाली अथवा बाह्य घटनाहरूले निम्त्याउन सक्ने नोक्सानीलाई जनाउदछ । संचालन जोखिमलाई अत्याधिक महत्वपूर्ण मानिन्छ किनभने संचालन जोखिम भएको घटना घटेमा बैंकलाई शत प्रतिशत नोक्सानी हुन्छ ।

५.१.४ (ख) संचालन जोखिम व्यवस्थापन

संचालन जोखिमको निरीक्षणको निमित्त बैंकले विभिन्न बैकिङ्ग कार्यहरूको लागि operational manual तयार पारेको छ जुन व्यवसायिक सन्दर्भलाई मध्यनजर राखि समय समयमा समीक्षा र परिमार्जन गरिन्छ ।

बैंकले सबै संचालन सम्बन्धित क्रियाकलापमा दोहोरो नियन्त्रण प्रणाली अपनाएको छ जसमा हरेक वित्तीय र गैर वित्तीय कारोबारलाई कारोबारकर्ता भन्दा माथिल्लो तहको व्यक्तिले स्वीकृत गर्दछ । जोखिम निरीक्षण प्रणालीको पर्याप्तता मूल्याङ्कन गर्नका लागि नियमित बैठक बसी समीक्षा गर्दछ



र उक्त प्रणालीमा आवश्यकता अनुसार परिवर्तन गर्दछ । वित्त विभागको निगरानीमा रहि सबै Nostro र Agency खाता, अन्तर-शाखा र अन्तर विभाग हिसाबको दैनिक रूपमा हिसाब मिलान गर्नका लागि Independent Reconciliation Unit को स्थापना गरेको छ । यसका साथै बैंकले स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरेको छ जसले बैंकको लेखापरीक्षण समितिलाई रिपोर्ट गर्दछ । त्यसै गरी व्यवसायिक प्रक्रिया र वित्तीय अवस्था समीक्षा गर्न लेखापरीक्षण समितिको समय समयमा बैठक बस्दछ । शाखाहरूको संचालन जोखिम व्यवस्थापन र निरीक्षण अभि सबल रूपले गर्नको लागि बैंकले छुट्टै Branch Operation र Control & Compliance विभागको स्थापना गर्नुका साथै संचालन सम्बन्धित क्रियाकलापको नियमित निरीक्षण गर्नको लागि सुदृढ MIS विकास गरेको छ ।

५.१.४ (ग) संचालन जोखिम आंकलन पद्धति

नेपाल राष्ट्र बैंकले जारी गरेको पूँजी पर्याप्तता संरचना Capital Adequacy Framework अन्तर्गत भएको Basic Indicator approach प्रयोग गरी बैंकले संचालन जोखिमको आंकलन गर्दछ । Basic Indicator Approach अनुसार समग्र रूपमा संचालन जोखिम तय गर्न Operational risk capital charge लाई १० ले गुणा गरिन्छ । संचालन जोखिम आंकलन गर्न बैंकले विगतमा घटेका प्रणाली विफलता, कर्मचारीद्वारा गरिएको हिनामिना तथा अन्य बाहिरी कारकहरूको मध्यनजर राख्दछ ।

५.१.५ वित्तीय सम्पत्ति तथा दायित्वको fair मूल्य

वित्तीय सम्पत्ति तथा दायित्वको fair मूल्यको मापन गर्न सो मूल्य भल्काउने उपयुक्त बजारको छनौटको लागि निम्न बमोजिमको प्राथमिकताको क्रम अपनाइएको हुन्छ:

श्रेणी १

यस श्रेणीमा बजार मूल्यको निर्धारण सो सम्पत्ति/दायित्व वा उस्तै सम्पत्ति/दायित्वको स्वतन्त्र र सक्रिय रूपमा खरिद बिक्री हुने बजारमा चलन चल्तीमा रहेको मूल्यलाई कुनै समायोजन विना गरिन्छ । व्यापारिक लगानी र अन्य विस्तृत आम्दानी मार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्तिहरूलाई श्रेणी १ मा वर्गिकरण गरिएको छ ।

श्रेणी २

यस श्रेणीमा बजार मूल्यको निर्धारण सो निर्धारण गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उपलब्ध हुने उपयुक्त तथ्याङ्क आधारमा गर्ने गरिएको हुन्छ ।

श्रेणी ३

बजार मूल्य श्रेणी २ अनुसार पनि निर्धारण गर्न नसकिएमा सो को निर्धारण मूल्याङ्कनका विभिन्न पद्धति अपनाएर गरिन्छ र सो मध्य बढी उचित र उपयुक्त मूल्याङ्कन पद्धतिबाट आएको मूल्यलाई बजार मूल्यको रूपमा लिने गरिन्छ ।

५.२ पूँजी व्यवस्थापन

क) गुणात्मक प्रकटिकरण

व्यवसायको विकास र नियमनकारी पूँजी आवश्यकता पूर्तीलाई समर्थन गर्ने सुदृढ पूँजीको आधार कायम गर्ने बैंकको चाहना अनुरूप पूँजी व्यवस्थापन पद्धतिको विकास गरिएको छ ।

बैंकसँग हेरक समयमा पर्याप्त पूँजी उपलब्ध होस् भन्ने सुनिश्चित गर्न पूँजी योजना र व्यवस्थापन अत्यन्त आवश्यक छ । बैंकले प्रतिकुल आर्थिक वातावरणलाई ध्यानमा राखी धेरै प्रकारको परिस्थितिहरू र त्यसले निम्त्याउन सक्ने असरहरूलाई समावेश गरेर पूँजी व्यवस्थापन योजना तयार पारेको छ ।

प्रभावकारी पूँजी व्यवस्थापन योजनाको महत्पूर्ण तत्वहरू:

- नेपाल राष्ट्र बैंक बमोजिम न्यूनतम पूँजी आवश्यकता
- व्यवसाय बृद्धिको सम्भावना तथा जोखिम
- लाभांश नीति
- पूँजी संकलनका सम्भावित उपकरणहरू (इक्विटी, ऋणपत्र, आदि)
- विभिन्न तनाव परिस्थितियहरू
- सम्पत्तिको बिक्री
- उच्च व्यवस्थापनले आवश्यक ठानेका अन्य तत्वहरू



बैंकले जारी गरेका पूँजी उपकरणहरूको मुख्य विशेषता तथा शर्तहरू

बैंकले ऋणपत्र जारी गरेर रु. २,९६६,०७९,०००/- ले पूँजी बढाएको छ । बैंकले जारी गरेका ऋणपत्रहरूको मुख्य विशेषता तथा शर्तहरू निम्न बमोजिम छन् :

ऋणपत्रको नाम	रकम (रु.)	व्याज दर (%)	जारी मिति	भुक्तानी मिति
एस.बि.एल ऋणपत्र २०७६ (रु. १००० को दरले)	३०३,५२०,०००/-	८	२०७०/०२/०६	२०७७/०२/०५
एस.बि.एल ऋणपत्र २०७८ (रु. १००० को दरले)	५००,०००,०००/-	७.५	२०७१/१०/०९	२०७८/१०/०८
एस.बि.एल ऋणपत्र २०८२ (रु. १००० को दरले)	२,१६२,५५९,०००/-	१०.५	२०७५/०९/२९	२०८२/०९/२८
जम्मा	२,९६६,०७९,०००/-			

अन्य शर्त तथा परिस्थितीहरू:

१. ऋणपत्रको म्याद सकेको समयमा ऋणपत्रको फेस भ्यालुमा रकम फिर्ता गरिनेछ ।
२. अर्ध वार्षिक रूपमा व्याज भुक्तानी गरिनेछ ।

(ख) परिमाणात्मक विवरण

१. पूँजी संरचना तथा पूँजी पर्याप्तता
 - प्राथमिक पूँजी र यसका पुरकहरू

क्र.स.	विवरण	रकम (रु. हजारमा)
	प्राथमिक पूँजी (CET 1+ AT 1)	१३,५२०,६७२
	Common Equity Tier 1 (CET 1)	१३,५२०,६७२
१	शेयर चुक्ता पूँजी	६,६६७,६०५
२	इक्विटी शेयर प्रिमियम	१२२,०९२
३	प्रस्तावित बोनस इक्विटी शेयर	-
४	वैधानिक साधारण जगेडा कोष	२,१९१,९६१
५	संचित मुनाफा	१,६०१,४०१
६	चालु आ.व. को नाफा/(नोक्सान)	-
७	पूँजी समायोजन कोष	४१९,४२६
८	पूँजी फिर्ता जगेडा कोष	५६६,६९२
९	घटाउने : अमूर्त सम्पत्ति	९४,०७६
१०	घटाउने : वित्तीय स्वार्थ रहेका संस्थाहरूको इक्विटीमा लगानी	३९४,४२७
११	घटाउने : अन्य कटौतीहरू	-
	अतिरिक्त Tier-1 (AT1)	-



● पुरक पूँजी

क्र.स.	विवरण	रकम (रु. हजारमा)
१	क्युम्युलेटिभ वा फिर्ता हुने अग्राधिकार शेयर	-
२	सुरक्षण नराखिएको सहायक आवधिक ऋण	२,३६२,५५९
३	हाइब्रिड पूँजी उपकरणहरू	-
४	असल कर्जा नोक्सानी व्यवस्था	१,०३९,३९४
५	लगानी समायोजन कोष	-
६	सम्पत्ति पुनर्मूल्याङ्कन कोष	-
७	सटही समिकरण कोष	३१,१२६
८	अन्य जगेडाहरू	-
जम्मा पुरक पूँजी		३,४३३,०७८

● सुरक्षण नराखिएको सहायक आवधिक ऋण

१. बैंकले रु. ३०.३५ करोडको एस.बि.एल ऋणपत्र २०७६ जारी गरेको छ जसको फेस भ्यालु रु. १००० रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यस ऋणको १००% रकम यस वर्षको अन्त्यसम्म परिशोधन गरिसकेको छ । एस.बि.एल ऋणपत्र २०७६ को मुख्य विशेषताहरू निम्न लिखित छन् :

- समय अवधि - ७ वर्ष
- ब्याज दर - ८ प्रतिशत प्रति वर्ष
- ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- Liquidation भएमा दावी - Depositor पछि
- ऋणपत्र चुक्ता गर्न ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिएको
- ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- नेपाल स्टक एक्सचेन्जमा सुचीकृत

२. बैंकले रु. ५० करोडको एस.बि.एल ऋणपत्र २०७८ जारी गरेको छ जसको फेस भ्यालु रु. १००० रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यस ऋणको ४०% रकम यस वर्षको अन्त्यसम्म परिशोधन गरिसकेको छ । एस.बि.एल ऋणपत्र २०७८ को मुख्य विशेषताहरू निम्न लिखित छन् :

- समय अवधि - ७ वर्ष
- ब्याज दर - ७.५० प्रतिशत प्रति वर्ष
- ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- Liquidation भएमा दावी - Depositor पछि
- ऋणपत्र चुक्ता गर्न ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिएको
- ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- नेपाल स्टक एक्सचेन्जमा सुचीकृत

३. बैंकले रु. २.१६ अर्बको एस.बि.एल ऋणपत्र २०८२ जारी गरेको छ जसको फेस भ्यालु रु. १००० रहेको छ । एस.बि.एल ऋणपत्र २०८२ को मुख्य विशेषताहरू निम्न लिखित छन् :



- समय अवधि - ७ वर्ष
- व्याज दर - १०.५० प्रतिशत प्रति वर्ष
- व्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- Liquidation भएमा दावी - Depositor पछि
- ऋणपत्र चुक्ता गर्न ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिने
- ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- नेपाल स्टक एक्सचेन्जमा सुचीकृत
- पूँजीबाट कटौती

बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारण शेयरमा रु. ७९,४२६,६००/-, सिद्धार्थ क्यापिटल लिमिटेडको साधारण शेयरमा रु. ५१,०००,०००/- र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयरमा रु. २६४,०००,०००/- लगानी गरेको छ जुन पूँजी पर्याप्तता निर्धारण गर्दा प्राथमिक पूँजीबाट घटाईन्छ ।

• कूल योग्य (Qualifying) पूँजी

विवरण	रकम (रु. हजारमा)
Common Equity Tier-1 (CET-1)	१३,५२०,८७२
अतिरिक्त Tier-1 (AT1)	-
पूरक पूँजी (Tier 2)	३,४३३,०७८
जम्मा पूँजी कोष	१६,९५३,९५१

• पूँजीकोषको अनुपात

पूँजीकोष अनुपात	प्रतिशत
Common Equity Tier-1 अनुपात	१०.१९%
प्राथमिक पूँजी अनुपात - Tier 1	१०.१९%
कुल पूँजीकोष अनुपात (Tier 1 & Tier 2)	१२.७७%

• पूँजी पर्याप्तता निर्धारण गर्ने बैंकको आन्तरिक तरिका

प्रतिकूल आर्थिक वातावरणको सामना गर्न बैंकले विभिन्न परिस्थितिहरू सामेल गरेर र अर्थतन्त्र, बजार, प्रतिस्पर्धा, राजनीतिक अवस्था तथा अन्य बाहिरी तत्वहरूमा आउने परिवर्तनप्रति सजक भइ आफ्नो पूँजी पर्याप्तताको आंकलन गर्दछ ।

पूँजी पर्याप्तता निर्धारण गर्दा निम्न तत्वहरू ध्यानमा राखिन्छ :

- नेपाल राष्ट्र बैंक बमोजिम न्यूनतम पूँजी आवश्यकता
- व्यापार बृद्धि सम्भावना तथा जोखिम
- लाभांश नीति
- पूँजी संकलनका सम्भावित उपकरणहरू (इक्विटी, ऋणपत्रहरू जस्ता)
- विभिन्न तनाव परिदृश्यहरू
- सम्पत्तिको बिक्री
- उच्च व्यवस्थापनले आवश्यक ठानेका अन्य तत्वहरू



२. जोखिम भारत सम्पत्ति

- कर्जा जोखिम, बजार जोखिम र संचालन जोखिमको लागि जोखिम भारत सम्पत्ति

विवरण	रकम (रु. हजारमा)
कर्जा जोखिमको लागि जोखिम भारत सम्पत्ति	१२१,५४६,०१८
संचालन जोखिमको लागि जोखिम भारत सम्पत्ति	५,२९३,०३६
बजार जोखिमको लागि जोखिम भारत सम्पत्ति	२६५,९८१
पिल्लर-II अन्तर्गतको समायोजन	
जोड : ६.४ (क) (७) अनुसार सम्पत्ति दायित्व व्यवस्थापन सन्तोषजनक नरहेको कारण खुद व्याज आम्दानीको ४% बजार जोखिममा समायोजन	१,८०४,२९५
जोड : ६.४ (क) (९) अनुसार समग्र जोखिम व्यवस्थापन सन्तोषजनक नभएकोले कुल जोखिम भारत सम्पत्तिमा ३% समायोजन	३,८१३,१५१
कुल जोखिम भारत सम्पत्ति (पिल्लर-II अन्तर्गतको समायोजन पछि)	१३२,७२२,४८१

- कर्जा जोखिम वर्गीकरणको आधारमा जोखिम भारत सम्पत्ति

क्र.सं.	वर्गीकरण	जोखिम भारत सम्पत्ति (रकम रु. हजारमा)
१	सरकार र राष्ट्र बैंक उपरको दाबी	-
२	अन्य वित्तीय संस्था उपरको दाबी	-
३	आवश्यक पूँजी पर्याप्तता पूरा भएको स्वदेशी बैंक उपरको दाबी	७३१,७७९
४	आवश्यक पूँजी पर्याप्तता पूरा नभएको स्वदेशी बैंक उपरको दाबी	-
५	विदेशी बैंक उपरको दाबी (ECA Rating 0 - 1)	११९,०२३
६	विदेशी बैंक उपरको दाबी (ECA Rating 2)	२३६,९६१
७	विदेशी बैंक उपरको दाबी (ECA Rating 3 - 6)	-
८	SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक जसको पूँजीकोष तोकिएको पूँजीकोष भन्दा १% बढी छ, त्यस बैंक उपरको दाबी	९३,८६७
९	स्वदेशी संघ संस्थाहरू उपरको दाबी	५७,६१५,९०७
१०	विदेशी संघ संस्थाहरू उपरको दाबी (ECA Rating 0-1)	-
११	विदेशी संघ संस्थाहरू उपरको दाबी (ECA Rating 7)	-
१२	Regulatory Retail Portfolio (भाका ननाघेको) मा दाबी	२२,९७९,२११
१३	आवासिय घरजग्गाबाट सुरक्षित दाबी	१,७८१,२८९
१४	आवासिय घरजग्गाबाट सुरक्षित दाबी (भाका नाघेको)	६३,४४४
१५	व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी	१,३९३,८४९
१६	भुक्तान अवधि समाप्त भईसकेको दाबी (आवासिय घरजग्गाबाट सुरक्षित बाहेक)	२,७५२,४००
१७	उच्च जोखिमयुक्त दाबी	१४,७२२,५८६
१८	शेयर तथा ऋणपत्रहरू द्वारा सुरक्षित ऋण	२,४५८,३४८
१९	स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	१,५६६,२६७
२०	स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	१९०,९३९
२१	आवासिय घरजग्गाबाट सुरक्षित कर्मचारी कर्जा	७४९,३७९
२२	मार्गस्थ नगद तथा कलेक्सनमा रहेको नगदजन्य सम्पत्ति	५०,२०३
२३	अन्य सम्पत्ति	४,२४९,६७०



२४	वासलात बाहिरको कारोवार	९,७९०,८९४
	जम्मा	१२१,५४६,०१८

• कुल जोखिम भारत सम्पत्ति

विवरण	रकम (रु. हजारमा)
कुल जोखिम भारत सम्पत्ति	१३२,७२२,४८१
Tier 1 पूँजी (प्राथमिक पूँजी) (CET1+AT1)	१३,५२०,८७२
कुल पूँजी कोष	१६,९५३,९५१
कुल प्राथमिक पूँजी/ कुल जोखिम भारत सम्पत्ति %	१०.१९%
कुल पूँजी कोष/ कुल जोखिम भारत सम्पत्ति %	१२.७७%

निष्कृत्य सम्पत्तिको विवरण

• निष्कृत्य सम्पत्तिको रकम (कुल र खुद)

रकम (रु. हजारमा)

निष्कृत्य सम्पत्ति	रकम	कर्जा नोक्सानी व्यवस्था	खुद निष्कृत्य कर्जा
पुनरतालिकीकरण/पुनरसंरचना गरिएको	४,१९६.२९	५२४.५४	३,६७१.७५
कमसल	२४९,२६७.०२	६२,२२५.८३	१८७,०४१.१९
शंकास्पद	१९२,७०७.०८	९७,६८५.४०	९५,०२१.६८
खराब	३७३,३४७.८७	३७३,३४७.८७	-
जम्मा	८१९,५१८.२६	५३३,७८३.६४	२८५,७३४.६२

• निष्कृत्य सम्पत्ति (%): ०.७५ %

(ग) बाह्य व्यवस्थाहरूको पालना

बैंकले नेपाल राष्ट्र बैंक बमोजिम न्युनतम पूँजीकोष कायम गर्नु पर्ने हुन्छ । त्यस अनुरूप बैंकले १२.७७% पूँजीकोष कायम गर्दै नेपाल राष्ट्र बैंक बमोजिमको न्युनतम पूँजीकोषको अनुपात आ. व. २०७५/७६ मा कायम गरेको छ ।

५.३ वित्तीय सम्पत्ति तथा दायित्वको विभाजन

वित्तीय सम्पत्ति

NFRS 9 अनुसार वित्तीय सम्पत्तिलाई निम्न श्रेणि मध्ये कुनै एकमा वर्गीकृत गर्नु पर्ने :

- नाफा नोक्सान विवरण मार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति
- परिषोधित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति
- अन्य विस्तृत आम्दानी मार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति

वित्तीय दायित्व

NFRS 9 अनुसार वित्तीय दायित्वलाई निम्न श्रेणि मध्ये कुनै एकमा वर्गीकृत गर्नु पर्ने :

- नाफा नोक्सान विवरण मार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व
- परिषोधित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व

नाफा नोक्सान हिसाब मार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्वलाई दुई उपश्रेणिमा विभाग गरिन्छ :

- initial recognition को समयमा नाफा नोक्सान विवरण मार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिने भनी designate गरिएको
- व्यापारिक उद्देश्यले धारण गरिएको



५.४ संचालन सेग्मेन्ट्सको जानकारी

१. सामान्य जानकारी

(क) बैंकको रिपोर्टेवल सेग्मेन्ट्सको पहिचान गर्नका लागि प्रयोग हुने कारकहरू/तत्वहरू

बैंकले कार्यकारी समिति (Executive committee) लाई व्यापार संचालन सम्बन्धि निर्णय लिन र स्रोत परिचालनमा मद्दत गर्ने आधारमा महत्वपूर्ण सेग्मेन्ट्सहरूको पहिचान गरेको छ । यस बमोजिम पहिचान गरिएका सेग्मेन्ट्सहरू बैंकिङ्ग (कर्जा, निक्षेप र ट्रेड अपरेशन समेत), भुक्तानी समाधान (कार्ड्स), बिप्रेषण, ट्रेजरी र माइक्रोबैंकिङ हुन । ट्रेजरी विभागले बैंकको कोष व्यवस्थापकको रूपमा कार्य गर्दछ ।

सामान र सेवाको प्रकार जसबाट रिपोर्टेवल सेग्मेन्ट्सले आम्दानी आर्जन गर्दछ

(क)	विप्रेषण
	विप्रेषण शुल्क तथा कमिसन
	IBT व्याज आम्दानी
	विदेशी मुद्रा आम्दानी
	अन्य शुल्क र कमिसन
(ख)	भुक्तानी समाधान (कार्ड्स)
	Interchange Income
	क्रेडिट कार्ड
	डेबिट कार्ड
	प्रीपेड कार्ड
	ए.टि.एम. शुल्क
	मर्चेन्ट सेटलमेन्ट शुल्क तथा कमिसन
	अन्य शुल्क तथा कमिसन
	विदेशी मुद्राको कारोबारबाट नाफा
(ग)	माइक्रो बैंकिङ
	व्याज आम्दानी
	शाखा रहित बैंकिङ्ग सेवाबाट आम्दानी
	अन्य शुल्क तथा कमिसन
(घ)	ट्रेजरी
	लगानीबाट भएको आम्दानी
	शेयर तथा बोन्ड र वित्तीय उपकरण खरिद तथा विक्रीबाट भएको आम्दानी
	Bullion Trading Income
	लाभांशबाट आम्दानी
	विदेशी मुद्राको कारोबारबाट नाफा
	IBT आम्दानी
	नोस्ट्रो बैंकबाट रिबेट
	अन्य शुल्क तथा कमिसन आम्दानी
(ङ)	बैंकिङ्ग
	व्याज आम्दानी
	बिल खरिद तथा डिस्काउन्ट सेवाबाट आम्दानी
	प्रतितपत्र जारी गरेको वापत आम्दानी
	जमानतपत्र जारी गरेको वापत आम्दानी



	कागजात संकलन सेवाबाट आम्दानी
	विप्रेषणबाट आम्दानी
	बैंकास्योरेन्स सेवाबाट आम्दानी
	स्विफ्ट शुल्कबाट आम्दानी
	विदेशी मुद्राबाट नाफा
	सम्पत्तिको बिक्रीमा लाभ
	गैर बैंकीङ्ग सम्पत्तिको बिक्रीमा लाभ
	IBT आम्दानी
	अन्य बैंकिङ्ग सेवाहरूबाट आम्दानी

२. नाफा र नोक्सान, सम्पत्ति, दायित्वको जानकारी

आ.व. २०७५/७६

रकम रु. मा

विवरण	भुक्तानी समाधान (कार्ड)	विप्रेषण	ट्रेजरी	माइक्रोबैंकिङ्ग	बैंकिङ्ग	कुल
१ बाह्य ग्राहकबाट आम्दानी	२४८,३७५,७९३	२६,१०३,१८०	१,१४७,२५४,१८७	३१८,२९८,०११	१२,८३९,३८०,२०२	१४,५७९,४११,३७४
२ अन्तर सेग्मेन्ट आम्दानी	-	२४,६८८,६३५	४७,१४०,०९४	-	५,१०२,७०३,०५७	५,१७४,५३१,७८५
३ खुद आम्दानी	२४८,३७५,७९३	५०,७९१,८१५	१,१९४,३९४,२८०	३१८,२९८,०११	१७,९४२,०८३,२५९	१९,७५३,९४३,१५९
४ व्याज आम्दानी	२०,५४३,७३१	२४,६८८,४३९	७३९,६०३,२५३	२८३,९६८,७६९	१७,०२९,२५२,४१०	१८,०९८,०५६,६०९
५ व्याज खर्च	(४,८७९,१३८)	(९,९४५,५०६)	(५५९,५६७,५९६)	(१८४,०५०,६११)	(१२,६७२,२८५,९७३)	(१३,४३०,७२८,८२४)
६ कुल व्याज आम्दानी	१५,६६४,५९२	१४,७४२,९३३	१८०,०३६,६५७	९९,९१८,१५८	४,३५६,९६६,४३७	४,६६७,३२७,७७७
७ ह्यासकट्टि र परिषोधन	(२,५५४,१३३)	(९,०६,०३४)	(१९२,५११)	(२,३१८,४२२)	(१३५,४२४,१२६)	(१४१,३९५,२२६)
८ सेग्मेन्ट नाफा/(नोक्सान)	६४,०३९,०८४	३,८७३,९२१	६२२,०९१,८१८	१०६,०७६,१४४	२,५०३,३८७,७२०	३,२९९,४६८,६८७
९ सहायक कम्पनिको नाफा नोक्सानमा बैंकको भाग जसको लेखा इक्विटी तरिकाले गरिएको छ	-	-	-	-	-	-
१० अन्य material non-cash items	-	-	-	-	-	-
११ कर्जाको जोखिम व्यवस्था तथा अन्य नोक्सानी	(३,२६५,४७८)	-	-	१४,६०८,५८८	(१९९,४५९,९०८)	(१८८,११६,७९८)
१२ सेग्मेन्टको सम्पत्ति	२३८,४४८,७९९	३३९,६५९,३३०	१,३८२,०४१,६५३	१२६,७३२,१२४	१४२,३१९,२४५,२७६	१४४,४०६,१२७,१८१
१३ सेग्मेन्टको दायित्व	(१६६,१४४,९९४)	(३३३,१३९,५३८)	(७९९,४८१,७६८)	(२३,२०१,४९४)	(१४३,०८४,१५९,३८७)	(१४४,४०६,१२७,१८१)



विवरण	भुक्तानी समाधान (कार्ड)	विप्रेषण	ट्रेजरी	माइक्रोबैंकिङ्ग	बैंकिङ्ग	कुल
१ बाह्य ग्राहकबाट आम्दानी	२०१,०९२,७५८	३०,००२,८८४	९७७,७३७,३६४	८५,०६९,८५७	१०,११०,३८१,७२९	११,४०४,२८४,५९२
२ अन्तर सेग्मेन्ट आम्दानी	-	१०,८६८,२४७	१२,२०८,०४६	-	३,८२६,२६६,१७९	३,८४९,३४२,४७३
३ खुद आम्दानी	२०१,०९२,७५८	४०,८७१,१३१	९८९,९४५,४११	८५,०६९,८५७	१३,९३६,६४७,९०८	१५,२५३,६२७,०६५
४ व्याज आम्दानी	१५,९९४,०३१	१०,८६८,२४७	५४४,१३२,७२२	५७,११०,५४०	१३,२६५,२५२,५००	१३,८९३,३५८,०४०
५ व्याज खर्च	(३,८०३,८८२)	(४,३३८,२९६)	(३५०,०४७,५४५)	(३७,५३०,९७२)	(१०,०६१,३७८,८८७)	(१०,४५७,०९९,५०२)
६ कुल व्याज आम्दानी	१२,१९०,१४९	६,५३०,०३२	१९४,०८५,१७७	१९,५७९,५६८	३,२०३,८७३,६१२	३,४३३,२५८,५३८
७ ह्यासकट्टि र परिषोधन	(२,२७६,१७२)	(१,०१३,६३१)	(२४८,४२७)	(७२०,७०३)	(११४,१९५,१३७)	(११८,४५४,०७०)
८ सेग्मेन्ट नाफा/(नोक्सान)	६३,७७३,४७१	३,८४०,२१९	६२९,४८७,९७५	१२,०६७,३३६	२,०२०,८५५,८५१	२,७३०,०२४,८५२
९ सहायक कम्पनिको नाफा नोक्सानमा बैंकको भाग जसको लेखा इक्विटी तरिकाले गरिएको छ	-	-	-	-	-	-
१० अन्य material non-cash items	-	-	-	-	-	-
११ कर्जाको जोखिम व्यवस्था तथा अन्य नोक्सानी	(२,३३६,२६७)	-	-	(१०,७९३,७००)	(२१७,२६३,५७३)	(२३०,३९३,५४०)
१२ सेग्मेन्टको सम्पत्ति	२११,२४५,९२७	२२८,१०४,६५६	२,३५५,२१३,३०७	१९,७६०,९१८	११७,०५४,८९३,७५६	११९,८६९,२१८,५६४
१३ सेग्मेन्टको दायित्व	(१४७,०७५,६६७)	(२२४,१४७,५३५)	(१,८२९,९३९,०३६)	(७,३८७,३११)	(११७,६६०,६६९,०१५)	(११९,८६९,२१८,५६४)

३. संचालन सेग्मेन्टसको नाफा/नोक्सान, सम्पत्ति र दायित्वको मापन

(क) लेखाङ्कनको आधार

सेग्मेन्ट्स बीच हुने सम्पूर्ण कारोवारहरू पूर्व निर्धारित स्थानान्तर मूल्यको प्रयोग गरी लेखाङ्कन गरिन्छ ।

(ख) रिपोर्टेवल सेग्मेन्टसको नाफा वा नोक्सान र बैंकको नाफा नोक्सानको आय कर अधिको मापन विचको भिन्नताको प्रकृति

सेग्मेन्टसको नाफा वा नोक्सान र बैंकको नाफा नोक्सानको आय कर अधिको मापन विच कुनै पनि भिन्नता छैन ।

(ग) रिपोर्टेवल सेग्मेन्टसको सम्पत्ति र बैंकको सम्पत्तिको मापन विचको भिन्नताको प्रकृति

सेग्मेन्टसको सम्पत्ति र बैंकको सम्पत्तिको मापनमा कुनै पनि भिन्नता छैन ।

(घ) गत वर्षको रिपोर्टेड सेग्मेन्टसको नाफा वा नोक्सान मापनको तरिकाहरूको प्रकृतिमा कुनै परिवर्तन, यदि कुनै छ भने त्यसको असर

गत वर्षको रिपोर्टेड सेग्मेन्टसको नाफा वा नोक्सान मापनको तरिकाहरूको प्रकृतिमा कुनै परिवर्तन छैन ।

(ङ) रिपोर्टेवल सेग्मेन्टसमा हुने कुनै असमान बाँडफाडको प्रकृति र असर

रिपोर्टेवल सेग्मेन्टसमा कुनै पनि असमान बाँडफाड गरिएको छैन ।



४. हिसाब मिलान

(क) आम्दानी

	२०७५/७६	२०७४/७५
रिपोर्टेवल सेग्मेन्ट्सको कुल आम्दानी	१९,७५३,९४३,१५९	१५,२५३,६२७,०६५
अन्य आम्दानी	-	-
घटाउ : अन्तर सेग्मेन्ट आम्दानी	(५,१७४,५३१,७८५)	(३,८४९,३४२,४७३)
बैंकको आम्दानी	१४,५७९,४११,३७४	११,४०४,२८४,५९२

नोट: अन्तर सेग्मेन्ट आम्दानीमा निम्न लिखित आम्दानीहरू समावेश गरिएको छ :

	२०७५/७६	२०७४/७५
व्याज	५,१२५,५१५,९२२	३,८३६,३५५,४४५
भल्ट क्यास इन्सेन्टिभ	४९,०१५,८६३	१२,९८७,०२७
जम्मा	५,१७४,५३१,७८५	३,८४९,३४२,४७३

(ख) नाफा तथा नोक्सान

	२०७५/७६	२०७४/७५
रिपोर्टेवल सेग्मेन्ट्सको कुल नाफा/(नोक्सान)	३,२९९,४६८,६८७	२,७३०,०२४,८५२
अन्य नाफा तथा नोक्सान	-	-
अन्तर सेग्मेन्ट आम्दानीको उन्मुलन	-	-
बाँडाफाँड नभएको रकम	-	-
आयकर अधिको मुनाफा	३,२९९,४६८,६८७	२,७३०,०२४,८५२

(ग) सम्पत्ति

	२०७५/७६	२०७४/७५
रिपोर्टेवल सेग्मेन्ट्सको कुल सम्पत्ति	१४४,४०६,१२७,१८१	११९,८६९,२१८,५६४
अन्य सम्पत्ति	-	-
बाँडाफाँड नभएको सम्पत्ति	-	-
बैंकको सम्पत्ति	१४४,४०६,१२७,१८१	११९,८६९,२१८,५६४

(घ) दायित्व

	२०७५/७६	२०७४/७५
रिपोर्टेवल सेग्मेन्ट्सको कुल दायित्व	(१४४,४०६,१२७,१८१)	(११९,८६९,२१८,५६४)
अन्य दायित्व	-	-
बाँडाफाँड नभएको दायित्व	-	-
बैंकको दायित्व	(१४४,४०६,१२७,१८१)	(११९,८६९,२१८,५६४)



५. रिपोर्टेवल सेग्मेन्ट्सहरूले प्रदान गर्ने सेवा सम्बन्धी जानकारी

२०७५/७६

२०७४/७५

(क)	विप्रेषण	२०७५/७६	२०७४/७५
	विप्रेषण शुल्क तथा कमिसन	५०,७९१,८१५	४०,८७१,१३१
	IBT व्याज आम्दानी	१२,१९२,३७७	१७,३११,१३५
	विदेशी मुद्रा आम्दानी	२४,६८८,४३९	१०,८६८,२४७
	विदेशी मुद्रा आम्दानी	११,६७९,१३३	११,२०९,३१८
	अन्य शुल्क तथा कमिसन	२,२३१,८६७	१,४८२,४३०
(ख)	भुक्तानी समाधान (कार्ड्स)	२४८,३७५,७९३	२०१,०९२,७५८
	Interchange Income	३३,०८१,६०७	२१,१६९,४४३
	क्रेडिट कार्ड	४१,६५१,४५८	३६,०५५,७३४
	डेबिट कार्ड	४४,७०६,२८३	३७,४६७,७०१
	प्रीपेड कार्ड	२,७७३,४८२	२,६५४,९७७
	ए.टि.एम. शुल्क	४६,५१६,२११	५३,९२२,५५८
	मर्चेन्ट सेटलमेन्ट शुल्क तथा कमिसन	३१,६९७,८१७	१७,१०७,१२४
	अन्य शुल्क तथा कमिसन	४२,४५८,४२४	२८,११३,०३४
	विदेशी मुद्रा कारोबारबाट नाफा	५,४९०,५१३	४,६०२,१८५
(ग)	माइक्रो बैकिङ	३१८,२९८,०११	८५,०६९,८५७
	व्याज आम्दानी	३१०,६९७,५१८	६८,९६५,१५०
	शाखा रहित बैकिङ सेवाबाट आम्दानी	७,५०८,३१७	१६,१००,७०६
	अन्य शुल्क तथा कमिसन	९२,१७६	४,०००,१००
(घ)	ट्रेजरी	१,१९४,३९४,२८०	९८९,९४५,४११
	लगानीबाट भएको आम्दानी	७३९,६०३,२५३	५४४,१३२,७२२
	शेयर तथा बण्ड र वित्तीय उपकरण खरिद तथा विक्रीबाट भएको आम्दानी	९,१७०,०४५	८६,८०१,५९८
	Bullion Trading Income	८,५१५,९५४	९,०८४,०२९
	लाभांशबाट आम्दानी	७७,१५५,३२१	१३९,४६५,७०५
	विदेशी मुद्राको कारोबारबाट नाफा	२९४,७३७,७१५	१५६,७९८,८०१
	IBT आम्दानी	४७,१४०,०९४	१२,०५२,६०३
	नोस्ट्रो बैकबाट रिबेट	१२,३०७,०८५	२४,१९७,७८०
	अन्य शुल्क तथा कमिसन	५,७६४,८१२	१७,४१२,१७२
(ङ)	बैंकिङ :	१७,९४२,०८३,२५९	१३,९३६,६४७,९०८
	व्याज आम्दानी	१२,३७४,९९७,६६९	९,७४३,१७८,००२
	बिल खरिद तथा डिस्काउन्ट सेवाबाट आम्दानी	२२,४५७,९११	२६,३२२,७६७
	प्रतितपत्र जारी गरेको वापत आम्दानी	५८,६३८,८६०	५६,२२१,३२८
	जमानतपत्र जारी गरेको वापत आम्दानी	७७,२५०,०१२	५५,०७७,३३३
	कागजात संकलन सेवाबाट आम्दानी	१३,६४७,९४४	९,०१०,०४६
	विप्रेषणबाट आम्दानी	३१,००५,६८१	२५,१९८,२३५
	बैंकास्योरेन्स सेवाबाट आम्दानी	२७,५८६,२३६	८,४४३,१७२
	स्विफट शुल्कबाट आम्दानी	२१,६५१,५१७	१९,१८२,५१७



विदेशी मुद्राबाट नाफा	१२६,०२३,०४९	९४,५०७,९५५
सम्पत्तिको बिक्रीमा लाभ	(१,६७५,५६९)	१,९३८,२३९
गैर बैंकीङ्ग सम्पत्तिको बिक्रीमा लाभ	१२,३१८,५०३	११,७८५,११५
IBT आम्दानी	५,१०२,७०३,०५७	३,८२६,२६६,१७९
अन्य बैंकिङ्ग सेवाहरूबाट आम्दानी	७५,४७८,३९०	५९,५१७,०१९
कुल आय (अन्तर सेग्मेन्ट आम्दानी पनि समावेश गरी)	१९,७५३,९४३,१५९	१५,२५३,६२७,०६५

६. भौगोलिक क्षेत्र सम्बन्धी जानकारी

		२०७५/७६	२०७४/७५
क)	स्वदेशी	१९,७५३,९४३,१५९	१५,२५३,६२७,०६५
	प्रदेश नं. १	१,९६९,७४७,३१५	१,५३६,९००,५१३
	प्रदेश नं. २	१,५०४,०७०,८८२	९९६,२३०,७७८
	प्रदेश नं. ३	१२,७२८,५६६,१६९	१०,१३३,९०८,४९३
	प्रदेश नं. ४	१,०५२,०८६,८६७	७५६,२१३,६९५
	प्रदेश नं. ५	१,८५२,५९९,०१०	१,४२८,०४१,२६४
	प्रदेश नं. ६	१०१,८८०,०२९	४१,७९९,४३७
	प्रदेश नं. ७	५४४,९९२,८८८	४४०,५३२,८८५
ख)	विदेशी	-	-
जम्मा		१९,७५३,९४३,१५९	१५,२५३,६२७,०६५

७. प्रमुख ग्राहक सम्बन्धि जानकारी:

२०७६ आषाढ मसान्त र २०७५ आषाढ मसान्तसम्म यस बैंकको कुनै पनि वाह्य ग्राहकको व्यक्तिगत योगदान बैंकको आम्दानीको १०% वा त्यो भन्दा बढी रहेको छैन ।

५.५ शेयर अप्शन र शेयरमा आधारित भुक्तानी

यदि बैंकले कुनै वस्तु वा सेवा खरिद गरे वापतको भुक्तानी आफ्नो शेयर जारी गरेर वा आफ्नो शेयर वा अन्य इक्विटी उपकरणको मूल्यलाई आधार बनाएर गर्दछ भने त्यस्तो भुक्तानीलाई शेयरमा आधारित भुक्तानी भनिन्छ ।

बैंकले २०७६ आषाढ ३१ सम्म कुनै पनि शेयर अप्शन वा शेयरमा आधारित भुक्तानी सम्बन्धित सम्झौता गरेको छैन ।

५.६ सम्भावित दायित्व तथा प्रतिबद्धता

सम्भावित दायित्व

बैंकको सम्भावित दायित्वमा मुख्य रूपले बैंकले आफ्नो ग्राहकहरूको तर्फबाट भुक्तानी गर्नको लागि जारी गरेको जमानत जस्तैकी पर्फरमेन्स बोनड वा इरिभोकेवल प्रतितपत्र, जसको रिपोर्टिङ्ग मिति सम्ममा भुक्तान गर्ने दायित्व सिर्जना भएको छैन, ती जमानतहरू वापतको कुल रकम पर्दछ । यस बाहेक बैंकको सम्भावित दायित्वमा आयकर सम्बन्धि मुद्दा मामिलाहरूको विवादित रकम पर्दछ ।

प्रतिबद्धता

आषाढ मसान्तसम्म स्वीकृत भैसकेका कर्जाहरूको हकमा प्रवाह हुन बाँकी रकमलाई बैंकले प्रतिबद्धताको रूपमा आफ्नो वित्तीय विवरणहरूमा समावेश गर्दछ ।

आषाढ ३१, २०७६ र आषाढ ३२, २०७५ मा रहेका सम्भावित दायित्व तथा प्रतिबद्धताहरूको विस्तृत विवरण नोट नं. ४.२८ (नोट नं. ४.२८.१ देखि ४.२८.५ सम्म) मा उल्लेख गरिएको छ ।

५.७ सम्बन्धित पक्षहरूको विवरण

यदि एउटा पक्षले अर्को पक्षलाई नियन्त्रण गर्न सक्ने वा अर्को पक्षको वित्तीय वा संचालन सम्बन्धि निर्णयहरूलाई प्रभाव पार्न सक्ने भएमा ती पक्षहरू सम्बन्धित मानिन्छन् । सम्बन्धित पक्षहरूमा सहायक कम्पनीहरू, सम्बद्ध कम्पनीहरू, बैंकका मुख्य शेयरधारकहरू, संचालकहरू, व्यवस्थापकहरू र उनीहरूका नजिकका परिवारिक सदस्यहरू पर्दछन् ।



बैंकले जसरी दुई असम्बन्धित पक्षहरू भएको खण्डमा कारोवार गर्दछ, त्यसरी नै आफ्नो सम्बन्धित पक्षहरूसँग त्यस्तै शर्तहरूमा कारोवार गर्दछ ।

(क) सहायक कम्पनीहरू

सिद्धार्थ क्यापिटल लि. मा बैंकको ५१ प्रतिशत शेयर भएकोले सिद्धार्थ क्यापिटल लि. लाई बैंकले सहायक कम्पनीको रूपमा सम्बन्धित पक्ष मानेको छ । बैंक र सिद्धार्थ क्यापिटल लि. बिच विगत तीन वर्षमा भएका कारोवारको विवरण देहाय बमोजिम छन् :

वर्ष भरि भएको कारोवार	२०७५/७६ (रु.)	२०७४/७५ (रु.)
सिद्धार्थ क्यापिटल लि. ले सिद्धार्थ बैंकमा राखेको call deposit	३६७,४७१,९५१	३३४,२०१,१३९
सिद्धार्थ क्यापिटल लि. ले सिद्धार्थ बैंकमा राखेका रकममा कमाएको व्याज	२७,९३८,०९१	३२,९२४,९२८
सिद्धार्थ क्यापिटल लि. ले कमाएको शेयर RTS शुल्क	६८७,८५१	७८३,६६४
सिद्धार्थ क्यापिटल लि. ले कमाएको डि.पि. सम्बन्धि शुल्क	१,०५६,०४४	७०४,७५२
सिद्धार्थ बैंकले कमाएको प्राविधिक सेवा शुल्क	५८८,३९७	३,७१०,०००
सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको "सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम" को बीज पूँजीमा लगानी	१५२,२७१,२३०	१५२,२७१,२३०
सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको "सिद्धार्थ इक्विटी फण्ड" मा लगानी	२२५,०००,०००	२२५,०००,०००
सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको "सिद्धार्थ ग्रोथ स्किम 1 st " बाट फिर्ता आएको रकम	-	१६३,३२७,६५८

माथि उल्लेखित कारोवारहरूमध्ये सिद्धार्थ क्यापिटल लि. ले व्यवस्थापन गरेको म्युचुअल फण्डहरूमा गरेको लगानी र फिर्ता पाएका रकम बाहेकका कारोवारहरू बैंकको एकिकृत वित्तीय विवरणहरूमा हटाइएको छ । आ.व. २०७५/७६ मा बैंकले सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किमबाट रु. १८,२७२,५४७.६० (स्रोतमा कर कट्टी पश्चात्) र सिद्धार्थ क्यापिटल लि. बाट रु. २९,०७०,००० (स्रोतमा कर कट्टी पश्चात्) लाभान्ना प्राप्त गरेको छ ।

(ख) सम्बद्ध कम्पनीहरू

बैंक र सम्बद्ध कम्पनीहरू बिच भएको कारोवार पनि NAS-24 "Related Party Disclosures" अन्तर्गतको सम्बन्धित पक्षको परिभाषामा पर्दछ । यदि बैंकले कुनै कम्पनीको वित्तीय वा संचालन नीतिहरूमाथि नियन्त्रण वा संयुक्त नियन्त्रण नभए पनि ती नियमावलीहरू सम्बन्धि निर्णयहरूमा महत्वपूर्ण प्रभाव पार्न सक्दछ भने त्यस कम्पनीलाई बैंकले सम्बद्ध कम्पनी मान्दछ ।

आषाढ ३१, २०७६ र आषाढ ३२, २०७५ मा बैंकले लगानी गरेका कम्पनीहरूमध्ये कुनै पनि कम्पनीको वित्तीय वा संचालन नियमावलीहरू सम्बन्धि निर्णयहरूमा बैंकले महत्वपूर्ण प्रभाव पारेको छैन ।

बैंकको लगानी भएका निम्न कम्पनीहरूमा बैंकले आफ्नो कर्मचारीलाई संचालकको रूपमा नियुक्त गरेको भए तापनि वित्तीय वा संचालन नीतिहरू सम्बन्धि निर्णयहरूमा महत्वपूर्ण प्रभाव पार्दैन:

वर्ष भरि भएको कारोवार	२०७५/७६ (रु.)	२०७४/७५ (रु.)
सिद्धार्थ इन्स्योरेन्स लि.		
शेयरमा लगानी	७९,४२६,६००	७९,४२६,६००
हिस्सेदारी %	१५%	१५%
रिलायन्स लाइफ इन्स्योरेन्स लि.		
शेयरमा लगानी	२६४,०००,०००	२६४,०००,०००
हिस्सेदारी %	१७.९६%	१७.९६%

(ग) बैंकका संचालकहरू र मुख्य व्यवस्थापकहरू

संस्थाको व्यवस्थापनको लागि महत्वपूर्ण मानिने व्यक्तिहरू तथा उनीहरूका नजिकका परिवारिक सदस्यहरू पनि सम्बन्धित पक्षको परिभाषामा पर्दछन् । NAS 24 "Related Party Disclosures" अनुसार संस्थाको गतिविधिहरू सम्बन्धि योजना बनाउने, निर्देशन दिने र नियन्त्रण गर्ने अधिकार तथा जिम्मेवारी पाएका व्यक्तिहरूलाई त्यस संस्थाको व्यवस्थापनको लागि महत्वपूर्ण मानिने व्यक्तिहरूको रूपमा लिइन्छ । बैंकले यस परिभाषा अनुरूप बैंकको संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा सम्पूर्ण व्यवस्थापन तहका कर्मचारीहरूलाई बैंकको व्यवस्थापनको लागि महत्वपूर्ण व्यक्तिहरूको रूपमा पहिचान गरेको छ ।



आषाढ मसान्त २०७६ मा बैंकको संचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत निम्न उल्लेखित व्यक्तिहरू हुन् :

श्री मनोज कुमार केडिया	अध्यक्ष
श्री नरेन्द्र कुमार अग्रवाल	निर्देशक
श्री विरेन्द्र कुमार शाह	निर्देशक
श्री दिनेश शंकर पालिखे	निर्देशक
श्री राजेश कुमार केडिया	निर्देशक
श्री शम्भु नाथ गौतम	प्रमुख कार्यकारी अधिकृत

(घ) संचालक समितिका सदस्यहरूको भत्ता तथा सुविधाहरू

संचालक समितिका सबै सदस्यहरू गैर कार्यकारी संचालक हुन् । आ.व. २०७५/७६ मा गैर कार्यकारी संचालकहरूलाई प्रदान गरिएको भत्ता तथा सुविधाहरूको विवरण देहाय बमोजिम छन् :

संचालक समिति बैठक भत्ता	रु. १,१७६,०००
अन्य सुविधाहरू	रु. ३,८८५,०१२

यी भत्ता तथा सुविधाहरू बैंकको वार्षिक साधारण सभामा स्वीकृत भएका भत्ता तथा सुविधाहरू हुन् ।

(ङ) बैंकका मुख्य व्यवस्थापकहरूलाई प्रदान गरिएको तलव तथा सुविधाहरू

आ.व. २०७५/७६ मा मुख्य व्यवस्थापकहरूलाई प्रदान गरिएको तलव तथा सुविधाहरूको विवरण देहाय बमोजिम छन् :

तलव तथा सुविधाहरूको प्रकृति	कुल रकम (रु.)	कैफियत
अल्पकालीन सुविधा	२०८,७८०,९७१	व्यवस्थापन तहका कर्मचारीको तलब, संचयकोष तथा भत्ता (व्यवस्थापन तहमा सहायक प्रवन्धक तह र सो भन्दा माथि का कर्मचारीहरू पर्दछन् ।)
सेवा अवधि पश्चातको सुविधा	-	
अन्य दिर्घकालिन कर्मचारी सुविधाहरू	१२,६४९,३२९	बिरामी तथा वार्षिक विदा
अवकाश सुविधा	३०,२१८,१८२	योग्यता पुगेका व्यवस्थापन तहका कर्मचारीहरूलाई उपदान सुविधा
शेयरमा आधारित भुक्तानी	-	

५.८ मर्जर तथा एक्विजिसन

बैंकले आ.व. २०७५/७६ मा कुनै मर्जर तथा एक्विजिसन गरेको छैन ।

५.९ वित्तीय विवरणमा एकिकरण नगरिएका संस्थाहरूको थप विवरण

यदि देहायका संस्थाहरूमा रिपोर्टिङ संस्थाको स्वार्थ छ भने NAS 24 “Disclosure of Interests in Other Entities” को आवश्यकताहरू लागु हुनेछन् :

- सहायक कम्पनीहरू
- ज्वाइन्ट अरेन्जमेन्ट्स (ज्वाइन्ट अपरेशन अथवा ज्वाइन्ट भेन्चर)
- सम्बद्ध कम्पनी
- एकिकरण नगरिएका structured संस्थाहरू

बैंकले सहायक कम्पनी र सम्बद्ध कम्पनीमा रहेको स्वार्थको विवरण नोट न ५.७ “सम्बन्धित पक्षहरू” मा उल्लेख गरिसकेको छ । यस बाहेक आषाढ ३१, २०७६ तथा आषाढ ३२, २०७५ मा बैंकको कुनै पनि ज्वाइन्ट अरेन्जमेन्ट्स वा एकिकरण नगरिएका structured संस्थाहरूमा स्वार्थ छैन ।



५.१० रिपोर्टिङ अवधि पछिका घटनाहरू

रिपोर्टिङ अवधि र वित्तीय विवरण जारी गरिने मितिको बीचमा घटेका अनुकूल वा प्रतिकूल घटनाहरूलाई रिपोर्टिङ अवधि पछिका घटनाहरू भनिन्छ ।

रिपोर्टिङ अवधि पछिका घटनाहरूको लेखाङ्कन र रिपोर्टिङको लागि NAS-10 “Events after the Reporting Period” को पालना गरिन्छ ।

• रिपोर्टिङ अवधि पछिका समायोजन नहुने घटनाहरू

आ.व. २०७५/७६ को लागि चुक्ता पूँजिको १०% बोनस शेयर (रकममा रु. ८८८,७६०,४५४ हुने) र चुक्ता पूँजिको १५.२६% (बोनस शेयर र नगद लाभांशको कर समावेश गरी) नगद लाभांश (रकममा रु. १,३५६,५२९,११४ हुने) भाद्र ३०, २०७६ मा बसेको संचालक समितिको बैठकले प्रस्ताव गरेको छ । बोनस शेयर वितरण गर्न शेयर प्रिमियमबाट रु. १२२,०९१,५०५, पूँजी समायोजन कोषबाट रु. ४००,०००,००० र संचित मुनाफाबाट रु. ३६६,६६८,९४९ उपयोग गरिनेछ । नगद लाभांश भने संचित मुनाफाबाट बाँडिने छ ।

बैंकले माथि उल्लेख गरिएको प्रस्तावित नगद लाभांश र बोनस शेयरलाई **NAS 10 “Event After the Reporting Period”** अनुसार रिपोर्टिङ अवधि पछिका समायोजन नहुने घटना मानेको हुनाले आ.व. २०७५/७६ को वित्तीय विवरणमा उक्त घटनाहरूलाई समायोजन गरेको छैन । शेयरधनीहरूद्वारा साधरण सभामा लाभांशको प्रस्ताव पारित भए पश्चात् बैंकले उक्त लाभांशको समायोजन तथा लेखाङ्कन गर्नेछ ।

५.११ NFRS का Carve-outs हरू :

लेखामान बोर्ड नेपालले सिफारिस गरे बमोजिम नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve- outs हरू मध्ये तल उल्लेख गरिएका carve- outs हरू बैंकले आ. व. २०७५/७६ को वित्तीय विवरण तयार गर्दा उपयोग गरेको छ ।

- NAS 39 - वित्तीय उपकरण : पहिचान, लेखाङ्कन तथा मापन (कर्जा नोक्सानी व्यवस्था सम्बन्धी)
- NAS 39 - वित्तीय उपकरण : पहिचान तथा मापन (समायोजित ब्याज दर -Effective Interest Rate सम्बन्धी)
- NAS 39 - वित्तीय उपकरण : पहिचान तथा मापन (निष्क्रिय कर्जाबाट हुने ब्याज आम्दानी)

क) NAS 39 - वित्तीय उपकरण : पहिचान, लेखाङ्कन तथा मापन (कर्जा नोक्सानी व्यवस्था सम्बन्धी)

NAS 39 को para 63 को व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) कायम गर्दा “Incurred Loss Model” अपनाएर गर्नुपर्ने प्रावधान अनुसार गर्न नसकिने अवस्था हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ । यो अनिवार्य व्यवस्था अनुसार बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०७५ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था वा NAS 39 को para 63 बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था मध्ये जुन बढी हुन्छ सोलाई कर्जा नोक्सानी व्यवस्था गरी लेखाङ्कन गर्नुपर्ने प्रावधान रहेको छ ।

विवरण	२०७५/७६ (रु.)	२०७४/७५ (रु.)
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०७५ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था	१,६९५,४२८,३८१	१,५०७,३११,५८४
NAS 39 को para 63 बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था	३७२,३९५,२६०	३३३,५७०,२३८

दुबै आ.व. मा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था बढी भएकोले कर्जा नोक्सानी व्यवस्था त्यस अनुरूप गरिएको छ ।

बैंकले वित्तीय विवरण तयार गर्दा १%, ५% र २१% को दरले कर्जा नोक्सानी व्यवस्था गरिएको रकमलाई सामुहिक कर्जा नोक्सानी व्यवस्थामा वर्गीकरण गरेको छ भने १२.५%, २५%, ५०% र १००% को दरले कर्जा नोक्सानी व्यवस्था गरिएका रकमलाई व्यक्तिगत कर्जा नोक्सानी व्यवस्थामा वर्गीकरण गरेको छ ।

ख) NAS 39 - वित्तीय उपकरण : पहिचान तथा मापन (समायोजित ब्याज दर -Effective Interest Rate सम्बन्धी)

NAS 39 को para 9 को व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट हुने ब्याज आम्दानी उक्त लगानी गर्दा प्राप्त सेवा शुल्क र कमिशनलाई समायोजन गरी हुन आउने समायोजित ब्याज दर (Effective Interest Rate) मा गर्नु पर्ने व्यवस्था रहेकोमा सो गर्न अव्यवहारिक हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ ।

उक्त वैकल्पिक व्यवस्था बमोजिम कर्जा लगानी गर्दा प्राप्त हुने सेवा शुल्क तथा कमिशनलाई कर्जाबाट प्राप्त ब्याज आम्दानी लेखाङ्कनको लागि



समायोजित ब्याज दरमा समायोजन नगरी प्रोदभावी (Accrual Basis) लेखाङ्कनका आधारमा सो सेवा शुल्क तथा कमिशन आम्दानी पाकेकै वर्ष लेखाङ्कन गर्न पाउने हुन्छ ।

बैंकले उपरोक्त वैकल्पिक व्यवस्था अनुसार कर्जा प्रवाह गर्दा प्राप्त सेवा शुल्क तथा कमिशनलाई समायोजित ब्याज दरमा समायोजन गरेको छैन ।

ग) NAS 39 - वित्तीय उपकरण : पहिचान तथा मापन (निष्क्रिय कर्जाबाट हुने ब्याज आम्दानी)

NAS 39 को para AG 93 को व्यवस्था बमोजिम कर्जा बापत प्राप्त हुने साँवा यदि नोक्सानीको कारणले कम भएको अवस्थामा त्यस्तो कर्जाबाट (नोक्सानी व्यवस्था घटाए पछिको रकममा) प्राप्त हुने ब्याज आम्दानी उक्त कर्जाबाट भविष्यमा प्राप्त हुने अनुमानित नगद प्रवाहलाई Discount गरी आजको मूल्यमा ल्याउन प्रयोग हुने ब्याजदरकै आधारमा गर्नु पर्ने प्रावधान रहेकोमा सो गर्न अव्यवहारिक हुँदा बैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ ।

उक्त बैकल्पिक व्यवस्था बमोजिम त्यस्ता कर्जाहरूबाट हुने ब्याज आम्दानी कर्जामा हुने नोक्सानी घटाउनु अगावैको कर्जा रकममा ब्याज आम्दानी जनाउन सकिने छ ।

बैंकले प्रस्तुत वार्षिक वित्तीय विवरण तयार गर्दा उपरोक्त वैकल्पिक व्यवस्थाको अवलम्बन गरेको छ ।

५.१२ साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ को दफा ४४ को व्यवस्था बमोजिम खुद मुनाफाको २०% रकम साधारण जगेडा कोषमा स्थानान्तरण गरिएको छ । बैंकले यस आर्थिक बर्ष २०७५/७६ को नाफाबाट साधारण जगेडा कोषमा रु. ४५१,५३७,६६५/- स्थानान्तरण गरेको छ । आषाढ ३१, २०७६ मा साधारण जगेडा कोषको मौज्जात रु. २,१९१,९६०,५५७/- रहेको छ ।

५.१३ सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ को दफा ४५ को व्यवस्था बमोजिम विदेशी विनियमको पूनर्मूल्यांकनमा लाभ भएमा सो लाभको २५% रकम सटही घटबढ कोषमा स्थानान्तरण गर्नु पर्दछ । आ.व. २०७५/७६ मा विदेशी विनियमको पूनर्मूल्यांकनमा घाटा भएको कारणले यस वर्षको मुनाफाबाट सटही घटबढ कोषमा कुनै रकम सारिएको छैन । आषाढ ३१, २०७६ मा सटही घटबढ कोषको मौज्जात रु. ३१,१२५,६५८/- रहेको छ ।

५.१४ ऋणपत्र भुक्तानी जगेडा कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ऋणपत्र भुक्तानी जगेडा कोष सृजना गरिएको छ । बैंकले यस आर्थिक वर्षमा रु. १५८,९३७,२९९/- बराबरको रकम ऋणपत्र भुक्तानी जगेडा कोषमा स्थानान्तरण गरेको छ । आषाढ ३१, २०७६ मा ऋणपत्र भुक्तानी जगेडा कोषको मौज्जात रु ५८६,८९२,१४८/- रहेको छ ।

विवरण	रकम (रु.)
शुरूको मौज्जात (१ श्रावण २०७५)	८२७,९५४,८४९
आ.व. २०७५/७६ मा ऋणपत्र भुक्तानी जगेडा कोषमा स्थानान्तरण गरेको रकम	१५८,९३७,२९९
ऋणपत्र भुक्तानी जगेडा कोषबाट पूँजी समायोजन कोषमा स्थानान्तरण गरेको रकम*	(४००,०००,०००)
अन्तिम मौज्जात (३१ आषाढ, २०७६)	५८६,८९२,१४८

* आ.व. २०७५/७६ मा एस.बि.एल. ऋणपत्र २०७५ परिपक्व भएको कारण रु. ४००,०००,००० बराबरको रकम ऋणपत्र भुक्तानी जगेडा कोषमाबाट पूँजी समायोजन कोषमा स्थानान्तरण गरिएको छ ।

ऋणपत्र भुक्तानी जगेडा कोषको विस्तृत विवरण :

ऋणपत्र	ऋणपत्र २०७५	ऋणपत्र २०७६	ऋणपत्र २०७८	ऋणपत्र २०८२	जम्मा
आ.व. २०७२/७३ सम्म	२४१,५६५,५५८	१३६,८५१,२८८	१०५,६७५,१४७	-	४८४,०९१,९९३
आ.व.२०७३/७४	५७,१४२,८५७	४३,३६०,०००	७१,४२८,५७१	-	१७१,९३१,४२८
आ.व.२०७४/७५	५७,१४२,८५७	४३,३६०,०००	७१,४२८,५७१	-	१७१,९३१,४२८
आ.व.२०७५/७६	४४,१४८,७२८	४३,३६०,०००	७१,४२८,५७१	-	१५८,९३७,२९९
आ.व.२०७६/७७	-	३६,५८८,७१२	७१,४२८,५७१	३६०,४२६,५००	४६८,४४३,७८३
आ.व.२०७७/७८	-	-	७१,४२८,५७१	३६०,४२६,५००	४३१,८५५,०७१
आ.व.२०७८/७९	-	-	३७,१८१,९९६	३६०,४२६,५००	३९७,६०८,४९६



आ.व.२०७९/८०		-	-	३६०,४२६,५००	३६०,४२६,५००
आ.व.२०८०/८१		-	-	३६०,४२६,५००	३६०,४२६,५००
आ.व.२०८१/८२				३६०,४२६,५००	३६०,४२६,५००
जम्मा	४००,०००,०००	३०३,५२०,०००	५००,०००,०००	२,१६२,५५९,०००	३,३६६,०७९,०००

५.१५ पूँजी समायोजन कोष

विवरण	रकम (रु.)
शुरूको मौज्जात (१ श्रावण २०७५)	१९,४२७,८३२
ऋणपत्र भुक्तानी जगेडा कोषबाट पूँजी समायोजन कोषमा स्थानान्तरण गरेको रकम	४००,०००,०००
अन्तिम मौज्जात (३१ आषाढ, २०७६)	४१९,४२७,८३२

५.१६ लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा सुचना केन्द्र, नेपाल क्लियरिङ हाउस लि., नेसनल बैंकिङ ट्रेनिङ इन्स्टीच्युट र नेपाल पूर्वाधार विकास बैंक बाहेकका अन्य विस्तृत आम्दानी मार्फत फेयर मूल्यमा मूल्याङ्कन गरिएका शेयर (इक्विटी) भनी वर्गीकरण गरिएका लगानीहरूको लागि लगानी समायोजन कोष सिर्जना गरिएको छ । यस आर्थिक वर्ष सम्म लगानी समायोजन कोषमा रु. २०,७६०,०००/- रहेको छ ।

विवरण	रकम (रु. मा)	कोष %	लगानी समायोजन कोष
कर्जा सुचना केन्द्र	१,९०७,६००	ने.रा.बैंकबाट छुट	-
नेपाल क्लियरिङ हाउस लि.	३,४२५,२००	ने.रा.बैंकबाट छुट	-
नेपाल पूर्वाधार विकास बैंक	१००,०००,०००	ने.रा.बैंकबाट छुट	-
नेसनल बैंकिङ ट्रेनिङ इन्स्टीच्युट	१,२००,०००	ने.रा.बैंकबाट छुट	-
ICRA नेपाल लि.	७६०,०००	१००%	७६०,०००
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लि.	१५,०००,०००	१००%	१५,०००,०००
प्रभु क्यापिटल लि.	४,५००,०००	१००%	४,५००,०००
जेनरल इन्स्योरेन्स कम्पनी लि.	५००,०००	१००%	५००,०००
जम्मा	१७८,२९२,८००		२०,७६०,०००

लगानी समायोजन कोषको हिसाब मिलान :

विवरण	रकम (रु.)
शुरूको मौज्जात (१ श्रावण २०७५)	७१,७६०,०००
लगानी समायोजन कोषबाट संचित मुनाफामा स्थानान्तरण गरेको रकम	(५१,०००,०००)
अन्तिम मौज्जात (३१ आषाढ, २०७६)	२०,७६०,०००

५.१७ अन्य कोषहरू

कर्मचारी तालिम कोष

बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरेको परिपत्र बमोजिम कम्तिमा गत आ.व. २०७४।७५ को कुल कर्मचारी खर्चको ३% रकम यस आर्थिक वर्षमा कर्मचारी तालिम तथा विकासमा खर्च गर्नुपर्दछ । यदि त्यति रकम खर्च नभएमा कम भएको जति रकम कर्मचारी तालिम कोषमा जम्मा गर्नुपर्दछ । यस आर्थिक वर्षमा बैंकले रु. २६,५४६,१६३/- कर्मचारी तालिम तथा विकासमा खर्च गरेको छ जुन नेपाल राष्ट्र बैंकद्वारा जारी गरेको परिपत्र बमोजिम गर्नुपर्ने खर्च भन्दा रु. ३,०७०,९२०/- बढी छ । त्यस कारण बैंकले यस आ.व. मा रु. ३,०७०,९२०/- कर्मचारी तालिम कोषबाट संचित मुनाफामा स्थानान्तरण गरेका छ ।



विवरण	रकम (रु.)
शुरुको मौज्दात (१ श्रावण २०७५)	३,७१०,७९४
कर्मचारी तालिम कोषबाट संचित मुनाफामा स्थानान्तरण गरेको रकम	(३,०७०,९२०)
अन्तिम मौज्दात (३१ आषाढ, २०७६)	६३९,८७४

संस्थागत सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले आफ्नो समीक्षा वर्षको मुनाफाबाट १% संस्थागत सामाजिक उत्तरदायित्व कोषमा राख्नु पर्ने छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट रु. २२,५७६,८८३/- संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको छ । आषाढ ३१, २०७६ मा सामाजिक उत्तरदायित्व कोषको मौज्दात रु. ४६,७४१,२२५/- रहेको छ ।

विवरण	रकम (रु.)
शुरुको मौज्दात (१ श्रावण २०७५)	३१,८०२,३७०
आर्थिक वर्ष २०७५/७६ नाफाको १% संस्थागत सामाजिक उत्तरदायित्व कोषमा राख्नु पर्ने रकम	२२,५७६,८८३
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि गरिएको खर्च	(७,६३८,०२८)
अन्तिम मौज्दात (३१ आषाढ, २०७६)	४६,७४१,२२५

आ.व. २०७५/७६ मा बैंकले गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको प्रदेशिय तथा क्षेत्रिय विवरण :

प्रदेश	क्षेत्र	रकम (रु.)
१	वित्तीय साक्षरता	४७,७००
	स्वास्थ्य	१००,०००
	पूर्वाधार तथा सुरक्षा	१५०,०००
	वातावरण	१,४६०
	वृद्धा आश्रम/अनाथालय	७३,८२०
प्रदेश-१ मा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		३७२,९८०
२	शिक्षा	२५,०००
	वित्तीय साक्षरता	६१,५००
	वातावरण	२६,७००
	प्राकृतिक प्रकोप राहत	१०२,२००
प्रदेश-२ मा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		२१५,४००
३	शिक्षा	६९५,७२५
	वित्तीय साक्षरता	७८२,३३०
	स्वास्थ्य	१,४२८,७१४
	पूर्वाधार तथा सुरक्षा	९७,०००
	महिला तथा बाल सशक्तिकरण	३०,०००
	संस्कृति तथा सम्पदा	१६०,०००
	वातावरण	२७९,३६८
	सिद्धार्थ फाउन्डेसन	२,६००,०००
	पिछडिएका समूह	५,०००
	वृद्धा आश्रम/अनाथालय	३७,७५०
प्राकृतिक प्रकोप राहत	४९,३८१	
प्रदेश-३ मा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		६,९६५,२६९



गण्डकी	शिक्षा	६०,०००
	वित्तीय साक्षरता	५,८००
	स्वास्थ्य	४८,०००
	पूर्वाधार तथा सुरक्षा	७५,०००
	महिला तथा बाल सशक्तिकरण	१०,०००
	संस्कृति तथा सम्पदा	२५०,०००
	वातावरण	७,६३३
गण्डकी प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		४५६,४३३
५	शिक्षा	९०,०००
	वित्तीय साक्षरता	११,९००
	स्वास्थ्य	५४,११०
	पूर्वाधार तथा सुरक्षा	३०,०००
	वातावरण	६०,२५०
प्रदेश-५ मा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		२४६,२६०
कर्णाली	शिक्षा	४०,५५०
	वित्तीय साक्षरता	३००
	स्वास्थ्य	२९,१७०
कर्णाली प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		७०,०२०
सुदूर पश्चिम	वित्तीय साक्षरता	६,१००
	संस्कृति तथा सम्पदा	१००,७६६
	वातावरण	४,८००
सुदूर पश्चिम प्रदेशमा गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको कुल रकम		१११,६६६
जम्मा		७,६३८,०२८

५.१८ भारत औसत व्याज दरको अन्तर

विवरण	दर (%)
कर्जा तथा सापटी र लगानीमा भारत औसत व्याज दर	११.२६
निक्षेप तथा कर्जामा भारत औसत व्याज दर	७.५४
खुद भारत औसत व्याज दर अन्तर	३.७२

५.१९ हिसाव मिलान अवस्था

बैंकले नियमित रूपमा अन्तर शाखा र एजेन्सी हिसाव मिलान गर्दै आएको छ । हिसाव मिलान नभई वक्यौता रहेको शाखा मिलान हिसाव र एजेन्सी मौज्जात हिसावको हिसाव मिलान अवस्था बारे भाखा नाघेका अवधि अनुसारको संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

रकम (रु. हजारमा)

मिलान अवस्था	लेजर क्रेडिट	स्टेटमेन्ट क्रेडिट	लेजर डेबिट	स्टेटमेन्ट डेबिट
१ महिना भन्दा कम	१०८,६३४.६२	४९,४९४.७३	२,८५७.०८	३१,८४९.७४
१ महिना देखि बढि र ३ महिना भन्दा कम	४,९९६.४७	४,५१३.२२	-	१३५.४२
३ महिना देखि बढि र ९ महिना भन्दा कम	४,५७६.०८	१६.१४	२.४०	२५.१४
९ महिना भन्दा बढी	७.५७	९५.८९	-	-
जम्मा	११८,२१४.७४	५४,११९.९८	२,८५९.४८	३२,०१०.३०



५.२० गैर बैकिङ्ग सम्पत्तिको विवरण

२०७६ आषाढ मसान्तमा बैंकको गैर बैकिङ्ग सम्पत्ति देहाय बमोजिम रहेको छ :

ऋणीको नाम	गैर बैकिङ्ग सम्पत्ति साकार गरिएको मिति	कुल गैर बैकिङ्ग सम्पत्ति (रु.)	कालोसुची नं.	कालोसुची गरेको मिति
तेज बहादुर खड्का	२०५६/०३/२२	३०,०००		
सुमित्रा देवी ढुङ्गेल	२०५८/०२/०१	५०,०००		
विनोद श्रेष्ठ	२०७१/०१/०९	३७,२२६,९२५	५४१९	२०७१/०१/०९
रमेश ढकाल	२०७१/०२/१६	२८,५१०,६४०	५५६७	२०७१/०३/१३
हिरा आचार्य	२०७१/०२/१६	२५,२६७,०२३	५५६८	२०७१/०३/१३
हरी धिताल	२०७१/०२/१६	६,२१२,९९६	५५६९	२०७१/०३/१३
नन्द लाल धामी र नरेन्द्र कुमार पौडेल	२०७१/०४/३०	१२,३४५,९२६	५७२२	२०७१/०४/१९
सरिता लामा	२०७१/०४/३०	११,८२२,५७९	५७४५	२०७१/०४/२२
एच.ए. कन्स्ट्रक्सन प्रा.लि.	२०७२/०४/०५	१,८८४,६१४	६४१६	२०७२/०२/१३
		१२३,३५०,७०४		

बैंकले आर्थिक वर्ष २०७५/७६ मा पशुपति प्रसाद बरालसंग सम्बन्धित रु. ३१,२८६,८३१/- बराबरको गैर बैकिङ्ग सम्पत्ति बैशाख २९, २०७६ मा बिक्री गरी रु. १२,३१८,५०३.९६/- नाफा आर्जन गरेको छ ।

५.२१ अन्तर्राष्ट्रिय वित्त संगठनसंग सम्झौता

अन्तर्राष्ट्रिय व्यापार वित्त कार्यक्रमको लागि issuing बैंकको रूपमा विश्व बैंक समूहको एक सदस्य – अन्तर्राष्ट्रिय वित्त संगठनसंग बैंकले सम्झौता गरेको छ । Issuing बैंकको हैसियतले अन्तर्राष्ट्रिय वित्त संगठनले बैंकलाई सम्झौता अनुसार confirmation facility प्रदान गर्ने छ जसलाई बैंकको विभिन्न स्थानिय संस्थाहरू र देशको विकास आयोजनाहरूको वित्त व्यापारको आवश्यकता पुरा गर्नका लागि प्रयोग गरिनेछ ।

५.२२ UKaid Sakchyam - Access to Finance Programme संग सम्झौता

बैंकको SME सेगमेन्ट पुनर्संरचना गर्ने उद्देश्यका साथ बैंकले UKaid Sakchyam - Access to Finance Programme संग सम्झौता गरेको छ । यस सम्झौताको लक्ष्य देशभर नवीनतम तथा दिगो दृष्टिकोण राखि SMEs तथा कम आय भएका व्यक्तिहरूको वित्तीय आवश्यकताहरू पुरा गर्ने रहेको छ । साना तथा मझौला उद्योगहरूलाई सुहाउने गरी बैंकले आफ्नो business model, प्रोडक्ट र सेवा प्रदान गर्ने संयन्त्रको पुनर्संरचना गर्नुका साथै ग्राहकहरूको अनुभव अझ सुखद र सहज बनाउन अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरू अजनाउने छ ।

५.२३ UNNATI संग सम्झौता

सिद्धार्थ बैंक, UNNATI-A2F प्रोजेक्ट, नेपाल राष्ट्र बैंक र UNCDF को सहकार्यमा “Branchless Banking Service for Providing Access to Finance for Agricultural Development” परियोजना बैशाख १४, २०७४ देखि आश्विन १४, २०७५ सम्म कार्यान्वयन भएको थियो । यो परियोजना संखुवासभा, ताप्लेजुङ्ग, इलाम, भोजपुर र धनकुटा जिल्लामा केन्द्रित रहेको थियो । त्यस अनुरूप यी जिल्लाहरूमा कुल ६ वटा शाखाहरू र ३० वटा शाखा रहित बैकिङ्ग केन्द्रहरू स्थापना गरिएको छ ।

परियोजना अवधिमा बैंकले –

- ग्रामिण क्षेत्रहरूमा बसोवास गर्दै आएका १५,१४१ व्यक्तिहरू सामू वित्तीय पहुँच पुर्याएको छ ।
- साना निक्षेपकर्ताहरूबाट रु. ६१.८ करोड बैकिङ्ग प्रणालीमा समावेश गरेको छ ।
- साना कृषकहरूलाई रु. ४५.२४ करोड कृषि कर्जा प्रदान गरेको छ ।
- भोजपुर र इलाममा १५०० जना भन्दा बढि व्यक्तिहरूलाई शाखा रहित बैकिङ्ग केन्द्रहरूबाट समाजिक सुरक्षा भत्ता बाँडेको छ ।
- २२ वित्तीय साक्षरता एवं सामुहिक कार्यहरू सम्बन्धि कार्यक्रमहरू सम्पन्न गरी ७,५०० भन्दा बढि सहभागीहरूलाई फाइदा पुर्याएको छ ।



आ.व.२०७५/७६ को लेखा परिक्षण नगरिएको र लेखा परिक्षण गरिएको वित्तीय विवरणको तुलनात्मक विवरण

वित्तीय अवस्थाको विवरण	लेखा परिक्षण नगरिएको प्रकाशित वित्तीय विवरण	लेखा परिक्षण भएको वित्तीय विवरण	फरक		फरकको कारणहरू	रकम रू.मा
			रकम	%		
सम्पत्ति						
नगद तथा नगद समान	५,४६१,०७३,४५१	८,१५५,८११,६१७	२,६९४,७३८,१६६	४९.३४	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	६,०३७,५९१,३७०	६,१०५,९७१,३७०	६८,३८०,०००	१.१३	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	२,२५०,०८६,०८१	१,०३३,१२०,२१६	(१,२१६,९६५,८६५)	(५४.०९)	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक	
डेबिटिभ वित्तीय उपकरण	१२४,८७४,२३३	९,७४९,८७२,३१२	९,६२४,९९८,०७९	७,७०७.७५	डेबिटिभ वित्तीय उपकरणहरूलाई gross value मा प्रस्तुत गरेको कारण फरक	
अन्य व्यापारिक सम्पत्तिहरू	८०,७३१,१३०	८०,७३१,१३०	-	-		
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	३,३९५,४५२,०८६	३,२७३,१४५,२३२	(१२२,३०६,८५४)	(३.६०)	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक	
ग्राहकलाई दिएको कर्जा तथा सापट	१०४,७६८,९७६,०७३	१०४,८७६,२९९,९८९	१०७,३२३,९१६	०.१०	फरकको कारणहरू: १) लेखा शीर्षकहरूको पुनर्वर्गिकरण २) थप कर्जा नोक्सानी व्यवस्था	
धितोपत्रमा (securities) लगानी	१८,८७५,५३६,२१८	१७,४९०,९९७,०५४	(१,३८४,५३९,१६४)	(७.३४)	लेखा शीर्षकहरूको पुनर्वर्गिकरण तथा पुनर्मापनको कारण फरक	
चालु कर सम्पत्ति	१७७,२३३,६८७	१५४,३३७,३१०	(२२,८९६,३७७)	(१२.९२)	नाफा रकममा फरक भएको कारण चालु कर दायित्वमा परि(वर्तन	
सहायक कम्पनीमा लगानी	५१,०००,०००	५१,०००,०००	-	-		
सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-		
लगानी सम्पत्तिहरू	१२३,३५०,७०४	१२३,३५०,७०४	-	-		
सम्पत्ति तथा उपकरण	१,२७९,३१५,०६९	१,२७९,३१५,०६९	-	-		
ख्याती र अमूर्त सम्पत्ति	३३,९३९,३९०	३३,९३९,३९०	-	-		
स्थगन कर सम्पत्ति	-	-	-	-		
अन्य सम्पत्ति	१,८२०,६०३,५०४	१,६२३,२३३,८६७	(१९७,३६९,६३७)	(१०.८४)	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक	
कुल सम्पत्ति	१४४,४७९,७६२,९९६	१५४,०३१,१२५,२६०	९,५५१,३६२,२६४	६.६१		



दायित्व	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक	(०.२२)	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	५,४२२,३३०,३७५	५,४०४,३२७,७३१	१७,९०२,६४४
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	९८४,०६१,०६५	९८४,०६१,०६५	-
डेबिभेन्चर वित्तीय उपकरण	-	९,६२४,९९८,०७९	९,६२४,९९८,०७९
ग्राहकको निक्षेप	११४,९०४,८६४,८९०	११४,९२३,३६७,५३४	१८,४०२,६४४
तिर्न बाँकी कर्जा सापटी	-	-	-
चालु कर दायित्व	-	-	-
व्यवस्था	-	-	-
स्थान कर दायित्व	८२,८१३,२३९	७०,३७४,४९०	(१२,४३८,७४९)
अन्य दायित्व	२,०३०,९३१,४११	२,०२६,८८२,१२७	(४,०४९,२८४)
जारी गरिएको ऋणपत्र	२,९६६,०७९,०००	२,९६६,०७९,०००	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-
कुल दायित्व	१२९,३९१,५७९,९८०	१३९,०००,०९०,०२६	९,६०८,५१०,०४६
इक्विटी			
शेयर पूँजी	८,८८७,६०४,५४०	८,८८७,६०४,५४०	-
शेयर प्रिमियम	१२२,०९१,५०५	१२२,०९१,५०५	-
संचित मुनाफा	१,६६३,६२८,६५७	१,८०१,४००,७४२	१३७,७७२,०८५
जगेडा तथा कोषहरू	४,४१४,८५८,३१४	४,२१९,९३८,४४७	(१९४,९१९,८६७)
कुल इक्विटी	१५,०८८,१८३,०१६	१५,०३१,०३१,२३४	(५७,१४७,७८२)
कुल दायित्व र इक्विटी	१४४,४७९,७६२,९९६	१५४,०३१,१२५,२६०	९,५५१,३६२,२६४
			६.६१



नाफा नोक्सान विवरण	लेखा परिक्षण नगरिएको प्रकाशित वित्तीय विवरण	लेखा परिक्षण भएको वित्तीय विवरण	फरक		फरकको कारणहरू
			रकम	%	
व्याज आम्दानी	१२,९७२,१८१,२९८	१२,९७२,४४०,६८०	(६,६४०,६१८)	(०.०५)	Accrual आधारमा व्याज आम्दानीको मूल्याङ्कनमा फरक
व्याज खर्च	८,३०५,२१२,९०२	८,३०५,२१२,९०२	-	-	
खुद व्याज आम्दानी	४,६७६,९६८,३९६	४,६६७,३२७,७७७	(६,६४०,६१९)	(०.१४)	
शुल्क तथा कमिशन आम्दानी	१,०१६,४४८,२२९	१,०१६,४४८,२२९	-	-	
शुल्क तथा कमिशन खर्च	१,७१,२६१,९२२	१,७१,२६१,९२२	-	-	
खुद शुल्क र कमिशन आम्दानी	८,४५,२८६,३०७	८,४५,२८६,३०८	-	-	
खुद व्याज, शुल्क र कमिशन आम्दानी	५,५१९,२५४,७०३	५,५१९,२५४,७०५	(६,६४०,६१८)	(०.१२)	
खुद व्यापारिक आम्दानी	४६१,६६१,३१८	४५३,३५५,३८०	(८,३०५,९३८)	(१.८०)	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक
अन्य संचालन आम्दानी	१११,८७५,०४७	१२०,१८०,९८५	८,३०५,९३८	७.४२	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक
जम्मा संचालन आम्दानी	६,०९२,७९१,०६८	६,०८६,१४०,४४०	(६,६४०,६१८)	(०.११)	
कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिर्ता)	१८०,५९२,९६७	१८८,११६,७९८	७,५२३,८३१	४.१७	नोक्सानी व्यवस्थाको परिवर्तनको कारण फरक
खुद संचालन आम्दानी	५,९१२,१९८,१०१	५,८९८,०२३,६४२	(१४,१६४,४४९)	(०.२४)	
कर्मचारी खर्च	१,६९३,३४२,७५४	१,६८९,२०२,३१९	(४,१४०,४३५)	(०.२४)	कर्मचारी बोनस रकममा परिवर्तन भएको कारण फरक
अन्य संचालन खर्च	७६२,३९५,४९४	७८३,७३१,९०४	२१,३३६,४१०	२.८०	NAS 17 बमोजिम थप पट्टा खर्च
हासकट्टी/परिषोधन	१४१,२९५,२२६	१४१,२९५,२२६	-	-	
संचालन मुनाफा	३,३१५,०६४,६२७	३,२८३,७०४,२०४	(३१,३६०,४२३)	(०.९५)	
गैर संचालन आम्दानी	१,७६०,४५९,०	१६,७८६,१००	(८१८,४९०)	(४.६५)	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक
गैर संचालन नोक्सानी	१,०२१,६१७	१,०२१,६१७	-	-	
आय कर अधिको नाफा	३,३११,६४७,६००	३,२९९,४६८,६८७	(१२,१७८,९१३)	(०.३७)	
आयकर	१,०२२,७९४,२८६	१,०४१,७८०,३६४	१८,९८६,०७८	१.८६	नाफा रकममा परिवर्तन भएको कारण फरक
यस अघिको नाफा/(नोक्सान)	२,३०८,८५३,३१४	२,२५७,६८८,३२३	(५१,१६४,९९१)	(२.२२)	
अन्य विस्तृत आम्दानी	(२२५,१६६,७९६)	(२३५,३२४,५९४)	(१०,१५७,८९८)	४.५१	वित्तीय घाटाको लेखाङ्कन गर्दा फरक
कुल विस्तृत आम्दानी	२,०८३,६८६,५१८	२,०२२,३६३,७२९	(६१,३२२,८८९)	(२.९४)	
बाँध्न योग्य नाफा					
खुद नाफा वा नोक्सान विवरण बमोजिम नाफा/(नोक्सान)	२,३०८,८५३,३१४	२,२५७,६८८,३२३	(५१,१६४,९९१)	(२.२२)	
जोड/(घटाउ): नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी समायोजन	(१६,१०९,५२७)	७६,०४७,२५७	९२,१५६,७८४	(५७२.०६)	फरकको कारणहरू : १) वित्तीय घाटाको लेखाङ्कन २) लगानी व्यवस्था फिर्ता
नियमनकारी समायोजन पछिको बाँकि नाफा र (नोक्सान)	२,२९२,७४३,७८७	२,३३३,७३५,५८०	४०,९९१,७९३	१.७९	



लेखा परिक्षण नगरिएको वित्तीय विवरण		
चौथो त्रैमास (२०७५/७६)		
रकम रु.मा		
वित्तीय अवस्थाको विवरण	यस वर्ष (चौथो त्रयमासमा)	गत वर्ष (चौथो त्रयमासमा)
सम्पत्ति		
नगद तथा नगद समान	५,४६१,०७३,४५१	४,४५३,२१३,२५५
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	६,०३७,५९१,३७०	६,४५४,९२७,२४३
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	२,२५०,०८६,०८१	१,६११,१३०,०००
डेरिभेटिभ वित्तीय उपकरण	१२४,८७४,२३३	३,७०५,७५६
अन्य व्यापारिक सम्पत्तिहरू	८०,७३१,१३०	८१,३१७,७३९
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	३,३९५,४५२,०८६	२,८४१,१६६,३०६
ग्राहकलाई दिएको कर्जा तथा सापट	१०४,७६८,९७६,०७३	८३,२३६,०८७,५३५
धितोपत्रमा (securities) लगानी	१८,८७५,५३६,२१८	१८,५९९,९४२,४३६
चालु कर सम्पत्ति	१७७,२३३,६८७	६८,२२८,७५७
सहायक कम्पनीमा लगानी	५१,०००,०००	५१,०००,०००
सम्बद्ध कम्पनीमा लगानी	-	-
लगानी सम्पत्तिहरू	१२३,३५०,७०४	१५४,६३७,५३५
सम्पत्ति तथा उपकरण	१,२७९,३१५,०६९	१,०७२,३२२,८०८
ख्याती र अमूर्त सम्पत्ति	३३,९३९,३९०	१२,०८९,०८३
स्थगन कर सम्पत्ति	-	-
अन्य सम्पत्ति	१,८२०,६०३,५०४	१,२३६,४५०,११२
कुल सम्पत्ति	१४४,४७९,७६२,९९६	११९,८६९,२१८,५६४
दायित्व		
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	८,४२२,८३०,३७५	७,४४८,५१४,७११
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	९८४,०६१,०६५	६९२,४२६,९२०
डेरिभेटिभ वित्तीय उपकरण	-	७३,७५४,८००
ग्राहकको निक्षेप	११४,९०४,८६४,८९०	९४,५७९,५९१,१२३
तिर्न बाँकी कर्जा सापटी	-	-
चालु कर दायित्व	-	-
व्यवस्था	-	-
स्थगन कर दायित्व	८२,८१३,२३९	२६१,९१३,१५६
अन्य दायित्व	२,०३०,९३१,४११	१,९०६,६६९,५६१
जारी गरिएको ऋणपत्र	२,९६६,०७९,०००	१,२०३,५२०,०००
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-
कुल दायित्व	१२९,३९१,५७९,९८०	१०६,१६६,३९०,२७१
इक्विटी		
शेयर पूँजी	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६
शेयर प्रिमियम	१२२,०९१,५०५	१२२,०९१,५०५
संचित मुनाफा	१,६६३,६२८,६५७	१,१८४,४२६,०३३
जगेडा तथा कोषहरू	४,४१४,८५८,३१४	३,९३१,९२५,४८०
कुल इक्विटी	१५,०८८,१८३,०१६	१३,७०२,८२८,२९३
कुल दायित्व र इक्विटी	१४४,४७९,७६२,९९६	११९,८६९,२१८,५६४



नाफा नोक्सान विवरण	यस वर्ष		गत वर्ष	
	यस त्रयमासमा	यस त्रयमास सम्ममा	यस त्रयमासमा	यस त्रयमास सम्ममा
व्याज आम्दानी	३,६०६,८४७,४७३	१२,९७९,१८१,२९८	२,९९९,५८१,५८३	१०,०५७,००२,५९४
व्याज खर्च	२,३४१,२८१,७१७	८,३०५,२१२,९०२	१,९३०,५३५,६२३	६,६२०,७४४,०५७
खुद व्याज आम्दानी	१,२६५,५६५,७५६	४,६७३,९६८,३९६	१,०६९,०४५,९६०	३,४३६,२५८,५३८
शुल्क तथा कमिशन आम्दानी	२९४,८९०,३९६	१,०१६,५४८,२२९	२४४,२२३,९२०	७७९,७०४,०४१
शुल्क तथा कमिशन खर्च	५४,०२५,७९२	१७१,२६१,९२२	३८,६८७,८२६	१२७,९०३,२७७
खुद शुल्क र कमिशन आम्दानी	२४०,८६४,६०४	८४५,२८६,३०७	२०५,५३६,०९४	६५१,८००,७६४
खुद व्याज, शुल्क र कमिशन आम्दानी	१,५०६,४३४,३६०	५,५१९,२५४,७०३	१,२७४,५८२,०५४	४,०८८,०५९,३०२
खुद व्यापारिक आम्दानी	११८,९५८,४११	४६१,६६१,३१८	८७,५२८,८२०	२४१,१९३,७८२
अन्य संचालन आम्दानी	२८,०५९,४५१	१११,८७५,०४७	१५,९३१,५८८	३२५,९८४,१७५
जम्मा संचालन आम्दानी	१,६५३,४४८,२२२	६,०९२,७९१,०६८	१,३७८,०४२,४६२	४,६५५,२३७,२५९
कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिर्ता)	(२०३,२२०,६२६)	१८०,५९२,९६७	१०९,४०८,००४	२३०,३९३,५४०
खुद संचालन आम्दानी	१,८५६,६६८,८४८	५,९१२,१९८,१०१	१,२६८,६३४,४५८	४,४२४,८४३,७१९
कर्मचारी खर्च	५१८,३४५,४९७	१,६९३,३४२,७५४	३१९,७२५,६८७	१,०८५,८४४,१८८
अन्य संचालन खर्च	२५१,६४४,६४०	७६२,३९५,४९४	१५७,०५३,४८६	४९०,९२०,६०८
ह्रासकट्टी/परिषोधन	४१,३९०,१५०	१४१,३९५,२२६	३४,४३३,९४५	११८,४५४,०७०
संचालन मुनाफा	१,०४५,२८८,५६१	३,३१५,०६४,६२७	७५७,४२१,३४०	२,७२९,६२४,८५२
गैर संचालन आम्दानी	११,७७०,५४२	१७,६०४,५९०	-	४००,०००
गैर संचालन नोक्सानी	१,०२१,६१७	१,०२१,६१७	-	-
आय कर अधिको नाफा	१,०५६,०३७,४८६	३,३३१,६४७,६००	७५७,४२१,३४०	२,७३०,०२४,८५२
आयकर				
चालु कर	३१६,८११,२४६	१,०३५,९०१,०८१	२२७,७४०,७९१	८१९,७००,८७०
स्थगन कर	(१३,१०६,७९५)	(१३,१०६,७९५)	६,२६२,४७८	६,२६२,४७८
यस अवधिको नाफा/(नोक्सान)	७५२,३३३,०३५	२,३०८,८५३,३१४	५२३,४१८,०७१	१,९०४,०६१,५०४
अन्य विस्तृत आम्दानी	(८५,९०७,५५१)	(२२५,१६६,७२६)	३११,४४३,१३०	(३२२,३५९,४६२)
कुल विस्तृत आम्दानी	६६६,४२५,४८४	२,०८३,६८६,५८८	८३४,८६१,२०१	१,५८१,७०२,०४२
आधारभुत प्रति शेयर आम्दानी	३३.६४	२६.५९	२८.३१	२६.४५
डाइलुटेड प्रति शेयर आम्दानी	३३.६४	२६.५९	२८.३१	२६.४५
बाँड्न योग्य नाफा				
खुद नाफा वा नोक्सान विवरण बमोजिम नाफा/(नोक्सान)		२,३०८,८५३,३१४		१,९०४,०६१,५०४
जोड/(घटाउ): नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी समायोजन		(१६,१०९,५२७)		(६३७,८२२,७२४)
नियमनकारी समायोजन पछिको बाँकी नाफा/(नोक्सान)		२,२९२,७४३,७८७		१,२६६,२३८,७८०



अनुपातहरू				
पूँजी/जोखिम भारित सम्पत्ति	१२.५६%	१२.५६%	१२.१२%	१२.१२%
निष्कृत कर्जा/कुल कर्जा (नेपाल राष्ट्र बैंक निर्देशिका बमोजिम)	०.७५%	०.७५%	१.०९%	१.०९%
कुल कर्जा वापत जोखिम व्यवस्था/कुल निष्कृत कर्जा (नेपाल राष्ट्र बैंक निर्देशिका बमोजिम)	२०७.०२%	२०७.०२%	१५०.५०%	१५०.५०%
कोषको लागत	७.५४%	७.५४%	७.६३%	७.६३%
कुल कर्जा/कुल निक्षेप (नेपाल राष्ट्र बैंक निर्देशिका बमोजिम)	७६.८५%	७६.८५%	७४.२३%	७४.२३%
आधार दर	१०.५७%	१०.५७%	११.१६%	११.१६%
इक्विटीमा प्रतिफल (annualised)	४.०७%	४.०७%	४.५८%	४.५८%
सम्पत्तिमा प्रतिफल (annualised)	२०.२९%	१६.०४%	१६.४२%	१५.३४%



प्रमुख सूचकाङ्कहरू (NFRS बमोजिम)					
क्र.स.	Particulars	सूचाङ्क	आ.व.		
			२०७३/७४	२०७४/७५	२०७५/७६
१	खुद नाफा/कुल आम्दानी	प्रतिशत	१८.६१%	१६.७०%	१५.४९%
२	प्रति शेयर आम्दानी				
	आधारभुत प्रति शेयर आम्दानी	रु.	२६.६०	२६.४५	२६.००
	डाइलुटेड प्रति शेयर आम्दानी	रु.	२६.६०	२६.४५	२६.००
३	प्रति शेयर बाजार मूल्य	रु.	४८५.००	३००.००	३१८.००
४	मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	१८.२४	१९.३४	१२.२३
५	शेयर पूँजीमा बोनस लाभांश	प्रतिशत	१४.००%	५.००%	०.००%
६	शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	०.००%	८.९६%	०.००%
७	व्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	९.९२%	१०.८६%	११.९४%
८	कर्मचारी खर्च/कुल संचालन खर्च	प्रतिशत	१४.२४%	१२.८६%	१५.२३%
९	व्याज खर्च/कुल निक्षेप तथा सापटी	प्रतिशत	५.५७%	७.३३%	७.३२%
१०	सटही घटबढ आम्दानी/कुल आम्दानी	प्रतिशत	२.९९%	२.३४%	३.००%
११	कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	२५.७६%	२७.९४%	२९.७०%
१२	खुद नाफा/कर्जा तथा सापट	प्रतिशत	२.०५%	२.९७%	२.०६%
१३	खुद नाफा/कुल सम्पत्ति	प्रतिशत	१.५३%	१.५९%	१.४७%
१४	कुल कर्जा/निक्षेप	प्रतिशत	८८.४०%	८६.०८%	८९.६५%
१५	कुल संचालन खर्च/कुल सम्पत्ति	प्रतिशत	५.८५%	७.०४%	७.२०%
१६	जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता				
	Common Equity Tier 1 पूँजी	प्रतिशत	११.०२	१०.९९	१०.९९
	प्राथमिक पूँजी	प्रतिशत	११.०२	१०.९९	१०.९९
	पूरक पूँजी	प्रतिशत	१.७२	१.९३	२.५९
	कुल पूँजीकोष	प्रतिशत	१२.७४	१२.९२	१२.७०
१७	तरलता (CRR)	प्रतिशत	८.६८%	६.३७%	४.५६%
१८	निष्क्रिय कर्जा/कुल कर्जा	प्रतिशत	१.३०%	१.०९%	०.७५%
१९	आधार दर	प्रतिशत	१०.३८%	११.९६%	१०.५७%
२०	जोखिम भारित व्याजदर अन्तर	प्रतिशत	३.४९%	३.५३%	३.७२%
२१	बुक नेटवर्थ प्रति शेयर (रु. लाखमा)	रु.	१११,१९१.८५	१३७,०२८.२८	१५०,३९०.३५
२२	कुल शेयर	संख्या	६६,२८८,७८९	८४,६४३,८५३	८८,८७६,०४५
२३	कुल कर्मचारी	संख्या	८०३	१,२२१	१,६४५
२४	अन्य				
	प्रति कर्मचारी कारोवार (रु. लाखमा)	रु.	१,२०२.७२	१,५५०.६४	१,४९२.६०
	कर्मचारी खर्च/कुल आम्दानी	प्रतिशत	१०.९३%	९.५२%	११.५९%
	शाखा	संख्या	७२	१२१	१५९



धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बन्धित अनुसूची १५ बमोजिमको विवरण

१. सञ्चालक समितिको प्रतिवेदन : माथि समावेश गरिएको छ ।

२. लेखापरीक्षकको प्रतिवेदन : प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।

३. लेखापरीक्षण भएको वित्तीय विवरण : एकिकृत वित्तीय अवस्थाको विवरण, एकिकृत नाफा नोक्सान विवरण, एकिकृत अन्य विस्तृत आम्दानीको विवरण, एकिकृत इक्विटीमा भएको परिवर्तनको विवरण, एकिकृत नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।

४. कानुनी कारवाही सम्बन्धी विवरण

(क) गत आ.व. मा बैंकले तथा बैंकका विरुद्धमा सामान्य व्यवसायिक कारोबार सम्बन्धी मुद्दा बाहेक अन्य मुद्दा नरहेको ।

(ख) बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण

(क) धितोपत्र बजारमा संगठित संस्थाको शेयरको कारोबारका सम्बन्धमा व्यवस्थापनको धारणा ।

शेयर कारोबारमा हुने उतार चढाव खुल्ला बजारले प्रतिपादित गरेको मूल्य तथा मान्यता अनुरूप हुने भएकाले यस सम्बन्धमा व्यवस्थापनको धारणा तटस्थ रहेको ।

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको कारोबार भएको शेयरको अधिकतम, न्यूनतम र अन्तिम शेयर मूल्यको साथै कुल कारोबार शेयर संख्या र कारोबार भएको दिन सम्बन्धी जानकारी :

आश्विन मसान्त २०७५		पौष मसान्त २०७५	
अधिकतम मूल्य	रु. ३५०	अधिकतम मूल्य	रु. ३५०
न्यूनतम मूल्य	रु. २९९	न्यूनतम मूल्य	रु. २८७
अन्तिम मूल्य	रु. ३३७	अन्तिम मूल्य	रु. २९३
कारोबार संख्या	१,११०,०६९	कारोबार संख्या	७७९,३९९
शेयर कारोबार दिन	६२ दिन	शेयर कारोबार दिन	६० दिन
चैत्र मसान्त २०७५		आषाढ मसान्त २०७६	
अधिकतम मूल्य	रु. ३१६	अधिकतम मूल्य	रु. ३६९
न्यूनतम मूल्य	रु. २७३	न्यूनतम मूल्य	रु. ३१२
अन्तिम मूल्य	रु. ३१४	अन्तिम मूल्य	रु. ३१८
कारोबार संख्या	७६३,३९६	कारोबार संख्या	२,११८,९७६
शेयर कारोबार दिन	६० दिन	शेयर कारोबार दिन	६४ दिन

६. समस्या र चुनौती

क. आन्तरिक समस्या तथा चुनौती

- बढ्दो प्रतिस्पर्धाका कारण दक्ष जनशक्तिको अभाव तथा बैंकका विद्यमान जनशक्तिलाई समेत retain गर्ने चुनौती,
- दक्ष जनशक्तिको विकास गर्नु तथा उत्प्रेरित गर्न चुनौती
- गैर-ब्याज आम्दानी बढाउन चुनौती
- बढ्दो संचालन लागत तथा कर्मचारी खर्च र घटदो स्प्रेड रेट ।
- निक्षेपमा ब्याजदरको परिवर्तन लगायत आयमा विविधिकरण ल्याउन चुनौती
- उपयुक्त लगानीका क्षेत्र पहिचान गर्न तथा शाखाहरूको वृद्धि सँगसँगै संचालन जोखिम व्यवस्थापन चुनौतीपूर्ण



ख. बाह्य समस्या तथा चुनौती

- छोटो छोटो समयमा तरलतामा देखिने आकस्मिक उतारचढाव,
- मुद्रास्फीति तथा ब्याजदर बीच सामञ्जस्यता कायम नहुनु
- बैकिङ्ग क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धा,
- शेयर बजार घट्ने जोखिम,
- लगानीका सीमित अवसरहरू ।

७. संस्थागत सुशासन

प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।

८. विवरणपत्रमा प्रक्षेपण गरिएका र लेखापरीक्षण भएको विवरणमा बीस प्रतिशत वा सो भन्दा बढी फरक सम्बन्धी विवरण ।

बैंकले एस.बि.एल. डिबेन्चर २०८२ निष्काशनका बखत प्रकाशित गरेको विवरणपत्रमा प्रक्षेपण गरिएका तथा बैंकको लेखापरीक्षण पश्चात्को वास्तविक वित्तीय विवरणमा भएको २० प्रतिशत वा सो भन्दा बढीको फरक निम्नानुसार रहेका छन्:

उम्रणात्र जारी गर्दाको प्रक्षेपित र लेखापरीक्षण भएको वित्तीय अवस्थाको विवरण बीचको तुलना

विवरण	लेखापरीक्षण भएको वित्तीय विवरण	प्रक्षेपित वित्तीय विवरण	फरक (%)	रकम रु. मा
सम्पत्ति				
नगद तथा नगद समान	८,१५५,८११,६१७	४,३६४,४०६,०००	८६.८७%	लेखा शीर्षकहरूको पुनर्विकरणको कारण फरक
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	६,१०५,९७१,३७०	५,८००,९०८,७८०	५.२६%	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,०३३,१२०,२१६	९६६,८१८,१३०	६.८६%	
डेबिभिटिभ वित्तीय उपकरण	९,७४९,८७२,३१२	२००,०६०,०७४	४७७३.४७%	डेबिभिटिभ वित्तीय उपकरणहरूलाई gross value मा प्रस्तुत गरेको कारण फरक
अन्य व्यापारिक सम्पत्तिहरू	८०,७३१,१३०	९४,०९४,१२०	-१४.२०%	
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट	३,२७३,१४५,२३२	३,४२०,१६८,९१२	-४.३०%	
ग्राहकलाई दिएको कर्जा तथा सापट	१०४,८७६,२९९,९८९	१०९,५८७,१५१,०३६	-४.३०%	
धितोपत्रमा (securities) लगानी	१७,४९०,९९७,०५४	२०,३६६,१८७,८८०	-१४.२०%	
चालु कर सम्पत्ति	१५४,३३७,३१०	१७५,६७९,७९९	-१२.१५%	
सहायक कम्पनीमा लगानी	५१,०००,०००	५१,०००,०००	०.००%	
सम्बद्ध कम्पनीमा लगानी	-	-		
लगानी सम्पत्तिहरू	१२३,३५०,७०४	-		नेर बैकिङ सम्पत्तिलाई gross value मा प्रस्तुत गरेको कारण
सम्पत्ति तथा उपकरण	१,२७९,३१५,०६९	१,७८१,४८३,६२२	-२८.१९%	बैंकले आ.व. २०७५/७६ मा Own Your Vehicle Scheme (OYVS) सुविधा हटाएको कारण ती परिवहन साधनहरूको खुद किताबी मूल्यलाई सम्पत्ति तथा उपकरणबाट हटाई कर्मचारीलाई दिएको कर्जा रकममा समावेश गरिएको कारण
ख्याती र अमूर्त सम्पत्ति	३३,९३९,३९०	३१,७५०,२९९	६.८९%	
स्थान कर सम्पत्ति	-	-		
अन्य सम्पत्ति	१,६२३,२३३,८६७	१,८९२,२८३,१८३	-१४.२२%	
कुल सम्पत्ति	१५४,०३१,१२५,२६०	१४८,७५१,९९१,७६५	३.५५%	



दायित्व				
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी	८,४०४,३२७,७३१	८,४२७,१७६,०७४	-१.४४%	
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	९८४,०६१,०६५	६४८,०११,४३४	५१.८६%	पुनरकर्जामा वृद्धि भएको कारण
डेबिभिटिम वित्तीय उपकरण	९,६२४,९९८,०७९	-		डेबिभिटिम वित्तीय उपकरणहरूलाई gross value मा प्रस्तुत गरेको कारण फरक
ग्राहकको निक्षेप	११४,९२३,३६७,५३४	१२०,९०८,७१३,७९६	-४.९५%	
तिर्न बाँकी कर्जा सापटी	-	-		
चालु कर दायित्व	-	-		
व्यवस्था	-	-		
स्थगन कर दायित्व	७०,३७४,४९०	५४,५५२,६७१	२९.००%	Tax base मा परिवर्तन भएको कारण फरक
अन्य दायित्व	२,०२६,८८२,१२७	१,५७१,१९१,९६५	२९.००%	लेखा शीर्षकहरूको पुनर्वर्गिकरणको कारण फरक
जारी गरिएको ऋणपत्र	२,९६६,०७९,०००	३,०५३,५२०,०००	-२.८६%	
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-		
कुल दायित्व	१३९,०००,०९०,०२६	१३४,७६३,१६५,९४०	३.१४%	
इक्विटी				
शेयर पूँजी	८,८८७,६०४,५४०	८,४६४,३८५,२७६	०.००%	
शेयर प्रिमियम	१२२,०९१,५०५	१२२,०९१,५०५	०.००%	
संचित मुनाफा	१,८०१,४००,७४२	१,९७९,९२६,७६८	-९.०२%	
जग्गा तथा कोषहरू	४,२१९,९३८,४४७	३,४२२,४२२,२७७	२३.३०%	मुख्यतः NFRS को कारण र नाफाको परिवर्तनले गर्दा फरक
कुल इक्विटी	१५,०३१,०३५,२३४	१३,९८८,८२५,८२५	७.४५%	
कुल दायित्व र इक्विटी	१५,४,०३१,१२५,२६०	१४,८,७५१,९९१,७६५	३.५५%	

अणुपात्र जारी गर्दाको प्रक्षेपित र लेखापरीक्षण भएको नाफा नोक्सान वितरण बीचको तुलना

विवरण	लेखापरीक्षण भएको वित्तीय विवरण	प्रक्षेपित वित्तीय विवरण	फरक (%)	२० प्रतिशत भन्दा बढी फरक पर्नुका कारण	रकम रु. मा
व्याज आम्दानी	१२,९७२,४४०,६८०	१३,९६८,३८९,४१५	-७.१३%		
व्याज खर्च	८,३०५,२१२,९०२	९,६८६,३७५,४५५	-१४.२६%		
खुद व्याज आम्दानी	४,६६७,३२७,७७७	४,२८९,०१३,९४९	९.००%		
शुल्क तथा कमिशन आम्दानी	१,०१६,४४८,२२९	१,२२७,६८४,३९८	-१७.२०%		
शुल्क तथा कमिशन खर्च	१७१,२६१,९२२	२०२,७४५,९५१	-१५.५३%		
खुद शुल्क र कमिशन आम्दानी	८४५,२०६,३०६	१,०२४,९३८,४४७	-१७.५३%		
खुद व्याज, शुल्क र कमिशन आम्दानी	५,५१२,६१४,०८५	५,३०६,९५२,४०७	३.८८%		
खुद व्यापारिक आम्दानी	४५३,३५५,३८०	४०५,७३८,०४८	११.७४%		
अन्य संचालन आम्दानी	१२०,१८०,९८५	२२१,४९७,५५३	-४५.७४%	शेयरको बजार मूल्य प्रक्षेपण अनुसार वृद्धि नभएको	
जम्मा संचालन आम्दानी	६,०८६,१५०,४५०	५,९३४,१८८,००९	२.५६%		
कर्जाको जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी	१८८,११६,७९८	७५,९८५,४१५	१४७.५७%	प्रक्षेपण अनुसार कर्जा असुली नभएको	
खुद संचालन आम्दानी	५,८९८,०३३,६५२	५,८५८,२०२,५९४	०.६८%		
कर्मचारी खर्च	१,६८९,२०२,३१९	१,७७०,९९५,३२२	-४.६२%		
अन्य संचालन खर्च	७८३,७३१,९०४	८५१,९२३,९६९	-८.००%		
हासकट्टी र परिषोधन	१४१,३९५,२२६	१७५,३३०,०८०	-१९.३५%		
संचालन मुनाफा	३,२८३,७०४,२०४	३,०५९,९५३,२२३	७.३१%		
गैर संचालन आम्दानी	१६,७८६,१००	-		अपलक्षित कर्जाबाट थप असुली भएकोले	
गैर संचालन नोक्सानी	१,०२१,६१७	-		कर्जा अपलखन भएकोले	
आय कर अधिको नाफा	३,२९९,४६८,६८७	३,०५९,९५३,२२३	७.८३%		
आयकर					
चालु कर	१,०५८,७९७,४५८	९३९,०५४,८१९	१२.७५%		
स्थगन कर	(१७,०१७,०९३)	(२१,०६८,८५२)	-१९.२३%		
यस अवधिको नाफा/(नोक्सान)	२,२५७,६६८,३२३	२,१४१,९६७,२५६	५.४०%		



कम्पनी ऐन, २०६३ को दफा १०८ बमोजिमका अतिरिक्त विवरणहरू

(क) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया

कुनै सारभूत कैफियत नभएको ।

(ख) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आ.व २०७५/७६ को लागि शेयरधनीहरूलाई बैंकको हालको चुक्ता पूँजी रु. ८,८८७,६०४,५४०/- को १० प्रतिशत अर्थात् रु. ८८८,७६०,४५४/- (अठ्ठासी करोड सत्तासि लाख साठि हजार चार सय चौवन्न रुपैया) बराबरको बोनस शेयर तथा १५.२६ प्रतिशत अर्थात् रु. १,३५६,५२९,११४/- (एक अर्ब पैंतीस करोड पैंसठ्ठी लाख उनन्तीस हजार एक सय चौध रुपैया) बराबरको नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) प्रदान गर्न सिफारिस गरिएको छ ।

(ग) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत रकम फिर्ता गरेको भए सोको विवरण :

बैंकले हाल सम्म कुनै शेयर जफत गरेको छैन ।

(घ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन :

यस सम्बन्धमा माथि प्रतिवेदनमा विस्तृत रूपमा छुट्टै उल्लेख गरिएको छ ।

(ङ) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन :

समीक्षा वर्षमा बैंकले नियमित बैकिङ्ग कारोबारहरू गरिरहेको छ । त्यस्तै बैंकको सहायक कम्पनीले समेत आफ्नो व्यवसायको प्रकृति अनुरूप नै नियमित कारोबारहरू गर्दै आएको छ । समीक्षा अवधिमा कुनै महत्वपूर्ण परिवर्तन नभएको ।

(च) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी

विगत आर्थिक वर्षमा कुनै यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(छ) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी

विगत आर्थिक वर्षमा यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(ज) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्पत्ताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा

विगत आर्थिक वर्षमा यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(झ) कम्पनीले आफ्नो शेयर आफैँले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे बापत कम्पनीले भुक्तानी गरेको रकम

बैंकले हाल सम्म आफ्नो शेयर आफैँ खरिद गरेको छैन ।

(ञ) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण

यस सम्बन्धमा माथि प्रतिवेदनमा उल्लेख गरिएको छ ।



(ट) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण

यस बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानूनको प्रावधान अनुरूप सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा लेखापरीक्षण समिति (Audit Committee) को गठन गरेको छ । यस समितिको मुख्य उद्देश्य बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन, लेखापरीक्षण प्रकृयाको मूल्याङ्कन, आर्थिक प्रतिवेदन र आर्थिक विवरण सम्प्रेषणको सुपरिवेक्षण गरी बैंकको आर्थिक विवरणहरू सही र पर्याप्त रहेको, बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रकृया, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्ने रहेको छ । यसका अतिरिक्त समितिले बाह्य लेखापरीक्षण प्रतिवेदनको पनि समीक्षा गरी सञ्चालक समितिलाई सुधारका लागि प्रस्ताव पेश गर्ने गरेको छ । आ.व. २०७५/०७६ मा लेखापरीक्षण समितिको जम्मा १२ वटा बैठक बसेको थियो जसको विवरण निम्नअनुसार रहेको छ :

सदस्यहरू	उपस्थिति रहेको बैठक संख्या	बैठक भत्ता रु.
सञ्चालक श्री नरेन्द्र कुमार अग्रवाल, संयोजक	१२	१३०,००० /-
सञ्चालक श्री दिनेश शंकर पालिखे, सदस्य	११	१२०,००० /-
श्री निराकार बहादुर सिंह –आन्तरिक लेखापरीक्षण विभाग प्रमुख, सदस्य सचिव	१०	-
श्री संजय प्रधान– तत्कालिन का. मु. सहायक आन्तरिक लेखापरीक्षण प्रबन्धक, सदस्य सचिव	२	-

(ठ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण

बैंकको आर्थिक वर्ष २०७५/७६ को कर्मचारी खर्च (कर्मचारी बोनस समेत) रु. १,६८९,२०२,३१९/- र कार्यालय संचालन खर्च रु. १,०९६,३८९,०५२/- गरी कुल व्यवस्थापन खर्च रु. २,७८५,५९१,३७१/- रहेको छ ।

(ड) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा:

नभएको

(ढ) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम संचालकहरूलाई भुक्तान गरिएको विवरण:

सिन	विवरण	भुक्तान गरिएको रकम रु.
१	संचालक समितिको बैठक भत्ता	१,१७६,०००
	जम्मा (क)	१,१७६,०००
२	संचालक समितिको बैठकको अन्य खर्च	
	(क) भ्रमण खर्च	६५७,१९०
	(ख) पत्रपत्रिका तथा संचार	६२८,०००
	(ग) अन्य समिति बैठक खर्च	५२६,०००
	(३) अन्य खर्च	२,०७३,८२२
	जम्मा (ख)	३,८८५,०१२
	कुल खर्च (क+ख)	५,०६१,०१२



कार्यकारी प्रमुख तथा प्रबन्धकहरूलाई आ. व. २०७५/७६ मा भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण:

सिनं	विवरण	भुक्तान गरिएको रकम रू
१	प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer)	१५,१३८,४१७
२	नायब प्रमुख कार्यकारी अधिकृत (Deputy Chief Executive Officer)	१०,७१६,९८८
३	सहायक प्रमुख कार्यकारी अधिकृत (Assistant Chief Executive Officer)	८,८८७,७८०
४	वरिष्ठ उप महाप्रबन्धक (Senior Deputy General Manager)	८,१४८,१९५
५	सहायक महाप्रबन्धकहरू (Assistant General Managers)	१८,०१३,१६९
६	वरिष्ठ प्रबन्धकहरू (Senior Managers)	१५,९६४,४०९
७	प्रबन्धकहरू (Managers)	३३,०१०,०१९
८	उप प्रबन्धकहरू (Deputy Managers)	३२,८५५,१२८
९	सहायक प्रबन्धकहरू (Assistant Managers)	६६,०४६,८६६

(ण) शेयरधनीहरूले बुझि लिन बाँकी रहेको लाभांशको रकम :

यस बैंकले आ.व. २०६६/६७, २०६७/६८, २०६८/६९, २०६९/७०, २०७०/७१ र २०७४/७५ मा घोषणा गरेको नगद लाभांश मध्ये समीक्षा अवधिसम्म शेयरधनी महानुभावहरूले रू. १६,३७५,१५१/- (साविक बिजनेस युनिभर्सल डेभलपमेण्ट बैंक समेत) भुक्तानी लिन बाँकी रहेको छ । साथै बिगत ५ वर्षभन्दा बढी अवधि देखि लाभांश नलिनु भएका शेयरधनीहरूको विवरण बैंकको वेबसाइटमा राखिएको छ ।

(त) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :

विगत आ.व. मा बैंकले कम्पनी ऐन, २०६३ को दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको छैन ।

(थ) दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोबारको विवरण :

यस सम्बन्धी विवरण वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत बुँदा नं. ५.७ मा उल्लेख गरिएको छ ।

(द) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा :

१. लेखापरीक्षक

लेखापरीक्षक श्री एसएआर एसोसिएटस्, चार्टर्ड एकाउण्टेण्ट्सद्वारा आ.व. २०७५/७६ को बैंकको लेखापरीक्षण सम्पन्न गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । साथै, कम्पनी ऐन, २०६३ को दफा १११ मा भएको व्यवस्था अनुसार आ.व. २०७६/७७ को लागि वर्तमान लेखापरीक्षक श्री एसएआर एसोसिएटस्, चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्ति हुन नसक्ने भएकोले लेखापरीक्षण समितिको सिफारिश बमोजिम नयाँ लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्न यस साधारणसभामा प्रस्ताव पेश गरिएको छ ।

उपरोक्त बाहेक ऐन अनुसार खुलाउनु पर्ने कुराहरू संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षण प्रतिवेदनमा खुलाईएको छ ।

२. यस बैंकको संचालक वा पदाधिकारीहरूको नजिकको नातेदार श्री कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड वा नेपाल राष्ट्र बैंकमा कम्तीमा अधिकृत तहमा कार्यरत रहेको सम्बन्धी विवरण : नभएको ।

नेपाल राष्ट्र बैंकको निर्देशन नं. २१ (१०) (घ) बमोजिमको विवरण

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशिकाको निर्देशन नं. २१, बुँदा नं. १० (घ) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७५/७६ मा ग्रहक महानुभावहरूबाट प्राप्त हुन आएका गुनासो र त्यस उपर बैंकले गरेको कारवाहीको विवरण:

जम्मा प्राप्त गुनासोको संख्या	बैंकले कारवाही गरिसकेको गुनासोको संख्या	कारवाहीको क्रममा रहेको बाँकी गुनासो
२५	२२	३



नेपाल राष्ट्र बैंक

बैंक सुपरिवेक्षण विभाग

प. सं: बै. सु. वि. / अफसाइट / एजिएम / ७ / २०७६ / ७७

सिद्धार्थ बैंक लिमिटेड
हात्तिसार, काठमाडौं ।

केन्द्रीयकार्यालय
बालुवाटार, काठमाडौं ।
फोन नं.: ४४१९८०५, ७
फ्याक्स नं.: ४४१०१५९
Site: www.nrb.org.np
Email: bsd@nrb.org.np
पोष्ट बक्स: ७३

मिति : २०७६/०६/१५

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।

महाशय,

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरू पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु. ८८,८७,६०,४५४।- (अक्षरेपी अठासी करोड सतासी लाख साठी हजार चार सय चौवन्न रुपैया मात्र) बोनस शेयर वितरण गर्न र रु. १,३५,६५,२९,११४।- (अक्षरेपी एक अर्ब पैतीस करोड पैसठ्ठी लाख उन्तीस हजार एक सय चौध रुपैया मात्र) नगद लाभांश (कर तिर्ने प्रयोजन समेत) प्रदान गर्न अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७५/७६ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु ।

१. यस बैंकबाट जारी गरिएको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरूलाई सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरूले आफुले धारण गरेको संस्थापक शेयर बिक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरू रहेमा ती संस्थापक शेयरधनीहरूलाई सोको स्वीकृति नल्याएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रूपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।
३. प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका सम्पूर्ण कैफियतहरू पूर्ण रूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन ।

उपरोक्त निर्देशनहरूलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन ।

भवदीय

(मिलन राई)
उप-निर्देशक

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
२. बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, सिद्धार्थ बैंक लिमिटेड ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशन सम्बन्धमा बैंकको प्रतिउत्तर

१. लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरू सुधार गर्न तथा त्यस्ता कैफियतहरू दोहोरिन नदिनको लागि बैंकले आवश्यक कार्य गर्दै जानेछ ।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ को व्यवस्था पालनार्थ प्राप्त निर्देशन अनुसार गरिनेछ ।
३. नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकिकृत निर्देशन नं. १० बुँदा नं. ७ मा उल्लेखित व्यवस्था भन्दा हुने गरी यस बैंकमा संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीहरू नभएको व्यहोरा जानकारी गराउँदछौं ।




सिद्धार्थ बैंक लिमिटेडको प्रबन्धपत्रमा

प्रस्तावित संशोधन /थप /घटको तीन महले विवरण

साविकको व्यवस्था	संशोधित तथा थप व्यवस्था	संशोधन तथा थप गर्नु पर्नाको कारण
५. बैंकको पूँजीको संरचना: दफा ५(१) को खण्ड (ख) : बैंकको जारी पूँजी रु. ८,८८,७६,०४,५३६/- (आठ अर्ब अठासी करोड छैहत्तर लाख चार हजार पाँच सय छत्तिस रुपैया) हुनेछ ।	५. बैंकको पूँजीको संरचना: दफा ५(१) को खण्ड (ख): बैंकको जारी पूँजी रु. ९,७७,६३,६४,९९४/- (नौ अर्ब सतहत्तर करोड त्रिसष्टी लाखचौसष्टी हजार नौ सय चौरानब्बे रुपैया) हुनेछ ।	बैंकले १० प्रतिशत बोनश शेयर प्रदान गर्ने निर्णय बमोजिम जारी पूँजी वृद्धि गर्नुपर्ने भएकोले ।
दफा ५(१) को खण्ड (ग) : बैंकको चुक्ता पूँजी रु. ८,८८,७६,०४,५३६/- (आठ अर्ब अठासी करोड छैहत्तर लाख चार हजार पाँच सय छत्तिस रुपैया) हुनेछ ।	दफा ५(१) को खण्ड (ग) : बैंकको चुक्ता पूँजी रु. ९,७७,६३,६४,९९४/- (नौ अर्ब सतहत्तर करोड त्रिसष्टी लाख चौसष्टी हजार नौ सय चौरानब्बे रुपैया) हुनेछ ।	बैंकले १० प्रतिशत बोनश शेयर प्रदान गर्ने निर्णय बमोजिम चुक्ता पूँजी वृद्धि गर्नु पर्ने भएकोले ।

TOTAL BRANCHES 167
(INCLUDING 4 EXTENSION COUNTER)



SBL Branch & Extension Counter Locations

Province 1	Province 2	Province 3	Province 4	Province 5	Province 6	Province 7	Total
Bhojpur = 1	Bara = 4	Bhaktapur = 4	Baglung = 1	Banke = 4	Daiilekh = 1	Bajura = 1	
Dhankuta = 1	Dhanusha = 5	Chitwan = 4	Kaski = 8	Bardiya = 1	Jumla = 1	Dadeidhura = 1	
Ilam = 2	Mahottari = 3	Dhading = 1	Lamjung = 1	Dang = 3	Surkhet = 1	Kailali = 6	
Jhapa = 7	Parsa = 3	Doikha = 1	Myagdi = 1	East Rukum = 1	West Rukum = 1	Kanchanpur = 1	
Morang = 5	Rautahat = 3	Kathmandu = 38	Nawalpur = 3	Kapilvastu = 4			
Sankhuwasabha = 2	Saptari = 1	Kavrepalanchowk = 2	Tanahun = 3	Palpa = 1			
Solukhumbu = 2	Sariahi = 1	Lalitpur = 6		Parasi = 2			
Sunsari = 5	Siraha = 2	Makwanpur = 1		Pyuthan = 1			
Taplejung = 1		Nuwakot = 1		Rupandehi = 8			
Udayapur = 2		Ramechhap = 1					
		Sindhuli = 3					
Total = 28	Total = 22	Total = 62	Total = 17	Total = 25	Total = 4	Total = 9	Total = 99



शाखा संजाल

प्रदेश नं-१				
क्र.सं	शाखा	शाखा प्रमुख	शाखा ठेगाना	सम्पर्क टेलिफोन
१	आमचोक	मोहन घिमिरे	आमचोक-४, बालंखा, भोजपुर	०१-६२२७२२८
२	वेलटार	मनजित बस्नेत	बेलटार बसाहा-०१, बेलटार, उदयपुर	०३५-४४०२३०
३	विराटचोक	प्रविन्द्र श्रेष्ठ	सुन्दर हरैचा-१०, विराटचोक, मोरङ्ग	०२१-५४५५२३/५४५५२४
४	विराटनगर	ज्योतिन्द्र पौडेल	विराटनगर-१, मेन रोड, मोरङ्ग	०२१-५४५५२३/५४५५२४
५	वर्तामोड	हरि प्रसाद लामिछाने	वर्तामोड-०४, भद्रपुर रोड, झापा	०२३-५४५७६०
६	चन्द्रगढी	सुधिर भण्डारी	भद्रपुर-०७, चन्द्रगढी, झापा	०२३-४५६९३९
७	दमक	मुक्ति नाथ भारती	दमक-१३, दमक बजार, झापा	०२३-५८५१२७
८	धनकुटा	श्रवण कुमार श्रेष्ठ	धनकुटा-७, धनकुटा बजार, धनकुटा	०२६-५२१५११/१२
९	धरान	दिपक कुमार थापा	धरान-५, सुनसरी	०२५-५३४०२२
१०	गढी	केशव श्रेष्ठ	गढी-२, औरावनी, सुनसरी	९८४२०८०३६०
११	गाईघाट	सुनील पोखरेल	त्रियुगा-११, गाईघाट, उदयपुर	०३५-४२१६१८/०३५-४२१६१९
१२	गौरादह	नुतन गिरी	गौरादह-२, गौरादह बजार, झापा	०२३-४८०३७४
१३	ईलाम	गोविन्द घिमिरे	ईलाम-१, इलाम बजार, ईलाम	०२७-५२०७६६, ५२१७३३
१४	ईटहरी	निलेश आचार्य	ईटहरी-१, मेन चोक, सुनसरी	०२५-५८४७२१
१५	काकरभित्ता	चन्द्र कुमार पोखरेल	मेचीनगर-७, काकरभित्ता, झापा	०२३-५६२९८०/०२३-५६२८७४
१६	खाँदवारी	उमेश लम्साल	खाँदवारी-३, खाँदवारी, संखुवासभा	०२९-५६११७२
१७	मकालु	रमेश राउत	मकालु-५, नुम बजार, संखुवासभा	०२७-६९१२३८
१८	नाम्चे	समिप सिंह पहारी	खुम्बु पासाङ्ग ल्हामु-४, नाम्चे, सोलुखुम्बु	०३८-५४०४५१
१९	पथरी	टिका बहादुर कार्की	पथरी शनिश्चरे-१, पथरी बजार, मोरङ्ग	०२१-५५५०४०
२०	फिक्कल	प्रवेश घिमिरे	सुर्योदय-६, फिक्कल बजार, ईलाम	०२७-५४०३५३/०२७-५४०३५४
२१	सुरुङ्गा	अमर राना मगर	कन्काई-३, सुरुङ्गा, झापा	०२३-५५१३५८/०२३-५५१३५९
२२	ताप्लेजुङ्ग	काजी बहादुर आले	फुङलिङ्ग-०४, ताप्लेजुङ्ग बजार, ताप्लेजुङ्ग	०२४-४६१०५६/०२४-४६१०५७
२३	उर्लावारी एक्सटेन्सन काउन्टर	ओम प्रकाश धिताल	उर्लावारी-५, उर्लावारी बजार, मोरङ्ग	०२१-५४०६१७
२४	दुहवी	समिर कुमार चेम्जोङ	दुहवी-५, दुहवी बजार, सुनसरी	०२-५५४११५
२५	कंचनबारी	अमृता अधिकारी	विराटनगर -०४, कंचनबारी, मोरङ्ग	०२१-४६१५८१
२६	लुक्ला	अमरिश थापा	पासाङ ल्हामू-२, लुक्ला, सोलुखुम्बु	९८४१५८५६४२
२७	इनरुवा	सलम सिंह वाइवा	इनरुवा-४, इनरुवा बजार, सुनसरी	०२५-५६०२६२
२८	राजमार्ग चोक दमक	रमेश खत्री	दमक-१३, राजमार्ग चोक, दमक, झापा	०२३-५८१८५६

प्रदेश नं-२				
क्र.सं	शाखा	शाखा प्रमुख	शाखा ठेगाना	सम्पर्क टेलिफोन
१	आदर्शकोतवाल	उमङ्ग पाखरीन	आदर्श कोटवाल-१, जयनगर, च्युताहा, बारा	०५३-६२००३५
२	वहादुरमाई	रूपसेन जयसवाल	बहुदरमाई-०४, बहुदरमाई बजार, पर्सा	९८४५७७७९४१



३	वर्दिवास	विनय श्रेष्ठ	वर्दिवास-०१ (ग), वर्दिवास बजार, महोत्तरी	०४४-५५०६४०
४	विरगन्ज	वावु राम न्यौपाने	वीरगंज-०६, आदर्शनगर, वीरगंज, पर्सा	०५१-५३१०११
५	चन्द्रपुर	नितिस वस्नेत	चन्द्रपुर-०४, रौतहट	०५५-५४०६३०, ५४०६३१
६	देवताल	ओम प्रताप पण्डित	देवताल - ०४, बारा	०५३-६२००१९
७	गरुडा	कैलास चौधरी	गरुडा- ०२, रौतहट	०५५-५६५४३५, ५५५४३७
८	गौशाला	मनमोहन लाल शाह	गौशाला - ०५, महोत्तरी	०४४-५५६१९३, ५५६२५३
९	जनकपुर	अर्न वहादुर वलमपाकी	जनकपुर - ०१, मिल्स एरीया, धनुषा	०४१-५२८०८१
१०	कलैया	सन्जन कुमार सिंह	कलैया- ०८, कलैया बजार, बारा	०५३-५५१९२०
११	छिरेश्वर	प्रमोद कुमार शाह	छिरेश्वरनाथ-५, सखुवा, महेन्द्रनगर, धनुषा	०४१-५४०४२८/५४०४८७
१२	लहान	राम प्रमोद यादव	लहान -३, लहान बजार, सिराहा	०३३-५६०९६९/७०
१३	लालबन्दी	विष्णु प्रसाद शर्मा	लालबन्दी-६, लालबन्दी बजार, सर्लाही	०४६-५०१३६९
१४	माधवनारायण	विष्णु प्रसाद गुप्ता	माधवनारायण-६, माधवपुर, रौतहट	९८४५१८७७६१
१५	मिर्चैया	निरज राउत	मिर्चैया-६, मिर्चैया बजार, सिराहा	०३३-५५००८४/०३३-५५०२१६
१६	राजविराज	सन्तोष शाह	राजविराज-७, राजविराज, सप्तरी	०३३-५२२०५३/५४
१७	रामगोपालपुर	आशीष दास	रामगोपालपुर-५, रामगोपालपुर बजार, महोत्तरी	०४४-४१००८३/८४
१८	सिमरा	कृष्ण प्रसाद गौतम	गढीमाई- ०२, सिमरा, बारा	०५३-५२९९४०
१९	विद्यापति चोक जनकपुर	सतिस कुमार कर्ण	मुरली चोक-०४, जनकपुर, धनुषा	९८५४०२२९११
२०	मुरली चोक विरगन्ज	रविन ढकाल	मुरली चोक-११, विरगन्ज, पर्सा	९८५४०६८०६९
२१	रामानन्द चोक जनकपुर	अजय कुमार यादव	जनकपुर-०८, रामानन्द चोक, जनकपुर, धनुषा	०४१-५२५७५५०
२२	जनकपुर मालपोत एक्सटेन्सन काउन्टर	अरविन्द कुमार शाह	जनकपुर-०४, कदमचोक, धनुषा	९८५११७४९८१

प्रदेश नं-३				
क्र.सं	शाखा	शाखा प्रमुख	शाखा ठेगाना	सम्पर्क टेलिफोन
उपत्यका भित्र				
१	हात्तिसार	इला बज्रचार्य	काठमाडौं-०१, हात्तिसार, काठमाडौं	०१-४४४२९१९
२	न्यूरोड	विप्लवी सिंह	काठमाडौं-२२, धर्मपथ, काठमाडौं	०१-४२२४६१६
३	अनामनगर	रिजन तुलाधर	काठमाडौं-३२, अनामनगर, काठमाडौं	०१-५७०६१५१/५७०६१५२
४	बि एण्ड बि एक्सटेन्सन काउन्टर	रिता दहाल	ललितपुर-१७ ग्वाको, ललितपुर	०१-५००७६२१
५	बौद्ध	सरोजा रेग्मी	काठमाडौं-४, बौद्ध, काठमाडौं	०१-४४९०७९७
६	चावहिल	उषा आचार्य	काठमाडौं-०७, चावहिल चोक, काठमाडौं	०१-४४८२७९५/४४९२४८३
७	गड्डाघर	रोशन पराजुली	मध्यपुर थिमी-१५, गड्डाघर, भक्तपुर	०१-५६३९४३५
८	गोङ्गु	मिन वहादुर चौलागाई	काठमाडौं-२९, गोङ्गु, काठमाडौं	०१-४३८९२२७
९	जोरपाटी	लसू सुब्बा तोम्बापो	गोर्कणेश्वर-१, जोरपाटी, काठमाडौं	०१-४९१०७९६/४९१०७८८
१०	कलंकी	रिचा सिलवाल	काठमाडौं-१४, कलंकी, काठमाडौं	०१-५२१९५७०
११	च्याम्हासिंह	रवि श्रेष्ठ	भक्तपुर -०१, च्याम्हासिंह, कमलविनायक	०१६६२०३८०
१२	कान्तीपथ	मिरा पन्त	काठमाडौं-३०, कान्तिपथ, काठमाडौं	०१-४२२६००२/४२४०९९८
१३	कुलेश्वर	महिमा अर्याल	काठमाडौं-१४, कुलेश्वर, काठमाडौं	०१-४२८४११०



१४	कुमारीपाटी	शिला तम्ह्या	ललितपुर-१९ कुमारीपाटी, ललितपुर	०१-५००६६४८
१५	महाराजगन्ज	निमा नेपाल	काठमाडौं-५, महाराजगन्ज, काठमाडौं	०१-४३७४९०९
१६	पुरानो बानेश्वर	अजय कुमार सिंह	काठमाडौं-१०, पुरानो बानेश्वर, काठमाडौं	०१-४४८४९९६
१७	पाटन	ज्ञानेन्द्र महर्जन	ललितपुर-२१, पाटन, ललितपुर	०१-५००५५३१
१८	पुतलीसडक एकसटेन्सन काउन्टर	निरन के.शी.	काठमाडौं-२८, पुतलीसडक, काठमाडौं	०१४२२७७९६, ४२६४८५७
१९	सरस्वतीनगर	पुष्प राज अर्याल	काठमाडौं-६, सरस्वतीनगर, काठमाडौं	०१-४८२२७३०
२०	सातदोवाटो	प्रिया श्रेष्ठ	ललितपुर-१५, सातदोवाटो, ललितपुर	०१-५१५१३२७
२१	शंखमुल	ललिता अधिकारी	काठमाडौं-३१, शंखमुल, काठमाडौं	०१-४७८१३९६, ४७८१५१६
२२	स्वयम्भु	प्रविन अमात्य	काठमाडौं-१५, हलचोक, काठमाडौं	०१-४०३३६०६
२३	ठमेल	पुजा वज्राचार्य	काठमाडौं-२९, ठमेल, काठमाडौं	०१-४७०१३४०
२४	तिनकुने	विनु भण्डारी	काठमाडौं-३५,तिनकुने, काठमाडौं	०१-४१११९४१, ४१११८८१
२५	त्रिपुरेश्वर	नवराज कार्की	काठमाडौं-११, त्रिपुरेश्वर, काठमाडौं	०१-४२३२५०४
२६	बालुवाखानी	प्रभाकर पुडासैनी	बुढानीलकण्ठ-१०, बालुवाखानी, काठमाडौं	०१-४१६४३९०
२७	हात्तिगौडा	सुदिना ढुंगाना	बुढानीलकण्ठ -०७, हात्तीगौडा, काठमाडौं	९८४१४२७८८७
२८	मध्यपुर ठिमी	बदन मैयां त्वायना	मध्यपुर ठिमी -०९, राधे राधे, भक्तपुर	९८५११०१५१५
२९	फर्पिङ	शैलेश शर्मा	दक्षिणकाली -०६, काठमाडौं	९८५१०१७५५३
३०	बोडे	मनिष छुस्यावाग	भक्तपुर -०८, बोडे, भक्तपुर	०१-६६३९२११
३१	कालोपुल	शिजन भट्टराई	काठमाडौं -३०, कालोपुल, काठमाडौं	०१-४४४१९८३
३२	कीर्तिपुर	सुरेन्द्र पाण्डे	किर्तिपुर -०९, नयाँबजार, काठमाडौं	९८५११७९९७८
३३	लाजिम्पाट	पुजा झुना घिमिरे	काठमाडौं -०२, लाजिम्पाट, काठमाडौं	०१-४००२२७४
३४	नयाँबजार	दिपक अधिकारी	काठमाडौं -१७, नयाँबजार, काठमाडौं	९८४१८४६२२६
३५	कालीमाटी	अनिता महर्जन	काठमाडौं -१३, कालिमाटी, काठमाडौं	९८४१११८४४४
३६	काँडाघारी	विपना खड्का	कागेश्वरी मनहरा-०९, काँडाघारी, काठमाडौं	०१५९००९९३
३७	गणेशस्थान	विकास श्रेष्ठ	टोखा-१०, गणेशस्थान, काठमाडौं	०१-४३८१५६१
३८	इमाडोल	सन्जेश श्रेष्ठ	महालक्ष्मी -०४, इमाडोल, ललितपुर	०१-५२०१०२२
३९	कपन	उर्मिला वैध	बुढानिलकण्ठ-१२, कपन चौकि, काठमाडौं	०१-४८२२४९, ०१-४८२२४९
४०	सूर्यविनायक	सूनिता भुजु	भक्तपुर-०४, सूर्यविनायक, भक्तपुर	०१-६६२००९३
४१	चापागाउँ	प्रकाश रायामाझी	गोदावारी-१०, नयाँबजार, चापागाँउ, ललितपुर	९८४१६५८६५५
४२	रामकोट	दिपक कुमार महारा	नागार्जुन -०६, रामकोट, काठमाडौं	०१-४०३९६९०
४३	नेपालटार	प्रकाश ढकाल	तारकेश्वर -११, नेपालटार, काठमाडौं	०१-४३६५४७५
४४	बालकोट	डिमा ग्याल्जेन शेर्पा	सूर्यविनायक-०२, बालकोट, भक्तपुर	९८०८०२९८३३
४५	धापासी	सकिला ढकाल	टोखा-०७, ग्रीनल्याण्ड, धापासी, काठमाडौं	०१-४३८६७९०
४६	नरदेवी	उद्धव ढकाल	काठमाडौं -१८, नरदेवी, काठमाडौं	०१४२६३९१९
४७	इचंगुनारायण	पुष्कर पाण्डे	नागार्जुन -०१, नर्सरी चोक, इचंगुनारायण, काठमाडौं	०१४८८०८१३
४८	धनेश्वर	भावना श्रेष्ठ	टोखा-०३, धनेश्वर, काठमाडौं	९८४१६४१४६५



उपत्यका बाहिर				
१	बनेपा	प्रभु कसपाल	बनेपा-०७, पनौती रोड, बनेपा बजार, काभ्रेपलाञ्चोक	०११-६६३९२५ / ६६३९५५
२	बट्टार	उत्तर ध्वज लामा	विदुर-०२, बट्टार, नुवाकोट	०१०-५६१९४६ / ५६१९४७
३	धादिङबेसी	रेसु अधिकारी	निलकण्ठ -०३, धादिङबेसी, धादिङ	०१०-५२००९३
४	नारायणघाट	अनिल श्रेष्ठ	भरतपुर-४, सहिद चौक, नारायणघाट, चितवन	०५६-५७११२७
५	भरतपुर	सन्दिप बाराकोटी	भरतपुर-१०, रिजाल चौक, भरतपुर, चितवन	०११-६६३९२५ / ६६३९५५
६	टांडी	अभिषेक कुमार थापा	रत्ननगर-८, टांडी, चितवन	०५६-५६३१४५
७	पर्सा	अनिफ तिवारी	खैरहनी-८, पर्सा, चितवन	०५६-५८३४००, ०५६-५८३३११
८	हेटौडा	अर्पण सन्जेल	हेटौडा-१०, बैंक रोड, मकवानपुर	०५७-५२६७६७
९	चरिकोट	पेम छिरी शेर्पा	भिमेश्वर-०३, चरिकोट, दोलखा	०४९-४२११२१ / ४२१२४९
१०	गोकुलगंगा	प्रदीप कुमार कार्की	गोकुलगंगा-३, भिमसेनथान, रामेछाप	०४४-६९२०९१
११	गोलन्जोर	हेम कुमार श्रेष्ठ	गोलन्जोर-०५, गोलटार, सिन्धुली	०४७-६९२०४१
१२	रोसी	राम कुमार रोका	रोशी-७, कटुञ्जे, काभ्रेपलाञ्चोक	९८०१६०६३७५
१३	सिन्धुली	अर्जुन पोखरेल	कमलामाई-६ माढी बजार, सिन्धुली	०४७-५२०७४८ / ४७
१४	दुधौली	पशुपति विक्रम थापा	दुधौली -०९, दुधौली बजार सिन्धुली	०४७-४१२०२१

गण्डकी प्रदेश				
क्र.सं	शाखा	शाखा प्रमुख	शाखा ठेगाना	सम्पर्क टेलिफोन
१	बगर	सुरेन्द्र श्रेष्ठ	पोखरा-१, बगर, कास्की	०६१-५२७७४७
२	बाग्लुङ्ग	सुजीत भारी	बाग्लुङ्ग-०२, बाग्लुङ्ग बजार, बाग्लुङ्ग	०६८-५२२९३३ / ५२२९३४
३	बेनी	गणेश पाठक	बेनी-०७, बेनी, म्याग्दी	०६९-५२१२५७ / ०६९-५२१२५८
४	बेसीशहर	रुद्र प्रसाद पोखरेल	वेसीशहर-०८, वेसीशहर, लम्जुङ्ग	०६६-५२१३६९, ०६६-५२१३७०
५	विनयी त्रिभेणी	भगवत ढुंगेल	विनयी त्रिभेणी-०१, दुम्कीवास, नवलपरासी	०७८-४१६१८६ / ९०
६	बिरौटा	शोभाकान्त पौडेल	पोखरा-१७, बिरौटा, कास्की	०६१-४६०१८५
७	बुद्धचोक	कमल भण्डारी	बुद्धचोक-१०, पोखरा, कास्की	०६१-४३२५०५
८	चिप्लेढुंगा	सरोज श्रेष्ठ	पोखरा-०९, चिप्लेढुंगा, कास्की	०६१-५४०७२५
९	दमौली	सुरेश राज न्यौपाने	व्यास-०२, दमौली, तनहुँ	०६५-५६१७९० / ५६२६९०
१०	देवघाट	महेन्द्र गोदार	देवघाट-०५, देवघाट, तनहुँ	०५६-५०००९४ / ९५
११	दुलेगौडा	विश्वास वास्तोला	शुक्लागण्डकी-३, दुलेगौडा, तनहुँ	०६५-४१४४२२ / २३
१२	गैडाकोट	रिकेश श्रेष्ठ	गैडाकोट-४, गैडाकोट, नवलपुर	०७८-५०१७३९ / ५०३१८३
१३	कावासोती	टिपाहाङ्ग फियाक	कावासोती-२, कावासोती बजार, नवलपुर	०७८-५४११३३ / ०७८-५४११३४
१४	लेकसाइड	विनय पहारी	पोखरा-०६, लेकसाइड, पोखरा	०६१-४६४४१४
१५	लेखनाथ	केशव राज पौडेल	पोखरा-२७, लेखनाथ, कास्की	०६१-५६१८३८ / ८३९
१६	पर्स्याङ्ग	अनिरुद्र बराल	पोखरा-५, पर्स्याङ्ग, कास्की	०६१-४१९५१२, ४१९१९५
१७	पोखरा	सुरज कुमार जोशी	पोखरा-८, न्यूरोड, कास्की	०६१-५५१३३८



प्रदेश नं - ५				
क्र.सं	शाखा	शाखा प्रमुख	शाखा ठेगाना	सम्पर्क टेलिफोन
१	बर्दघाट	कमल पौडेल	बर्दघाट-०४, बर्दघाट बजार, नवलपरासी	०७८-५८०६०७/५८०६०८
२	भैरहवा	जिवन घिमिरे	भैरहवा-१२, पहारी टोल, भैरहवा, रूपन्देही	०७१-५२३६४५
३	बुटवल	चन्द्र देव पौडेल	बुटवल-०८, मिलनचोक, बुटवल, रूपन्देही	०७१-५५१५४०
४	चन्द्रौटा	भिम वहादुर केसी	शिवराज-०६, चन्द्रौटा, कपिलवस्तु	०७६-५४०५२१/२
५	घोराही	मिगल सिंह ठकुरी	घोराही-११, सहिदचोक, दाङ्ग	०८२-५६३१७४
६	जितपुर	मनोज पौड्याल	बाणगंगा-१, जितपुर, कपिलवस्तु	०७६-५५०४२५
७	जुम्ली	दिपक कार्की	प्युठान-४, जुम्ली, प्युठान	०८६-४६०१५३/४६०१५४
८	खजुरा	मनिस कुमार श्रेष्ठ	खजुरा-३, खजुरा बजार, बाँके	०८१-५६०११४/११५
९	कोहलपुर	निर्मल बाम	कोहलपुर-११, सुर्खेत रोड, बाँके	०८१-५४२०४०
१०	कोटीहवा	कमल कोइराला	तिलोत्तमा-१५, कोटीहवा, रूपन्देही	०७१-५१४१५६/०७१-५१४०२४
११	कृष्णनगर	राम प्रसाद खराल	कृष्णनगर-२, कृष्णनगर बजार, कपिलवस्तु	०७६-५२०६५६
१२	लमही	सुवास शाही	लमही-५, लमही बजार, दाङ्ग	०८२-५४०९०५
१३	मणिग्राम	राजेन्द्र प्रशाद आचार्य	तिलोत्तमा-५, मणिग्राम, रूपन्देही	०७१-५६०८०६/०७१-५६०८०७
१४	मचावारी	हरि नारायण चौधरी	मर्चवारी-३, रायपुर, रूपन्देही	०७१-६२२५१४
१५	नेपालगन्ज	मेघ नाथ ढकाल	नेपालगन्ज-१, सुर्खेत रोड, बाँके	०८२-५२१७०७/०८१-५२७९३२
१६	पाल्पा	खुम लाल पौडेल	तानसेन-०३, तानसेन बजार, पाल्पा	०७५-५२१५६७/०७५-५२१५६८
१७	परासी	कपिल काफ्ले	रामग्राम-५, परासी, नवलपरासी	०७८-५२०५४७
१८	पुथा उत्तरगंगा	जनक राज ओझा	पुथा उत्तरगंगा-१२, पुर्व रूकुम	९७५८५०३६७४
१९	सौराहा फर्साटिकर	अर्जुन गौतम	शुद्धोधन-५, सौराहा फर्साटिकर, रूपन्देही	०७१-४००२१७, १८
२०	तुलसीपुर	प्रकाश थापा	तुलसीपुर-५, बि.पी. चोक (क लाईन), दाङ्ग	०८२-५२१७०७
२१	यशोधरा	नवराज सुवेदी	यशोधरा-६, मर्यादपुर, कपिलवस्तु	०७६-६२०२३६
२२	योगीकुटी	लक्ष्मी प्रसाद ज्ञवाली	तिलोत्तमा-३, योगीकुटी, रूपन्देही	०७१-४३८६०७, ४३८६१४
२३	बाँसगढी	तेज सिंह विष्ट	बाँसगढी-५, बाँसगढी बजार, बर्दिया	९८४१९३९५२४
२४	अमरपथ	राजु पौडेल	बुटवल-६, अमरपथ, रूपन्देही	०७१-५४१६५०, ०७१-५४१६५०
२५	वि.पी चोक नेपालगन्ज	लोक विक्रम थापा	नेपालगन्ज-१२, बि.पि चोक, बाँके	०८१५२००७६

कर्णाली प्रदेश				
क्र.सं	शाखा	शाखा प्रमुख	शाखा ठेगाना	सम्पर्क टेलिफोन
१	दैलेख	तिर्थ बहादुर झुकल	नारायण-०१, दैलेख बजार, दैलेख	०८९-४२०५६०
२	जुम्ला	प्रकाश तिवारी	चन्दननाथ-०५, खलंगा बजार, जुम्ला	०९१-५६११६३, ५६११६४
३	मुसीकोट	ओपेन्द्र विष्ट	मुसीकोट-०५, खलंगा बजार, पश्चिम रूकुम	०८८-५३०३८०
४	सुर्खेत	रन्जन कोइराला	विरेन्द्रनगर- ०६, जुम्ला रोड, सुर्खेत	०८३-५२३८५२



सुदूरपश्चिम प्रदेश				
क्र.सं	शाखा	शाखा प्रमुख	शाखा ठेगाना	सम्पर्क टेलिफोन
१	अत्तरीया	दिलिप पङ्केनी	गोदावारी-०२, अत्तरीया, कैलाली	०९१-५५०५१६/०९१-५५००३१
२	बौनिया	आशिष थापा	बर्दगोरीया-०२, बौनिया, कैलाली	०९१-४०४११८/४०४११९
३	बुढिगंगा	धर्म नन्द अवस्थी	बुढिगंगा-६, बुढिगंगा बजार, बाजुरा	९८४१८९१७९५
४	डडेल्धुरा	योगेन्द्र भण्डारी	अमरगढी-०५, डडेल्धुरा	०९६-४१००१४
५	धनगढी	अनुप वस्नेत	धनगढी-०२, मेनरोड, कैलाली	०९१-५२७४६३
६	लम्की	प्रकृती शान्त ठकुराठी	लम्की चुहा-०१, लम्की बजार, कैलाली	०९१-५४०५३६, ५४०५३७
७	महेन्द्रनगर	भुवन प्रसाद पन्त	भिमदत्तनगर-४, महेन्द्रनगर, कञ्चनपुर	०९९-५२०१६३
८	टिकापुर	यज्ञ सिंह गडशिला	टिकापुर-९, मेनरोड, कैलाली	०९१-५६११६३
९	क्याम्पस चोक धनगढी	नितेश श्रेष्ठ	धनगढी-०८, क्याम्पस चोक, धनगढी	९८४१३३८३७२

कार्यकारी समूह

शम्भु नाथ गौतम

प्रमुख कार्यकारी अधिकृत

सुन्दर प्रसाद कडेल

नायव प्रमुख कार्यकारी अधिकृत

रामेश्वर प्रसाद बस्याल सहायक प्रमुख कार्यकारी अधिकृत		शेर बहादुर बुढाथोकी वरिष्ठ नायव महाप्रबन्धक	
अर्जुन भद्र खनाल प्रमुख - साना तथा मभौला एवं उपभोक्ता कर्जा	सृजन कृष्ण मल्ल प्रमुख - सूचना प्रविधि	सुरेशराज महर्जन प्रमुख - बिजनेस सपोर्ट / पेमेण्ट सोलुसन्स	प्रशन्न खड्का प्रमुख - कर्पोरेट क्रेडिट

व्यवस्थापन समूह

शैलजा जवाली प्रमुख - एकिकृत जोखिम व्यवस्थापन	मनोहर के.सी. प्रमुख - केन्द्रीय कर्जा प्रशासन तथा नियन्त्रण	कमल बस्नेत प्रमुख - प्रदेश नं. १, विराटनगर	पंकज पन्त प्रमुख - मानव संसाधन / विप्रेषण
ईरा प्रधान प्रमुख - कर्जा जोखिम	विप्लवी सिंह शाखा प्रबन्धक - न्यूरोड	अमित श्रेष्ठ प्रमुख - गण्डकी प्रदेश, पोखरा	प्रतिन दुंगेल प्रमुख - प्रदेश नं. २, वीरगंज
प्रदिप पन्त प्रमुख - भ्याली रिसोर्सेस	अनिन्द्र राज आचार्य प्रमुख - संचालन तथा बजार जोखिम	भोलानाथ दुंगाना प्रमुख - कानून	प्रतिण निधी तिवारी प्रमुख - केन्द्रिय संचालन
चन्दन कार्की वरिष्ठ सम्पर्क प्रबन्धक - कर्पोरेट क्रेडिट	उपेन्द्र प्रकाश गर्तौला प्रमुख - कर्णाली प्रदेश / उपप्रदेश नं. ५, नेपालगंज	पुजन लाल अमात्य प्रमुख - डिजिटल बैंकिङ्ग	रुद्र नाथ दुंगाना प्रबन्धक - कर्जा जोखिम
निरज श्रेष्ठ सम्पर्क प्रबन्धक - साना तथा मभौला एवं उपभोक्ता कर्जा	जानेन्द्र कार्की प्रमुख - सामान्य प्रशासन	रतिन मल्ल प्रमुख - कार्ड	सुशिल नेपाल प्रमुख - प्रदेश नं. ५, बुटवल

सरोज काफ्ले प्रमुख - अनुपालन तथा संस्थागत सुशासन	लक्ष्मण घिमिरे कम्पनी सचिव	निराकर बहादुर सिंह प्रमुख - आन्तरिक लेखापरीक्षण	अनन्त श्रेष्ठ प्रमुख - सर्कल अफिस, नयाँ बजार
हरी प्रसाद तिमल्सीना प्रमुख - उपप्रदेश नं. २, जनकपुर	सुवास श्रेष्ठ प्रमुख - उपप्रदेश नं. १, बिर्तामोड	पवन चन्द्र अधिकारी प्रमुख - सुदुरपश्चिम प्रदेश, अत्तरिया	रामजी बानिया सम्पर्क प्रबन्धक - कर्पोरेट क्रेडिट
अपर्णा गिरी सम्पर्क प्रबन्धक - भ्याली रिसोर्सेस	दुर्गा राज पाण्डे प्रमुख - प्रदेश नं. ३, भरतपुर	सुदिप तामाकार सम्पर्क प्रबन्धक - साना तथा मभौला एवं उपभोक्ता कर्जा	अजय कुमार सिंह शाखा प्रबन्धक - पुरानो बानेश्वर
अर्चना पौडेल सम्पर्क प्रबन्धक - न्युरोड शाखा	ज्ञानेन्द्र महर्जन शाखा प्रबन्धक - पाटन	जीत बहादुर अधिकारी प्रमुख - ट्रेजरी	ज्योतिन्द्र पौडेल शाखा प्रबन्धक - विराटनगर
केशव खाती प्रमुख - लघु बैंकिङ्ग तथा शाखारहित बैंकिङ्ग	निमा नेपाल शाखा प्रबन्धक - महाराजगंज	प्रमेश श्रेष्ठ प्रमुख - वित्त तथा लेखा	सरोजा रेग्मी शाखा प्रबन्धक - बौद्ध
भरत कुमार घामी प्रबन्धक - शाखा संचालन	दिपेन्द्र मान बज्राचार्य सम्पर्क प्रबन्धक - कर्पोरेट क्रेडिट	दिपक राज वाग्ले सम्पर्क प्रबन्धक - कर्जा प्रशासन	सूर्य प्रसाद शर्मा उपाध्याय सम्पर्क प्रबन्धक - कर्पोरेट क्रेडिट
शिला ताज्या शाखा प्रबन्धक - कुमारीपाटी	प्रविण अमात्य शाखा प्रबन्धक - स्वयम्भु	विनु मण्डारी शाखा प्रबन्धक - तीनकुने	अर्पण सन्जेल शाखा प्रबन्धक - हेटौँडा
बाबुराम न्यौपाने शाखा प्रबन्धक - वीरगंज	मिरा पन्त शाखा प्रबन्धक - कान्तिपथ	सुरज कुमार जोशी शाखा प्रबन्धक - पोखरा	महेन्द्र रावल प्रबन्धक - कर्जा जोखिम
सुरज लामा सम्पर्क प्रबन्धक - साना तथा मभौला एवं उपभोक्ता कर्जा	चन्द्र देव पौडेल शाखा प्रबन्धक - बुटवल	मनिलाल थिङ तामाङ्ग प्रबन्धक - सेन्टर ट्रेड अपरेसन	सरोज अर्याल प्रबन्धक - सूचना प्रविधि
मेघनाथ ढकाल शाखा प्रबन्धक - नेपालगंज	रिनेश राम सैजू प्रबन्धक - कर्जा जोखिम	चन्दन गुप्ता रौनियार प्रबन्धक - शाखा संचालन	नवराज कार्की शाखा प्रबन्धक - त्रिपुरेश्वर
जिवन घिमिरे शाखा प्रबन्धक - भैरहवा	राम काजी सुयाल थापा सम्पर्क प्रबन्धक - कर्पोरेट क्रेडिट	रबिन्द्र शाही प्रबन्धक - बिजनेस प्रोसेस रिइन्जिनियरिङ्ग	अनुप बस्नेत शाखा प्रबन्धक - धनगढी



सिद्धार्थ बैंक लिमिटेड

प्रधान कार्यालय, हात्तीसार, काठमाडौं, पो.ब.नं. १३८०६
फोन नं. ०१-४४४२९१९, ४४४२९२० / फ्याक्स: ९७७-१-४४४२९२१
टेलेक्स: 2757 SBL NP, स्वीफ्ट: SIDDNPKA

E: sbl@siddharthabank.com | W: www.siddharthabank.com